

गणित

कक्षा १०

नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
पाठ्यक्रम विकास केन्द्र
सानोठिमी, भक्तपुर

प्रकाशक

नेपाल सरकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

पाठ्यक्रम विकास केन्द्र

सानोठिमी, भक्तपुर

© सर्वाधिकार पाठ्यक्रम विकास केन्द्र

यस पाठ्यपुस्तकसम्बन्धी सम्पूर्ण अधिकार पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरमा निहित रहेको छ । पाठ्यक्रम विकास केन्द्रको लिखित स्वीकृतिबिना व्यापारिक प्रयोजनका लागि यसको पुरै वा आंशिक भाग हुबहु प्रकाशन गर्न, परिवर्तन गरेर प्रकाशन गर्न, कुनै विद्युतीय साधन वा अन्य प्रविधिबाट रेकर्ड गर्न र प्रतिलिपि निकालन पाइने छैन ।

प्रथम संस्करण : वि.सं. २०८०

परिमार्जित संस्करण : वि.सं. २०८१

पाठ्यपुस्तकसम्बन्धी पाठकहरूका कुनै पनि प्रकारका सुझावहरू भएमा पाठ्यक्रम विकास केन्द्र, समन्वय तथा प्रकाशन शाखामा पठाइदिनुहुन अनुरोध छ । पाठकहरूबाट आउने सुझावहरूलाई केन्द्र हार्दिक स्वागत गर्दछ ।

हायो भनाइ

शिक्षालाई उद्देश्यमूलक, व्यावहारिक, समसामयिक र रोजगारमूलक बनाउन विभिन्न समयमा पाठ्यक्रम, पाठ्यपुस्तक विकास तथा परिमार्जन कार्यलाई निरन्तरता दिईदै आएको छ। विद्यार्थीमा ज्ञानको खोजी गरी सिकाइ र वास्तविक जीवनविच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने, स्वपरावर्तित हुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने सक्षमताको विकास हुनु आवश्यक छ। विद्यार्थीमा अधिकार, स्वतन्त्रता र समानताको प्रवर्धन गर्ने, स्वस्थ जीवनको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णय गर्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने सक्षमताको विकास पनि शिक्षाले गर्नुपर्छ। विद्यार्थीमा नैतिक आचरण प्रदर्शन गर्ने, सामाजिक सद्भावप्रति संवेदनशील हुने, पर्यावरणीय सन्तुलनप्रति संवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिवद्ध रहने सक्षमताको विकास पनि माध्यमिक तहको शिक्षाबाट अपेक्षित छन्। यस तहको शिक्षाबाट आधुनिक ज्ञान, सिप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णु भाव राख्ने सक्षमता भएको नागरिक तयार गर्ने अपेक्षा रहेको छ। त्यस्तै, सिर्जनशील, कल्पनाशील, उच्चमशील एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने सक्षमतासहितको नागरिक तयार गर्नु माध्यमिक शिक्षाको लक्ष्य रहेको छ। यही लक्ष्य पूर्तिका लागि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को मार्गदर्शनअनुरूप विकास भएको माध्यमिक शिक्षा (कक्षा ९-१०) पाठ्यक्रमअनुसार कक्षा १० को गणित विषयको यो नमुना पाठ्यपुस्तक तयार पारिएको हो।

यस पाठ्यपुस्तको लेखन श्री नरहरि आचार्य, श्री शक्ति प्रसाद आचार्य, श्री सुशिल खनाल, श्री रामचन्द्र ढकाल र श्री जगन्नाथ अधिकारीबाट भएको हो। पाठ्यपुस्तकलाई यस रूपमा ल्याउने कार्यमा यस केन्द्रका महानिर्देशक श्री वैकुण्ठप्रसाद अर्याल, श्री इम नारायण श्रेष्ठ, प्रा. डा. हरिप्रसाद उपाध्याय, श्री प्रमिला बखती, डा. श्याम प्रसाद आचार्य, श्री ज्ञानेन्द्र वन, श्री नवीन पौडेल, श्री अनुपमा शर्मा, श्री सत्यनारायण महर्जन, श्री रितु श्रेष्ठ र श्री राजुकान्त आचार्यलगायत सरोकारवालाको विशेष योगदान रहेको छ। यसको भाषा सम्पादन श्री चिनाकुमारी निरौलाबाट र लेआउट डिजाइन श्री जयराम कुँइकेल र श्री नवराज पुरीबाट भएको हो। यसको विकासमा संलग्न सम्पूर्णप्रति केन्द्र हार्दिक कृतज्ञता प्रकट गर्दछ।

पाठ्यपुस्तकलाई शिक्षणसिकाइको महत्त्वपूर्ण साधनका रूपमा लिइन्छ। यसबाट विद्यार्थीले पाठ्यक्रमद्वारा लक्षित सक्षमता हासिल गर्न मदत पुग्ने अपेक्षा गरिएको छ। यस पाठ्यपुस्तकलाई सकेसम्म क्रियाकलापमुखी, अनुभवकेन्द्रित, उद्देश्यमूलक र रुचिकर बनाउने प्रयत्न गरिएको छ। सिकाइ र विद्यार्थीको जीवन्त अनुभवविच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्ने शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिकाको अपेक्षा गरिएको छ। पाठ्यपुस्तकलाई अझै परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम् सम्पूर्ण पाठकहरूको समेत महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुभावका लागि पाठ्यक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ।

नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
पाठ्यक्रम विकास केन्द्र

विषयसूची


पाठ शीर्षक	पृष्ठसंख्या
१ समूह (Sets)	१ - २५
२ चक्रीय ब्याज (Compound Interest)	२६ - ४६
३ वृद्धि र हास (Growth and Depreciation)	४७ - ६५
४ मुद्रा र विनिमय दर (Currency and Exchange Rate)	६६ - ७९
५ क्षेत्रफल र आयतन (Area and Volume)	८० - १२९
६ अनुक्रम र श्रेणी (Sequence and Series)	१३० - १५१
७ वर्ग समीकरण (Quadratic Equation)	१५२ - १७२
८ बीजीय भिन्न (Algebraic Fraction)	१७३ - १८०
९ घातांक (Indices)	१८१ - १९३
१० त्रिभुज र चतुर्भुजहरू (Triangle and Quadrilaterals)	१९४ - २०९
११ रचना (Construction)	२१० - २२०
१२ वृत्त (Circle)	२२१ - २३८
१३ तथाइक शास्त्र (Statistics)	२३९ - २७०
१४ सम्भाव्यता (Probability)	२७१ - २९३
१५ त्रिकोणमिति (Trigonometry)	२९४ - ३०५

1.0 पुनरवलोकन (Review)

कक्षा 10 का रोल नम्बर 1 देखि 15 सम्मका विद्यार्थीलाई गणित मन पर्छ कि विज्ञान मन पर्छ भनी एउटा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणबाट प्राप्त भएको जानकारीलाई रोल नम्बरअनुसार भेनचित्रमा प्रस्तुत गरिएको छ ।

भेनचित्र हेरेर त्यसका आधारमा तलका प्रश्नमा छलफल गर्नुहोस् :

- (क) गणित मन पराउने विद्यार्थीको समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् । उक्त समूहको सदस्य सङ्ख्या लेख्नुहोस् ।
- (ख) **गणित मात्र** मन पर्छ भन्ने विद्यार्थीको समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् । उक्त समूहको सदस्य सङ्ख्या लेख्नुहोस् ।
- (ग) विज्ञान मन पर्छ भन्ने विद्यार्थीको समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् । उक्त समूहको सदस्य सङ्ख्या लेख्नुहोस् ।
- (घ) **विज्ञान मात्र** मन पर्छ भन्ने विद्यार्थीको समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् । उक्त समूहको सदस्य सङ्ख्या लेख्नुहोस् ।
- (ङ) **गणित र विज्ञान दुवै** मन पर्छ भन्ने विद्यार्थीको समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् । उक्त समूहको सदस्य सङ्ख्या लेख्नुहोस् ।
- (च) गणित वा विज्ञानमध्ये कुनै पनि मन पद्दैन भन्ने विद्यार्थी समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् । उक्त समूहको सदस्य सङ्ख्या लेख्नुहोस् ।
- (छ) सर्वेक्षणमा जम्मा करि जना विद्यार्थी सहभागी रहेछन् ?



1.1 दुई समूहको गणनात्मकता (Cardinality of the two Sets)

क्रियाकलाप 1

कक्षा 10 का विद्यार्थीलाई कफी र चियामध्ये कुन मन पर्छ भनी सोधिएको प्रश्नमा निम्नानुसारको जानकारी प्राप्त भयो :

- (क) कफी मन पर्छ भन्ने विद्यार्थी 15 जना
- (ख) चिया मन पर्छ भन्ने विद्यार्थी 10 जना
- (ग) चिया र कफी दुवै मन पर्छ भन्ने विद्यार्थी 6 जना
- (घ) चिया वा कफी दुवै मन पद्दैन भन्ने विद्यार्थी 5 जना

माथिको जानकारीका आधारमा निम्नलिखित प्रश्नमा छलफल गर्नुहोस् :

- (क) दिइएको जानकारीलाई भेनचित्रमा कसरी प्रस्तुत गर्ने होला ?
- (ख) कफी मात्र मन पराउने विद्यार्थी कति जना रहेछन् ?
- (ग) चिया मात्र मन पराउने विद्यार्थी कति जना रहेछन् ?
- (घ) त्यस कक्षामा जम्मा कति जना विद्यार्थी रहेछन् ?


यहाँ $n(C)$ कफी मन पराउने, $n(T)$ चिया मन पराउनेहरूको सङ्ख्यालाई जनाउँछ। त्यसै गरी $n_o(T)$ र $n_o(C)$ ले क्रमशः चिया मात्र र कफी मात्र मन पराउने सङ्ख्यालाई जनाउँछ।

अब यसलाई भेनचित्रमा देखाउँदा,

चिया र कफी दुवै मन पराउनेको सङ्ख्या $n(C \cap T)$ लाई जनाउने हुँदा, सर्वप्रथम त्यसलाई भेनचित्रमा भरौँ।

त्यस्तै चिया मन पराउनेको सन्दर्भमा,

चिया मात्र मन पराउनेको सङ्ख्या $n_o(T) = 10 - 6 = 4$ भरौँ।



कफी मन पराउनेको सङ्ख्या $n(C) + n_o(C) + n(C \cap T)$

अथवा, कफी मात्र मन पराउनेको सङ्ख्या $n_o(C) = n(C) - n(C \cap T)$ हुन्छ।

$$n_o(C) = 15 - 6 = 9$$

अब चिया वा कफी दुवै मन नपराउनेको सङ्ख्या

$$n(\overline{C \cup T}) = 5 \text{ भरौँ।}$$

यसप्रकार सो कक्षामा भएका जम्मा विद्यार्थी सङ्ख्या $n(U) = 9 + 6 + 4 + 5 = 24$ जना

यदि A र B दुईओटा खण्टिएका समूह छन् भने,

- (i) दुवै समूहको जम्मा सङ्ख्या $n(A \cup B) = n(A) + n(B) - n(A \cap B)$
- (ii) A मा मात्र भएको सङ्ख्या $n_o(A) = n(A) - n(A \cap B)$
- (iii) B मा मात्र भएको सङ्ख्या $n_o(B) = n(B) - n(A \cap B)$
- (iv) A र B दुवै समूहमा भएको सङ्ख्या $n(A \cup B) = n_o(A) + n_o(B) + n(A \cap B)$
- (v) यदि A र B अलगिगाएका समूह भए $n(A \cup B) = n(A) + n(B)$
- (vi) यदि U भित्र A र B का मात्र सदस्य भए $n(U) = n(A \cup B)$ हुन्छ।
- (vii) U भित्र A र B का सदस्यबाहेक अन्य सदस्य भए $n(U) = n(A \cup B) + n(\overline{A \cup B})$ हुन्छ।

अन्य केही शब्दावलीहरू

कम्तीमा एउटामा पर्ने (at least one) : $n(A \cup B) = n(A) + n(B) - n(A \cap B)$

अथवा, $n(A \cup B) = n_o(A) + n_o(B) + n(A \cap B)$

बढीमा एउटामा पर्ने (at most one) : $n(\overline{A \cap B}) = n(U) - n(A \cap B)$

एउटामा मात्र पर्ने (exactly one) : $n_o(A) + n_o(B) = n(A) + n(B) - 2 \times n(A \cap B)$

उदाहरण 1

एउटा समुदायका 300 जना मानिसमा गरिएको सर्वेक्षणअनुसार 175 जनाले क्रिकेट र 150 जनाले फुटबल मन पराए तर 25 जनाले कुनै पनि खेल मन नपराएको पाइयो। यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :

- (क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
- (ख) दुवै खेल मन पराउने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस्
- (ग) एउटा मात्र खेल मन पराउने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।

समाधान

मानौं, C र F ले क्रमशः क्रिकेट र फुटबल खेल मन पराउने मानिसको समूहलाई जनाउँछन् । त्यस्तै U ले जम्मा मानिसको समूहलाई जनाउँछ ।

प्रश्नअनुसार

$$n(U) = 300, n(C) = 175, n(F) = 150 \text{ र } n(\overline{C \cup F}) = 25$$

$$\text{मानौं, } n(C \cap F) = x$$

- (क) प्राप्त जानकारीलाई भेनचित्रमा दायाँ भागमा प्रस्तुत गरिएको छ ।

- (ख) भेनचित्रबाट प्राप्त जानकारीलाई यसरी लेख्न सकिन्छ,

$$n(U) = n_o(C) + n(C \cap F) + n_o(F) + n(\overline{C \cup F})$$

$$300 = (175 - x) + x + (150 - x) + 25$$

$$\text{अथवा, } 300 = 175 - x + x + 150 - x + 25$$

$$\text{अथवा, } 300 = 350 - x$$

$$\text{अथवा, } x = 350 - 300$$

$$\therefore x = 50$$

$$\therefore n(C \cap F) = 50$$


त्यसैले क्रिकेट र फुटबल दुवै खेल मन पराउने मानिसको सङ्ख्या जम्मा 50 रहेछ ।

फेरि,

- (ग) क्रिकेट खेल मात्र मन पराउने मानिसको सङ्ख्या $n_o(C) = 175 - 50 = 125$

- फुटबल खेल मात्र मन पराउने मानिसको सङ्ख्या $n_o(F) = 150 - 50 = 100$

- त्यसैले एउटा मात्र खेल मन पराउने मानिसको सङ्ख्या $n_o(C) + n_o(F) = 125 + 100 = 225$ रहेछ ।



उदाहरण 2

कुनै एउटा विद्यालयको कक्षा 10 का 120 जना विद्यार्थीमा गरिएको सर्वेक्षणबाट प्राप्त नतिजा यसप्रकार छ :

30 जनाले गणित मात्र मन पराउँछन् ।

40 जनाले अङ्ग्रेजी मात्र मन पराउँछन् ।

10 जना विद्यार्थीले गणित वा अङ्ग्रेजीमध्ये कुनै पनि मन पराउँदैनन् ।

यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।

(ख) दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।

(ग) कम्तीमा एक विषय मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।

समाधान

मानौँ, M र E ले क्रमशः गणित र अङ्ग्रेजी मन पराउने विद्यार्थीको समूह जनाउँछन् । त्यस्तै U ले जम्मा विद्यार्थीको समूह जनाउँछ ।

प्रश्नअनुसार,

$$n(U) = 120, n(M) = 30, n(E) = 40 \text{ र } n(\overline{M} \cup \overline{E}) = 10$$

$$\text{मानौँ, } n(M \cap E) = x$$

(क) प्राप्त जानकारीलाई भेनचित्रमा दायाँ भागमा प्रस्तुत गरिएको छ ।

(ख) भेनचित्रबाट,


$$30 + x + 40 + 10 = 120$$

$$\text{अथवा, } 80 + x = 120$$

$$\text{अथवा, } x = 120 - 80 = 40$$

$$\text{अथवा } x = 40$$

$$\therefore n(M \cap E) = 40$$



त्यसैले गणित र अङ्ग्रेजी दुवै मन पराउने विद्यार्थीको सङ्ख्या 40 रहेछ ।

(ग) कम्तीमा एक विषय मन पराउने विद्यार्थीको सङ्ख्या $n(M \cup E) = 30 + 40 + 40 = 110$ रहेछ ।

उदाहरण 3

कुनै एउटा विद्यालयमा एसईई दिएर बसेका केही विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार 75% ले विज्ञान पढ्ने, 55% ले स्टाफ नर्स पढ्ने रुचि देखाएछन् तर 5% ले कुनै पनि विषय पढ्ने रुचिको जानकारी गराएनन् जहाँ 21 जना विद्यार्थीले विज्ञान र स्टाफ नर्स दुवै पढ्ने कुरामा रुचि देखाएछन् । यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :

- (क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
- (ख) सर्वेक्षणमा सहभागी जम्मा विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
- (ग) स्टाफ नर्स मात्र पढ्न रुचि देखाउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।

समाधान

मानौं, S र N ले क्रमशः विज्ञान र स्टाफ नर्स पढ्न रुचि देखाउने विद्यार्थीको समूह जनाउँछन् । त्यस्तै U ले जम्मा विद्यार्थीको समूह जनाउँछ ।

प्रश्नअनुसार,

$$\text{मानौं, } n(U) = x$$

$$n(S) = x \text{ को } 75\% = 0.75x$$

$$n(N) = x \text{ को } 55\% = 0.55x$$

$$n(S \cap N) = 21 \text{ र } n(\overline{S \cup N}) = x \text{ को } 5\% = 0.05x,$$

(क) प्राप्त जानकारीलाई भेनचित्रमा दायाँ भागमा प्रस्तुत गरिएको छ ।

(ख) अब भेनचित्रबाट,

$$(0.75x - 21) + 21 + (0.55x - 21) + 0.05x = x$$

$$\text{अथवा, } 1.35x - 21 = x$$

$$\text{अथवा, } 1.35x - x = 21$$


$$\text{अथवा, } 0.35x = 21$$

$$\text{अथवा, } x = \frac{21}{0.35} = 60$$

$$\text{अथवा, } x = 60$$

$$\therefore n(U) = 60$$

त्यसैले सर्वेक्षणमा सहभागी विद्यार्थीको सङ्ख्या जम्मा 60 रहेछ ।



(ग) भेनचित्रबाट,

स्टाफ नर्स मात्र पढन रुचि देखाउने विद्यार्थीको सङ्ख्या

$$= 0.55x - 21$$

$$= 0.55 \times 60 - 21$$

$$= 33 - 21$$

$$= 12$$

त्यसैले स्टाफ नर्स मात्र पढन रुचि देखाउने विद्यार्थीको सङ्ख्या जम्मा 12 रहेछ ।

उदाहरण 4

नेपाल भ्रमणका लागि आएका 300 जना विदेशीमा गरिएको सर्वेक्षणमा पोखरा भ्रमण गर्ने र लुम्बिनी भ्रमण गर्ने पर्यटकको अनुपात 2:3 पाइयो, जसमध्ये 90 जनाले दुवै ठाउँ भ्रमण गरेका रहेछन् तर 60 जनाले पोखरा वा लुम्बिनी कुनै पनि ठाउँ भ्रमण गरेका रहेनछन् । यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।

(ख) एउटा मात्र ठाउँ भ्रमण गरेका पर्यटकको सङ्ख्या पत्ता लगाउनुहोस् ।

(ग) कम्तीमा एक ठाउँ भ्रमण गरेका पर्यटकको सङ्ख्या पत्ता लगाउनुहोस् ।

समाधान

मानौं, P र L ले क्रमशः पोखरा र लुम्बिनी भ्रमण गरेका पर्यटकको समूह जनाउँछन् । त्यसैले U ले जम्मा पर्यटकको समूह जनाउँछ ।

प्रश्नअनुसार,

$$n(U) = 300, n(P \cap L) = 90 \text{ र } n(\overline{P} \cup \overline{L}) = 60$$

$$\text{मानौं, } n(P) = 2x, n(L) = 3x$$

(क) प्राप्त जानकारीलाई भेनचित्रमा दायाँ भागमा प्रस्तुत गरिएको छ ।

(ख) अब भेनचित्रबाट,

$$(2x - 90) + 90 + (3x - 90) + 60 = 300$$

$$\text{अथवा, } 5x - 30 = 300$$

$$\text{अथवा, } 5x = 300 + 30$$

$$\text{अथवा, } 5x = 330$$


$$\text{अथवा, } x = \frac{330}{5}$$

$$\therefore x = 66$$

$$\text{तसर्थ } n_o(P) = 2 \times 66 - 90 = 42 \text{ र } n_o(L) = 3 \times 66 - 90 = 108$$

$$\text{त्यसैले एउटा मात्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या} = 42 + 108 = 150$$

$$(ग) \text{ कम्तीमा एक ठाउँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या} = 300 - 60 = 240$$



उदाहरण 5

कक्षा १० मा अध्ययनरत 200 जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा गणित मात्र मन पराउने र अङ्ग्रेजी मात्र मन पराउनेको अनुपात 2:3 पाइयो, जसमध्ये जम्मा विद्यार्थीको 30% ले दुवै विषय मन पराए तर 15% ले गणित वा अङ्ग्रेजी दुवै विषय मन पराएनन्। यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :

- (क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्।
- (ख) गणित मन पराउने र अङ्ग्रेजी मन पराउने विद्यार्थीबिचको फरक कति छ, पत्ता लगाउनुहोस्।

समाधान

मानौं, M र E ले क्रमशः गणित र अङ्ग्रेजी विषय मन पराउने विद्यार्थीको समूहलाई जनाउँछन्। त्यस्तै U ले जम्मा विद्यार्थीको समूहलाई जनाउँछ।

प्रश्नअनुसार,

$$n(U) = 200, n(M \cap E) = 200 \text{ को } 30\% = 60 \text{ र}$$

$$n(\overline{M} \cup \overline{E}) = 200 \text{ को } 15\% = 30$$

$$\text{मानौं, } n_o(M) = 2x, n_o(E) = 3x$$

- (क) प्राप्त जानकारीलाई भेनचित्रमा दायाँ भागमा प्रस्तुत गरिएको छ।

- (ख) भेनचित्रबाट,

$$2x + 60 + 3x + 30 = 200$$

$$\text{अथवा, } 90 + 5x = 200$$

$$\text{अथवा, } 5x = 200 - 90$$

$$\text{अथवा, } 5x = 110$$

$$\text{अथवा, } x = \frac{110}{5}$$


$$\therefore x = 22$$

त्यसैले

गणित विषय मन पराउने विद्यार्थीको सङ्ख्या $n(M) = 2x + 60 = 2 \times 22 + 60 = 104$ जना रहेछ।


अङ्ग्रेजी विषय मन पराउने विद्यार्थीको सङ्ख्या $n(E) = 3x + 60 = 3 \times 22 + 60 = 126$ जना रहेछ।

तसर्थ गणित र अङ्ग्रेजी विषय मन पराउने विद्यार्थीबिचको फरक = $126 - 104 = 22$ जना रहेछ।



अभ्यास 1.1

1. (क) समूहको गणनात्मकतालाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् र शिक्षकलाई देखाउनुहोस् ।
 (ख) यदि समूह A र B मा $A \subset B$ भए $n(A \cup B)$ र $n(A \cap B)$ को मान कर्ति हुन्छ, पत्ता लगाउनुहोस् ।
 (ग) यदि समूह A र B एक आपसमा खपिटेका समूह भए $n(A \cup B)$ को सूत्र उल्लेख गर्नुहोस् ।
 (घ) समूह A र B मा क्रमशः 12 र 8 सदस्य छन् भने समूह $A \cup B$ मा घटीमा कर्ति सदस्य हुन सक्छन्, पत्ता लगाउनुहोस् ।
2. दिइएको भेनचित्रमा M समूहमा 80 जना, E समूहमा 90 जना र दुवै समूहमा नपरेका 15 जना सदस्य भए तलका समूहको गणनात्मकता पत्ता लगाउनुहोस् :
 (क) $n_o(M)$ (ख) $n_o(E)$
 (ग) $n(M)$ (घ) $n(E)$
 (ड) $n(M \cup E)$ (च) $n(M \cap E)$
 (छ) $n(\overline{M \cup E})$ (ज) $n(U)$
3. (क) यदि $n(U) = 200$, $n_o(M) = 2x$, $n_o(E) = 3x$, $n(M \cap E) = 60$ र $n(\overline{M \cup E}) = 40$ भए x को मान पत्ता लगाउनुहोस् ।
 (ख) यदि $n(U) = 350$, $n(A) = 200$, $n(B) = 220$ र $n(A \cap B) = 120$ भए $n(A \cup B)$ र $n(\overline{A \cup B})$ को मान पत्ता लगाउनुहोस् ।
 (ग) यदि $n(A) = 35$ र $n(\bar{A}) = 25$ भए $n(U)$ को मान पत्ता लगाउनुहोस् ।
 (घ) दुईओटा समूह P र Q मध्ये P मा 40 ओटा, $(P \cup Q)$ मा 60 ओटा र $(P \cap Q)$ मा 10 ओटा सदस्य छन् भने समूह Q मा जम्मा कर्ति सदस्य छन्, पत्ता लगाउनुहोस् ।
4. (क) कुनै विद्यालयको 180 जना विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार 45 जनाले नेपाली मात्र र 60 जनाले अद्यग्रेजी मात्र मन पराउँछन् तर 15 जनाले कुनै पनि विषय मन पराउँदैनन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
 (आ) दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
 (इ) कम्तीमा पनि एक विषय मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।



- (ख) एउटा विद्यालयका 1200 जना विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार 100 जनाले गणित मात्र र 200 जनाले विज्ञान मात्र मन पराउँछन् तर 700 जनाले कुनै पनि विषय मन पराउँदैनन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) दुवै विषय मन पराउने विद्यार्थीको सझ्या पत्ता लगाउनुहोस् ।
(इ) कम्तीमा एक विषय मन पराउने विद्यार्थीको सझ्या पत्ता लगाउनुहोस् ।
- (ग) 60 जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा 10 जनाले फुटबल मात्र र 20 जनाले भलिबल मात्र खेल्ने रहेछन् तर 12 जनाले कुनै पनि खेल खेल्ने रहेनछन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) दुवै खेल खेल्ने विद्यार्थीको सझ्या पत्ता लगाउनुहोस् ।
(इ) कम्तीमा एक खेल खेल्ने विद्यार्थीको सझ्या पत्ता लगाउनुहोस् ।
5. (क) एउटा समुदायका 900 जना मानिसमा गरिएको सर्वेक्षणअनुसार 525 जना मधुपर्क र 450 जना युवामञ्च पढ्ने रहेछन् तर 75 जना कुनै पनि पत्रपत्रिका पढ्ने रहेनछन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) दुवै पत्रपत्रिका पढ्ने मानिसको सझ्या पत्ता लगाउनुहोस् ।
(इ) एउटा मात्र पत्रपत्रिका पढ्ने मानिसको सझ्या पत्ता लगाउनुहोस् ।
- (ख) 150 जना मनिसको समूहमा गरिएको सर्वेक्षणअनुसार 90 जना आधुनिक र 70 जना लोकदोहारी गीत मन पराउँछन् तर 30 जना कुनै पनि गीत मन पराउँदैनन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) दुवै गीत मन पराउने मानिसको सझ्या पत्ता लगाउनुहोस् ।
(इ) आधुनिक गीत मात्र मन पराउने मानिसको सझ्या पत्ता लगाउनुहोस् ।
- (ग) एउटा समुदायका 360 जना खेलाडीमा गरिएको सर्वेक्षणमा 210 जना भलिबल खेल्न र 180 जना फुटबल खेल्न मन पराउँछन् तर 30 जना कुनै पनि खेल खेल मन पराउँदैनन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) दुवै खेल खेल्ने खेलाडीको सझ्या पत्ता लगाउनुहोस् ।
(इ) एउटा मात्र खेल खेल्ने खेलाडीको सझ्या पत्ता लगाउनुहोस् ।

6. (क) एउटा परीक्षामा सम्मिलित विद्यार्थीमध्ये 70% अङ्ग्रेजीमा उत्तीर्ण भए, 60% गणितमा उत्तीर्ण भए तर 20% दुवै विषयमा अनुत्तीर्ण भए र 550 जना विद्यार्थी दुवै विषयमा उत्तीर्ण भएको पाइयो । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) परीक्षामा सहभागी जम्मा विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
(इ) अङ्ग्रेजी मात्र उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
- (ख) कक्षा 10 को परीक्षा दिएर बसेका केही विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार 60% ले विज्ञान पढ्ने, 70% ले व्यवस्थापन पढ्ने रुचि देखाएछन् तर 10% ले विज्ञान र व्यवस्थापन दुवैमध्ये कुनै पनि रुचिको जानकारी गराएनन्, जसमा 400 जनाले विज्ञान र व्यवस्थापन दुवै पढ्ने कुरामा रुचि देखाएछन् । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) सर्वेक्षणमा जम्मा कति विद्यार्थीको सहभागिता रहेछ पत्ता लगाउनुहोस् ।
(इ) विज्ञान पढ्न मात्र रुचि देखाउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
- (ग) एउटा समुदायका मानिसमा गरिएको सर्वेक्षणअनुसार 65% ले मोटरसाइकल चलाउने 35% ले स्कुटर चलाउने, 20% ले दुवै चलाउने रहेछन् जसमा 200 जनाले मोटरसाइकल र स्कुटर दुवै चलाउने रहेछन् । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) सर्वेक्षणमा सहभागी जम्मा मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
(इ) मोटरसाइकल मात्र चलाउने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
7. (क) एउटा समुदायका 95 मानिसमा गरिएको सर्वेक्षणअनुसार चिया पिउने र कफी पिउने मानिसको अनुपात 4:5 पाइयो, जसमध्ये 10 जनाले दुवै पिउने रहेछन् तर 15 जनाले चिया वा कफी दुवै पिउने रहेछन् । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) चिया वा कफीमध्ये एउटा मात्र पिउने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
(इ) चिया वा कफीमध्ये कम्तीमा एउटा पिउने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
- (ख) एउटा कक्षाका 64 जना विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार दुध मात्र मन पराउने र दही मात्र मन पराउनेको अनुपात 2:1 र 16 जनाले दुवै मन पराउने पाइयो । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(आ) दुध मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
(इ) एउटा मात्र चिज मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् ।

- (ग) एउटा समारोहमा सहभागी 320 जना मानिसमा गरिएको सर्वेक्षणअनुसार 60 जनाले गीत गाउने मात्र रहेछन् । 100 जनाले नाच्ने मात्र रहेछन् । यदि यी दुई विधामध्ये कुनै पनि नगर्ने मानिसको सङ्ख्या दुवै काम गर्ने मानिसको सङ्ख्याभन्दा तीन गुणा बढी छ । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
 (आ) कुनै पनि विधा नगर्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
 (इ) बढीमा एउटा विधा प्रयोग गर्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
8. एउटा समुदायका 200 मानिसमा गरिएको सर्वेक्षणअनुसार ल्यापटप मात्र प्रयोग गर्ने र मोबाइल मात्र प्रयोग गर्नेको अनुपात $2:3$ पाइयो, जसमध्ये जम्मा मानिसको 30% ले दुवै प्रयोग गर्ने रहेछन् तर 15% ले दुवै प्रयोग नगर्ने रहेछन् । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
 (ख) ल्यापटप प्रयोग गर्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
 (ग) बढीमा एउटा साधन प्रयोग गर्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
9. एउटा सर्वेक्षणमा सहभागी 300 खेलाडीमध्ये एकतिहाइ खेलाडी भलिबल मात्र खेल्छन् । त्यसमध्ये बाँकी रहेका खेलाडीको 60% फुटबल मात्र खेल्छन् । तर 60 जना खेलाडीले दुवै खेल खेल्दैनन् भने भेनचित्रका माध्यमबाट भलिबल खेल्ने र फुटबल खेल्ने खेलाडीको अनुपात पत्ता लगाउनुहोस् ।
10. एउटा सर्वेक्षणमा सहभागी 65 खेलाडीमध्ये 11 जना खेलाडी भलिबल मात्र र 33 जना खेलाडी क्रिकेट मात्र खेल्छन् । यदि क्रिकेट खेल्ने खेलाडीको सङ्ख्या भलिबल खेल्ने खेलाडीको सङ्ख्याभन्दा दोब्बर छ भने भेनचित्रका माध्यमबाट दुवै खेल खेल्ने र दुवै खेल नखेल्ने खेलाडीको सङ्ख्या पत्ता लगाउनुहोस् ।
11. 80 जना मानिसमा गरिएको सर्वेक्षणअनुसार 60 जनाले सुन्तला मात्र मन पराएको र 10 जनाले सुन्तला र स्याउ दुवै मन पराएको पाइयो । सुन्तला मन पराउने मानिसको सङ्ख्या स्याउ मन पराउने मानिसको सङ्ख्याभन्दा 5 गुणा बढी छ । भेनचित्र प्रयोग गरी स्याउमात्र मन पराउने र दुवैमध्ये कुनै पनि फलफूल मन नपराउने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।

परियोजना कार्य

पाँच पाँच जना विद्यार्थीको समूह निर्माण गरी सबै समूहले आफ्नो विद्यालयका फरक फरक कक्षामा गई प्रत्येक विद्यार्थीलाई तल दिइएका प्रश्न सोधी उत्तर सङ्कलन गर्नुहोस् :

तपाईंलाई कुन खेल खेल्न मन पर्छ ? (क) क्रिकेट (ख) फुटबल (ग) क्रिकेट र फुटबल दुवै (घ) अन्य


माथिका प्रश्नको उत्तर प्राप्त गरिसकेपछि उक्त तथ्याङ्कलाई भेनचित्रमा प्रस्तुत गरी प्राप्त नतिजालाई कक्षाकोठामा छलफल गर्नुहोस् ।

1. (क) शिक्षकलाई देखाउनुहोस् । (ख) $n(B)$, $n(A)$
 (ग) $n(A) + n(B) - n(A \cap B)$ अथवा $n_0(A) + n_0(B) + n(A \cap B)$ (घ) 12
2. (क) 20 (ख) 30 (ग) 80 (घ) 90 (ड) 110 (च) 60 (छ) 15 (ज) 125
3. (क) 20 (ख) 300, 50 (ग) 60 (घ) 30
4. (क) (आ) 60, (इ) 165 (ख) (आ) 200 (इ) 500 (ग) (आ) 18 (इ) 48
5. (क) (आ) 150 (इ) 675 (ख) (आ) 40 (इ) 50 (ग) (आ) 60 (इ) 270
6. (क) (आ) 1100 (इ) 220 (ख) (आ) 1000
 (इ) 200 (ग)(आ) 1000 (इ) 450
7. (क) (आ) 70 (इ) 80 (ख) (आ) 48 (इ) 48
 (ग)(आ) 120 (इ) 280
8. (ख) 104 (ग) 140
9. 6:7 10. 11, 10 11. 4, 6


1.2 तीनओटा समूहको गणनात्मकता (Cardinality of Three Sets)

क्रियाकलाप 2

तल दिइएका दुईओटा भेनचित्रमा A, B, C का सदस्यलाई देखाइएको छ। यसका आधारमा सोधिएका प्रश्नमाथि छलफल गर्नुहोस् :



चित्र नं. 1



चित्र नं. 2

- (क) चित्र नं. 1 र चित्र नं. 2 अवलोकन गरी A, B र C का सदस्यलाई सूचीकरण विधिबाट लेख्नुहोस्।
- (ख) चित्र नं. 1 मा समूह A, B र C को गणनात्मकता कति कति हुन्छ ?
- (ग) चित्र नं. 2 मा समूह A, B र C को गणनात्मकता कति कति हुन्छ ?
- (घ) चित्र नं. 1 बाट $n(A \cup B \cup C)$ र $n(U)$ को मान कति कति हुन्छ ?
- (ङ) चित्र नं. 2 बाट $n(A \cup B \cup C)$ र $n(U)$ को मान कति कति हुन्छ ?

साथीहरूको छलफबाट प्राप्त निष्कर्षलाई निम्नानुसार देखाउन सकिन्छ :

चित्र नं. 1	चित्र नं. 2
$A = \{1, 3, 4, 6, 9\} \therefore n(A) = 5$	$A = \{1, 3, 4, 6, 9\} \therefore n(A) = 5$
$B = \{5, 6, 7, 8, 9\} \therefore n(B) = 5$	$B = \{5, 6, 7, 9\} \therefore n(B) = 4$
$C = \{2, 4, 6, 8\} \therefore n(C) = 4$	$C = \{2, 4, 6\} \therefore n(C) = 3$
$A \cup B \cup C = \{1, 2, 3, 4, 5, 6, 7, 8, 9\}$ $\therefore n(A \cup B \cup C) = 9$	$A \cup B \cup C = \{1, 2, 3, 4, 5, 6, 7, 9\}$ $\therefore n(A \cup B \cup C) = 8$
$U = \{1, 2, 3, 4, 5, 6, 7, 8, 9\} \therefore n(U) = 9$	$U = \{1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10\} \therefore n(U) = 10$

माथिको तालिकाबाट

चित्र नं. 1 र चित्र नं. 2 मा $n(A \cup B \cup C)$ र $n(U)$ बिचको सम्बन्ध कस्तो छ, किन ?

||क्रियाकलाप ३||

कुनै कक्षामा भएका विद्यार्थीमा सर्वेक्षण गर्दा ४० जनाले सुन्तला, ३५ जनाले आँप र ५० जनाले केरा मन पराउने पाइयो । साथै १५ जनाले सुन्तला र आँप, २० जनाले आँप र केरा तथा २५ जनाले सुन्तला र केरा मन पराउने, ५ जनाले तीनओटै फलफूल मन पराउने र ३० जनाले कुनै पनि फलफूल मन नपराउने पनि पाइयो । यसका आधारमा भेनचित्रका माध्यमबाट सर्वेक्षणमा सहभागीको सङ्ख्या कसरी पत्ता लगाउने होला ?

यहाँ O, M र B ले क्रमशः सुन्तला, आँप र केरा मन पराउने विद्यार्थीको समूहलाई जनाउँछ ।

यहाँ देखाइएको भेनचित्रमा सुरुमा तीनओटै फलफूल मन पराउने विद्यार्थीको सङ्ख्या $n(O \cap M \cap B) = 5$ र कुनै पनि मन नपराउने विद्यार्थीको सङ्ख्या $n(\overline{O \cup M \cup B}) = 30$ भरौँ ।

त्यसपछि दुईओटा मात्र मन पराउने ठाउँमा भरौँ, सुन्तला र आँप मन पराउने विद्यार्थी सङ्ख्या $n(O \cap M) = 15$ छन् । ५ जना तीनओटैमा आइसकेकाले सुन्तला र आँप मात्र मन पराउनेको सङ्ख्या $n_o(O \cap M) = 15 - 5 = 10$ जना राखौँ । यसैगरी आँप र केरा मन पराउने विद्यार्थी सङ्ख्या $n(M \cap B) = 20$ छन् । ५ जना तीनओटैमा आइसकेकाले आँप र केरा मात्र मन पराउनेको सङ्ख्या $n_o(M \cap B) = 20 - 5 = 15$ जना तथा सुन्तला र केरा मात्र मन पराउनेको सङ्ख्या $n_o(O \cap B) = 25 - 5 = 20$ जना राखौँ ।

यस्तै गरी,

४० जनाले सुन्तला मन पराउँछन् तर ५ जनाले सुन्तला, आँप र केरा तीनओटै फलफूल, १० जनाले सुन्तला र आँप मात्र तथा २० जनाले सुन्तला र केरा मात्र मन पराउँछन् ।

तसर्थ सुन्तला मात्र मन पराउने विद्यार्थी सङ्ख्या $n_o(O) = 40 - (5 + 10 + 20) = 5$ हुन्छ ।

३५ जनाले आँप मन पराउँछन् तर ५ जनाले सुन्तला, आँप र केरा तीनओटै फलफूल, १० जनाले सुन्तला र आँप मात्र तथा १५ जनाले आँप र केरा मात्र मन पराउँछन् ।


तसर्थ आँप मात्र मन पराउनेको विद्यार्थी सङ्ख्या $n_o(M) = 35 - (5 + 10 + 15) = 5$ हुन्छ ।

५० जनाले केरा मन पराउँछन् तर ५ जनाले सुन्तला, आँप र केरा तीनओटै फलफूल, १५ जनाले केरा र आँप मात्र तथा २० जनाले सुन्तला र केरा मात्र मन पराउँछन् ।

तसर्थ केरा मात्र मन पराउने विद्यार्थी सङ्ख्या $n_o(B) = 50 - (5 + 15 + 20) = 10$ हुन्छ ।

अब जम्मा विद्यार्थी सङ्ख्या $n(U) = 5 + 10 + 5 + 5 + 20 + 15 + 10 + 30 = 100$

तसर्थ जम्मा सहभागीको सङ्ख्या १०० रहेछ ।




यदि A, B र C खप्टिएका समूह हुन् भने सँगै दिइएको चित्रबाट निम्नलिखित सम्बन्ध लेख्न सकिन्छ :

$$(क) n_o(A \cap B) = n(A \cap B) - n(A \cap B \cap C)$$

$$(ख) n_o(A \cap C) = n(A \cap C) - n(A \cap B \cap C)$$

$$(ग) n_o(B \cap C) = n(B \cap C) - n(A \cap B \cap C)$$



$$(घ) n(A) = n_o(A) + n_o(A \cap B) + n_o(A \cap C) + n(A \cap B \cap C)$$

$$(ङ) n(B) = n_o(B) + n_o(A \cap B) + n_o(B \cap C) + n(A \cap B \cap C)$$

$$(च) n(C) = n_o(C) + n_o(A \cap C) + n_o(B \cap C) + n(A \cap B \cap C)$$

$$(छ) n(U) = n_o(A) + n_o(B) + n_o(C) + n_o(A \cap B) + n_o(B \cap C) + n_o(A \cap C) + n(A \cap B \cap C) \\ + n(\overline{A \cup B \cup C})$$

अथवा, $n(U) = n(A \cup B \cup C) + n(\overline{A \cup B \cup C})$ जहाँ,

$$n(A \cup B \cup C) = n_o(A) + n_o(B) + n_o(C) + n_o(A \cap B) + n_o(B \cap C) + n_o(A \cap C) + n(A \cap B \cap C)$$

हुन्छ ।

तीनओटा समूह सम्मिलित भेनचित्रबाट निम्नानुसारको सम्बन्ध पनि लेख्न सकिन्छ :

यदि A, B र C आपसमा खप्टिएका समूह (Overlapping sets) हुन् भने,

$$n(A \cup B) = n(A) + n(B) - n(A \cap B) \text{ हुन्छ ।}$$

त्यसैले,

$$\begin{aligned} n(A \cup B \cup C) &= n\{(A \cup B) \cup C\} \\ &= n(A \cup B) + n(C) - n\{(A \cup B) \cap C\} \\ &= n(A) + n(B) - n(A \cap B) + n(C) - n\{(A \cap C) \cup (B \cap C)\} \\ &= n(A) + n(B) - n(A \cap B) + n(C) - [n(A \cap C) + n(B \cap C) - n\{(A \cap C) \cap (B \cap C)\}] \\ &= n(A) + n(B) - n(A \cap B) + n(C) - n(A \cap C) - n(B \cap C) + n(A \cap B \cap C) \\ &= n(A) + n(B) + n(C) - n(A \cap B) - n(A \cap C) - n(B \cap C) + n(A \cap B \cap C) \end{aligned}$$

$$\therefore n(A \cup B \cup C) = n(A) + n(B) + n(C) - n(A \cap B) - n(B \cap C) - n(A \cap C) + n(A \cap B \cap C)$$

यदि समूह अलगिएका समूह (Disjoint sets) भएमा,

$$n(A \cup B \cup C) = n(A) + n(B) + n(C) \text{ हुन्छ ।}$$

उदाहरण 1

यदि $n(U) = 120$, $n(A) = 48$, $n(B) = 51$, $n(C) = 40$, $n(A \cap B) = 11$, $n(B \cap C) = 10$, $n(A \cap C) = 9$, र $n(A \cap B \cap C) = 4$ भए $n(A \cup B \cup C)$ र $n(\overline{A \cup B \cup C})$ को मान पत्ता लगाउनुहोस्। उक्त जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्।

समाधान

यहाँ दिइएको,

$$n(U) = 120, n(A) = 48, n(B) = 51, n(C) = 40, n(A \cap B) = 11, n(B \cap C) = 10, n(A \cap C) = 9, \text{ र } n(A \cap B \cap C) = 4$$

हामीलाई थाहा छ

$$\begin{aligned} n(A \cup B \cup C) &= n(A) + n(B) + n(C) - n(A \cap B) \\ &\quad - n(B \cap C) - n(A \cap C) + n(A \cap B \cap C) \\ &= 48 + 51 + 40 - 11 - 10 - 9 + 4 \\ &= 113 \end{aligned}$$

फेरि,


$$n(U) = n(A \cup B \cup C) + n(\overline{A \cup B \cup C})$$

$$\text{अथवा, } 120 = 113 + n(\overline{A \cup B \cup C})$$

$$\text{अथवा, } n(\overline{A \cup B \cup C}) = 120 - 113$$

$$\therefore n(\overline{A \cup B \cup C}) = 7$$

प्राप्त जानकारीलाई दायाँ भागमा भेनचित्रमा प्रस्तुत गरिएको छ।



उदाहरण 2

नेपाल माध्यामिक विद्यालयका वि.सं. 2071 को एसएलसी. परीक्षामा सहभागी जम्मा 180 जना विद्यार्थीमध्ये 86 जना विज्ञानमा, 80 जना गणितमा र 76 जना नेपालीमा उत्तीर्ण भएछन्। जसमध्ये 26 जना विज्ञान र गणितमा, 36 जना गणित र नेपालीमा र 32 जना विज्ञान र नेपालीमा उत्तीर्ण भएछन् तर 20 जना कुनै विषयमा पनि उत्तीर्ण भएनछन् भने,

- (क) दिइएको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्।
- (ख) तीनओटै विषयमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या पत्ता लगाउनुहोस्।

समाधान

यहाँ M, S, र N ले क्रमशः गणितमा उत्तीर्ण विद्यार्थी सङ्ख्या, विज्ञानमा उत्तीर्ण विद्यार्थी सङ्ख्या र नेपालीमा उत्तीर्ण विद्यार्थी सङ्ख्यालाई जनाउँछन्।

यहाँ,

जम्मा विद्यार्थी सङ्ख्या $n(U) = 180$

विज्ञानमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या $n(S) = 86$

गणितमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या $n(M) = 80$

नेपालीमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या $n(N) = 76$


विज्ञान र गणितमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या $n(S \cap M) = 26$

गणित र नेपालीमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या $n(M \cap N) = 36$

विज्ञान र नेपालीमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या $n(S \cap N) = 32$

कुनै पनि विषयमा उत्तीर्ण नहुने विद्यार्थी सङ्ख्या $n(\overline{M \cup N \cup S}) = 20$

(क) भेनचित्रमा देखाउँदा,



(ख) हामीलाई थाहा छ,

$$n(U) = n(S) + n(M) + n(N) - n(S \cap M) - n(M \cap N) - n(S \cap N) + n(S \cap M \cap N) + n(\overline{S \cup M \cup N})$$

$$\text{अथवा, } 180 = 86 + 80 + 76 - 26 - 36 - 32 + n(S \cap M \cap N) + 20$$

$$\text{अथवा, } 180 = 168 + n(S \cap M \cap N)$$

$$\text{अथवा, } n(S \cap M \cap N) = 180 - 168$$

$$\text{अथवा, } n(S \cap M \cap N) = 12$$

तसर्थ तीनओटै विषयमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या जम्मा 12 रहेछ ।

वैकल्पिक तरिका

सबै विषयमा उत्तीर्ण हुने विद्यार्थी सङ्ख्या $n(M \cap N \cap S) = x$ मानौं

प्राप्त जानकारीलाई भेनचित्रमा देखाइएको छ ।

भेनचित्रबाट,


$$\{86 - (26 - x) - x - (32 - x)\} + (26 - x) + (32 - x) \\ + x + (36 - x) + \{80 - (26 - x) - x - (36 - x)\} + \\ \{76 - (36 - x) - x - (32 - x)\} + 20 = 180$$

$$\text{अथवा, } (28 + x) + 94 - 2x + (18 + x) + (8 + x) + \\ 20 = 180$$

$$\text{अथवा, } 168 + x = 180$$

$$\text{अथवा, } x = 180 - 168$$

$$\therefore x = 12$$



तसर्थ, तीनओटै विषयमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या जम्मा 12 रहेछ ।

उदाहरण 3

विद्यालयले कुनै एक प्रतिस्पर्धामा विभिन्न विधामा विद्यार्थीलाई मेडल वितरण गरेको थियो, जसअनुसार 36 जनाले नृत्यमा, 12 जनाले नाटकमा र 18 जनाले सङ्गीतमा मेडल पाए । यदि ती मेडल जम्मा 45 जनाले पाएका थिए र 4 जनाले तीनओटै विधामा मेडल पाएका थिए भने दुईओटा विधामा मात्रै मेडल पाउने कति जना थिए पत्ता लगाउनुहोस् :

समाधान

यहाँ A, B र C ले नृत्यमा, नाटकमा र सङ्गीतमा मेडल पाउने विद्यार्थी सङ्ख्यालाई जनाउँछ ।

नृत्यमा मेडल पाउने, $n(A) = 36$

नाटकमा मेडल पाउने, $n(B) = 12$

सङ्गीतमा मेडल पाउने, $n(C) = 18$

कम्तीमा एउटा विधामा मेडल पाउने, $n(A \cup B \cup C) = 45$

तीनओटै विधामा मेडल पाउने, $n(A \cap B \cap C) = 4$

दुईओटा विधामा मात्र मेडल पाउने जम्मा विद्यार्थीको समूह

$$n_o(A \cap B) + n_o(B \cap C) + n_o(A \cap C) = ?$$

हामीलाई थाहा छ,

$$n(A \cup B \cup C) = n(A) + n(B) + n(C) - n(A \cap B) - n(B \cap C) - n(A \cap C) + n(A \cap B \cap C)$$

$$\text{अथवा, } 45 = 36 + 12 + 18 - n(A \cap B) - n(B \cap C) - n(A \cap C) + 4$$

$$\text{अथवा, } 45 = 70 - n(A \cap B) - n(B \cap C) - n(A \cap C)$$

$$\text{अथवा, } n(A \cap B) + n(B \cap C) + n(A \cap C) = 70 - 45$$

$$\therefore n(A \cap B) + n(B \cap C) + n(A \cap C) = 25$$

अब,

$$n_o(A \cap B) + n_o(B \cap C) + n_o(A \cap C)$$

$$= \{n(A \cap B) - n(A \cap B \cap C)\} + \{n(B \cap C) - n(A \cap B \cap C)\} + \{n(A \cap C) - n(A \cap B \cap C)\}$$

$$= \{n(A \cap B) - 4\} + \{n(B \cap C) - 4\} + \{n(A \cap C) - 4\}$$

$$= n(A \cap B) + n(B \cap C) + n(A \cap C) - 4 - 4 - 4$$

$$= 25 - 12$$

$$= 13$$

वैकल्पिक तरिका

$$\text{मानौं, } n_0(A \cap B) = a, n_0(B \cap C) = b, n_0(A \cap C) = c$$

$$\text{हामीलाई चाहिएको : } a + b + c = ?$$

प्राप्त जानकारीलाई दायाँ भागमा भेनचित्रमा प्रस्तुत गरि एको छ :

भेनचित्रबाट,

$$\{36 - (4 + a + c)\} + a + 4 + b + c + \{12 - (4 + a + b)\} + \{18 - (4 + b + c)\} = 45$$


$$\text{अथवा, } (32 - a - c) + 4 + a + b + c + (8 - a - b) + (14 - b - c) = 45$$

$$\text{अथवा, } 58 - a - b - c = 45$$

$$\text{अथवा, } a + b + c = 58 - 45$$

$$\therefore a + b + c = 13$$

तसर्थ दुईओटा विद्यामा मात्र मेडल पाउने जम्मा विद्यार्थी सङ्ख्या 13 रहेछ ।



अभ्यास 1.2

1. दिइएको भेनचित्रमा P , Q र R का सदस्यलाई देखाइएको छ । यसका आधारमा तलका समूहको मान पत्ता लगाउनुहोस् ।

- | | |
|-------------------------------------|---------------------|
| (क) $n(P)$ | (ख) $n(Q)$ |
| (ग) $n(P \cup Q \cup R)$ | (घ) $n_o(P)$ |
| (ङ) $n_o(R)$ | (च) $n(P \cap R)$ |
| (छ) $n(\overline{P \cup Q \cup R})$ | (ज) $n_o(P \cap Q)$ |
| (झ) $n(P \cap Q \cap R)$ | |

2. यदि $U = \{30 \text{ भन्दा साना धनात्मक पूर्णांकहरू}\}$


$$P = \{2 \text{ का } 30 \text{ भन्दा साना अपवर्त्यहरू}\}$$

$$Q = \{3 \text{ का } 30 \text{ भन्दा साना अपवर्त्यहरू}\}$$

$$R = \{5 \text{ का } 30 \text{ भन्दा साना अपवर्त्यहरू}\} \text{ भएमा}$$

P , Q , R को सम्बन्धलाई भेनचित्रमा प्रस्तुत गरी तलका सम्बन्धहरू प्रमाणित गर्नुहोस् :

- (क) $n(P \cup Q) = n(P) + n(Q) - n(P \cap Q)$
- (ख) $n(P \cup Q \cup R) = n(P) + n(Q) + n(R) - n(P \cap Q) - n(Q \cap R) - n(R \cap P) + n(P \cap Q \cap R)$
- (ग) $n(P \cup Q \cup R) = n(P - Q) + n(Q - R) + n(R - P) + n(P \cap Q \cap R)$
3. (क) यदि $n(U) = 100$, $n(M) = 45$, $n(E) = 50$, $n(S) = 35$, $n(M \cap E) = 20$, $n(E \cap S) = 20$, $n(S \cap M) = 15$ र $n(M \cap E \cap S) = 5$ भए $n(\overline{M \cup E \cup S})$ को मान पत्ता लगाउनुहोस् ।
- (ख) यदि $n(U) = 105$, $n(A) = 40$, $n(B) = 35$, $n(C) = 30$, $n(A \cap B) = 15$, $n(B \cap C) = 12$, $n(A \cap B \cap C) = 6$ र $n(\overline{A \cup B \cup C}) = 30$ भए $n(A \cap C)$ को मान पत्ता लगाउनुहोस् ।
- (ग) यदि $n(U) = 120$, $n(M) = 50$, $n(E) = 40$, $n(S) = 45$, $n(M \cap E) = 15$, $n(E \cap S) = 15$, $n(S \cap M) = 15$ र $n(\overline{M \cup E \cup S}) = 15$ भए $n(M \cap E \cap S)$ को मान पत्ता लगाउनुहोस् ।
- (घ) यदि $n(A \cup B \cup C) = 105$, $n_o(A) = 25$, $n_o(B) = 25$, $n_o(C) = 15$, $n_o(A \cap B) = 15$, $n_o(A \cap C) = 10$ र $n(A \cap B \cap C) = 10$ भए $n_o(B \cap C)$ को मान पत्ता लगाउनुहोस् ।
4. (क) कुनै परीक्षामा सहभागी जम्मा 90 जना विद्यार्थीमध्ये 43 जना विज्ञानमा, 40 जना गणितमा र 38 जना नेपालीमा उत्तीर्ण भएछन् । जसमध्ये 13 जना विज्ञान र गणितमा, 18 जना गणित र नेपालीमा र 16 जना विज्ञान र नेपालीमा उत्तीर्ण भएछन् र 6 जना तीनओटै विषयमा उत्तीर्ण भएछन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :



(अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।

(आ) कुनै पनि विषयमा उत्तीर्ण नहुने विद्यार्थीको सदृश्या पत्ता लगाउनुहोस् ।

(ख) एउटा समूहमा गरिएको सर्वेक्षणअनुसार चिया मन पराउने 60 जना, कफी मन पराउने 45 जना, दुध मन पराउने 30 जना, कफी र चिया दुवै मन पराउने 25 जना, दुध र चिया दुवै मन पराउने 20 जना, कफी र दुध दुवै मन पराउने 15 जना र तीनओटै मन पराउने मानिसको सदृश्या 10 छ । त्यसका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।

(आ) कति जना मानिसमा सर्वेक्षण गरिएको रहेछ, पत्ता लगाउनुहोस् ।

(ग) 60 जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा 23 जनाले भलिबल, 15 जनाले बास्केटबल र 20 जनाले क्रिकेट खेल्ने रहेछन् । 7 जनाले भलिबल र बास्केटबल, 5 जनाले बास्केटबल र क्रिकेट, 4 जनाले भलिबल र क्रिकेट खेल्ने रहेछन् तर 15 जनाले यीमध्ये कुनै पनि खेल खेल्ने रहेनछन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(अ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।

(आ) कति जना विद्यार्थीले तीनओटै खेल खेल्ने रहेछन्, पत्ता लगाउनुहोस् ।

(इ) कति जनाले क्रिकेट र भलिबल मात्र खेल्ने रहेछन् ? पत्ता लगाउनुहोस् ।

5. कुनै परीक्षामा सहभागी जम्मा विद्यार्थीमध्ये 40% विज्ञानमा, 45% गणितमा र 50% नेपालीमा उत्तीर्ण भएछन् । त्यसै गरी 10% विज्ञान र गणितमा, 20% गणित र नेपालीमा र 15% विज्ञान र नेपालीमा उत्तीर्ण भएछन् । यदि 5% तीनवटै विषयमा अनुत्तीर्ण भएछन् । त्यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) तीनवटै विषयमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत पत्ता लगाउनुहोस् ।

(ख) एउटा मात्र विषयमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत पत्ता लगाउनुहोस् ।

(ग) दुईओटा मात्र विषयमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत पत्ता लगाउनुहोस् ।

(घ) कम्तीमा एउटा विषयमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत पत्ता लगाउनुहोस् ।

(ङ) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।

6. तपाईं युवामञ्च, मधुपर्क र मुनामध्ये कुन पत्रिका पढ्नुहन्छ भनी एउटा समुदायका केही मानिसमा गरिएको सर्वेक्षणबाट निम्नानुसारको जानकारी पाइयो :

30 जनाले युवामञ्च, 25 जनाले मधुपर्क, 15 जनाले युवामञ्च र मुना दुवै पढ्छन्, 12 जनाले युवामञ्च र मधुपर्क दुवै पढ्छन्, 9 जनाले मधुपर्क मात्र पढ्छन्, 11 जनाले मुना मात्र पढ्छन्, 5 जनाले युवामञ्च र मधुपर्क मात्र पढ्छन् तर 10 जनाले कुनै पनि पत्रिका पढ्दैनन् । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।

(ख) सर्वेक्षणमा सहभागी जम्मा मानिसको सदृश्या पत्ता लगाउनुहोस् ।

- (ग) दुई प्रकारका मात्र पत्रिका पढ्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
- (घ) मुना पत्रिका पढ्ने मानिसको सङ्ख्या पत्ता लगाउनुहोस् ।
7. **90** जना मानिसलाई उनीहरूले कुन भाषाको चलचित्र मन पराउँछन् भन्ने विषयमा सर्वेक्षण गर्दा 48 जनाले नेपाली, 40 जनाले अंग्रेजी, 31 जनाले हिन्दी, 24 जनाले नेपाली र अंग्रेजी, 19 जनाले हिन्दी र अंग्रेजी, 6 जनाले सबै (तीनै) भाषाको र 21 जनाले चलचित्र नै हेर्न मन नपराउने पाइएछ भन्ने,
- (क) नेपाली र हिन्दी मन पराउने कति जना रहेछन् ?
- (ख) हिन्दी चलचित्र कति जनाले मन नपराउँदा रहेछन् ?
- (ग) नेपाली र हिन्दी दुवै चलचित्र मन नपराउने कति जना रहेछन् ?

परियोजना कार्य

विद्यालयले आयोजना गर्न लागेको शैक्षिक भ्रमणका बारेमा उपयुक्त भ्रमण स्थानको छनोट सम्बन्धमा निर्व्योल गर्नुपर्ने जिम्मेवारी तपाईंको कक्षाबाट हुने कुरा विद्यालय प्रशासनबाट जानकारी भयो । त्यसका लागि आफ्नो कक्षाका सम्पूर्ण विद्यार्थी सहभागी हुने गरी पाँच पाँच जना विद्यार्थीको समूह निर्माण गर्नुहोस् । सबै समूहले आफ्ना विद्यालयका फरक फरक कक्षामा गई प्रत्येक विद्यार्थीलाई तल दिइएका प्रश्न सोधी उत्तर सङ्कलन गर्नुहोस् :


तपाईंलाई शैक्षिक भ्रमणमा जानका लागि कुन ठाउँ मन पर्दै ?

- (क) पोखरा (ख) लुम्बिनी (ग) काठमाडौं (घ) पोखरा र लुम्बिनी (ङ) लुम्बिनी र काठमाडौं
 (च) पोखरा र काठमाडौं (छ) पोखरा, लुम्बिनी र काठमाडौं (ज) यीबाहेक अन्य ठाउँ
 सबै विद्यार्थीको उत्तर सङ्कलन गरेर प्राप्त तथ्यलाई भेन्चित्रमा प्रस्तुत गरी एउटा मात्र ठाउँ भ्रमण गर्न मन पराउने विद्यार्थी सङ्ख्या पत्ता लगाउनुहोस् र समूहका कार्यलाई पालैपालो कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | | | |
|---------------|------------|-----------|---------|-------|
| 1. (क) 7 | (ख) 6 | (ग) 14 | (घ) 4 | (ङ) 3 |
| (च) 2 | (छ) 4 | (ज) 1 | (भ) 1 | |
| 3. (क) 20 | (ख) 9 | (ग) 15 | (घ) 5 | |
| 4. (क) (आ) 10 | (ख) (आ) 85 | (ग) (आ) 3 | (इ) 1 | |
| 5. (क) 5% | (ख) 60% | (ग) 30%, | (घ) 95% | |
| 6. (ख) 64 | (ग) 17 | (घ) 30 | | |
| 7. (क) 7 | (ख) 59 | (ग) 13 | | |


1. दायाँ भागमा देखाइएको भेनचित्रमा दुईओटा खण्टिएका समूह A र B छन्, जहाँ $n_o(A) = 16 + x$, $n_o(B) = 5x$, $n(A \cap B) = y$ र $n(\overline{A \cup B}) = x$ छ। त्यसका आधारमा तलका प्रश्नको जवाफ दिनुहोस्।
 - (क) माथिको जानकारीलाई भेनचित्र बनाई भर्नुहोस्।
 - (ख) यदि $n(A) = n(B)$ भए $n(\overline{A \cup B})$ को मान कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - (ग) यदि $n(U) = 50$ भए $n(A \cap B)$ र $n(\overline{A \cup B})$ को अनुपात कति हुन्छ, पत्ता लगाउनुहोस्।
2. सर्वव्यापक समूह U का उपसमूह A र B दुईओटा समूह छन्, जहाँ $n(U) = 100$, $n(A - B) = 32 + x$, $n(B - A) = 5x$, $n(A \cap B) = x$ र $n(\overline{A \cup B}) = y$ छ।
 - (क) माथिको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्।
 - (ख) यदि $n(A) = n(B)$ भए $n(A \cap B)$ को मान कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - (ग) $n(\overline{A \cup B})$ को मान कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - (घ) $n(A \cap B)$ र $n(\overline{A \cup B})$ मा $n(A \cap B)$ भन्दा $(\overline{A \cup B})$ कति प्रतिशतले घटी वा बढी छ, पत्ता लगाउनुहोस्।
3. एउटा समुदायमा रहेका 93 जना महिलाको समूहमा गरिएको सर्वेक्षणअनुसार कृषिमा सहभागी महिलाको सङ्ख्या 80 र सिलाइ बुनाइ गर्ने महिलाको सङ्ख्या 71 छ भने यी दुवै कार्यबाहेक अन्य कार्यमा सहभागी महिलाको सङ्ख्या 10 छ।
 - (क) दिइएका समूहको गणनात्मकता पत्ता लगाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्।
 - (ख) कृषि र सिलाइ बुनाइ दुवैमा सहभागी महिलाको सङ्ख्या कति छ, पत्ता लगाउनुहोस्।
 - (ग) कृषि कार्यमा मात्र सहभागी महिलाको सङ्ख्या सिलाइ बुनाइ कार्यमात्र गर्ने महिलाको सङ्ख्याभन्दा कति गुणा बढी छ ? गणना गरी लेख्नुहोस्।
4. एउटा समुदायमा रहेका 1000 जना कृषकको समूहमा गरिएको सर्वेक्षणअनुसार आलु खेती गर्ने कृषकको सङ्ख्या 800 जना, गोलभेंडा खेती गर्ने कृषकको सङ्ख्या 500 जना रहेछन्। तर 50 जना कृषकले आलु वा गोलभेंडाबाहेक अरू तै खेती गर्दा रहेछन्।
 - (क) दिइएका समूहको गणनात्मक पत्ता लगाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्।
 - (ख) दुवै खेती गर्ने कृषकको सङ्ख्या पत्ता लगाउनुहोस्।
 - (ग) आलु खेती मात्र गर्ने र गोलभेंडा खेती मात्र गर्ने मानिसको सङ्ख्या अनुपातमा लेख्नुहोस्।



5. एउटा समुदायका 400 मानिसमा गरिएको सर्वेक्षणअनुसार मोटरसाइकलको मात्र लाइसेन्स हुने र कारको मात्र लाइसेन्स हुनेको अनुपात 5:3 पाइयो । जसमध्ये जम्मा मानिसको एक चौथाइसँग दुवैको लाइसेन्स भएको तर 60 जनासँग कुनैको पनि लाइसेन्स नभएको पाइयो :
- (क) माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(ख) माथिको जानकारीका आधारमा मोटरसाइकल र कारको लाइसेन्स हुने कति कति जना रहेछन् ?
(ग) मोटरसाइकलको मात्र लाइसेन्स हुने मानिसको सझ्या पत्ता लगाउनुहोस् ।
6. कुनै एक विद्यालयमा भएका विद्यार्थीमा फुटबल, भलिबल र क्रिकेट खेलमा कुन खेल मन पर्छ भनी सोधेको प्रश्नमा प्राप्त जानकारी यसप्रकार छ :
- 100 जना फुटबल, 80 जना भलिबल र 120 जना क्रिकेट मन पराउँछन् ।
— फुटबल र भलिबल 30 जना, भलिबल र क्रिकेट 20 जना तथा फुटबल र क्रिकेट 35 जना मन पराउँछन् ।
— फुटबल, भलिबल र क्रिकेट तीनओटै 10 जना मन पराउँछन तर 5 जना तीनओटै खेल मन पराउँदैनन् ।
(क) दिइएको जानकारीलाई समूहको गणनात्मकताका रूपमा प्रस्तुत गर्नुहोस्
(ख) दिइएको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् ।
(ग) त्यस विद्यालयमा भएका जम्मा विद्यार्थी सझ्या पत्ता लगाउनुहोस् ।
(घ) फुटबल मात्र मनपराउने विद्यार्थी कति प्रतिशत रहेछन् ? पत्ता लगाउनुहोस् ।
7. एउटा समुदायमा रहेका विविध भाषाभाषी बोल्ने 45 जना मानिसमा गरिएको सर्वेक्षणबाट निम्नानुसारको जानकारी पाइयो :
- 25 जनाले नेपाल भाषा बोल्छन्, 23 जनाले तामाङ भाषा बोल्छन्, 15 जनाले मैथिली भाषा बोल्छन् । 12 जनाले नेपाल भाषा र तामाङ भाषा बोल्छन्, 5 जनाले नेपाल भाषा र मैथिली भाषा बोल्छन्, 10 जनाले तामाङ र मैथिली भाषा बोल्छन् । 4 जना तीनओटै भाषा बोल्छन् ।
- यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
- (क) माथिको तथ्यलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् ।
(ख) कति जना मानिस नेपाल भाषा, तामाङ र मैथिलीबाहेक अन्य भाषा बोल्दा रहेछन्, पत्ता लगाउनुहोस् ।
(ग) एउटा मात्र भाषा बोल्ने मानिसको सझ्या कति रहेछ, पत्ता लगाउनुहोस् ।
(घ) नेपाल भाषा र तामाङ भाषा बोल्ने तर मैथिली भाषा नबोल्ने मानिसको सझ्या कति रहेछ, पत्ता लगाउनुहोस् ।

खला प्रश्न

तलको चित्रमा देखाइएका समूहहरूको क्रियालाई I देखि VIII सम्म देखाइएको छ। ति क्रियाहरूलाई जनाउने सङ्केत र व्याख्या गर्ने तरिका फरक फरक हुन सक्छ? सकेसम्म धेरै तरिकाबाट ति क्रियालाई सङ्केत र व्याख्या गर्नुहोस्। साथै तपाईंको उत्तर ठिक छ भनि पृष्ठि गर्नुहोस्।



उत्तर

1. (ख) 4 (ग) 3:2

2. (ख) 8 (ग) 12 (घ) 50% बढ़ी

3. (ख) 68 (ग) 4

4. (ख) 350 (ग) 3:1

5. (ख) 250 र 190 जना (ग) 150 जना

6. (ग) 230 जना (घ) 19.57%

7. (ख) 5 (ग) 21 (घ) 8

चक्रीय ब्याज (Compound Interest)

2.0 पुनरवलोकन (Review)

तलका प्रश्नमा छलफल गर्नुहोस् र प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नुहोस् :

एक व्यक्तिले व्यवसाय गर्न रु. 10,00,000 वाणिज्य बैंडकबाट ऋण लिए ।

- (क) वार्षिक 8% वार्षिक ब्याज दरमा 2 वर्षपछि उनले बैंडकलाई कति रुपियाँ ब्याज तिर्नुपर्छ ?
- (ख) उक्त व्यक्तिले 2 वर्षपछि जम्मा कति रकम बैंडकलाई तिर्नुपर्छ ? उक्त रकमलाई के भनिन्छ ?
- (ग) 5 वर्षका लागि ऋण लिएको भए यही ब्याज दरमा कति रकम ब्याज वापत तिर्नुपर्छ ?

छलफलबाट प्राप्त निष्कर्षलाई यहाँ प्रस्तुत गरिएको छ :

एकमुष्ट रूपमा वार्षिक 8% ब्याज दरमा 2 वर्षको अन्त्यमा बैंडकलाई तिरेको रकमलाई साधारण ब्याज भनिन्छ । बैंडकमा ऋण लिएको रकम र ब्याज थपी दिइएको रकमलाई मिश्रधन भनिन्छ । साधारण ब्याज पत्ता लगाउन निम्नानुसार सूत्र प्रयोग गरिन्छ :

$$\text{साधारण ब्याज (SI)} = \frac{P \times R}{100}$$

2.1. चक्रीय ब्याजको परिचय (Introduction of Compound Interest)

2.1.1 वार्षिक चक्रीय ब्याज (Compound Interest Compounded Annually)

क्रियाकलाप 1

एक शिक्षकले कमर्सियल बैंडकबाट वार्षिक 12% ब्याज दरमा 2 वर्षका लागि वार्षिक रूपमा ब्याज बुझाउने गरी रु. 5,00,000 ऋण लिए । उनले पहिलो वर्षको अन्त्यमा तिर्नुपर्ने ब्याज तिर्न सकेन् फलस्वरूप पहिलो वर्षको ब्याजको समेत दोस्रो वर्षमा ब्याज तिर्नुपर्ने भयो । यस अवस्थामा तल सोधिएका प्रश्नमा छलफल गर्नुहोस् र प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नुहोस् :

- (क) पहिलो वर्षमा तिर्नुपर्ने ब्याज रकम कति हुन आउँछ ?
- (ख) दोस्रो वर्षका लागि ऋणको मूलधन कति हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ग) दोस्रो वर्षको ब्याज रकम कति तिर्नुपर्ने भयो ?

छलफलबाट प्राप्त निष्कर्षलाई यहाँ प्रस्तुत गरिएको छ :

$$\begin{aligned} \text{शिक्षकले पहिलो वर्षमा तिर्नुपर्ने ब्याज (I_1)} &= \frac{P \times R}{100} = \frac{5,00,000 \times 1 \times 12}{100} \\ &= \text{रु. } 60,000 \text{ भयो ।} \end{aligned}$$

पहिलो वर्षको अन्त्यमा तिर्नुपर्ने व्याज तिर्न नसकेपछि,

दोस्रो वर्षका लागि मूलधन (P_1) = $P + I_1 = \text{रु. } 5,00,000 + \text{रु. } 6,0000 = \text{रु. } 5,60,000$ हुन्छ ।

तसर्थ दोस्रो वर्षका व्याज (I_2) = $\frac{P \cdot T \cdot R}{100} = \frac{5,60,000 \times 1 \times 12}{100} = \text{रु. } 67,200$ भयो ।

त्यसकारण शिक्षकले तिर्नुपर्ने जम्मा व्याज = $\text{रु. } 60,000 + \text{रु. } 67,200 = \text{रु. } 1,27,200$

पहिलो वर्ष र दोस्रो वर्षका व्याजमा किन फरक देखियो ?

कुनै मूलधनको प्रत्येक वर्ष वा निश्चित समय अवधि (वार्षिक, अर्धवार्षिक वा त्रैमासिक) पश्चात् व्याज गणना गरी व्याजलाई मूलधनमा जोडेर पुनः व्याज गणना गरिन्छ भने यसरी प्राप्त व्याजलाई चक्रीय व्याज (Compound interest) भनिन्छ । चक्रीय व्याज र मूलधनको योगफललाई चक्रीय मिश्रधन (Compound amount) भनिन्छ ।


क्रियाकलाप 2

एउटा बैंकबाट विशालले साधारण व्याज र बढीले चक्रीय व्याज तिर्न सर्तमा 3 वर्षका लागि प्रतिवर्ष 10% व्याजका दरले रु. 30,000 रुपैयां लिएछन् । यसका आधारमा तल दिइएका प्रश्नमा छलफल गर्नुहोस् :

- (क) विशालले जम्मा कति व्याज तिर्नुपर्छ ?
- (ख) बढीले जम्मा कति व्याज तिर्नुपर्छ ?
- (ग) कसले बढी व्याज तिर्नुपर्छ ?

विशालले तिर्नुपर्ने (साधारण व्याज)	बढीले तिर्नुपर्ने (चक्रीय व्याज)
पहिलो वर्षका लागि मूलधन (P_1) = रु. 30,000 व्याज दर (R) = 10% समय (T_1) = 1 वर्ष व्याज (I_1) = $\frac{30,000 \times 10 \times 1}{100} = \text{रु. } 3,000$	पहिलो वर्षका लागि मूलधन (P_1) = रु. 30,000 व्याज दर (R) = 10% समय (T_1) = 1 वर्ष व्याज (I_1) = $\frac{30,000 \times 10 \times 1}{100} = \text{रु. } 3,000$
दोस्रो वर्षका लागि मूलधन (P_2) = 30,000, व्याज दर (R) = 10% समय (T_2) = 1 वर्ष व्याज (I_2) = $\frac{30,000 \times 10 \times 1}{100} = \text{रु. } 3,000$	दोस्रो वर्षका लागि मूलधन (P_2) = रु. 30,000 + 3,000 = 33,000 व्याज दर (R) = 10%, समय (T_2) = 1 वर्ष व्याज (I_2) = $\frac{33,000 \times 10 \times 1}{100} = \text{रु. } 33,000$

<p>तेस्रो वर्षका लागि</p> <p>मूलधन (P_1) = रु. 30,000</p> <p>व्याज दर (R) = 10%</p> <p>समय (T_3) = 1 वर्ष</p> <p>व्याज (I_3) = $\frac{30,000 \times 10 \times 1}{100}$ = रु. 3,000</p> <p>जम्मा व्याज (I) = $I_1 + I_2 + I_3$ $= 3000 + 3000 + 3000$ $=$ रु. 9,000</p>	<p>तेस्रो वर्षका लागि</p> <p>मूलधन (P_3) = रु. $(33,000 + 3,300)$ = रु. 36,300</p> <p>व्याज दर (R) = 10%, समय (T_3) = 1 वर्ष</p> <p>व्याज (I_3) = $\frac{36,300 \times 10 \times 1}{100}$ = रु. 3,630</p> <p>जम्मा व्याज (I) = $I_1 + I_2 + I_3$ $= 3000 + 3300 + 3630$ $=$ रु. 9,930</p>
---	---



साधारण व्याज गणना गर्दा प्रत्येक वर्षका लागि मूलधन रकम एउटै हुन्छ । तर चक्रीय व्याज गणना गर्दा प्रत्येक वर्ष मूलधन रकम परिवर्तन (दोस्रो वर्षका मूलधन रकम पहिलो वर्षको मिश्रधन, त्यस्तै तेस्रो वर्षका सावाँ रकम भनेको दोस्रो वर्षका मिश्रधन आदि) हुन्छ । एउटै सावाँको बराबर व्याज दर र समयमा साधारण व्याजमाभन्दा चक्रीय व्याजमा धेरै व्याज आउने रहेछ ।

क्रियाकलाप 3

वार्षिक $R\%$ व्याज दरमा, T वर्षका लागि कुनै बैंकमा जम्मा गरेको मूलधन (P) छ भने तलका प्रश्नमा छलफल गर्नुहोस् :

- (क) एक वर्षको अन्त्यमा हुने व्याज कति हुन्छ ?
- (ख) दुई वर्षको अन्त्यमा हुने व्याज कति हुन्छ ?
- (ग) त्यसै गरी तीन वर्षको अन्त्यमा हुने व्याज कति हुन्छ ?
- (घ) अन्त्यमा T वर्षमा हुने व्याज कति हुन्छ ?

$$\text{एक वर्षको अन्त्यमा हुने व्याज } (I_1) = \frac{P \times T \times R}{100} = \frac{P \times 1 \times R}{100} = \frac{PR}{100}$$

$$\text{एक वर्षको अन्त्यमा हुने मिश्रधन } (A_1) = P_1 + I_1 = P + \frac{PR}{100} = P \left(1 + \frac{R}{100}\right)$$

हामीलाई थाहा छ,

एक वर्षको अन्त्यमा हुने मिश्रधन = दोस्रो वर्षको मूलधन हुन्छ ।

$$\text{त्यसैले दोस्रो वर्षको मूलधन } (P_2) = P \left(1 + \frac{R}{100} \right)$$

$$\begin{aligned}\text{दोस्रो वर्षको व्याज } (I_2) &= \frac{P \left(1 + \frac{R}{100} \right) \times T \times R}{100} \\ &= \frac{P \left(1 + \frac{R}{100} \right) \times 1 \times R}{100} = P \left(1 + \frac{R}{100} \right) \times \frac{R}{100}\end{aligned}$$

$$\begin{aligned}\text{दोस्रो वर्षका अन्त्यमा हुने मिश्रधन } (A_2) &= P \left(1 + \frac{R}{100} \right) + P \left(1 + \frac{R}{100} \right) \times \frac{R}{100} \\ &= P \left(1 + \frac{R}{100} \right) \left(1 + \frac{R}{100} \right) \\ &= P \left(1 + \frac{R}{100} \right)^2\end{aligned}$$

त्यसै गरी दोस्रो वर्षको अन्त्यमा हुने मिश्रधन = तेस्रो वर्षका लागि मूलधन

$$\text{त्यसैले तेस्रो वर्षको लागि मूलधन } (P_3) = P \left(1 + \frac{R}{100} \right)^2$$

$$\text{तेस्रो वर्षको व्याज } (I_3) = \frac{P_3 \times T \times R}{100} = \frac{P \left(1 + \frac{R}{100} \right)^2 \times 1 \times R}{100}$$

$$= P \left(1 + \frac{R}{100} \right)^2 \times \frac{R}{100}$$

$$\begin{aligned}\text{तेस्रो वर्षको अन्त्यमा हुने मिश्रधन } (A_3) &= P_3 + I_3 \\ &= P \left(1 + \frac{R}{100} \right)^2 + \left(1 + \frac{R}{100} \right)^2 \times \frac{R}{100} \\ &= P \left(1 + \frac{R}{100} \right)^2 \left(1 + \frac{R}{100} \right) = P \left(1 + \frac{R}{100} \right)^3\end{aligned}$$

माथिको गणनाबाट T वर्षको अन्तमा हुने चक्रीय मिश्रधन (CA) कति हुन्छ ?

$$\text{अतः } T \text{ वर्षको अन्त्यमा हुने चक्रीय मिश्रधन } (CA) = P \left(1 + \frac{R}{100} \right)^T \text{ हुन्छ।}$$

त्यसै गरी चक्रीय व्याज (CI) = मिश्रधन (CA) – मूलधन (P)

$$CI = P \left(1 + \frac{R}{100} \right)^T - P$$

$$\boxed{\text{तसर्थ } CI = P \left[\left(1 + \frac{R}{100} \right)^T - 1 \right] \text{ हुन्छ।}}$$

क्रियाकलाप 4

तलका अवस्थामा चक्रीय व्याज र मिश्रधन कसरी गणना गर्ने होला ?

- (अ) प्रत्येक वर्ष व्याज दर फरक फरक भएमा
- (आ) समय T वर्ष र M महिना भएमा
- (इ) अर्धवार्षिक रूपमा व्याज गणना गर्नुपर्ने भएमा
- (ई) त्रैमासिक रूपमा व्याज गणना गर्नुपर्ने भएमा

(अ) प्रत्येक वर्ष व्याज दर फरक फरक भएमा

3 वर्षमा व्याजको दर पहिलो वर्षको $R_1\%$, दोस्रो वर्षका $R_2\%$, तेस्रो वर्षका $R_3\%$ भएमा चक्रीय व्याज र चक्रीय मिश्रधन कसरी पत्ता लगाउन सकिन्छ ?

$$\text{चक्रीय मिश्रधन (CA)} = P \left(1 + \frac{R_1}{100} \right) \left(1 + \frac{R_2}{100} \right) \left(1 + \frac{R_3}{100} \right) R$$

$$\boxed{\text{चक्रीय व्याज (CI)} = P \left[\left(1 + \frac{R_1}{100} \right) \left(1 + \frac{R_2}{100} \right) \left(1 + \frac{R_3}{100} \right) - 1 \right]}$$

(आ) समय 'T' वर्ष र 'M' महिनामा दिइएको छ भने चक्रीय व्याज र चक्रीय मिश्रधन कसरी पत्ता लगाउन सकिन्छ ?

$$\text{चक्रीय मिश्रधन (CA)} = P \left(1 + \frac{R}{100} \right)^T \left(1 + \frac{MR}{1200} \right)$$

$$\boxed{\text{चक्रीय व्याज (CI)} = P \left[\left(1 + \frac{R}{100} \right)^T \left(1 + \frac{MR}{1200} \right) - 1 \right]}$$

(इ) अर्धवार्षिक रूपमा व्याज गणना गर्दा

व्याजलाई अर्धवार्षिक रूपमा गणना गर्दा, व्याज दर $R\%$ प्रतिवर्षलाई $\frac{R}{2}\%$ प्रति अर्धवार्षिक, समय (T) लाई $2 \times T = 2T$ गरिन्छ ।

$$\text{अब चक्रीय मिश्रधन (CA)} = P \left(1 + \frac{R}{2 \times 100} \right)^{2T} = P \left(1 + \frac{R}{200} \right)^{2T} \text{ हुन्छ ।}$$

$$\boxed{\text{चक्रीय व्याज CI} = P \left(1 + \frac{R}{2 \times 100} \right)^{2T} - P = P \left[\left(1 + \frac{R}{200} \right)^{2T} - 1 \right] \text{ हुन्छ ।}}$$

कुनै वित्तीय संस्थाले आफ्नो बचत खातामा जम्मा हुन आएको रकममा वार्षिक $R\%$ का दरले व्याज दिन्छ र प्रत्येक वर्षको 2 पटक श्रावण 1 गते र माघ 1 गते खातामा व्याज थन्ने काम गर्दछ । यसरी पहिलो 6 महिनामा सावाँको व्याज र अर्को 6 महिनाका लागि सावाँमा र फेरि व्याज जोडेपछिको रकमलाई सावाँ मानेर व्याजको गणना गरिन्छ । यस्तो व्याजलाई अर्धवार्षिक चक्रीय व्याज

भनिन्छ ।

वार्षिक र अर्धवार्षिक चक्रीय व्याजमा के कति भिन्नता छ, छलफल गर्नुहोस् ।

(ई) त्रैमासिक (3 महिनामा) व्याज गणना गर्दा

कुनै बैंडकमा जम्मा गरेको मूलधन र व्याज त्रैमासिक गणना गर्ने गरिएको छ, भने व्याज दर R% लाई $\frac{R}{4}$ % प्रति एक चौथाइ वर्ष र समय T लाई $4T$ एक चौथाइ वर्ष लेखिन्छ । यस्तो अवस्थामा,


$$\text{चक्रीय मिश्रधन (CA)} = P \left(1 + \frac{R}{4 \times 100} \right)^{4T} = P \left(1 + \frac{R}{400} \right)^{4T}$$

$$\text{चक्रीय व्याज (CI)} = P \left(1 + \frac{R}{4 \times 100} \right)^{4T} - P = P \left[\left(1 + \frac{R}{400} \right)^{4T} - 1 \right] \text{ हुन्छ ।}$$

वार्षिक र अर्धवार्षिक रूपमा व्याज गणना गरे जसरी नै त्रैमासिक पनि गणना गरिन्छ ।

क्रियाकलाप 5

तपाईंको काकाले आफूसँग भएको रु. 1,00,000 को 15% प्रतिवर्ष व्याज दरमा 1 वर्षका लागि चक्रीय व्याजमा लगानी गर्ने सोच बनाउनु भएछ । वार्षिक व्याज, अर्धवार्षिक व्याज वा त्रैमासिक व्याजमध्ये कुन विकल्पबाट लगानी गर्दा फाइदा होला भनी सोचिरहनुभएको छ । उहाँलाई कुन विकल्पअनुसार लगानी गर्न सुझाव दिनुहुन्छ, किन ? छलफल गर्नुहोस् ।



यहाँ मूलधन (P) = रु. 100,000 व्याज दर (R) = 15% समय (T) = 1 वर्ष

(क) पहिलो विकल्पअनुसार,

$$\begin{aligned} \text{चक्रीय व्याज (CI)} &= 100000 \left[\left(1 + \frac{15}{100} \right)^1 - 1 \right] \\ &= 100000 \left[\left(\frac{115}{100} \right) - 1 \right] = \text{रु. } 15,000 \end{aligned}$$

(ख) दोस्रो विकल्पअनुसार,

$$\text{चक्रीय व्याज (CI)} = 100000 \left[\left(1 + \frac{15}{200} \right)^{2 \times 1} - 1 \right] = \text{रु. } 15,562.50$$

(ग) तेस्रो विकल्पअनुसार,

$$\text{चक्रीय व्याज (CI)} = 100000 \left[\left(1 + \frac{15}{400} \right)^{4 \times 1} - 1 \right] = \text{रु. } 15,865.04$$

यी तीन विकल्पमध्ये तेस्रो विकल्पअनुसार लगानी गर्न सुभाव दिन्छु किनकि यो विकल्पबाट 1 वर्षपछि पाउने ब्याज अरू दुई विकल्पबाट पाउने ब्याजभन्दा धेरै छ। जसअनुसार पहिलो विकल्पभन्दा रु. 865.04 र दोस्रो विकल्पभन्दा रु. 302.54 ले चक्रीय ब्याज बढी प्राप्त हुन्छ।

एउटै मूलधनको उही ब्याज दर र उही समयमा गणना गर्दा एक चौथाइ वार्षिक चक्रीय ब्याज > अर्धवार्षिक चक्रीय ब्याज > वार्षिक चक्रीय ब्याज हुन्छ।

उदाहरण 1

रु. 2,000 को वार्षिक 12% ब्याज दरमा 2 वर्षपछि चक्रीय ब्याज र चक्रीय मिश्रधन कति हुन्छ? चक्रीय ब्याज पत्ता लगाउनुहोस्। (सूत्र प्रयोग नगरी)

समाधान

यहाँ,

$$\text{मूलधन } (P_1) = \text{रु. } 2,000$$

$$\text{ब्याज दर } (R) = 12\% \text{ प्रतिवर्ष}$$

$$\text{समय } (T) = 2 \text{ वर्ष}$$

$$\text{पहिलो वर्षको अन्त्यमा ब्याज } (I_1) = \frac{P_1 T R}{100} = \frac{2000 \times 1 \times 12}{100} = \text{रु. } 240$$

$$\begin{aligned} \text{दोस्रो वर्षका मूलधन } (P_2) &= \text{पहिलो वर्षको अन्त्यको मिश्रधन} = P_1 + I_1 = \text{रु. } (2000 + 240) \\ &= \text{रु. } 2,240 \end{aligned}$$

$$\text{फेरि दोस्रो वर्षका ब्याज } (I_2) = \frac{2240 \times 1 \times 12}{100} = \text{रु. } 268.8$$

$$\text{अतः दुई वर्षपछिको चक्रीय ब्याज } (CI) = I_1 + I_2 = 240 + 268.8 = \text{रु. } 508.8$$

$$\text{चक्रीय मिश्रधन } (CA) = P_1 + CI = 2000 + 508.8 = \text{रु. } 2,508.8$$

उदाहरण 2

वार्षिक चक्रीय ब्याजअनुसार 12% प्रति वर्ष ब्याज दरले 3 वर्षका लागि रु. 25,000 सापटी लिएर ठिक 3 वर्षपछि बुझाउँदा हुन आउने चक्रीय ब्याज र चक्रीय मिश्रधन पत्ता लगाउनुहोस्।

समाधान

$$\text{यहाँ मूलधन } (P) = \text{रु. } 25,000$$

$$\text{ब्याज दर } (R) = 12\% \text{ प्रतिवर्ष}$$

$$\text{समय } (T) = 3 \text{ वर्ष}$$

चक्रीय व्याज र मिश्रधन = ?

$$\begin{aligned}\text{सूत्रानुसार चक्रीय व्याज (CI)} &= P \left[\left(1 + \frac{R}{100} \right)^T - 1 \right] \\ &= 25,000 \left[\left(1 + \frac{12}{100} \right)^3 - 1 \right] \\ &= 25,000 \left[\left(\frac{112}{100} \right)^3 - 1 \right] \\ &= 25,000 [1.404928 - 1] \\ &= 25,000 \times 0.404928 \\ &= 10123.20\end{aligned}$$

फेरि चक्रीय मिश्रधन (CA) = मूलधन (P) + चक्रीय व्याज (CI)

$$= \text{रु. } 25000 + \text{रु. } 10123.20 = \text{रु. } 35,123.20$$

उदाहरण 3

एक जना मानिसले आफ्नो साथीबाट वार्षिक 12.5% साधारण व्याज दरले रु. 32,000 ऋण लिएछ । उसले सोही व्याज दरले चक्रीय व्याज पाउने गरी ऋणमा लिएको सम्पूर्ण रकम एक जना पसलेलाई सापटी दिएछ । 3 वर्षपछि उसले कति रकम बढी पाउँछ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ,

$$\text{मूलधन (P)} = \text{रु. } 32,000$$

$$\text{व्याज दर (R)} = 12.5\% \text{ प्रतिवर्ष}$$

$$\text{समय (T)} = 3 \text{ वर्ष}$$

$$\text{साधारण व्याज (SI)} = ?$$

$$\text{चक्रीय व्याज (CI)} = ?$$

$$\text{पहिलो अवस्थाअनुसार साधारण व्याज (SI)} = \frac{P T R}{100} = \frac{32000 \times 3 \times 12.5}{100} = \text{रु. } 12,000$$

$$\text{दोस्रो अवस्थाअनुसार चक्रीय व्याज (CI)} = P \left[\left(1 + \frac{R}{100} \right)^T - 1 \right]$$

$$= 32,000 \left[\left(1 + \frac{12.5}{100} \right)^3 - 1 \right]$$

$$= 32,000 \left[\left(\frac{112.5}{100} \right)^3 - 1 \right]$$

$$= 32,000 [1.423828125 - 1]$$

$$= 32,000 \times 0.423828125$$

$$= \text{रु. } 13562.50$$

उक्त मानिसले बढ़ी पाउने रकम = $CI - SI = 13562.50 - 12000 = \text{रु. } 1562.50$

उदाहरण 4

समिरले **रु. 5,000** वार्षिक **8%** का दरले **2** वर्षका लागि लगानी गर्ने निधो गरे। त्यसका लागि उनीसँग **2** ओटा सुरक्षित विकल्प छन्। पहिलो विकल्प अर्धवार्षिक रूपमा ब्याज पाउने र दोस्रो विकल्प वार्षिक रूपमा ब्याज पाउने छ। यदि तपाईंले सुझाव दिनुपर्यो भने कुन विकल्पमा जाने सुझाव दिनुहन्त ? कारणसहित लेखुहोस्।

समाधान

यहाँ,

मूलधन (P) = **रु. 5,000**

ब्याज दर (R) = **8% प्रतिवर्ष**

समय (T) = **2 वर्ष**

(क) पहिलो विकल्पअनुसार,

$$\text{अर्धवार्षिक चक्रीय ब्याज } (CI_1) = P \left[\left(1 + \frac{R}{200} \right)^{2T} - 1 \right]$$

$$= 5,000 \left[\left(1 + \frac{8}{200} \right)^{2 \times 2} - 1 \right]$$

$$= 5,000 \left[\left(\frac{208}{200} \right)^4 - 1 \right]$$

$$= 5,000 [1.16985856 - 1]$$

$$= 5,000 \times 0.16985856$$

$$= \text{रु. } 849.29$$

(ख) दोस्रो विकल्पअनुसार,

$$\begin{aligned}
 \text{वार्षिक चक्रीय ब्याज } (CI_2) &= P \left[\left(1 + \frac{R}{100} \right)^T - 1 \right] \\
 &= 5000 \left[\left(1 + \frac{8}{100} \right)^2 - 1 \right] \\
 &= 5000 \left[\left(\frac{108}{100} \right)^2 - 1 \right] \\
 &= 5000 [(1.08)^2 - 1] \\
 &= 5000 (1.1664 - 1) \\
 &= 5000 \times 0.1664 \\
 &= \text{रु. } 832
 \end{aligned}$$

अर्धवार्षिक चक्रीय ब्याज र वार्षिक चक्रीय ब्याजमा फरक,

$$CI_1 - CI_2 = \text{रु. } 849.29 - \text{रु. } 832 = \text{रु. } 17.29$$

अतः अर्धवार्षिक चक्रीय ब्याजअनुसार रु. 17.29 बढ़ी प्राप्त हुने हुनाले दिइएको पहिलो विकल्पअनुसार लगानी गर्न सुभाव दिन्छु ।

उदाहरण ५

कक्षा 12 पढ्दै गरेको विद्यार्थीले रु. 10,000 वार्षिक चक्रीय ब्याज दरमा 2 वर्षका लागि लगानी गरेछन् । एक वर्षको अन्त्यमा चक्रीय मिश्रधन रु. 11,200 हुन्छ भने,

(क) वार्षिक चक्रीय ब्याज दर पत्ता लगाउनुहोस् ।

(ख) दोस्रो वर्षका अन्त्यमा चक्रीय मिश्रधन कति हुन्छ, पत्ता लगाउनुहोस् ।

समाधान

(क) यहाँ, मूलधन (P) = रु. 10,000

पहिलो वर्षको अन्त्यमा चक्रीय मिश्रधन (CA) = रु. 11,200

समय (T_1) = 1 वर्ष

$$\text{सूत्रानुसार } (CA) = P \left(1 + \frac{R}{100} \right)^T$$

$$\text{अथवा, } 11200 = 10000 \left(1 + \frac{R}{100} \right)^1$$

$$\text{अथवा, } \frac{11200}{10000} = 1 + \frac{R}{100}$$

$$\text{अथवा, } 1.12 = 1 + \frac{R}{100}$$

$$\text{अथवा, } 0.12 \times 100 = R$$

$$\text{अथवा, } R = 12\%$$

अतः वार्षिक चक्रीय ब्याज दर (R) = 12%

(ख) दोस्रो वर्षका अन्त्यमा मिश्रधन (CA) = ?

जम्मा समय (T) = 2 वर्ष

$$\begin{aligned}\text{चक्रीय मिश्रधन (CA)} &= P \left(1 + \frac{R}{100}\right)^T \\ &= 10,000 \left(1 + \frac{12}{100}\right)^2 \\ &= 10,000 \left(\frac{112}{100}\right)^2 \\ &= ₹. 12,544\end{aligned}$$

अतः दोस्रो वर्षका अन्तिममा हुने चक्रीय मिश्रधन = ₹. 12,544

उदाहरण 6

₹. 2,00,000 लाई पहिलो वर्षका लागि 8% प्रतिवर्ष दोस्रो वर्षका लागि 10% प्रतिवर्ष र तेस्रो वर्षका लागि 12% प्रतिवर्ष ब्याज दर निर्धारण गरी लगानी गर्दा तीन वर्षपछिको चक्रीय मिश्रधन र चक्रीय ब्याज पत्ता लगाउनुहोस्।

समाधान

यहाँ मूलधन (P) = ₹. 2,00,000

समय (T) = 3 वर्ष

पहिलो वर्षको ब्याज दर (R_1) = 8% प्रतिवर्ष

दोस्रो वर्षका ब्याज दर (R_2) = 10% प्रतिवर्ष

तेस्रो वर्षको ब्याज दर (R_3) = 12% प्रतिवर्ष

चक्रीय मिश्रधन (CA) = ?

चक्रीय ब्याज (CI) = ?

अब सूत्रानुसार चक्रीय मिश्रधन (CA.) = $P \left(1 + \frac{R_1}{100}\right) \left(1 + \frac{R_2}{100}\right) \left(1 + \frac{R_3}{100}\right)$

$$= 200000 \left(1 + \frac{8}{100}\right) \left(1 + \frac{10}{100}\right) \left(1 + \frac{12}{100}\right)$$

$$= 200000 \left(\frac{108}{100}\right) \left(\frac{110}{100}\right) \left(\frac{112}{100}\right)$$

$$= ₹. 2,66,112$$

चक्रीय ब्याज (CI) = चक्रीय मिश्रधन (CA) – मूलधन (P)

तसर्थ चक्रीय ब्याज (CI) = ₹. 2,66,112 – ₹. 200000

$$= ₹. 66,112$$

उदाहरण 7

निश्चित वार्षिक चक्रीय ब्याज दरले कुनै धनको मिश्रधन 2 वर्षमा रु. 14,520 र 3 वर्षमा रु. 15,972 हुन्छ भने।

- (क) व्याज दर पता लगाऊहोस् ।
 (ख) मलधन कति हून्छ, पता लगाऊहोस् ।

समाधान

यहाँ मानौं व्याज दर (R) = $R\%$, मूलधन (P) = Rs. x

पहिलो अवस्थाअन्‌सार,

चक्रीय मिश्रधन (CA₁) = ₹. 14,520

समय (T) = 2 वर्ष

$$\text{सूत्रानुसार चक्रीय मिश्रधन } (CA_1) = P \left(1 + \frac{R}{100} \right)^T$$

दोस्रे अवस्थाअनुसार,

चक्रीय मिश्रधन (CA₂) = ₹. 15,972

समय (T) = 3 वर्ष

$$\text{फेरि } (CA_2) = P \left(1 + \frac{R}{100} \right)^T$$

$$\text{रु. } 15,972 = x \left(1 + \frac{R}{100}\right)^3 \dots \dots \dots \text{(ii)}$$

समीकरण (ii) लाई (i) ले भाग गर्दा,

$$\text{अथवा, } \frac{15,972}{14,520} = x \frac{\left(1 + \frac{R}{100}\right)^3}{\left(1 + \frac{R}{100}\right)^2}$$

$$\text{अथवा, } 1.10 = 1 + \frac{R}{100}$$

$$\text{अथवा, } 1.10 - 1 = \frac{R}{100}$$

$$\text{अथवा, } 0.10 \times 100 = R$$

अथवा, $R = 10\%$

तसर्थ, व्याज दर = 10% प्रतिवर्ष

फेरि $R = 10\%$ समीकरण (i) मा राख्दा

$$14520 = x \left(1 + \frac{R}{100}\right)^2$$

$$\text{अथवा, } 14520 = x \left(1 + \frac{10}{100}\right)^2$$

$$\text{अथवा, } 14520 = x \times 1.21$$

$$\text{अथवा, } \frac{14520}{1.21} = x$$

$$x = 12000$$

अतः मूलधन (P) = रु. 12,000

वैकल्पिक तरिका

२ वर्षको मिश्रधन (CA_1) = रु. 14,520

$$\text{अथवा, } P \left(1 + \frac{R}{100}\right)^2 = \text{रु. } 14,520$$

फेरि 3 वर्षको मिश्रधन (CA_2) = रु. 15,972

$$\text{अथवा, } P \left(1 + \frac{R}{100}\right)^3 = \text{रु. } 15,972$$

$$\text{अथवा, } x \left(1 + \frac{R}{100}\right)^3 = 15,972$$

$$\text{अथवा, } x \left(1 + \frac{R}{100}\right)^2 \left(1 + \frac{R}{100}\right) = 15,972$$

$$14,520 \left(1 + \frac{R}{100}\right) = 15,972 \text{ [समीकरण (i) बाट]}$$

$$\text{अथवा, } \left(1 + \frac{R}{100}\right) = \frac{15,972}{14,520}$$

$$\text{अथवा, } 1 + \frac{R}{100} = 1.10$$

$$\text{अथवा, } \frac{R}{100} = 1.10 - 1$$

अथवा, $R = 0.10 \times 100$

$R = 10\%$ प्रतिवर्ष

R को मान समीकरण (i) मा राख्दा

$$x \left(1 + \frac{10}{100}\right)^2 = ₹. 14,520$$

$$\text{अथवा, } x \left(\frac{110}{100}\right)^2 = 14,520$$

$$\text{अथवा, } x \times 1.21 = 14,520$$

$$\text{अथवा, } x = \frac{14,520}{1.21}$$

$$\text{अथवा, } x = 12,000$$

$$\text{अतः मूलधन (P) = ₹. 12,000}$$

$$\text{ब्याज दर (R) = 10% प्रतिवर्ष}$$

उदाहरण 8

एक जना व्यक्तिले, विकास बैंडकमा ₹. 2,00,000 दुई वर्षका लागि प्रति वर्ष 10% को दरमा पाएको ब्याजमा 5% कर कटौती हुने गरी अर्धवार्षिक चक्रीय ब्याज पाउने गरी जम्मा गरेछन्। तर ठिक एक वर्षपछि बैंडकले तीति परिवर्तन गरी सोही ब्याज दरमा त्रैमासिक चक्रीय ब्याज दिने निर्णय गरेछ भन्ने

- (क) कर कटौती गरी पहिलो वर्षको ब्याज रकम पता लगाउनुहोस्।
- (ख) कर कटौती गरी दोस्रो वर्षका ब्याज रकम कति होला ?
- (ग) कर कटौती गरी पहिलो र दोस्रो वर्षको ब्याज रकममा कति फरक छ, पता लगाउनुहोस्।
- (घ) कर कटौती गरी पहिलो वर्षको र दोस्रो वर्षको ब्याज रकममा कति प्रतिशतले फरक परेछ ? हिसाब गरी गणना गर्नुहोस्।

समाधान

$$\text{यहाँ मूलधन (P) = ₹. 2,00,000}$$

$$\text{ब्याज दर (R) = 10% प्रतिवर्ष}$$

(क) पहिलो वर्षका लागि, अर्धवार्षिक चक्रीय ब्याजअनुसार

$$CI_1 = P \left[\left(1 + \frac{R}{200}\right)^{2T} - 1 \right]$$

$$= 200000 \left[\left(1 + \frac{10}{200}\right)^{2 \times 1} - 1 \right]$$

$$= 2,00,000 \left[\left(\frac{210}{200}\right)^2 - 1 \right]$$

$$= 2,00,000 [1.1025 - 1]$$

$$= 2,00,000 \times 0.1025 = ₹. 20,500$$

$$5\% \text{ कर कट्टीको रकम} = \text{रु. } 20,500 - \text{रु. } 20,500 \times \frac{5}{100} = \text{रु. } 1,025 \\ = \text{रु. } 20500 - \text{रु. } 1025 = \text{रु. } 19,475$$

अतः कर कट्टी गरी पहिलो वर्षको व्याज रकम (CI_1) = रु. 19,475

(ख) एक वर्षपछिको चक्रीय मिश्रधन (CA) = रु. 2,00,000 + रु. 19,475 = रु. 2,19,475

अब दोस्रो वर्षका लागि मूलधन (P) = एक वर्षपछिको चक्रीय मिश्रधन = रु. 2,19,475

$$\begin{aligned} \text{एक चौथाइ वार्षिक चक्रीय व्याजअनुसार, } (CI_2) &= P \left[\left(1 + \frac{R}{400} \right)^{4T} - 1 \right] \\ &= 2,19,475 \left[\left(1 + \frac{10}{400} \right)^{4 \times 1} - 1 \right] \\ &= 2,19,475 [0.1038128906] \\ &= 22,784.33 \\ &= \text{रु. } 22,784.33 \end{aligned}$$

$$\text{फेरि } 5\% \text{ कर कट्टीको रकम} = 22,784.33 \times \frac{5}{100} = \text{रु. } 1139.21$$

$$\text{कर कट्टीपछिको व्याज रकम } (CI_2) = 22,784.33 - 1,139.21$$

$$= \text{रु. } 21,645.12$$

\therefore कर कट्टीपछि दोस्रो वर्षका व्याज रकम रु. 21,645.12

$$(ग) व्याज रकममा फरक = $CI_2 - CI_1 = 21,645.12 - 19,475 \\ = \text{रु. } 2170.12$$$

$$(घ) व्याज रकमको फरक (प्रतिशतमा) = \frac{CI_2 - CI_1}{CI_1} \times 100\% \\ = \frac{2170.12}{19475} \times 100\% = 11.14\%$$

अतः पहिलो वर्षको व्याजभन्दा दोस्रो वर्षको व्याज 11.14% ले बढी पाउने रहेछ।

उदाहरण ९

वाणिज्य बैंडकले रु. 52,500 बाबुलाल र जीवलाललाई वार्षिक 10% चक्रीय व्याज दरमा ऋण प्रवाह गरेछ बाबुलालले 2 वर्षपछि बैंडकलाई बुझाएको चक्रीय मिश्रधन र जीवलालले 3 वर्षपछि बुझाएको चक्रीय मिश्रधन बराबर रहेछ भने उनीहरूले बैंडकबाट कति कति रकम ऋण लिएका रहेछन् ?

समाधान

मानौं बाबुलालले ऋण लिएको रकम (P_1) = रु. x

त्यसैले, जीवलालले ऋण लिएको रकम (P_2) = रु. $(52,500 - x)$

यहाँ बाबुलालले 2 वर्षपछि बुझाउनु पर्ने चक्रीय मिश्रधन

$$\begin{aligned} CA_1 &= P_1 \left(1 + \frac{R}{100}\right)^T \\ &= x \left(1 + \frac{10}{100}\right)^2 \\ &= x \left(\frac{110}{100}\right)^2 \\ &= 1.21x \end{aligned}$$

त्यस्तै जीवलालले 3 वर्षपछि बुझाउनुपर्ने चक्रीय मिश्रधन

$$\begin{aligned} CA_2 &= P_2 \left(1 + \frac{R}{100}\right)^T \\ &= (52500 - x) \left(1 + \frac{10}{100}\right)^3 \\ &= (52500 - x) \left(\frac{110}{100}\right)^3 \\ &= (52500 - x) 1.331 \\ &= 69877.5 - 1.331x \end{aligned}$$

अब प्रश्नअनुसार,

$$CA_1 = CA_2$$

$$1.21x = 69877.5 - 1.331x$$

$$\text{अथवा, } 1.21x + 1.331x = 69877.5$$

$$\text{अथवा, } 2.541x = 69877.5$$

$$\therefore x = 27,500$$

अतः बाबुलालले रु. 27,500 र जीवलालले रु. $(52,500 - 27,500)$ = रु. 25,000 ऋण लिएका रहेछन् ।

अभ्यास 2.1

1. परिभाषित गर्नुहोस् :
 - (क) वार्षिक चक्रीय व्याज
 - (ख) अर्ध वार्षिक चक्रीय व्याज
 - (ग) त्रैमासिक चक्रीय व्याज
2. (क) वार्षिक चक्रीय व्याज अनुसार, मूलधन (P) वार्षिक चक्रीय व्याज दर (R) र समय (T) भए चक्रीय मूलधन (CA) पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
(ख) कुनै धन P को T वर्षमा वार्षिक $R\%$ को दरले चक्रीय व्याज (CI) हुन्छ भने P, T, R र CI को सम्बन्ध लेख्नुहोस् ।
(ग) कर्मचारी सञ्चयकोषले देशको आर्थिक तरलताअनुसार प्रतिवर्ष व्याज दरमा परिवर्तन गर्ने गर्दछ । सोहीअनुसार कुनै धन (P) को पहिलो, दोस्रो र तेस्रो वर्षका व्याज दरहरू क्रमशः $R_1\%, R_2\%, R_3\%$ अनुसार चक्रीय मिश्रधन (CA) हुन्छ भने (CA) पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
3. चक्रीय व्याजको सूत्र प्रयोग नगरी तल दिइएको अवस्थामा वार्षिक चक्रीय व्याज र चक्रीय मिश्रधन पत्ता लगाउनुहोस् :
 - (क) मूलधन (P) = रु. 10,000 समय, (T) = 2 वर्ष र व्याज दर (R) = 6% प्रतिवर्ष
 - (ख) मूलधन (P) = रु. 64,000 समय, (T) = 3 वर्ष र व्याज दर (R) = 6% प्रतिवर्ष
 - (ग) मूलधन (P) = रु. 20,000 समय, (T) = 2 वर्ष, पहिलो वर्षको व्याज दर (R_1) = 10%, प्रतिवर्ष र दोस्रो वर्षका व्याज दर (R_2) = 12%, प्रतिवर्ष
4. (क) कति प्रतिशत चक्रीय व्याजका दरले रु. 100 को 1 वर्षको चक्रीय व्याज रु. 12 हुन्छ, लेख्नुहोस् ।
(ख) कति प्रतिशत चक्रीय व्याजको दरले रु. 200 को 2 वर्षको चक्रीय व्याज रु. 42 हुन्छ, पत्ता लगाउनुहोस् ।
5. (क) एक कृषकले कुखुरा पालनका लागि रु. 20,000 एक सहकारीबाट 15% प्रतिवर्ष व्याज दरमा 3 वर्षका लागि कर्जा लिएछन् । 3 वर्षपछिको वार्षिक चक्रीय व्याज र चक्रीय मिश्रधन कति हुन्छ, पत्ता लगाउनुहोस् ।
(ख) एक शिक्षकले रु. 50,000 आफ्नो छोरीको नाममा बैडकमा जम्मा गरे । यदि बैडकले वार्षिक 10% व्याज दर प्रदान गर्दछ भने 3 वर्षपछिको चक्रीय व्याज र मिश्रधन कति हुन्छ, पत्ता लगाउनुहोस् ।
(ग) सविताले रु. 1,50,000 बैडकमा जम्मा गरिन् । यदि बैडकले वार्षिक 6% व्याज दर प्रदान गर्दछ भने 2 वर्ष 5 महिनापछिको उनले प्राप्त गर्ने,
(अ) चक्रीय मिश्रधन कति हुन्छ ?
(आ) चक्रीय व्याज कति हुन्छ, पत्ता लगाउनुहोस् ।

- 6.** (क) मनिषाले वार्षिक चक्रीय व्याज 8% ले रु. 50,000 बैंडकमा जम्मा गरिन् । यदि बैंडकले अर्धवार्षिक हिसाबले चक्रीय व्याज दिने रहेछ भने 2 वर्षपछि उनले पाउने मिश्रधन र चक्रीय व्याज पत्ता लगाउनुहोस् ।
- (ख) एउटा बैंडकले त्रैमासिक वार्षिक हिसाबले चक्रीय व्याज दिन्छ । सुनिलले रु. 50,00,000 वार्षिक 12%, व्याज पाउने गरी 1 वर्षका लागि जम्मा गरे भने मिश्रधन र चक्रीय व्याज पत्ता लगाउनुहोस् ।
- 7.** (क) कर्मा गुरुङले वार्षिक चक्रीय व्याज 8% को दरले रु. 80,000 एउटा बैंडकमा जम्मा गरेछन् । 2 वर्षपछि सो रकमको साधारण व्याज र वार्षिक चक्रीय व्याजको फरक पत्ता लगाउनुहोस् ।
- (ख) रु. 7,500 को वार्षिक 12% व्याज दरले 3 वर्षमा हुने साधारण व्याज र वार्षिक चक्रीय व्याजको फरक पत्ता लगाउनुहोस् ।
- 8.** (क) छिरिडले वार्षिक चक्रीय व्याज 6% ले रु. 40,000 एउटा बैंडकमा जम्मा गरेका रहेछन् भने 2 वर्षमा सोको वार्षिक र अर्धवार्षिक चक्रीय व्याजको फरक पत्ता लगाउनुहोस् ।
- (ख) रु. 18,000 को 1 वर्षमा 12% वार्षिक व्याज दरले हुने अर्धवार्षिक चक्रीय व्याज र त्रैमासिक चक्रीय व्याजको अन्तर कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
- (ग) तपाईं 2 वर्षका लागि रु. 60,000 कुनै बैंडकमा जम्मा गर्न जानु भएको थियो । बैंडकको सूचना पाटीमा भएको जानकारी तल दिइएको छ :

बैंडकको निक्षेप सङ्कलनको व्याज सम्बन्धमा सूचना	
मिति 2079-01-01 देखि लागु हुने गरी दुई किसिमका नयाँ मुद्रती खाता सञ्चालनमा आएका छन् समयमा मुद्रती खातामा रकम जम्मा गरी मौकाको फाइदा उठाउनुहोस् ।	
मुद्रती खाता (P)	मुद्रती खाता (Q)
अर्ध वार्षिक चक्रीय व्याज दर 10% प्रतिवर्ष	वार्षिक चक्रीय व्याज दर 12% प्रतिवर्ष

- (अ) मुद्रती खाता (P) मा 2 वर्षमा कति व्याज प्राप्त हुन्छ ?
- (आ) मुद्रती खाता (Q) वाट 2 वर्षमा कति व्याज प्राप्त हुन्छ ?
- (इ) दुवै विकल्पबाट प्राप्त हुने व्याज थाहा पाइसकेपछि तपाईं कृन विकल्पअनुसार पैसा जम्मा गर्नुहुन्छ, किन ?
- 9.** (क) प्रतिवर्ष 15% व्याज दरले 2 वर्षमा हुने रकमको वार्षिक चक्रीय व्याज साधारण व्याजभन्दा रु. 180 ले बढी हुन आउँछ भने मूलधन पत्ता लगाउनुहोस् ।
- (ख) वार्षिक 10% का दरले कुनै धनराशिको हुने अर्धवार्षिक चक्रीय व्याज सोही अवधिमा उही दरले हुन आउने वार्षिक चक्रीय व्याजभन्दा रु. 40 ले बढी हुन्छ भने मूलधन पत्ता लगाउनुहोस् ।

- (ग) सुप्रिमले वार्षिक चक्रीय व्याज दर 10% का दरले दुई वर्षका लागि केही रूपियाँ सापटी लियो र तुरन्तै उसले अर्धवार्षिक चक्रीय व्याज दरमा सोही दरले उत्तिनै समयका निम्नित सापटी दियो । यो सिलसिलामा उसले रु. 2019.24 नाफा गच्यो भने कति रूपियाँ सापटी लिएको थियो होला, पत्ता लगाउनहोस् ।
- 10.** (क) कति समयमा वार्षिक 10% चक्रीय व्याज दरमा मूलधन रु. 1,00,000 को मिश्रधन रु. 1,21,000 हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ख) वार्षिक चक्रीय व्याजअनुसार प्रतिवर्ष 5% व्याज दरले कति समयमा रु. 8,00,000 को चक्रीय व्याज रु. 1,26,100 हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ग) कति प्रतिशत चक्रीय व्याज दरले 2 वर्षमा रु. 700 को मिश्रधन रु. 847 हुन्छ होला ?
- (घ) वार्षिक कति प्रतिशत चक्रीय व्याज दरले रु. 3,43,000 को 3 वर्षमा चक्रीय व्याज रु. 1,13,533 हुन्छ, पत्ता लगाउनुहोस् ।
- 11.** (क) वार्षिक चक्रीय व्याज दरमा कुनै रकम 2 वर्षमा रु. 6,050 र 3 वर्षमा रु. 6,655 हुन्छ भने,
- (अ) चक्रीय व्याज दर पत्ता लगाउनुहोस् ।
- (आ) मूलधन पत्ता लगाउनुहोस् ।
- (ख) कुनै रकमको वार्षिक चक्रीय व्याज दरले 2 वर्ष र 3 वर्षको मिश्रधन क्रमशः रु. 10,580 र रु. 12,167 हुन्छ भने,
- (अ) चक्रीय व्याज दर पत्ता लगाउनुहोस् ।
- (आ) मूलधन पत्ता लगाउनुहोस् ।
- 12.** (क) एक जना व्यक्तिले, कमर्सियल बैडकमा रु. 5,00,000 पाएको व्याजमा दुई वर्षका लागि प्रति वर्ष 10% को दरमा अर्धवार्षिक चक्रीय व्याज पाउने गरी जम्मा गरेछन् । नियमअनुसार पाएको व्याजमा 5% कर लाग्छ । तर ठिक एक वर्षपछि बैडकले नीति परिवर्तन गरी सोही व्याज दरमा त्रैमासिक चक्रीय व्याज दिने निर्णय गरेछ भने,
- (अ) कर कट्टीपछि पहिलो वर्षको व्याज रकम पत्ता लगाउनुहोस् ।
- (आ) कर कट्टी गरिसकेपछि दोस्रो वर्षको व्याज रकम कति होला ?
- (इ) कर कट्टीपछि पहिलो र दोस्रो वर्षको व्याज रकममा कति फरक छ ?
- (ई) कर कट्टीपछि पहिलो वर्षको र दोस्रो वर्षको व्याज रकममा कति प्रतिशतले फरक पर्छ, पत्ता लगाउनुहोस् ।
- (ख) एक जना व्यक्तिले दुई वर्षका लागि कुनै सहकारी संस्थामा रु. 80,000 प्रति वर्ष 15% को दरमा पाएको व्याजमा 5% कर कट्टी गर्ने गरी वार्षिक चक्रीय व्याज पाउने गरी जम्मा गरेछन् । तर ठिक एक वर्षपछि सहकारी संस्थाले नीति परिवर्तन गरी सोही व्याज दरमा अर्धवार्षिक चक्रीय व्याज दिने निर्णय गरेछ । कर कट्टीपछि पहिलो वर्षको र दोस्रो

वर्षका व्याज रकममा कति प्रतिशतले फरक परेछ, पत्ता लगाउनुहोस् ।

13. (क) रामले रु. 41,000 दुई भागमा विभाजन गरी आफ्ना दुई छोरीका नाममा वार्षिक 5% चक्रीय व्याज पाउने गरी 2 वर्ष र 3 वर्षका लागि कुनै बैड्कमा जम्मा गरिदिएछन् । उनीहरूले 2 वर्ष र 3 वर्षपछि पाउने मिश्रधन बराबर हुन्छ भने प्रत्येकले कति कति रकम पाएका रहेछन्, पत्ता लगाउनुहोस् ।
- (ख) रु. 21,000 लाई दुई भागमा विभाजन गर्नुहोस् । जसअनुसार 10% वार्षिक चक्रीय व्याज दरले पहिलो भागको 3 वर्षको मिश्रधन र दोस्रो भागको 2 वर्षको मिश्रधन बराबर हुन्छ भने पहिलो भाग र दोस्रो भागमा कति कति रकम पर्दै, पत्ता लगाउनुहोस् ।
14. (क) वार्षिक चक्रीय व्याजअनुसार 1 वर्ष र 2 वर्षमा कुनै रकमको चक्रीय व्याज क्रमशः रु. 450 र रु. 945 पुरदछ भने व्याज दर र मूलधन पत्ता लगाउनुहोस् ।
- (ख) कुनै रकमको वार्षिक चक्रीय व्याजअनुसार एक वर्ष र दुई वर्षको चक्रीय व्याज क्रमशः रु. 1,800 र रु. 3,816 हुन्छ भने चक्रीय व्याज दर र मूलधन पत्ता लगाउनुहोस् ।

खुला प्रश्न

- एउटै दरमा चक्रीय व्याज र साधारण व्याज दिँदा कुन कुन अवस्थामा साधारण व्याज बढी हुन सक्छ ? आफ्नो उत्तर लेख्नुहोस् ।
- बैड्कले किन चक्रीय व्याज लिन्छ ? यसबाट बचतकर्ता र ऋणीलाई कस्तो प्रभाव पर्दै ? लेख्नुहोस् ।
- बैड्कले साधारण व्याजमा ऋण नै दिँदैन भनिन्छ । के सहमत हुनुहुन्छ ? उदाहरणसहित तर्क दिनुहोस् ।
- बैड्कले बचतकर्तालाई व्याज दिएको रकममा पनि कर लगाउँछ । त्यस्तो किन गरेको होला ? प्रष्ट पार्नुहोस् ।

परियोजना कार्य

आफ्नो टोलछिमेकमा रहेका बैड्क वित्तीय संस्था वा सहकारीमा जानुहोस् । तपाईं गएको संस्थाको प्रमुख वा सूचना अधिकारी वा जानकारी गराउने जो सुकै व्यक्तिलाई भेटी विभिन्न किसिमका योजनाको बारेमा जानकारी लिनुहोस् । यदि सो संस्थाको ब्रोसर पाउनु भयो भने त्यसमा भएका विभिन्न किसिमका योजनाको बारेमा अध्ययन गर्नुहोस् । आफ्नो आमा बुवा वा घरको अरू कोही सदस्यले निश्चित रकम बचत गर्न खोज्नु भएको छ भने कुन चाहिँ उपयुक्त हुन्छ भनी सल्लाह दिनुहुन्छ र किन ? आफ्ना तर्क समेटी एउटा रिपोर्ट तयार गर्नुहोस् । प्रतिवेदन तयार गरी कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।


उत्तर

3. (क) ₹. 1,236 र ₹. 11,236 (ख) ₹. 12,225.02 र ₹. 76,225.02
(ग) ₹. 4,640 र ₹. 24,640
4. (क) 12% (ख) 10%
5. (क) ₹. 10,417.50 र ₹. 30417.50 (ख) ₹. 16,550 र ₹. 66,550
(ग) ₹. 1,72,753.50 र ₹. 22,753.50
6. (क) ₹. 58492.93 र ₹. 8492.93 (ख) ₹. 5627,544.05 र ₹. 627,544.05
7. (क) ₹. 512 (ख) ₹. 336.96
8. (क) ₹. 76.35 (ख) ₹. 34.36 (ग) (अ) ₹. 12930.37
(आ) ₹. 15264 (इ) ₹. 2333.62 बढ़ी व्याज खाता (Q) मा हुन्छ
9. (क) ₹. 8,000 (ख) ₹. 16,000 (ग) ₹. 366717.82
10. (क) 2 वर्ष (ख) 3 वर्ष (ग) 10% (घ) 10%
11. (क) (अ) 10% (आ) ₹. 5,000
(ख) (अ) 15% (आ) ₹. 8,000
12. (क) (अ) ₹. 48,687.5 (आ) 54112.79
(इ) 5425.2936 (ई) 11.14% (ख) 18.53%
13. (क) ₹. 21,000 र ₹. 20,000 (ख) ₹. 10,000 4र ₹. 11,000
14. (क) 10% र ₹. 4,500 (ख) 12% र ₹. 15,000

वृद्धि र हास (Growth and Depreciation)

3.0 पुनरवलोकन (Review)

नेपालमा वि.स. 1968 (सन् 1911) सालदेखि जनगणना गर्ने काम सुरु भएको र त्यसपछि लगभग प्रत्येक 10/10 वर्षको अन्तरमा जनगणना हुँदै आएको छ। तल दिइएको तालिकामा वि.स. 1968 सालदेखि वि.स. 2078 सालको प्रारम्भिक जनगणनाको नतिजालाई प्रस्तुत गरिएको छ। दिइएको तालिकाका आधारमा तलका प्रश्नमा छलफल गर्नुहोस् :



- नेपालको जनसङ्ख्या वि.स. 1968 मा कति थियो ?
- नेपालको जनसङ्ख्या वि.स. 2078 (प्रारम्भिक) मा कति पुरुयो ?
- माथिको तालिकाअनुसार कुन कुन सालमा कति कति सङ्ख्याले जनसङ्ख्या घटेको छ, वा बढेको छ, छलफल गर्नुहोस् ।
- वि.स. 2068 सालको जनसङ्ख्यालाई आधार मान्दा वि.स. 2078 मा कति प्रतिशतले जनसङ्ख्या वृद्धि भएको रहेछ ?

- (ड) वि.स. 1977 सालको जनसङ्ख्यालाई आधार मान्दा वि.स. 1987 मा कति प्रतिशतले जनसङ्ख्यामा कमी भएको रहेछ ?
- (च) प्रत्येक जनगणनामा अगिल्लो जनगणनाभन्दा कतिले जनसङ्ख्या वृद्धि वा कमी भएको छ, गणना गर्नुहोस् ।
- (छ) हाम्रो दैनिक जीवनमा यस्तै वृद्धिका थप उदाहरण के के हुन्छन् ? सूची तयार गर्नुहोस् ।

3.1.1 वृद्धि (Growth)

क्रियाकलाप १

वि.स. 2078 सालको जनगणनाअनुसार कुनै नगरपालिकाको जनसङ्ख्या 25,000 थियो । यदि सो जनसङ्ख्या प्रत्येक वर्ष 2% ले वृद्धि हुन्छ भने,

- (क) वि.स. 2079 सालमा सो नगरपालिकाको जनसङ्ख्या कति हुन्छ ?
- (ख) वि.स. 2080 सालमा सो नगरपालिकाको जनसङ्ख्या कति हुन्छ ?
- (ग) के जनसङ्ख्या वृद्धि पनि चक्रीय ब्याजको गणना प्रक्रियासँग समान हुन्छ ?

यहाँ वि.स. 2078 सालको सो नगरपालिकाको जनसङ्ख्या = 25,000

वि.स. 2079 सालमा सो नगरपालिकाको जनसङ्ख्या = $25,000 + 25,000 \text{ को } 2\%$

$$= 25,000 + 25,000 \times \frac{2}{100} = 25,500$$

फेरि वि.स. 2080 सालमा सो नगरपालिकाको जनसङ्ख्या = $25,500 + 25,500 \text{ को } 2\%$
 $= 25,500 + 25,500 \times \frac{2}{100} = 26,010$

वि.स. 2078 को जनसङ्ख्या (P) = 25,000

जनसङ्ख्या वृद्धिदर (R) = 2%

समय (T) = 2 वर्ष

2 वर्षपछिको जनसङ्ख्या (P_2) = ?

$$\begin{aligned} \text{हामीलाई थाहा छ, } P_T &= P \left(1 + \frac{R}{100}\right)^T \\ &= 25000 \left(1 + \frac{2}{100}\right)^2 \\ &= 25000 \times \left(\frac{51}{50}\right)^2 \\ &= 26,010 \end{aligned}$$

के माथिको अवस्थामा चक्रीय
ब्याजको सूत्र प्रयोग गर्न सकिएला ?



यदि बाहिरी कुनै अवस्थाले असर नगरेमा कुनै ठाउँको जनसङ्ख्या एउटा निश्चित दरमा वृद्धिरहेको हुन्छ । यसलाई जनसङ्ख्याको वृद्धिदर भनिन्छ, भने बढेको जनसङ्ख्यालाई वृद्धि भएको जनसङ्ख्या भनिन्छ । जनसङ्ख्या वृद्धिसम्बन्धीका समस्यालाई चक्रीय व्याज प्रणालीसँग तुलना गरेर समाधान गर्न सकिन्छ ।

$$T \text{ वर्षपछिको जनसङ्ख्या } (P_T) = P \left(1 + \frac{R}{100} \right)^T$$

$$T \text{ वर्षपछिको बढेको जनसङ्ख्या } = P \left[\left(1 + \frac{R}{100} \right)^T - 1 \right]$$

यहाँ P = सुरुको वर्षको जनसङ्ख्या

R = जनसङ्ख्याको वृद्धिदर

T = समय

तर चक्रीय व्याजमा,

P ले मूलधनलाई, R ले व्याज दरलाई र T ले समयलाई जनाइन्छ ।

जनसङ्ख्या वृद्धिलाई बसाइँसराइ र मृत्यु जस्ता कुराले असर गर्दछ ।

यदि प्रत्येक वर्षको जनसङ्ख्या वृद्धिदर फरक फरक भएमा T वर्षपछिको जनसङ्ख्या,

$$(P_T) = P \left(1 + \frac{R_1}{100} \right) \left(1 + \frac{R_2}{100} \right) \left(1 + \frac{R_3}{100} \right) \dots \dots \left(1 + \frac{R_T}{100} \right) \text{ हुन्छ । जहाँ } R_1, R_2,$$

R_3, \dots, R_T ले क्रमशः प्रथम वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष, गर्दै T औं वर्षको जनसङ्ख्या वृद्धिदरलाई जनाउँछ ।

उदाहरण 1

कुनै एउटा सहरको वि.स. 2078 को सुरुमा जनसङ्ख्या 50,000 थियो । यदि वार्षिक जनसङ्ख्या वृद्धिदर 2% प्रति वर्ष थियो भने वि.स. 2080 को सुरुमा जनसङ्ख्या कति होला ? गणना गरी पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ सहरको सुरुको जनसङ्ख्या (P) = 50,000

जनसङ्ख्या वृद्धि दर (R) = 2% प्रतिवर्ष

समय (T) = वि.स. 2080 – वि.स. 2078 = 2 वर्ष

वि.स. 2080 को सुरुमा जनसङ्ख्या (P_T) = ?

$$\text{हामीलाई थाहा } \text{ छ } P_T = P \left(1 + \frac{R}{100} \right)^T$$

$$= 50,000 \left(1 + \frac{2}{100} \right)^2$$

$$50,000 \left(\frac{102}{100} \right)^2 = 50,000 \times 1.0404 = 52,020$$

अतः वि.स. 2080 को सुरुमा जनसङ्ख्या 52,020 हुन्छ ।

उदाहरण २

दुई वर्ष अगाडि काठमाडौंमा 25 किलोग्रामको एक बोरा जिरा मसिनो चामलको मूल्य रु. 1,300 पर्दथ्यो । वार्षिक 5% मूल्य वृद्धि दर भएमा उक्त चामलको मूल्य अहिले कतिले बढ्यो, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ जिरा मसिनो चामलको सुरुको मूल्य (P) = रु. 1300

मूल्य वृद्धि दर (R) = 5% प्रति वर्ष

समय (T) = 2 वर्ष

बढेको मूल्य = ?

$$\begin{aligned} \text{हामीलाई थाहा छ, बढेको मूल्य} &= P \left[\left(1 + \frac{R}{100} \right)^T - 1 \right] \\ &= \text{रु. } 1300 \left[\left(1 + \frac{5}{100} \right)^2 - 1 \right] \\ &= \text{रु. } 1300 \left[\left(1 + \frac{105}{100} \right)^2 - 1 \right] \\ &= \text{रु. } 1300 \times 0.1025 \\ &= \text{रु. } 133.25 \end{aligned}$$

अतः एक बोरा जिरा मसिनो चामलको बढेको मूल्य रु. 133.25 रहेछ ।

उदाहरण ३

एउटा फोटोकपी मेसिनको मूल्य 2 वर्षमा रु. 1,00,000 बाट बढेर रु. 1,21,000 भयो भने वार्षिक मूल्य वृद्धिदर पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ फोटोकपी मेसिनको सुरुको मूल्य (P) = रु. 1,00,000

समय (T) = 2 वर्ष

फोटोकपी मेसिनको अहिलेको मूल्य (P_T) = रु. 1,21,000

मूल्यवृद्धि दर (R) = ?

$$\text{हामीलाई थाहा छ } P_T = P \left(1 + \frac{R}{100}\right)^T$$

$$\text{अथवा, } \text{रु. } 1,21,000 = \text{रु. } 1,00,000 \left(1 + \frac{R}{100}\right)^2$$

$$\text{अथवा, } \frac{121000}{100000} = \left(1 + \frac{R}{100}\right)^2$$

$$\text{अथवा, } \left(\frac{11}{10}\right)^2 = \left(1 + \frac{R}{100}\right)^2$$

$$\text{अथवा, } \frac{11}{10} = 1 + \frac{R}{100}$$

$$\text{अथवा, } \frac{11}{10} - 1 = \frac{R}{100}$$

$$\text{अथवा, } \frac{11 - 10}{10} = \frac{R}{100}$$

$$\begin{aligned}\text{अथवा, } \frac{1}{10} \times 100 &= R \\ \therefore R &= 10\%\end{aligned}$$

अतः मेसिनको मूल्यवृद्धि दर (R) = 10% प्रतिवर्ष रहेछ।

उदाहरण 4

एउटा आधारभूत विद्यालयको हालको विद्यार्थी सङ्ख्या 500 छ। प्रत्येक वर्ष 20% को दरले विद्यार्थी सङ्ख्या बढाकर्ति वर्षमा विद्यार्थी सङ्ख्या 720 पुग्छ, पता लगाउनुहोस्।

समाधान

$$\text{अहिलेको विद्यार्थी सङ्ख्या } (P) = 500$$

$$\text{वृद्धि दर } (R) = 20\% \text{ प्रतिवर्ष}$$

$$\text{समय } (T) = T \text{ वर्ष}$$

$$T \text{ वर्षपछिको विद्यार्थी सङ्ख्या } (P_T) = 720$$

$$\text{हामीलाई थाहा छ } P_T = P \left(1 + \frac{R}{100}\right)^T$$

$$\text{अथवा, } 720 = 500 \left(1 + \frac{20}{100}\right)^T$$

$$\text{अथवा, } \frac{720}{500} = \left(1 + \frac{20}{100}\right)^T$$

$$\text{अथवा, } \frac{720}{500} = \left(\frac{120}{100} \right)^T$$

$$\text{अथवा, } \frac{36}{25} = \left(\frac{6}{5} \right)^T$$

$$\text{अथवा, } \left(\frac{6}{5} \right)^2 = \left(\frac{6}{5} \right)^T$$

$\Rightarrow T = 2$ वर्ष [\because आधार एउटै हुँदा घाताडक बराबर हुने भएकाले]

अतः 2 वर्षपछि विद्यार्थी सङ्ख्या बढेर 720 पुग्छ ।

उदाहरण 5

एउटा जग्गाको हालको मूल्य रु. 15,97,200 प्रतिआना रहेको छ । यदि उक्त जग्गाको वार्षिक मूल्य वृद्धिदर 10% भए 3 वर्ष अगाडि उक्त जग्गाको मूल्य प्रति रोपनी कति थियो होला, पत्ता लगाउनुहोस् । (1 रोपनी = 16 आना)

समाधान

यहाँ प्रतिआना जग्गाको अहिलेको मूल्य (P_T) = रु. 15,97,200

समय (T) = 3 वर्ष

मूल्यवृद्धि दर (R) = 10% प्रतिवर्ष

3 वर्ष पहिलेको प्रतिआना जग्गाको मूल्य (P) =?

$$\text{हामीलाई थाहा छ, } P_T = P \left(1 + \frac{R}{100} \right)^T$$

$$\text{अथवा, } 15,97,200 = P \left(1 + \frac{10}{100} \right)^3$$

$$\text{अथवा, } 15,97,200 = P \left(\frac{110}{100} \right)^3$$

$$\text{अथवा, } 15,97,200 = P \times 1.331$$

$$\text{अथवा, } \frac{1597200}{1.331} = P$$

$$\therefore P = \text{रु. } 12,00,000$$

तसर्थ 3 वर्ष पहिले प्रतिआना जग्गाको मूल्य (P) = रु. 12,00,000 थियो ।

हामीलाई थाहा छ, 16 आना = 1 रोपनी

अतः 3 वर्ष पहिले 1 रोपनी जग्गाको मूल्य = $16 \times \text{रु. } 12,00,000 = \text{रु. } 1,92,00,000$

उदाहरण 6

कुनै एउटा जिल्लाबाट वि.स. 2076 को एसईमा सामेल विद्यार्थी सङ्ख्या 50,000 थियो । त्यसपछिका 3 वर्षमा क्रमशः 5%, 6% र 4% का दरले एसई दिने विद्यार्थी सङ्ख्यामा वृद्धि भए वि.स. 2079 को एसईमा सो जिल्लाबाट कति विद्यार्थी सामेल हुन्छन् होला, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ 3 वर्ष अगाडिको एसई दिन विद्यार्थी सङ्ख्या (P) = 50,000

समय (T) = 3 वर्ष

पहिलो वर्षको वृद्धि दर (R_1) = 5% प्रतिवर्ष, दोस्रो वर्षका वृद्धि दर (R_2) = 6% प्रतिवर्ष र तेस्रो वर्षका वृद्धि दर (R_3) = 4% प्रतिवर्ष

3 वर्षपछिको एसईमा सामेल विद्यार्थी सङ्ख्या (P_3) = ?

$$\begin{aligned} \text{हामीलाई थाहा } \text{छ } (P_3) &= P \left(1 + \frac{R_1}{100}\right) \left(1 + \frac{R_2}{100}\right) \left(1 + \frac{R_3}{100}\right) \\ &= 50,000 \left(1 + \frac{5}{100}\right) \left(1 + \frac{6}{100}\right) \left(1 + \frac{4}{100}\right) \\ &= 50,000 \left(\frac{105}{100}\right) \left(\frac{106}{100}\right) \left(\frac{104}{100}\right) \\ &= 57,876 \end{aligned}$$

अतः वि.स. 2079 को एसईमा 57,876 विद्यार्थी उक्त जिल्लाबाट सामेल हुन्छन् ।

उदाहरण 7

वि.स. 2078 को सुरुमा एउटा नगरपालिको जनसङ्ख्या 1,00,000 थियो । वि.स. 2079 को सुरुमा 8,000 जना अन्यत्रबाट बसाइँ सरेर आए र विपत्का कारणबाट 500 जनाको मृत्यु भयो । यदि जनसङ्ख्या वृद्धि दर 2% प्रतिवर्ष छ भने वि.स. 2081 सालको सुरुमा सो नगरको जनसङ्ख्या कति होला, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ पहिलो अवस्थाअनुसार,

वि.स. 2078 को सुरुको जनसङ्ख्या (P) = 1,00,000

वृद्धि दर (R) = 2% प्रतिवर्ष

समय (T) = 1 वर्ष

बसाइँ सरेर आएको जनसङ्ख्या (M_{in}) = 8,000

मृत्यु भएको जनसङ्ख्या (D) = 500

वि.स. 2079 को जनसङ्ख्या (P_1) = ?

जनसङ्ख्या वृद्धि दर 2% हुँदा,

$$\text{हामीलाई थाहा छ } P_T = P \left(1 + \frac{R}{100} \right)^T$$
$$= 1,00,000 \left(1 + \frac{2}{100} \right)^1$$
$$= 1,00,000 \left(\frac{102}{100} \right)^1$$
$$= 1,02,000$$

अब 2079 को सुरुको जनसङ्ख्या (P_1) = $1,02,000 + 8000 - 500 = 1,09,500$

फेरि दोस्रो अवस्थाअनुसार,

वि.स. 2079 को सुरुको जनसङ्ख्या (P_2) = $1,09,500$

समय (T) = 2 वर्ष

वृद्धि दर (R) = 2% प्रतिवर्ष

वि.स. 2081 को सुरुको जनसङ्ख्या (P_T) = ?

$$\text{हामीलाई थाहा छ } P_T = P_2 \left(1 + \frac{R}{100} \right)^T$$
$$= 1,09,500 \left(1 + \frac{2}{100} \right)^2$$
$$= 1,09,500 \left(\frac{102}{100} \right)^2$$
$$= 1,13,924 \text{ (शून्यान्त गरिएको)}$$

अतः वि.स. 2081 को सुरुको सो नगरपालिकाको जनसङ्ख्या 1,13,924 पुरछ।

अभ्यास 3.1

1. (क) कुनै ठाउँको सुरुको जनसङ्ख्या P , T वर्षपछिको जनसङ्ख्या P_T र वार्षिक जनसङ्ख्या वृद्धिदर $R\%$ भए P_T पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
- (ख) चितवन राष्ट्रिय निकुञ्जमा वि.स. 2079 सालमा बाघको सङ्ख्या x , वार्षिक बाघको वृद्धिदर $R\%$ प्रतिवर्ष भए N वर्षपछिको बाघको सङ्ख्या कति हुन्छ, लेख्नुहोस् ।
- (ग) नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको सङ्ख्याको वृद्धिदर पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमशः $R_1\%$, $R_2\%$ र $R_3\%$ भए 3 वर्षपछिको कामदार सङ्ख्या पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
2. (क) कुनै देशको जन्म दरभन्दा मृत्यु दर थोरै भएमा सो देशको जनसङ्ख्या बढ्छ कि घट्छ, लेख्नुहोस् ।
- (ख) एक वर्ष अगाडि रु. 1500 मा 25 Kg को एक बोरा चामल किन्न सकिन्थ्यो । वार्षिक 10% महाङ्गी बढ्नाले अहिले सो 25 Kg चामलको बोरालाई कति पर्दै ?
3. (क) सन् 2021 को जनगणनाअनुसार एउटा सहरको जनसङ्ख्या 5,18,452 थियो । यदि सो जनसङ्ख्या वृद्धि दर 4.5% प्रतिवर्ष भए 3 वर्षपछि उक्त सहरको जनसङ्ख्या कति हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ख) एउटा घर धनीले वार्षिक 15% प्रतिवर्षका दरले भाडा वृद्धि गर्ने सम्भौता व्यापारीसँग गरेका छन् । यदि उक्त सटरको हालको भाडा रु. 10,000 भए 3 वर्षपछि सो सटरको भाडा कति होला ?
- (ग) दही जमाउने व्याक्टेरियाको वृद्धि दर 10% प्रतिघण्टा रहेको छ । यदि विहान 6 बजे व्याक्टेरियाको सङ्ख्या 4×10^{11} भए 2 घण्टापछि व्याक्टेरियाको सङ्ख्या कति हुन्छ, पत्ता लगाउनुहोस् ।
4. (क) एउटा गाउँपालिकाको 2 वर्ष पहिलेको जनसङ्ख्या 28,500 थियो । यदि जनसङ्ख्या वृद्धि दर 2% प्रति वर्ष रहेछ भने 2 वर्षमा कतिले वृद्धि भयो होला ?
- (ख) कुनै एउटा संस्थागत विद्यालयको 3 वर्ष अगाडि कक्षा 10 को मासिक शुल्क रु. 6,500 थियो । विद्यालयको आफ्नो विनियमअनुसार प्रत्येक वर्ष 10% ले शुल्क वृद्धि हुन्छ भने 3 वर्षमा कतिले शुल्क वृद्धि होला ?
- (ग) एउटा जग्गाको हालको मूल्य रु. 6,00,000 रहेको छ । यदि उक्त जग्गाको वार्षिक मूल्य वृद्धि दर 10% भए 2 वर्षपछि सो जग्गाको मूल्यमा कति वृद्धि हुन्छ, पत्ता लगाउनुहोस् ।
5. (क) एउटा विश्वविद्यालयमा अहिले अध्ययनरत विद्यार्थी सङ्ख्या 21,632 छ । 2 वर्ष पहिले सो विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या जम्मा 20,000 थियो भने वार्षिक विद्यार्थी वृद्धि दर कति होला, पत्ता लगाउनुहोस् ।

- (ख) एउटा गाउँपालिकाको जनसङ्ख्या ई.सं. 2018 को अन्त्यमा 40,000 थियो । ई.सं. 2020 को अन्त्यमा उक्त सङ्ख्या बढेर 44,100 भयो भने वार्षिक जनसङ्ख्या वृद्धि दर कति होला, पत्ता लगाउनुहोस् ।
- (ग) 3 वर्ष अगाडि एक लिटर खाने तेलको मूल्य रु. 125 थियो । अहिले बढेर रु. 216 पछ्य भने तेलमा वार्षिक महाङ्गी दर कति भयो होला ?
- 6.** (क) एउटा गाउँको जनसङ्ख्या 13,310 छ । जब कि त्यस गाउँको वार्षिक जनसङ्ख्या वृद्धि दर 10% छ भने कति वर्ष पहिलेको जनसङ्ख्या 10,000 थियो होला ?
- (ख) मेवाको बिरुवा वैशाखको सुरुमा 4 मिटर थियो । सो मेवाको बिरुवाको वृद्धि दर 4% प्रतिमहिना छ भने कति महिनापछि उक्त बिरुवाको उचाइ 4.3264 मिटर हुन्छ ?
- 7.** (क) एउटा जग्गाको हालको मूल्य रु. 19,96,500 प्रतिआना रहेको छ । यदि उक्त जग्गाको वार्षिक मूल्य वृद्धिदर 10% भए 3 वर्ष अगाडि उक्त जग्गाको मूल्य प्रति रोपनी कति थियो होला, पत्ता लगाउनुहोस् । (1 रोपनी = 16 आना)
- (ख) एउटा जग्गाको हालको मूल्य रु. 2,66,200 प्रतिआना रहेको छ । यदि उक्त जग्गाको वार्षिक मूल्य वृद्धिदर 10% भए 3 वर्ष अगाडि उक्त जग्गाको मूल्य प्रति रोपनी कति थियो होला, पत्ता लगाउनुहोस् ।
- 8.** (क) बिहान 6 बजे एक जना विरामीको प्रयोगशालामा पिसाव परीक्षण गर्दा व्याक्टेरियाको सङ्ख्या 1×10^5 । त्यसपछि बिहानको 7 बजे, 8 बजे र 9 बजे परीक्षण गर्दा प्रतिघन्टा वृद्धिदर क्रमशः 3%, 4%, र 5%, पाइयो । बिहानको 9 बजे जम्मा व्याक्टेरियाको सङ्ख्या पत्ता लगाउनुहोस् ।
- (ख) आजबन्दा 3 वर्ष पहिले एउटा सहरको जनसङ्ख्या 1,50,000 थियो । त्यसपछिका 3 वर्षमा क्रमशः 2% पहिलो वर्ष, 4% दोस्रो वर्ष र 5% तेस्रो वर्षमा वार्षिक जनसङ्ख्या वृद्धि भएको छ भने सो सहरको अहिलेको जनसङ्ख्या पत्ता लगाउनुहोस् ।
- 9.** (क) यदि 3 वर्ष पहिले खोलिएको एउटा जीवन विमा कम्पनीमा देशभरिका शाखाहरूले जम्मा 1,000 जनालाई विमा अभिकर्ताको तालिम दिइएको छ । बजारको प्रतिस्पर्धाअनुसार विमितको सङ्ख्या बढाउदै लानुपर्ने हुन्छ । त्यसैले 3 वर्ष पहिलेदेखि नै “प्रत्येक 5 जना विमा अभिकर्ताको एउटा सानो समूहले प्रत्येक वर्ष 1 जना नयाँ अभिकर्ताको सङ्ख्या थप्नु पर्ने नीति लागु गरेर अभिकर्ताको सङ्ख्या बढाउदै लगियो । हाल त्यस कम्पनीमा अभिकर्ताको सङ्ख्या कति होला, पत्ता लगाउनुहोस् ।
- (ख) 2078 सालको सुरुमा स्थापना भएको एउटा वित्तीय संस्थामा 200 जना मात्र बजार प्रतिनिधिहरू छन् । उक्त संस्थाको कारोबार क्षेत्र बढाउदै लगेपछि हरेक 5 जना बजार प्रतिनिधिको एउटा सानो समूहले 1 जना नयाँ बजार प्रतिनिधिको सङ्ख्या प्रत्येक वर्ष थप्नै पर्ने नीति लागु गरेर बजार प्रतिनिधिको सङ्ख्या बढाउदै लगेको छ । अब 2079 सालको अन्त्यमा त्यस संस्थामा बजार प्रतिनिधिको सङ्ख्या कति होला पत्ता लगाउनुहोस् ।

10. एउटा गाउँपालिकाको जनसङ्ख्या प्रत्येक वर्ष 10% ले बढौदै जान्छ । यदि दुई वर्षको अन्त्यमा सो पालिकाको जनसङ्ख्या 30,000 पुगेको थियो । यदि सो 5,800 जना अन्तिममा बसाइँ सराइका कारणले थपिएका थिए भने सुरुको जनसङ्ख्या कति थियो ?
11. वार्षिक 5% का दरले 2 वर्ष लगातार अमेरिकी डलरको अधिमूल्यनपछि $(\$)1 = \text{रु. } 120$ भएछ भने 2 वर्ष पहिले अमेरिकी डलर $(\$)1$ बराबर कति नेपाली रुपियाँ थियो होला ?
12. एउटा गाउँको जनसङ्ख्या 2 वर्ष अगाडि 31,250 थियो । यदि उक्त गाउँको जनसङ्ख्या वृद्धिदर 6% छ । एक वर्ष अगाडि 625 जनाले अर्कै ठाउँमा बसाइँ सरेर गए भने उक्त गाउँको हालको जनसङ्ख्या पत्ता लगाउनुहोस् ।
13. 3 वर्ष अगाडि 3,75,000 जनसङ्ख्या भएको एउटा जिल्ला छ । यदि दोस्रो वर्षका अन्त्यमा 1480 जना मानिस बसाइँ सरेर आए र प्राकृतिक प्रकोपका कारण 2,750 जनाको मृत्यु भयो । यदि वार्षिक जनसङ्ख्या वृद्धिदर 2% छ भने उक्त जिल्लाको हालको जनसङ्ख्या पत्ता लगाउनुहोस् ।
14. वि.स. 2075 मा महानगरको सुरुको जनसङ्ख्या 5,00,000 थियो । सोही महानगरको जनसङ्ख्या वि.स. 2077 को अन्त्यमा 6,65,500 थियो ।
 - सो महानगरको जनसङ्ख्या वृद्धिदर कति थियो ?
 - यही प्रकारले वृद्धि हुदै जाँदा वि.स. 2079 को अन्त्यमा सो नगरको जनसङ्ख्या कति होला, पत्ता लगाउनुहोस् ।

परियोजना कार्य

उपयुक्त समूह निर्माण गरी प्रत्येक समूहले आफ्नो वडा कार्यालय गएर अहिलेको जनसङ्ख्या कति छ तथ्याङ्क सङ्कलन गर्नुहोस् । गाउँपालिका वा वडा कार्यालयबाट वा अन्य किताब तथा स्मारिकाहरू प्रयोग गरी वि.स. 2078 सालको जनगणनाबाट प्राप्त तथ्याङ्कलाई आधार मानी आफ्नो वडाको जनसङ्ख्या वृद्धि कति भएको छ, पत्ता लगाउनुहोस् । कर्ति जना अन्यत्रबाट बसाइँ सरेर आए, कर्ति जना अन्यत्र बसाइँ सरेर गए र कर्ति जनाको मृत्यु भयो सम्पूर्ण तथ्याङ्क सङ्कलन गरी प्रतिवेदन तयार पार्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

प्रश्न 1 र 2 को उत्तर शिक्षकलाई देखाउनुहोस् ।

- | | | |
|------------------------------|-------------------|-----------------------------------|
| 3. (क) 5,91,640 | (ख) रु. 15,208.75 | (ग) 4.84×10^{11} |
| 4. (क) 1152 लगभग | (ख) रु. 2151.5 | (ग) रु. 1,26,000 |
| 5. (क) 4% | (ख) 5% | (ग) 20% 6. (क) 3 वर्ष (ख) 2 महिना |
| 7. (क) रु. 2,40,00,000 | (ख) रु. 32,00,000 | |
| 8. (क) 1.12476×10^5 | (ख) 1,67,076 | |
| 9. (क) 1728 | (ख) 288 | 10. 20,000 |
| 11. $(\$)1 = 108.84$ | 12. 34,450 | 13. 3,96,658 |
| 14. (क) 10% | (ख) 8,05,255 | |

3.2 मिश्र हास (Compound Depreciation)

क्रियाकलाप १

विद्यार्थी उपयुक्त सङ्ख्याका समूहमा बसी तल सोधिएका प्रश्नमा छलफल गर्नुहोस् :

- (क) एउटा किसानले २ वर्ष अगाडि रु. ५,५०,००० मा किनेको ट्याक्टर अहिले रु. ३,६०,००० मा विक्री गयो भने मूल्यमा किन कमी भयो होला ?
- (ख) एउटा दराज पुरानो सामान विक्री गर्ने पसलबाट खरिद गर्दा नयाँको भन्दा रु. १५,००० सस्तोमा किन्न पाइयो, किन होला ?
- (ग) एउटा फोटोकपी मेसिन केही वर्ष अगाडि रु. २,१०,००० मा किनिएको थियो । सो फोटोकपी मेसिनको प्रयोगपछि हाल यसको विक्री मूल्य रु. १,००,००० छ, किन ?

माथि दिइएका फरक अवस्थाअनुसार (क) मा ट्याक्टरको मूल्य दुई वर्षपछि रु. १,९०,००० ले घटेको छ । त्यस्तै (ख) मा पुरानो सामान खरिद गर्दा कुनै वस्तुको मूल्य नयाँभन्दा केही कमीमा पाइन्छ, भन्ने जानकारी भयो । (ग) मा मेसिनरी सामानलाई प्रयोग गरपछि यसको मूल्यमा हास हुन्छ ।

कुनै सामाग्री निश्चित अवधिका लागि तयार पारिएको हुन्छ । यसको क्षमता पनि सञ्चालन अवधि बढौ जाँदा क्रमशः कार्य क्षमता कम हुँदै जान्छ । तसर्थ कुनै पनि मेसिनरी सामानको प्रयोगपछि निश्चित समयावधिमा निश्चित दरमा तिनीहरूको मूल्यमा गिरावट आउँछ । यसलाई नै मूल्यमा भएको हास भनिन्छ । यसरी कुनै निश्चित समय अवधिमा निश्चित दरमा घटेको मूल्यलाई मिश्रहास (Compound Depreciation) भनिन्छ ।

क्रियाकलाप २

विद्यार्थी उपयुक्त सङ्ख्याका समूहमा बस्नुहोस् ।

कुनै वस्तुको सुरुको मूल्य = V_o , त्यसै गरी, प्रतिवर्ष हासदर = $R\%$, समय अवधि = T वर्ष लिनुहोस् ।

T वर्षपछिको मूल्य = V_T

यस अवस्थामा T वर्षपछिको मूल्य कसरी पत्ता लगाउन सकिन्छ भनी आपसमा गरिएको छलफलपश्चात् एउटा समूहको निष्कर्ष तल प्रस्तुत गरिएको छ :

$$1 \text{ वर्षपछिको मूल्य } (V_1) = V_o - V_o \text{ को } R\%$$

$$= V_o - V_o \times \frac{R}{100}$$

$$= V_o \left(1 - \frac{R}{100} \right)$$

दोस्रो वर्षका लागि,

$$\begin{aligned} 2 \text{ वर्षपछिको मूल्य } (V_2) &= V_o \left(1 - \frac{R}{100}\right) - V_o \left(1 - \frac{R}{100}\right) \text{ को } R\% \\ &= V_o \left(1 - \frac{R}{100}\right) - V_o \left(1 - \frac{R}{100}\right) \times \frac{R}{100} \\ &= V_o \left(1 - \frac{R}{100}\right) \left(1 - \frac{R}{100}\right) \\ &= V_o \left(1 - \frac{R}{100}\right)^2 \end{aligned}$$

त्यसै गरी 3 वर्षपछिको मूल्य $(V_3) = V_o \left(1 - \frac{R}{100}\right)^3$

सोहीअनुसार,

(क) T वर्षपछिको मूल्य $(V_T) = V_o \left(1 - \frac{R}{100}\right)^T$ हुन्छ ।

(ख) फेरि ह्लास भएको मूल्य कसरी पता लगाउने,

$$\begin{aligned} \text{ह्लास भएको मूल्य} &= V_o - V_T \\ &= V_o - V_o \left(1 - \frac{R}{100}\right)^T \\ &= V_o \left[1 - \left(1 - \frac{R}{100}\right)^T\right] \end{aligned}$$

(ग) के हरेक वर्ष कुनै सामानको मूल्य एउटै दरमा ह्लास हुन्छ, छलफल गर्नुहोस् ।

यदि $R_1\%$, $R_2\%$ र $R_3\%$ $R_T\%$ क्रमशः पहिलो, दोस्रो, तेस्रो.....T औं

वर्षको ह्लासदर हुन् भने,

T वर्षपछिको मूल्य $(V_T) = V_o \left(1 - \frac{R_1}{100}\right) \left(1 - \frac{R_2}{100}\right) \left(1 - \frac{R_3}{100}\right) \dots \left(1 - \frac{R_T}{100}\right)$ हुन्छ ।

वृद्धिमा बढ्दै जान्छ भने ह्लासमा घट्दै जाने रहेछ !



उदाहरण 1

3 वर्ष पहिले प्रकाशित रु. 200 पर्ने एउटा पुस्तकलाई हरेक वर्ष 5% मूल्य ह्लासमा प्रदर्शनीमा विक्री गरिँदै आएको छ । यस वर्ष उक्त पुस्तकको मूल्य कति होला ?

समाधान

यहाँ पुस्तकको सुरुको मूल्य $(V_o) =$ रु. 200

मिश्रह्लास दर $(R) = 5\%$ प्रतिवर्ष

समय $(T) = 3$ वर्ष

पुस्तकको अहिलेको मूल्य (V_T) = ?

$$\begin{aligned} \text{हामीलाई थाहा छ } V_T &= V_o \left(1 - \frac{R}{100}\right)^T \\ &= 200 \left(1 - \frac{5}{100}\right)^3 \\ &= 200 \left(\frac{95}{100}\right)^3 \\ &= 200 \times 0.857375 \\ &= \text{रु. } 171.47 \end{aligned}$$

अतः उक्त पुस्तकको मूल्य अहिले रु. 171.47 पर्छ ।

उदाहरण 2

सीमा BBA मा भर्ना भइन् । उनले आफ्नो पढाइका लागि एउटा कम्प्युटर रु. 40,000 मा किनेकी थिइन् । 2 वर्ष प्रयोग गरेपछि यसको मूल्यमा रु. 7,600 ले हास भयो भने हासदर पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ कम्प्युटरको सुरुको मूल्य (V_o) = रु. 40,000

समय (T) = 2 वर्ष

हास भएको मूल्य = रु. 7,600

मिश्रहास दर (R) = ?

अब दुई वर्षपछिको मूल्य (V_T) = $V_o - \text{रु. } 7,600 = \text{रु. } 40,000 - \text{रु. } 7,600 = \text{रु. } 32,400$

$$\text{हामीलाई थाहा छ } V_T = V_o \left(1 - \frac{R}{100}\right)^T$$

अथवा, $32,400 = 40,000 \left(1 - \frac{R}{100}\right)^2$

$$\text{अथवा, } \frac{32400}{40000} = \left(1 - \frac{R}{100}\right)^2$$

$$\text{अथवा, } \left(\frac{18}{20}\right)^2 = \left(1 - \frac{R}{100}\right)^2$$

$$\text{अथवा, } \frac{18}{20} = 1 - \frac{R}{100}$$

$$\text{अथवा, } \frac{R}{100} = 1 - \frac{18}{20}$$

$$\text{अथवा, } \frac{R}{100} = \frac{2}{20}$$

$$\text{अथवा, } R = \frac{2}{20} \times 100 = 10\%$$

अतः उक्त कम्प्युटरको वार्षिक हासदर 10% छ ।

उदाहरण 3

एउटा घरको हालको मूल्य रु. 20,00,000 पर्छ । यदि यसको मूल्य प्रतिवर्ष 10% ले घट्दै जान्छ भने कति वर्षपछि यसको मूल्य रु. 14,58,000 हुन्छ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ घरको हाल (सुरु) को मूल्य (V_o) = रु. 20,00,000

हास दर (R) = 10%

T वर्षपछिको मूल्य (V_T) = रु. 14,58,000

समय (T) = ?

$$\text{हामीलाई थाहा छ } V_T = V_o \left(1 - \frac{R}{100}\right)^T$$

$$\text{अथवा, } 14,58,000 = 20,00,000 \left(1 - \frac{10}{100}\right)^T$$

$$\text{अथवा, } \frac{1458000}{2000000} = \left(\frac{90}{100}\right)^T$$

$$\text{अथवा, } 0.729 = (0.9)^T$$

$$\text{अथवा, } (0.9)^3 = (0.9)^T$$

$$\Rightarrow T = 3 \text{ वर्ष}$$

अतः 3 वर्षपछि उक्त घरको मूल्य रु. 14,58,000 हुन्छ ।

उदाहरण 4

रु. 4 करोड पुँजी लगानी गरी स्थापना गरिएको एउटा कारखानाले 3 वर्षमा रु. 75 लाख मुनाफा कमाएछ तर त्यसको मूल्यमा वार्षिक 2.5% का दरले हास भएछ भने 3 वर्षपछि विक्री गर्दा के कति नाफा वा नोकसान हुन्छ, पत्ता लगाउनुहोस् :

समाधान

यहाँ कारखानाको सुरुको लगानी मूल्य (V_o) = रु. 4,00,00,000

हास दर (R) = 2.5%

समय (T) = 3 वर्ष

3 वर्षपछिको मूल्य (V_3) = ?

$$\begin{aligned} \text{हामीलाई थाहा छ } V_T &= V_o \left(1 - \frac{R}{100}\right)^T \\ &= 4,00,00,000 \left(1 - \frac{2.5}{100}\right)^3 \end{aligned}$$

$$= 4,00,00,000 \left(\frac{97.5}{100} \right)^3$$

$$= \text{रु. } 3,70,74,375$$

फेरि 3 वर्षमा उक्त कारखानाले कमाएको मुनाफा = रु. 75,00,000

कारखानाबाट प्राप्त कुल रकम = रु. 3,70,74,375 + रु. 75,00,000 = रु. 4,45,74,375

जम्मा लगानी = रु. 4,00,00,000

अतः 3 वर्षपछि कारखाना विक्री गर्दा हुने नाफा = रु. 4,45,74,375 – रु. 4,00,00,000
= रु. 45,74,375

उदाहरण 5

एउटा फाइनान्स कम्पनीको सेयरको मूल्यमा लगातार 2 वर्षसम्म वार्षिक 10% हासका दरले कमी आएपछि सो सेयर विक्री गर्दा रु. 25,920 प्राप्त भयो भने उक्त फाइनान्सको रु. 100 मूल्य पर्ने कति कित्ता सेयर विक्री भएको रहेछ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ फाइनान्स कम्पनीको अहिलेको सेयरको मूल्य (V_T) = रु. 25,920

हास दर (R) = 10%

समय (T) = 2 वर्ष

फाइनान्स कम्पनीको सुरुको सेयर मूल्य (V_O) = ?

$$\text{हामीलाई थाहा छ } V_T = V_O \left(1 - \frac{R}{100} \right)^T$$

$$\text{अथवा, } 25,920 = V_O \left(1 - \frac{10}{100} \right)^2$$

$$\text{अथवा, } 25,920 = V_O \left(\frac{90}{100} \right)^2$$

$$\text{अथवा, } 25,920 = V_O \times \frac{81}{100}$$

$$\text{अथवा, } V_O = \text{रु. } \frac{25920 \times 100}{81}$$

$$\text{अथवा, } V_O = \text{रु. } 32,000$$

तसर्थ 2 वर्ष अगाडिको सेयरको मूल्य (V_O) = रु. 32,000

2 वर्षअगाडि 1 सेयरको मूल्य = रु. 100

$$\text{जम्मा सेयर सङ्ख्या} = \frac{32000}{100} = 320$$

अतः उक्त फाइनान्स कम्पनीले 2 वर्ष अगि रु. 100 पर्ने 320 कित्ता सेयर बेचेको रहेछ ।

अभ्यास 3.2

1. (क) यदि कुनै सामानको सुरुको मूल्य रु. P र वार्षिक ह्रासदर R% छ, भने T वर्षपछिको मूल्य पता लगाउने सूत्र लेख्नुहोस् ।
 (ख) T वर्षपछिको मूल्य $V_T = V_0 \left(1 - \frac{R}{100}\right)^T$ मा R ले के जनाउँछ, लेख्नुहोस् ।
2. (क) रामले रु. 5,000 पर्ने एउटा घडी एक वर्षपछि 7% ह्रास कट्टी गरी बेच्यो भने ह्रास रकम कति होला ?
 (ख) प्रतिवर्ष 5% ह्रास कट्टी गरी एउटा मोटरसाइकल 1 वर्षपछि रु. 57,000 मा बेचियो भने उक्त मोटरसाइकल कतिमा किनिएको थियो ?
3. (क) रु. 16,800 पर्ने दराजको मूल्य वार्षिक 15% का दरले ह्रास कट्टा गर्दा 2 वर्षपछि सो दराजको मूल्य कति होला, पता लगाउनुहोस् ।
 (ख) भारतको कुनै कम्पनीमा उत्पादित 125 सी.सी.को नयाँ मोटरसाइकलको नेपालमा हालको मूल्य रु. 2,50,000 छ । यदि उक्त मोटरसाइकलको मूल्य 4% प्रतिवर्षका दरले घट्दै जान्छ भने 3 वर्ष प्रयोग गरेपछि यसको मूल्य कति होला, पता लगाउनुहोस् ।
4. (क) समिरले रु. 30,000 पर्ने एउटा मोबाइल किनेका छन् । उनलाई घरायसी समस्याले गर्दा 2 वर्ष प्रयोग गरी उक्त मोबाइल वार्षिक 30% का दरले ह्रास कट्टी गरी बेच्नु पर्ने भयो भने ह्रास कट्टी रकम पता लगाउनुहोस् ।
 (ख) अनलाईन कक्षा सञ्चालनका लागि ल्यापटपबाट सजिलो हुने भएकाले रु. 96,000 मा एक गणित शिक्षकले नयाँ ल्यापटप किन्नुभयो । हरेक वर्ष यसको मूल्यमा 15% ह्रास आउँछ । 3 वर्ष प्रयोग गरेपछि उहाँले यसलाई बेच्दा कति रकम ह्रास भयो पता लगाउनुहोस् ।
5. (क) 3 वर्ष पहिले रु. 12,50,000 मा किनेको 4 रोपनी पहाडको जग्गा अहिले विक्री गर्दा प्रतिरोपनी रु. 1,60,000 मा मात्र बेचिबिखन गर्न सकिन्छ । उक्त जग्गाको मूल्यमा वार्षिक कति प्रतिशतका दरले ह्रास भयो पता लगाउनुहोस् ।
 (ख) एक जना मानिसले रु. 5,000 तिरेर किनेको एउटा घडी 3 वर्ष प्रयोग गरेपछि विक्री गर्दा उनले रु. 625 मात्र पाए भने उक्त घडीको वार्षिक ह्रास दर कति भयो होला, पता लगाउनुहोस् ।
6. (क) केही वर्ष पहिले रु. 4,00,000 मा किनेको छापाखानाको प्रत्येक वर्ष 30% ले मूल्यमा ह्रास आई हाल यसको मूल्य रु. 1,96,000 मात्र छ । उक्त छापाखाना कति वर्ष पहिले किनिएको रहेछ ?
 (ख) एउटा कारको मूल्य रु. 8,00,000 पर्छ । यदि यसको मूल्य प्रतिवर्ष 10% ले घट्दै जान्छ भने कति वर्षपछि यसको मूल्य रु. 5,83,200 हुन्छ, पता लगाउनुहोस् ।

7. (क) वार्षिक 5% का दरले 2 वर्ष लगातार अमेरिकी डलरको मूल्यमा अवमूल्यनपछि अहिले अमेरिकी डलर (\$)1 = रु. 125 भए 2 वर्ष अगाडि अमेरिकी डलर (\$)1 बराबर नेपाली रुपियाँ कति थियो होला, पत्ता लगाउनुहोस् ।
- (ख) वैदेशिक रोजगारीबाट फर्केका युवाको एक सानो समूहले 3 वर्ष अगाडि रु. 2,80,000 मा गाइपालन सुरु गरे । देशको अस्थिर राजनीतिक अवस्थाले गर्दा उक्त गाई फार्मको मूल्य 5% प्रति वर्ष मिश्रहास दरमा घट्दै गएमा अहिले सो फार्मको मूल्य कति होला, पत्ता लगाउनुहोस् ।
8. (क) एउटा फोटोकपी मेसिनको हालको मूल्य रु. 5,00,000 छ । यदि उक्त मेसिनको मूल्य पहिलो वर्ष 15% र त्यसै गरी दोस्रो र तेस्रो वर्षमा क्रमशः 10% र 5% ले ह्लास हुँदै जान्छ भने 3 वर्षपछि उक्त मेसिनको मूल्य कति होला, पत्ता लगाउनुहोस् ।
- (ख) एउटा लेमिनेसन मेसिनको पहिलो वर्ष र दोस्रो वर्षमा क्रमशः 4% र 5% ले घट्दै गएपछि उक्त मेसिन रु. 24,168 मा बेचियो । 2 वर्ष अगाडि सो मेसिनको क्रय मूल्य कति थियो होला, पत्ता लगाउनुहोस् ।
9. एक जना उद्योग व्यवसायीले रु. 48,00,000 लगानी गरी एउटा मालबाहक ट्रक किनेका थिए । उनले ट्रकबाट 2 वर्षमा रु. 6,80,000 कमाए । यसको मूल्यमा वार्षिक 10% का दरले ह्लास आएछ भने 2 वर्षपछि विक्री गर्दा के कति नाफा वा घाटा हुन्छ, पत्ता लगाउनुहोस् ।
10. एक जना बस व्यवसायीले रु. 16,00,000 मा एउटा बस किने उनले 3 वर्षसम्म काठमाडौं – बागलुड रुटमा चलाउँदा रु. 5,10,000 मात्र नाफा कमाए । यसको मूल्यमा वार्षिक 5% का दरले मिश्रहास भएछ भने 3 वर्षपछि विक्री गर्दा कति नाफा वा नोक्सान भएछ, पत्ता लगाउनुहोस् ।
11. नेपाल सेयर मार्केटमा सूचीकृत भई कारोबार भएको एउटा फाइनान्स कम्पनीको सेयरको मूल्य लगातार 2 वर्षसम्म 10% वार्षिक मिश्रहासका दरले घट्दै गएको छ । सो कम्पनीको सेयर किनेका तपाईंको छिमेकीले आफूसँग भएको सबै कित्ता सेयर रु. 28,350 मा विक्री गरे । 2 वर्षअगि उक्त फाइनान्सले रु. 100 का दरले कति कित्ता सेयर उक्त छिमेकीलाई बेचेको रहेछ, पत्ता लगाउनुहोस् ।
12. एउटा जलविद्युत् कम्पनीको सेयर मूल्य वार्षिक 10% का दरले ह्लास भइरहेको छ । यदि शशिले आफूसँग भएको उक्त कम्पनीको सेयर बेच्दा यसको अहिलेको मूल्य रु. 7,10,775 छ भने
- (क) 2 वर्ष अगाडि उनले किनेको सेयरको मूल्य कति थियो ?
- (ख) आइपिओ खुलेको बेलामा रु. 100 को दरले किन्दा 2 वर्ष अगि कति कित्ता सेयर किनेका रहेछन् ।

- 13. निश्चित वार्षिक मिश्रहासको दरले कुनै सामानको मूल्य 2 वर्षपछि र 3 वर्षपछि क्रमशः रु. 10,240 र रु. 8,192 हुन्छ भने,**
- (क) मिश्रहास दर कति हुन्छ, पत्ता लगाउनुहोस् ।
 (ख) उक्त सामानको सुरुको मूल्य कति रहेछ पत्ता लगाउनुहोस् ।
- 14. निश्चित वार्षिक मिश्रहासको दरले कुनै सामानको मूल्य 2 वर्षपछि रु. 5,41,500 र 3 वर्षपछि रु. 5,14,425 हुन्छ भने,**
- (क) मिश्रहास दर कति हुन्छ ?
 (ख) उक्त सामानको सुरुको मूल्य कति रहेछ पत्ता लगाउनुहोस् ।

परियोजना कार्य

उपयुक्त समूह निर्माण गरी प्रत्येक समूहले पुराना सामान विक्री गर्ने कम्पनी वा पसल वा अन्य संस्थाहरूमा जानुहोस् । उक्त संस्थामा प्रयोग गरेका अथवा भएका विद्युतीय सामान जस्तै: सवारी साधन, फोटोकपी मेसिन, फर्निचर आदि सामानको क्रय मूल्य सोध्नुहोस् । उक्त समानको प्रयोगपछि अहिलेको समयमा बेच्नुपर्दा उक्त समानको मूल्य कति जति होला ? त्यो सामान खरिद गरेपछि, के फाइदा वा कति आम्दानी भयो ? यी प्रश्नको उत्तरसहित उक्त सामाग्रीको मूल्य कति प्रतिशतले हास आएको रहेछ पत्ता लगाउनुहोस् । उक्त सामान विक्री गर्दा कति प्रतिशत नाफा वा नोक्सान हुन्छ ? यस बारेमा एउटा प्रतिवेदन तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | |
|----------------------------|-----------------------|------------------------------------|
| 1. शिक्षकलाई देखाउनुहोस् । | 2. (क) रु 350 | (ख) रु.60,000 |
| 3. (क) रु. 12,138 | (ख) रु. 2,21,184 | 4. (क) रु. 15,300 (ख) रु. 37,044 |
| 5. (क) 20% | (ख) 50% | 6. (क) 2 वर्ष (ख) 3 वर्ष |
| 7. (क) \$1 = रु. 138.50 | (ख) रु. 2,40,065 | 8. (क) रु. 3,63,375 (ख) रु. 26,500 |
| 9. रु. 2,32,000 घाटा | 10. रु. 2,81,800 नाफा | 11. 350 कित्ता |
| 12. (क) रु. 8,77,500 | (ख) 8,775 कित्ता | 13. (क) 20% (ख) रु. 16,000 |
| 14. (क) 5% | (ख) रु. 6,00,000 | |

4.0 पुनरवलोकन (Review)

उपयुक्त सङ्ख्याका समूहमा बसी तलका अवस्थाका बारेमा छलफल गर्नुहोस् :

- (क) तपाईंहरू आफ्नो विद्यालयबाट शैक्षिक भ्रमणका लागि नेपाल बाहिर जाउँ हुनुहुन्छ। के त्यहाँ नेपाली रुपियाँ खर्च गरेर केही सामान किन्न र खानेकुरा किनेर खान सक्नुहुन्छ?
- (ख) सगुन एक प्रतिष्ठित व्यापारी हुन्। उनले विदेशबाट सामान आयात गर्दछन्। के उनले सामानको रकम भुक्तानी गर्दा नेपाली रुपियाँमा गर्न सक्छन्?
- (ग) विदेशमा काम गर्ने नेपालीले कमाएको पैसा नेपाल पठाउने गर्दछन्। उनीहरूको परिवारले पठाएको उक्त रकम नेपाली रुपियाँमा पाउँछन्। के आधारमा उनीहरूले विदेशी पैसाको नेपाली रुपियाँ पाउँछन्?

माथिका अवस्थामा जुन देशमा गइन्छ वा जुन देशसँग व्यापार गरिन्छ त्यही देशको मुद्रा प्रयोग गर्ने गरिन्छ। फरक फरक देशबाट पैसा नेपाल पठाउँदा परिवारले पाउने रकम नेपाली मुद्रा नै हुने गर्दछ।

4.1 मुद्रा र विनिमय दर (Currency and Exchange Rate)

क्रियाकलाप 1

उपयुक्त सङ्ख्यामा समूहमा बसी तल दिइएको नेपाल राष्ट्र बैड्कले मिति 2079 भाद्र 5 गतेका लागि निर्धारण गरको केही राष्ट्रहरूको मुद्राको विनिमय दर अध्ययन गर्नुहोस् र तल सोधिएका प्रश्नमा छलफल गर्नुहोस् :

नेपाल राष्ट्र बैड्क

केन्द्रीय कार्यालय, थापाथली, काठमाडौँ

भाद्र 5 गते 2079 (August 21,2022)

देश	मुद्रा	एकाइ	खरिद दर (रु.)	विक्री दर (रु.)	सङ्केत
भारत	भारतीय रुपियाँ	100	160.00	160.15	₹
अमेरिका	अमेरिकी डलर	1	127.35	127.95	\$
युरोपियन युनियनमा भएका देशहरू	युरो	1	128.13	128.73	€
बेलायत	पाउन्ड स्टर्लिङ्ड	1	150.94	151.65	£

स्विजरल्यान्ड	स्विस फेड्रेक	1	133.13	133.76	CHF
अस्ट्रेलिया	अस्ट्रेलियन डलर	1	87.82	88.23	AUD\$
क्यानडा	क्यानेडियन डलर	1	98.08	98.54	CAD\$
सिङ्गापुर	सिङ्गापुर डलर	1	91.68	92.11	SGD\$
जापान	जापानी येन	10	9.32	9.37	¥
चीन	चिनियाँ युआन	1	18.70	18.79	¥
साउदी अरब	साउदी अरबियन रियाल	1	33.91	34.07	SAR ₪
कतार	कतारी रियाल	1	34.82	34.98	QAR ₩
थाइल्यान्ड	थाइ भाट	1	3.57	3.59	THB ₧
संयुक्त अरब इमिरेट्स	संयुक्त अरब इमिरेट दिराम	1	34.67	34.83	د.إ
मलेसिया	मलेसियन रिंग्गूट	1	28.45	28.58	MR
दक्षिण कोरिया	दक्षिण कोरियन वन	100	9.58	9.63	₩
स्विडेन	स्विडिस क्रोनर	1	12.07	12.12	SEK kr
डेनमार्क	डेनिस क्रोनर	1	17.23	17.31	DKK kr
हडकड	हडकड डलर	1	16.23	16.31	HKD \$
कुवेत	कुवेती दिनार	1	414.23	416.18	KD د.ك
बहाराइन	बहाराइन दिनार	1	337.80	339.39	BD ب.ب

- (क) हाम्रो देशमा मुद्राको विनिमय दर कसले निर्धारण गर्दछ ?
- (ख) अमेरिकाको मुद्रालाई डलर भनिन्छ भने चिनको मुद्रालाई के भनिन्छ ?
- (ग) माथि दिइएको मुद्राको विनिमय दरअनुसार खरिद दरभन्दा विक्री दर किन बढी छ, होला ?
- (घ) खरिद दर र विक्री दर भनेको के हो, छलफल गर्नुहोस् ।

कुनै आर्थिक कारोबार गर्नका लागि एक देशको मुद्राको मूल्य अर्को देशमा कति हुने भनी सरकारको आधिकारिक निकाय वा सरकारको केन्द्रीय बैड़कले निश्चित दर निर्धारण गरेको हुन्छ । उक्त दरलाई नै विदेशी मुद्रा विनिमय दर भनिन्छ । हाम्रो देशको विनिमय दर भारतसँग स्थिर छ, भने अरू देशसँग चलाइमान छ । हाम्रो देशमा मुद्राको विनिमय दर नेपाल राष्ट्र बैड़कले निर्धारण गरेको हुन्छ । बैड़क वा वित्तीय संस्थाले विदेशी मुद्रा खरिद गर्दा दिने विनिमय दरलाई खरिद दर भनिन्छ । त्यसैगरी बैड़क वा वित्तीय संस्थाले विदेशी मुद्रा विक्री गर्दा दिने विनिमय दरलाई विक्री दर भनिन्छ ।

उदाहरण 1

माथि दिइएको विनिमय दरका आधारमा 500 पाउन्ड स्टर्लिङ्डको खरिद दर र विक्री दरमा कति रुपियाँ फरक पर्छ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ दिइएको पाउन्ड स्टर्लिङ्ड = £ 500

विनिमय दर तालिकाअनुसार 1 पाउन्ड स्टर्लिङ्डको खरिद दर = ₹. 150.94

अब 500 पाउन्ड स्टर्लिङ्डको खरिद मूल्य = ₹. $150.94 \times 500 = ₹. 75,470$

फेरि विक्री दरअनुसार, 1 पाउन्ड स्टर्लिङ्डको विक्री दर = ₹. 151.65

500 पाउन्ड स्टर्लिङ्डको विक्री मूल्य = ₹. $151.65 \times 500 = ₹. 75,825$

तसर्थ खरिद मूल्य र विक्री मूल्यको फरक = ₹. 75,825 – ₹. 75,470 = ₹. 355

उदाहरण 2

कुनै एक दिनको अमेरिकन डलर र नेपाली रुपियाँको विनिमय दर, \$1 = ₹. 126.35 छ ।

(क) ₹. 85,500 मा कति अमेरिकन डलर विनिमय गर्न सकिन्छ ?

(ख) \$3,000 मा कति नेपाली रुपियाँ विनिमय गर्न सकिन्छ ?

समाधान

यहाँ (क) \$1 = ₹. 126.35

अथवा, ₹. 126.35 = \$1

अथवा, ₹. 1 = \$ $\frac{1}{126.35}$

अथवा, ₹. 85,500 = \$ $\frac{1}{126.35} \times 85,500 = \676.69

(ख) फेरि \$1 = ₹. 126.35

अथवा, \$3000 = ₹. $126.35 \times 3,000 = ₹. 3,79,050$

उदाहरण 3

माथि दिइएको विनिमय दर तालिकाअनुसार तल दिइएका मुद्रा परिवर्तन गर्नुहोस् :

(क) 1 क्यानेडियन डलरलाई जापानी येनमा

(ख) 250 अस्ट्रेलियन डलरलाई स्विस फ्रेंडकमा

समाधान

यहाँ (क) 1 क्यानेडियन डलर दिँदा = रु. 98.08 पाइन्छ ।

अथवा, रु. 98.08 = 1 क्यानेडियन डलर [∵ खरिद दरअनुसार]

अथवा, रु. 1 = $\frac{1}{98.08}$ क्यानेडियन डलर(i)

फेरि 10 जापानी येन लिन = रु. 9.37 तिर्नुपर्छ ।

अथवा, रु. 9.37 = 10 जापानी येन [∵ विक्री दरअनुसार]

अथवा, रु. 1 = $\frac{10}{9.37}$ जापानी येन(ii)

समीकरण (i) र (ii) बाट

$$\frac{1}{98.08} \text{ क्यानेडियन डलर} = \frac{10}{9.37} \text{ जापानी येन}$$

$$1 \text{ क्यानेडियन डलर} = \frac{10 \times 98.08}{9.37} \text{ जापानी येन} = 104.67 \text{ जापानी येन}$$

अतः 1 क्यानेडियन डलर = 104.67 जापानी येन हुन्छ ।

वैकल्पिक तरिका

मानौं क्यानेडियन \$1 = x \text{ जापानी येन}

अब तल दिइएअनुसार लेख्ने,

क्यानेडियन \$1 = x \text{ जापानी येन}

10 जापानी येन = नेपाली रु. 9.37

नेपाली रु. 98.08 = 1 क्यानेडियन डलर

हरेक लाइनको बायाँको मान बायाँका अन्य मानहरूसँग गुणन गर्ने । त्यसै गरी दायाँको मान दायाँका अन्य मानहरूसँग गुणन गर्ने ।

अथवा, $1 \times 10 \times 98.08 = x \times 9.37 \times 1$

अथवा, $10 \times \frac{98.08}{9.37} = x$

अथवा, $x = 104.67$

अतः 1 क्यानेडियन डलर = 104.67 जापानी येन हुन्छ ।

ए ! नेपालबाहेक अरू देशको मुद्रा नेपालमा सट्टी गर्दा सुरुमा नेपाली मुद्रामा सट्टी गरेपछि मात्र अर्को देशको मुद्रा पाइने रहेछ । हामीसँग भएको विदेशी मुद्रालाई बैड्कले नेपाली मुद्रा दिँदा खरिद दरमा र हामीसँग भएको नेपाली मुद्राबाट पुनः विदेशी मुद्रा दिँदा विक्री दरमा सट्टी गर्ने पो रहेछ ।

- पहिलो लाइनको बायाँ क्यानेडियन डलरबाट सुरु गरी दायाँपट्टि जापानी येन भएकाले दोस्रो लाइनको बायाँ जापानी येनबाट सुरु गर्ने ।
- दोस्रो लाइनको दायाँ भागमा ने. रु. भएकाले तेस्रो लाईनको बायाँ ने. रु. लेखी दायाँ भागमा क्यानेडियन डलर लेख्नु पर्छ किनकि सुरु क्यानेडियन डलरबाट भएको छ ।

(ख) 1 अस्ट्रेलियन डलर = रु. 87.82

अथवा, रु. 87.82 = 1 अस्ट्रेलियन डलर

अथवा, रु. 1 = $\frac{1}{87.82}$ अस्ट्रेलियन डलर.....(i)

फेरि 1 स्विस फ्रैंडक = रु. 133.76

अथवा, रु. 133.76 = 1 स्विस फ्रैंडक

अथवा, रु. 1 = $\frac{1}{133.76}$ स्विस फ्रैंडक(ii)

समीकरण (i) र (ii) बाट

$\frac{1}{87.82}$ अस्ट्रेलियन डलर = $\frac{1}{133.76}$ स्विस फ्रैंडक

अथवा, 1 अस्ट्रेलियन डलर = $\frac{1 \times 87.82}{133.76}$ स्विस फ्रैंडक

अथवा, 250 अस्ट्रेलियन डलर = $\frac{87.82}{133.76} \times 250$ स्विस फ्रैंडक = 164.14 स्विस फ्रैंडक

अतः 250 अस्ट्रेलियन डलर = 164.14 स्विस फ्रैंडक

वैकल्पिक तरिका

मानौं, 250 अस्ट्रेलियन डलर = x स्विस फ्रैंडक

1 स्विस फ्रैंडक = रु. 133.76

रु. 87.82 = 1 अस्ट्रेलियन डलर

$$250 \times 1 \times 87.82 = x \times 133.76 \times 1$$

$$x = \frac{250 \times 87.82}{133.76}$$

$$= 164.14 \text{ स्विस फ्रैंडक}$$

अज्ञात चरहरूको मान पत्ता लगाउन ऐकिक नियम, अनुपात र समानुपातको वैकल्पिक तरिका

Chain rule हो ।

मानौं, A, B र C फरक देशका मुद्राको एकाइ हुन् भने,

यदि $A = B$, $B = C$ र $C = A$ भए,

$A \times B \times C = B \times C \times A$ हुन्छ ।

उदाहरण 4

यदि अमेरिकी डलर (\$) 500 = पाउन्ड स्टर्लिंग (£) 390 र नेपाली रु. 7,547 = पाउन्ड स्टर्लिंग (£) 50 छ भने नेपाली रु. 10,308 को कति अमेरिकी डलर (\$) साठन सकिन्छ होला, पत्ता लगाउनुहोस् ।

समाधान

मानौँ अमेरिकी \$ x = नेपाली रु. 10,308

अनि तल दिइएअनुसार लेख्ने,

$$\text{अथवा, } \$500 = £390$$

$$£ 50 = रु. 7,547$$

$$रु. 10,308 = \$x$$

चेन नियमको प्रयोग गरी,

$$\text{अथवा, } 500 \times 50 \times 10,308 = 390 \times 7547 \times x$$

$$\text{अथवा, } \frac{500 \times 50 \times 10308}{7547 \times x} = x$$

$$\text{अथवा, } x = 87.55$$

अतः रु. 10,308 ले अमेरिकी डलर (\$) 87.55 साठन सकिन्छ ।

उदाहरण 5

एक जना व्यापारीले पाउन्ड स्टर्लिंग (£) 1 = रु. 150 को दरमा रु. 8,40,000 को पाउन्ड स्टर्लिंग साठे । पाँच दिनपछि नेपाली मुद्रा 5% ले अधिमूल्यन भयो र उक्त दिनमा उसँग भएको पाउन्ड स्टर्लिंग पुनः नेपाली मुद्रामा साठदा उसलाई कति नाफा वा नोक्सान भयो होला ?

समाधान

यहाँ पाउन्ड स्टर्लिंग (£) 1 = रु. 150

एक जना व्यापारीले रु. 8,40,000 को पाउन्ड स्टर्लिंग साठे ।

अधिमूल्यनको दर = 5%,

नाफा वा नोक्सान = ?

$$\text{अब रु. } 150 = £1$$

$$\text{रु. } 1 = £ \frac{1}{150}$$

$$\text{रु. } 8,40,000 = £ \frac{1}{150} \times 8,40,000 = £ 5,600$$

पाँच दिनपछि नेपाली मुद्रा 5% ले अधिमूल्यन भयो तसर्थ पाँच दिनपछिको विनिमय दर

$$\text{£}1 = 150 - 150 \text{ को } 5\% = 150 - 150 \times \frac{5}{100}$$

$$= \text{₹. } 150 - \text{₹. } 7.50 = \text{₹. } 142.5$$

पुनः उसँग भएको पाउन्ड स्टर्लिङ नेपाली रुपियाँमा साटे

$$\text{त्यसैले } \text{£}5,600 = \text{₹. } 142.5 \times 5,600 = \text{₹. } 7,98,000$$

यहाँ ₹. 7,98,000 < ₹. 8,40,000 त्यसैले उसलाई नोक्सान भयो ।

$$\text{तसर्थ नोक्सान रकम} = \text{₹. } 8,40,000 - \text{₹. } 7,98,000 = \text{₹. } 42,000$$

उदाहरण 6

नर्वेमा व्यापार गर्ने नेपाली मूलका व्यापारीले नेपालमा आएका बेला 900 ओटा नेपाली पस्मिना सल रु. 4,000 को दरले काठमाडौँमा किनेछन् । उनले निर्यात कर 5% तिरेर नर्वे लगी 20% नाफा गरी बेच्दा सबै नेपाली पस्मिना सल कति युरोमा बेच्नु पर्ला, पत्ता लगाउनुहोस् । (€1 = ₹. 130)

समाधान

$$\text{यहाँ } 1 \text{ ओटा नेपाली पस्मिना सलको मूल्य} = \text{₹. } 4,000$$

$$900 \text{ ओटा नेपाली पस्मिना सलको मूल्य} = \text{₹. } 4,000 \times 900 = \text{₹. } 36,00,000$$

$$5\% \text{ निर्यात करसहितको } 900 \text{ ओटा नेपाली पस्मिना सलको क्रय मूल्य}$$

$$= \text{₹. } 36,00,000 + \text{₹. } 36,00,000 \text{ को } 5\%$$

$$= \text{₹. } 36,00,000 + \text{₹. } 36,00,000 \times \frac{5}{100}$$

$$= \text{₹. } 37,80,000$$

$$\text{हामीलाई थाहा छ, } €1 = \text{₹. } 130$$

$$\text{अर्थात्, } \text{₹. } 130 = €1$$

$$\text{अथवा, } \text{₹. } 1 = \frac{€1}{130}$$

$$\text{अथवा, } \text{₹. } 37,80,000 = \frac{€1}{130} \times 37,80,000$$

$$= €29076.92$$

$$\therefore \text{जम्मा क्रय मूल्य (युरोमा)} = €29076.92$$

20% नाफा गरी बेच्नु पर्दा,

$$\begin{aligned} \text{फेरि } 900 \text{ ओटा सलको विक्रय मूल्य} &= €29076.92 + €29076.92 \times \frac{20}{100} \\ &= €29076.92 + 5,815.38 \end{aligned}$$

$$\text{अतः सबै सलको विक्रय मूल्य} = €34892.30$$

वैकल्पिक तरिका

5% निर्यात करसहितको 900 ओटा नेपाली पस्मिना सलको क्रय मूल्य = रु. 37,80,000

20% नाफा गरी बेच्नु पर्दा,

900 ओटा सलको विक्री मूल्य = रु. $3780000 + 3780000 \text{ को } 20\%$

$$= 3780000 + 756000$$

$$= 4536000$$

अब रु. 130 = € 1 हुन्छ ।

$$\text{रु. } 1 = \frac{\text{€}1}{130}$$

$$\text{रु. } 4536000 = \frac{\text{€}1}{130} \times 4536000$$

$$= \text{€} 34892.30$$

अतः सबै सलको विक्रय मूल्य = €34892.30

अभ्यास 4

1. (क) मुद्रा विनियम भन्नाले के बुझिन्छ ?
(ख) यदि नेपाली विद्यार्थी अमेरिका पढ्न जाँदा उसले नेपाली रुपियाँलाई अमेरिकी डलरमा साटदा बैडकले खरिद दर वा विक्री दर कुन प्रयोग गर्दै, लेख्नुहोस् ।
(ग) खरिद दर र विक्री दरलाई परिभाषित गर्नुहोस् ।
2. माथि दिइएको विदेशी मुद्रा विनियमको खरिद दर प्रयोग गरी विभिन्न देशका मुद्रालाई नेपाली रुपियाँमा रूपान्तरण गर्नुहोस् :

(क) भारतीय रुपियाँ 1425	(ख) अमेरिकी डलर 2000
(ग) पाउन्ड स्टर्लिङ 4672	(घ) अस्ट्रेलियन डलर 672
(ड) साउदी अरबियन रियाल 1851	(च) कतारी रियाल 2225
(छ) दक्षिण कोरियाली वन 58,230	(ज) हडकड डलर 4512
(झ) मलेसियन रिंगोट 6725	(ञ) चिनियाँ युआन 3450
3. विदेशी मुद्रा विनियमको विक्री दर प्रयोग गरी रु. 2,00,000 लाई निम्न मुद्रामा रूपान्तरण गर्नुहोस् :
(क) अस्ट्रेलियन डलर
(ग) युरो
(ख) अमेरिकी डलर
(घ) संयुक्त अरब इमिरेट दिराम

4. कुनै एक दिनको नेपाल राष्ट्र बैंडकको मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर 1 को खरिद दर र विक्री दर क्रमशः नेपाली रु. 127.50 र रु. 128 छन् भने,
 (क) नेपाली रु. 81,280 सँग कति अमेरिकी डलर साटन सकिन्छ ?
 (ख) तपाईंले अमेरिकी डलर 600 सँग कति नेपाली रुपियाँ साटन सक्नुहुन्छ, पत्ता लगाउनुहोस् ।
5. 23 अगस्ट 2022 को नेपाल राष्ट्र बैंडकको मुद्रा विनिमय दरअनुसार चाइनिज युआन 1 को खरिद दर र विक्री दर क्रमशः नेपाली रु. 18.64 र रु. 18.73 थियो भने,
 (क) नेपाली रु. 37,460 सँग कति चाइनिज युआन साटन सकिन्छ ?
 (ख) तपाईंले चाइनिज युआन 5000 सँग कति नेपाली रुपियाँ साटन सक्नुहुन्छ ?
6. माथि तालिकामा दिइएको मुद्राको विनिमय दर प्रयोग गरी तलका प्रश्नको उत्तर दिनुहोस् :
 (क) 1 युरोको कति संयुक्त अरब इमिरेट दिराम हुन्छ ?
 (ख) 1 कतारी रियालको कति मलेसियन रिंगोट हुन्छ ?
 (ग) कति क्यानेडियन डलरको 200 अमेरिकन डलर हुन्छ ?
 (घ) 200 पाउन्ड स्टर्लिङ्को कति थाइ भाट हुन्छ ?
7. नेपालबाट उच्च शिक्षा प्राप्तिका लागि सोबिता अस्ट्रेलिया गएकी थिइन् । आफ्नो अध्ययन पूरा गरी उनी अहिले त्यहाँ माध्यमिक शिक्षकका रूपमा काम गर्छिन् । उनले प्रतिघण्टा अस्ट्रेलियन डलर 37 कमाउँछिन् । उनी आइतबारबाहेक हप्ताको हरेक दिन 5 घण्टाको दरले पढाउँछिन् । विनिमय दर अस्ट्रेलियन डलर 1 = रु. 90 भए,
 (क) उनको एक हप्ताको तलब नेपाली रुपियाँमा कति हुन्छ ?
 (ख) उनको एक महिनाको तलब नेपाली रुपियाँमा कति हुन्छ, पत्ता लगाउनुहोस् ।
8. (क) एक जना व्यापारीले अमेरिकन डलर 1 = नेपाली रु. 124 को दरमा, नेपाली मुद्रा रु. 12,40,000 को अमेरिकन डलर साटेछन् । एक हप्तापछि, नेपाली मुद्रा 10% ले अवमूल्यन भयो । त्यही अवमूल्यन भएको समयमा उसले पुनः उक्त डलर नेपाली मुद्रामा साटदा कति नाफा वा नोक्सान भयो होला, पत्ता लगाउनुहोस् ।
 (ख) एक जना व्यापारी दसैंको वेलामा थाइल्यान्डबाट सामान किन्छन् । त्यसका लागि उनले थाइ भाट 1 = नेपाली रु. 3.60 को दरमा नेपाली मुद्रा रु. 7,20,000 को थाइ भाट साटे । एक दिनपछि, नेपाली मुद्रा 5% ले अधिमूल्यन भयो । देशको विषम परिस्थितिले गर्दा उनले सामान थाइल्यान्डबाट नकिन्ने विचार गरे । त्यसैले अधिमूल्यन भएकै समयमा उक्त थाइ भाट पुनः नेपाली मुद्रामा साटदा उनलाई कति नाफा वा नोक्सान भयो होला, पत्ता लगाउनुहोस् ।
9. (क) एक जना नेपाली संयुक्त अरब इमिरेट घुम्न गएका थिए । त्यस समयमा उनीहरूले 75" (इन्च) को ब्रान्डेड कम्पनीको टेलिभिजन 10,000 दिराममा किनेछन् । त्यस दिनको विनिमय दरअनुसार संयुक्त अरब इमिरेट दिराम 1 = नेपाली रु. 34.50 थियो । 20%

भन्त्सार शुल्क र 13% भ्याट तिरेर नेपाल ल्याएछन् । उनीहरूका आफन्तले यसलाई किन्ने चाहना गरे । नाफा नहुने गरी बेच्दा सो टेलिभिजनलाई कति नेपाली रुपियाँमा बेच्नु पर्ला, पत्ता लगाउनुहोस् ।

(ख) कुनै सामानलाई भारतीय रुपियाँ 21,600 मा बेच्दा 20% नाफा हुन्छ । सोही सामानलाई 25% नाफा गर्न कति नेपाली रुपियाँमा बेच्न सकिन्छ ?

10. (क) एक जना नेपाली अस्ट्रेलियामा व्यापार गर्दछन् । घरायसी कामको सिलसिलामा उनी नेपाल आएका थिए । अब उता फर्किदा नेपालबाट 500 ओटा पस्मिनाको सल लानेविचार गरे । प्रत्येकको रु. 3,500 को दरले पस्मिनाका सल किने । उनले निर्यात कर 5% तिरी अस्ट्रेलिया पुऱ्याए । त्यहाँको विमानस्थलबाट उनी बस्ने ठाउँमा पुऱ्याउन अस्ट्रेलियन डलर 30 ढुवानी खर्च तिरे । एउटा पस्मिना सललाई अस्ट्रेलियन डलर 80 को दरले बेच्दा उनलाई कति प्रतिशत नाफा वा नोक्सान भयो, पत्ता लगाउनुहोस् । (अस्ट्रेलियन डलर 1 = नेपाली रु. 88.50)

(ख) नेपाल वायुसेवा निगमबाट काठमाडौंदेखि बैड्कको हवाइ टिकट रु. 28,000 पर्छ । फेरि थायल्यान्डबाट टिकट बुकिङ गराउँदा 8600 थाइ भाट पर्छ भने कुन ठाउँबाट बुकिङ गराउँदा कति प्रतिशतले सस्तो पर्छ, पत्ता लगाउनुहोस् । (थाइ भाट 1 = नेपाली रु. 3.50)

11. (क) यदि 176 अमेरिकी डलर = 100 पाउन्ड स्टर्लिङ र 1 पाउन्ड स्टर्लिङ = नेपाली रु. 151 भए 132 अमेरिकी डलरसँग कति नेपाली रुपियाँ साट्न सकिन्छ, पत्ता लगाउनुहोस् ।

(ख) यदि ₹ 100 (IC) = नेपाली रु. 160 र 1 अमेरिकी डलर = नेपाली रु. 120 भए ₹ 7500 (IC) बराबर कति अमेरिकी डलर हुन्छ ?

(ग) यदि चिनियाँ युआन 1 = रु. 18.70 र साउदी अरब रियाल 1 = रु. 33.91 भए चिनियाँ युआन 5612 लाई साउदी अरब रियालमा रूपान्तरण गर्नुहोस् ।

खुला प्रश्न

(क) मुद्रा विनिमय गर्दा किन खरिद दर र विक्री दर फरक फरक हुन्छ ?

परियोजना कार्य


उपयुक्त समूह निर्माण गरी प्रत्येक समूहले पत्रपत्रिका वा गुगलबाट खोज गरी आजको दिनको विदेशी मुद्रा विनिमय दर र पत्ता लगाउनुहोस् । दुई दिन अगाडि र आजको दिनमा कुनै मुद्रा विनिमय दरमा कतिको फरक पाउनुहुन्छ वा एउटै पाउनुहुन्छ ? साथै उक्त दिनमा अन्तर्राष्ट्रिय बजारमा सुन प्रति के.जी. वा प्रति तोला वा प्रति ग्राम कति छ ? अमेरिकामा कति छ ? बेलायतमा कति छ ? अस्ट्रेलियामा कति छ ? संयुक्त अरब इमिरेटमा कति छ ? उक्त दिनमा कुन देशको कुन सहरमा किन्दा कतिले सस्तो पर्छ ? यसबारेमा एउटा प्रतिवेदन तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | | |
|-----|------------------------------|--|-------------------|
| 2. | (क) रु. 2280 | (ख) रु. 254700 | (ग) रु. 705191.68 |
| | (घ) रु. 59015.04 | (ड) रु. 62767.41 | (च) रु. 77474.5 |
| | (छ) रु. 5578.43 | (ज) रु. 73229.76 | |
| | (झ) रु. 191326.25 | (ञ) रु. 64515 | |
| 3. | (क) अस्ट्रेलियन \$2266.8 | (ख) अमेरिकन \$1563.11 | |
| | (ग) पाउन्ड स्टर्लिङ €1553.63 | (घ) दिराम 5742.17 | |
| 4. | (क) \$(635 | (ख) रु. 76,500 | |
| 5. | (क) चिनियाँ युआन 2000 | (ख) रु. 93,200 | |
| 6. | (क) दिराम 3.68 | (ख) मलेसियन रिंगोट 1.22 | |
| | (ग) क्यानेडियन डलर 260.91 | (घ) थाइ भाट 8408.91 | |
| 7. | (क) 99,900 | (ख) शिक्षकलाई देखाउने | |
| 8. | (क) नाफा रु. 1,24,000 | (ख) नोक्सान रु. 36,000 | |
| 9. | (क) रु. 4,67,820 | (ख) ने.रु. 36,000 | |
| 10. | (क) नाफा 92.37% | (ख) काठमाडौँवाट गर्दा 6.97% सस्तो पर्छ | |
| 11. | (क) रु. 11,325 | (ख) डलर 100 | |
| | (ग) सा.अ. रियाल 3094.79 | | |

मिश्रित अभ्यास

1. एउटा परिवारले कक्षा 11 पढ्न सुरु गरेको 17 वर्षको छोरा वा छोरीको पढाइमा खर्च गर्ने उद्देश्यका साथ बच्चाकै नाममा कुनै बैंडकमा रु. 4,00,000 जम्मा गरिदिन खोजिरहनुभएको छ। उनी 19 वर्षको हुँदा 12 कक्षा उत्तीर्ण भएपछि सबै रकम (सावाँ र व्याज) भिक्ने सर्तमा उक्त बैंडकमा पैसा जम्मा गर्नुभयो भने,
- (क) अर्धवार्षिक चक्रीय व्याजअनुसार 2 वर्षको लागी जम्मा गरेको रूपियाँमा कति पटक व्याजको गणना हुन्छ, लेख्नुहोस्।
- (ख) तपाइँले आफ्नो बाबुआमालाई तल दिइएका मध्ये कुन विकल्पअनुसार पैसा जम्मा गर्न सल्लाह दिनुहुन्छ र किन? गणना गरी कारण दिनुहोस्।



2. वार्षिक चक्रीय व्याज दरमा कुनै रकमको मिश्रधन 2 वर्ष र 3 वर्षमा क्रमशः रु 12,000 रु. 13200 पुरदछ ।
- (क) वार्षिक चक्रीय व्याज पता लगाउने सूत्र लेख्नुहोस् ।
 - (ख) चक्रीय व्याजको दर कति हुनुपर्छ ?
 - (ग) मूलधन कति हुनु पर्छ, पता लगाउनुहोस् ।
3. एक जना व्यक्तिले वि.स. 2075 वैशाख 25 मा एउटा जग्गा रु. 80, 00,000 मा किने र त्यही दिन देखी नै जग थाप्न सुरु गरी रु. 2,70,00,000 मा घर निर्माण गरे । यदि जग्गाको मूल्य प्रतिवर्ष 20% का दरले बढ्दै जान्छ भने घरको मूल्य 20% ले प्रतिवर्ष घट्दै जान्छ ।
- (क) T वर्षपछिको मूल्य (P_T) = $P \left(1 + \frac{R}{100}\right)^T$ मा R ले के जनाउँछ ।
 - (ख) 2 वर्षपछि सो जग्गाको मूल्य कति हुन्छ ?
 - (ग) 2 वर्षपछि सो घरको मूल्य कति हुन्छ ?
 - (घ) के 2 वर्षपछि जग्गा र घरको मूल्य बराबर हन्छ त ? हुँदैन भने कति वर्षपछि जग्गा र घरको मूल्य बराबर हुन्छ, पता लगाउनुहोस् ।
4. रामले अमेरिकन डलर (\$)1 = ने. रु. 110 का दरले केही नेपाली रुपियाँको अमेरिकन डलर खरिद गरेछन् । पाँच दिनपछि अमेरिकन डलरका तुलनामा नेपाली रुपियाँ 10% ले अवमूल्यन भयो र उक्त डलर फेरि नेपाली मुद्रामा साट्दा उनलाई रु. 33,000 नाफा भएछ ।
- (क) मुद्रा विनिमय दर भन्नाले के बुझिन्छ, लेख्नुहोस् ।
 - (ख) नेपाली रुपियाँ 10% ले अवमूल्यन भएपछि अमेरिकन डलर (\$)1 बराबर कति नेपाली रुपियाँ हुन्छ ?
 - (ग) रामले सुरुमा कति नेपाली मुद्राको अमेरिकन डलर खरिद गरेका रहेछन्, पता लगाउनुहोस् ।
 - (घ) नेपाली रुपियाँ 10% अवमूल्यन हुनुको सट्टा 10% ले नै अधिमूल्यन भएको भए उसलाई कति नाफा वा नोक्सान हुन्थ्यो, पता लगाउनुहोस् ।

5. नेपाल बैंडक लिमिटेडको सञ्चालक समितिको नियमित बैठकबाट वार्षिक नीतिमा केही परीवर्तन गर्ने निर्णय गरेको छ । जसअनुसार निर्णयको एउटा बुँदामा मुद्राती खातामा तल दिइएको दरअनुसार अर्धवार्षिक ब्याज दिने निर्णय कायम गरिएको छ ।

जम्मा गर्ने समय	ब्याजको दर	कम्तीमा आवश्यक रकम
6 महिनासम्म	6.75%	Rs. 50,000
6 महिना देखि 1 वर्षसम्म	7.25%	Rs. 50,000
1 वर्षदेखि छ वर्षसम्म	7.5%	Rs. 75,000

सुजित ठाकुरले माथि दिइएको जानकारी लिइसकेपछि 2 वर्षमा 5% प्रतिवर्ष साधारण ब्याजदरले तिर्ने गरी सहकारीबाट रु. 2,00,000 सापटी लिएछन् र तुरुन्तै उक्त मूलधन उति नै समयका लागि नेपाल बैंडकको मुद्राती खातामा लगेर जम्मा गरेछन् ।

- (क) सुजित ठाकुरले मुद्राती खातामा जम्मा गर्दा माथिको कुन ब्याजदरअनुसार जम्मा गर्नुपर्छ ?
 (ख) सुजित ठाकुरले 2 वर्षमा प्राप्त गर्ने जम्मा मिश्रधन कर्ति होला, पत्ता लगाउनुहोस् ।
 (ग) सहकारीलाई 2 वर्षपछि तिर्नुपर्ने जम्मा रकम कर्ति होला, पत्ता लगाउनुहोस् ।
 (घ) सुजित ठाकुरले 2 वर्षमा जम्मा कर्ति रूपियाँ नाफा गरे होलान् ।

6. अनिस संयुक्त अरब इमिरेटमा 5 वर्ष काम गरी नेपाल फर्किएका छन् । उनले आफ्नो साथमा संयुक्त अरब इमिरेट दिराम 60,000 लिएर आएका छन् । संयुक्त अरब इमिरेट दिराम 1 बराबर नेपाली रु. 34.83 को दरमा उनले सबै दिराम साटेछन् । सोही दिन नेपाल बैंडक लिमिटेडको मुद्राती खातामा तल दिइएको दरअनुसार अर्धवार्षिक चक्रीयब्याज पाउने गरी 1 वर्षका लागि जम्मा गरेछन् ।

जम्मा गर्ने समय	ब्याजको दर	कम्तीमा आवश्यक रकम
6 महिनासम्म	9%	Rs. 50,000
6 महिना देखि 1 वर्षसम्म	10%	Rs. 50,000
1 वर्षदेखि 5 वर्षसम्म	12%	Rs. 75,000

- (क) हाम्रो देशमा मुद्राको विनिमय दर कसले निर्धारण गर्दछ ?
 (ख) अनिसले संयुक्त अरब इमिरेट दिराम 60,000 सटही गर्दा कर्ति नेपाली रूपियाँ पाए ।
 (ग) अनिसले कुन विकल्पअनुसार बैंडकमा नगद जम्मा गरे होलान्, कारणसहित लेख्नुहोस् ।
 (घ) 1 वर्षपछि अनिसले बैंडकबाट प्राप्त गर्ने जम्मा रकम कर्ति होला ?

7. ई.सं. 2020 को अन्त्यमा काठमाडौँमा 4 आनाको एउटा घडेरीको मूल्य रु. 60,00,000 राखिएको थियो । ई.सं. 2021 को सुरुमा जग्गा किन्नेको अत्यधिक चापले गर्दा जग्गाको भाउ 10% ले बढेको थियो । तर ई.सं. 2022 को अन्त्यमा देशमा आर्थिक मन्दीका कारणले जग्गाको भाउ 4% ले घटाइयो भने,

- (क) चलन चल्तीको सङ्केतअनुसार $P \left(1 + \frac{R}{100}\right)^T - P$ ले के जनाउँछ ।


- (ख) ई.सं. 2022 को अन्त्यमा सो घडेरीको मूल्य कति भए होला, पत्ता लगाउनुहोस् ।
- (ग) ई.सं. 2022 मा 4% ले घटनुको साटो 5% ले घटेको भए जग्गा बेच्ने मानिसलाई कति घाटा हुन्थ्यो होला, गणना गरी पत्ता लगाउनुहोस् ।
- 8.** कुलबहादुर वैदेशिक रोजगारीमा जाने निर्णय गरी एउटा सहकारी संस्थाबाट 2 वर्षका लागि 15% प्रतिवर्ष वार्षिक चक्रीय ब्याजदरमा रु. 2,50,000 क्रृपाली लिए । 1 वर्षपछि उनले आफ्नो कमाइबाट बचेको मलेसियन रिड्गेट 7,000 क्रृपाली लिए तिर्नका लागि आफ्नो घरमा पठाइदिए । मलेसियन रिड्गेट 1 = नेपाली रुपियाँ 28.58 को दरमा उनको श्रीमतीले सबै मलेसियन रिड्गेट साटेर उक्त सहकारी संस्थाबाट आफ्नो श्रीमान् बिदेश जाँदा लागेको क्रृपाली घटाइन् । बाँकी सावाँ र ब्याज सोही ब्याजदरअनुसार अर्को 1 वर्षपछि बुझाउँछिन् भने,
- (क) वार्षिक चक्रीय मिश्रधन पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
- (ख) 1 वर्षपछि तिर्नुपर्ने जम्मा रकम कति भएको रहेछ, पत्ता लगाउनुहोस् ।
- (ग) मलेसियन रिड्गेट 7,000 बराबर कति नेपाली रुपियाँ हुन्छ ?
- (घ) अन्तिममा सबै ऋण चुक्ता गर्न उनले कति रकम बुझाउनु पर्छ ?
- 9.** एक जना व्यक्तिले वार्षिक 10% चक्रीय ब्याजदरमा रु. 1,50,000 दुई वर्षका लागि क्रृपाली लिए । ब्याज र क्रृपाली कही कम गर्न उनले एक वर्षको अन्त्यमा रु. 85,000 तिरेछन् ।
- (क) अब ऋण चुक्ता गर्न उनले दोस्रो वर्षका अन्त्यमा कति रुपियाँ तिर्नु पर्ना, पत्ता लगाउनुहोस् ।
- (ख) दुई वर्षमा उनले तिरेको जम्मा ब्याज पत्ता लगाउनुहोस् ।
- (ग) यदि उनले लिएको ऋण रकम दोस्रो वर्षका अन्त्यमा मात्र तिरेको भए कति ब्याज बढी वा कम तिर्नुपर्यो होला, पत्ता लगाउनुहोस् ।

उत्तर


- (क) 4 पटक (ख) पहिलो विकल्पअनुसार
- (क) $P \left[\left(1 + \frac{R}{100} \right)^T - 1 \right]$ (ख) 10% (ग) 9917.35
- (क) वृद्धि दर (ख) रु. 1,15,20,000 (ग) रु. 1,72,80,000 (घ) हुँदैन, 3 वर्ष
- (ख) रु. 121 (ग) रु. 3,30,000 (घ) रु. 33,000 नोक्सान
- (क) 7.5 % (ख) रु. 2,31,730.08 (ग) रु. 2,20,000 (घ) रु. 11,730.083
- (क) नेपाल राष्ट्र बैंक (ख) 20,89,800 (ग) 10 % (घ) रु. 23,04,004.5
- (क) वृद्धि (ख) रु. 63,36,000 (ग) रु. 66,000 (घाटा)
- (ख) रु. 2,87,500 (ग) रु. 2,00,060 (घ) रु. 1,00,556
- (क) रु. 88,000 (ख) रु. 23,000 (ग) रु. 8,500 बढी

5.0 पुनरवलोकन (Review)

उपयुक्त सङ्ख्याका समूहमा वसी तल दिइएका जस्तै एक एकओटा ठोस वस्तु लिनुहोस् । उक्त ठोस वस्तुहरूको अवलोकन गरी तलका प्रश्नमा छलफल गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् :




(अ)



(आ)



(इ)



(ई)

- चित्र (अ) मा बेलनाको आधारको अर्धव्यास 7 cm र उचाइ 10 cm भए वक्र सतह र पूरा सतहको क्षेत्रफल कति हुन्छ ?
- चित्र (आ) मा प्रिज्मको आधारको क्षेत्रफल 24 cm^2 र लम्बाइ 8 cm भए उक्त प्रिज्मको आयतन कति होला ?
- चित्र (इ) मा गोलाको आयतन 616 cm^3 भए उक्त गोलाको अर्धव्यास कति होला ?
- चित्र (ई) मा गोलाको अर्धव्यास बराबर भए गोलाको सतहको क्षेत्रफल र अर्धगोलाको पूरा सतहको क्षेत्रफलको अनुपात कति हुन्छ ?


5.1.1 पिरामिडको परिचय (Introduction of Pyramid)

क्रियाकलाप 1

तल चित्रमा वर्ग आधार भएको पिरामिडको जाली दिइएको छ । कागजबाट पिरामिड कसरी बनाउन सकिएला ?

जोडीमा एक एकओटा आयतकार कागज लिनुहोस् ।

उक्त कागजमा दिइएको चित्रमा जस्तै गरी वर्ग आधार भएको पिरामिडको जाली बनाउनु होस् र कैचीको सहायताबाट काटेर निकाल्नुहोस् । गमको प्रयोग गरी छड्के सतहहरूलाई एउटा साभा शीर्षबिन्दुमा जोडेर नमुना वर्ग आधार भएको पिरामिड बनाउनुहोस् ।




यसरी तयार गरिएका नमूना सामग्री अवलोकन गरी निम्नलिखित प्रश्नहरूको उत्तर भन्नुहोस् :

- (क) कतिओटा सतहहरू रहेछन् ?
- (ख) कुन कुन आकारका सतहहरू रहेछन् ?
- (ग) शीर्षबिन्दुहरू कतिओटा रहेछन् ?
- (घ) किनाराहरू कतिओटा छन् ?

क्रियाकलाप 2

उपयुक्त सङ्ख्यामा समूहमा बसी तल दिइएका जस्तै एक एकओटा कागजबाट वा सिसाबाट वा काठबाट बनेका ठोस वस्तुहरूको नमूना लिनुहोस् । उक्त वस्तुहरूको अवलोकन गरी तलका प्रश्नमा छलफल गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।



- (क) आधारहरू कुन कुन आकारका छन् ?
- (ख) आधारबाहेक अन्य सतहहरू पनि छन् ? तिनीहरू कुन कुन आकारका छन् ?
- (ग) कतिओटा शीर्षबिन्दुहरू छन् ?
- (घ) कुन कुन सतहहरू अनुरूप छन् ?
- (ड) हरेक ठोस नमूनाहरूको किनारा कति कति ओटा छन् ?

दिइएका ठोस आकृतिहरू पिरामिडका हुन् । सबै पिरामिडमा आधारको सतह बहुभुज छन् । पिरामिडमा आधारबाहेक त्रिभुजाकार छड्के सतहहरू (Lateral Surface) हुन्छन् । समकोणी नियमित बहुभुजाकार आधार भएका पिरामिडका सतहहरू आपसमा अनुरूप हुन्छन् । छड्के सतहको एउटा साभा शीर्षबिन्दु हुन्छ । साथै ठाडो उचाइ आधारको सतहसँग लम्ब पनि हुन्छ ।


आधार बहुभुज भएको र छड्के सतहहरूको एउटा साभा शीर्षबिन्दु भएको त्रिआयामिक (three dimensional) ठोस वस्तुलाई पिरामिड (pyramid) भनिन्छ । आधारको बहुभुजको प्रकारअनुसार पिरामिडको नामाकरण गरिन्छ, जस्तै: त्रिभुज आधार भएको पिरामिड, चार्स आधार भएको पिरामिड ।

5.1.2 पिरामिडका भागहरू (Parts of Pyramid)

क्रियाकलाप 3

चित्रमा वर्ग आधार भएको पिरामिडको चित्र दिइएको छ। दिइएको चित्रको अवलोकन गरी निम्नलिखित प्रश्नमा छलफल गर्नुहोस् :

- पिरामिडमा कुन कुन भागहरू हुन्छन् ?
- पिरामिडमा ठाडो उचाइ भन्नाले के बुझिन्छ ?
- छड्के उचाइ के लाई भनिन्छ ?
- पिरामिडमा के लाई किनारा भनिन्छ ?
- किनारा, छड्के उचाइ, ठाडो उचाइ र आधारको भुजाको लम्बाइबिचको कस्तो सम्बन्ध हुन्छ ?



यहाँ किनारा ' e ', छड्के उचाइ ' l ', ठाडो उचाइ ' h ' र आधारको भुजाको लम्बाइ ' a ' छ।

अब चित्रबाट,

समकोण ΔPOM मा

$$(PM)^2 = (PO)^2 + (OM)^2 \quad [\because \text{पाइथागोरस साध्यअनुसार}]$$

$$l^2 = h^2 + \left(\frac{a}{2}\right)^2 \quad [\because OM = \frac{1}{2} AB = \frac{1}{2} a]$$

त्यसै गरी समकोण ΔPMC मा

$$(PC)^2 = (PM)^2 + (MC)^2 \quad [\because \text{पाइथागोरस साध्यअनुसार}]$$


$$e^2 = l^2 + \left(\frac{a}{2}\right)^2 \quad [MC = \frac{1}{2} BC = \frac{1}{2} a]$$

5.1.3 वर्गाधार पिरामिडको सतहको क्षेत्रफल (Surface Area of Based Pyramid)

क्रियाकलाप 4

चित्रमा वर्ग आधार भएको पिरामिड र त्यसलाई खोल्दा बनेको जाली दिइएको छ, जसको छड्के उचाइ (l) र आधार भुजाको लम्बाइ (a) छ । दिइएको चित्रहरूको अवलोकन गरी निम्नलिखित प्रश्नमा छलफल गर्नुहोस् :

- (क) पिरामिडमा कति ओटा त्रिभुजाकार सतहहरू हुन् ?
- (ख) के सबै त्रिभुजाकार सतहहरूको क्षेत्रफल बराबर हुन्छ ?
- (ग) पिरामिडमा के कस्ता सतहहरू हुन्छन् र तिनीहरूको क्षेत्रफल कति कति हुन्छन् ?
- (घ) चित्रमा कति ओटा किनारा छन् ?



यहाँ दिइएको पिरामिडको आधार वर्ग भएको हुँदा,
आधारको क्षेत्रफल = वर्गको क्षेत्रफल

$$= (\text{भुजाको लम्बाइ})^2 = a^2$$

पिरामिडमा त्रिभुजाकार छड्के सतह हुन्छन् ।

$$\begin{aligned} \text{तसर्थ एउटा छड्के सतहको क्षेत्रफल} &= \frac{1}{2} \times \text{आधार} \times \text{उचाइ} \\ &= \frac{1}{2} \times a \times l \quad [\because \text{पिरामिडको छड्के उचाइ} \\ &\quad \text{त्रिभुजका लागि ठाडो उचाइ हुन्छ] \end{aligned}$$

पिरामिडमा 4 ओटा त्रिभुजाकार छड्के सतहहरू हुन्छन् र ती सबै त्रिभुजका क्षेत्रफल बराबर हुन्छन् ।

$$\text{तसर्थ पिरामिडको छड्के सतहको क्षेत्रफल} = 4 \left(\frac{1}{2} \times a \times l \right)$$

$$= 2al$$

वर्ग आधार भएको पिरामिडको छड्के सतहको क्षेत्रफल (LSA) = $2 a l$

$$\begin{aligned} \text{पूरा सतहको क्षेत्रफल (TSA)} &= \text{आधारको क्षेत्रफल} + \text{छड्के सतहको क्षेत्रफल} \\ &= a^2 + 2al \end{aligned}$$

उदाहरण १

वर्ग आधार भएको एउटा पिरामिडको आधार भुजाको लम्बाइ (a) = 8 cm र छड्के उचाइ (l) = 3 cm छ भने उक्त पिरामिडको छड्के सतह र पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ आधारको भुजाको लम्बाइ (a) = 8 cm

छड्के उचाइ (l) = 3 cm

हामीलाई थाहा छ, आधारको क्षेत्रफल = $a^2 = (8 \text{ cm})^2 = 64 \text{ cm}^2$

छड्के सतहको क्षेत्रफल (LSA) = $2al = 2 \times 8 \times 3 = 48 \text{ cm}^2$

पूरा सतहको क्षेत्रफल (TSA) = आधारको क्षेत्रफल + छड्के सतहको क्षेत्रफल
= $64 \text{ cm}^2 + 48 \text{ cm}^2 = 112 \text{ cm}^2$

तसर्थ उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल 112 cm^2 रहेछ ।

उदाहरण २

वर्ग आधार भएको एउटा पिरामिडको आधारको भुजाको लम्बाइ 10 cm र किनाराको लम्बाइ 13 cm छ । उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ वर्ग आधार भएको पिरामिडमा,

आधारको भुजाको लम्बाइ (a) = 10 cm

किनाराको लम्बाइ (e) = 13 cm

पूरा सतहको क्षेत्रफल = ?

हामीलाई थाहा छ, $e^2 = l^2 + \left(\frac{a}{2}\right)^2$

अथवा, $(13)^2 = l^2 + \left(\frac{10}{2}\right)^2$


अथवा, $169 = l^2 + 25$

अथवा, $169 - 25 = l^2$

अथवा,, $144 = l^2$

$\therefore l = 12 \text{ cm}$

\therefore छड्के उचाइ (l) = 12 cm



हामीलाई थाहा छ आधारको क्षेत्रफल (A) = $a^2 = (10)^2 = 100 \text{ cm}^2$

छड्के सतहको क्षेत्रफल (LSA) = $2al = 2 \times 10 \times 12 = 240 \text{ cm}^2$

अब पूरा सतहको क्षेत्रफल (LSA) = आधारको क्षेत्रफल (A) + छड्के सतहको क्षेत्रफल
= $100 + 240 = 340 \text{ cm}^2$

अतः उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल 340 cm^2 रहेछ।

उदाहरण 3

वर्ग आधार भएको एउटा पिरामिडको पूरा सतहको क्षेत्रफल 144 cm^2 र छड्के उचाइ 5 cm छ भने उक्त पिरामिडको ठाडो उचाइ र किनाराको लम्बाइ पत्ता लगाउनुहोस्।

समाधान

यहाँ वर्ग आधार भएको पिरामिडमा,

पूरा सतहको क्षेत्रफल (TSA) = 144 cm^2

छड्के उचाइ (l) = 5 cm

ठाडो उचाइ (h) = ?

किनाराको लम्बाइ (e) = ?

हामीलाई थाहा छ,

पूरा सतहको क्षेत्रफल = $a^2 + 2al$

$$\text{अथवा, } 144 = a^2 + 2a \times 5$$

$$\text{अथवा, } 144 = a^2 + 10a$$

$$\text{अथवा, } a^2 + 10a - 144 = 0$$

$$\text{अथवा, } a^2 + (18 - 8)a - 144 = 0$$

$$\text{अथवा, } a^2 + 18a - 8a - 144 = 0$$

$$\text{अथवा, } a(a + 18) - 8(a + 18) = 0$$

$$\text{अथवा, } (a + 18)(a - 8) = 0$$


$$\text{या त, } a + 18 = 0 \therefore a = -18$$

[∵ लम्बाइ कहिल्यै ऋणात्मक हुँदैन,

$$\text{अथवा, } a - 8 = 0 \therefore a = 8$$

त्यसैले a को मान -18 हुन सक्दैन।]

अतः आधार भुजाको लम्बाइ (a) = 8 cm



$$\text{फेरि } l^2 = h^2 + \left(\frac{a}{2}\right)^2$$

$$\text{अथवा, } 5^2 = h^2 + \left(\frac{8}{2}\right)^2$$

$$\text{अथवा, } 25 = h^2 + 16$$

$$\text{अथवा, } 25 - 16 = h^2$$

$$\text{अथवा, } 9 = h^2$$

$$\text{अथवा, } h = 3 \text{ cm}$$

$$\therefore \text{ठाडो उचाइ (}h\text{)} = 3 \text{ cm}$$

$$\text{त्यस्तै, } e^2 = l^2 + \left(\frac{a}{2}\right)^2$$

$$\text{अथवा, } e^2 = 5^2 + \left(\frac{8}{2}\right)^2$$

$$\text{अथवा, } e^2 = 25 + 16$$

$$\text{अथवा, } e^2 = 41$$

$$\therefore e = \sqrt{41} \text{ cm}$$

अतः उक्त पिरामिडको ठाडो उचाइ (h) = 3 cm र किनाराको लम्बाइ (e) = $\sqrt{41}$ cm रहेछ ।

उदाहरण 4

दिइएको चित्र वर्ग आधार भएको एउटा पिरामिड हो । उक्त पिरामिडको आधारको लम्बाइ 12 cm र छड्के सतहको क्षेत्रफल 240 cm^2 छ । उक्त पिरामिडको छड्के उचाइ र ठाडो उचाइ पत्ता लगाउनुहोस् ।

समाधान

$$\text{यहाँ आधारको लम्बाइ (}a\text{)} = 12 \text{ cm}$$

$$\text{छड्के सतहको क्षेत्रफल (LSA)} = 240 \text{ cm}^2$$

$$\text{ठाडो उचाइ (}h\text{)} = ?$$

$$\text{छड्के उचाइ (}l\text{)} = ?$$


हामीलाई थाहा छ,

$$\text{छड्के सतहको क्षेत्रफल} = 2al$$

$$\text{अथवा, } 240 = 2 \times 12 \times l$$

$$\text{अथवा, } \frac{240}{2 \times 12} = l$$

$$\therefore l = 10 \text{ cm}$$



$$\text{अब } l^2 = h^2 + \left(\frac{a}{2}\right)^2$$

$$\text{अथवा, } (10)^2 = h^2 + \left(\frac{12}{2}\right)^2$$

$$\text{अथवा, } 100 = h^2 + 36$$

$$\text{अथवा, } 100 - 36 = h^2$$

$$\text{अथवा, } 64 = h^2$$


$$\therefore h = 8 \text{ cm}$$

तसर्थ दिइएको पिरामिडको छड्के उचाइ (l) = 10 cm र ठाडो उचाइ (h) = 8 cm रहेछ ।

5.1.4 पिरामिडको आयतन (Volume of Pyramid)

क्रियाकलाप 5

कार्ड पेपरबाट समान उचाइ र आधारको क्षेत्रफल बराबर भएको एउटा वर्ग आधार भएको पिरामिड र घन बनाउनुहोस् (पिठो वा बालुवा भरेर खन्याउन मिल्ने) । उक्त पिरामिडमा पिठो वा बालुवा भरेर घनमा खन्याउने हो भने कति पटकमा उक्त घन भरिन्छ होला, अनुमान गर्नुहोस् । अनुमान मिले नमिलेको परीक्षण गरी निष्कर्ष कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।



यहाँ पिरामिडमा पिठो वा बालुवा भरेर तीन पटक खन्याउदा घन भरियो । यसबाट उक्त घनको आयतन वर्ग आधार भएको पिरामिडको तीन गुणा हुन्छ भन्न सकिन्छ ।

तसर्थ $3 \times$ वर्ग आधार भएको पिरामिडको आयतन = घनको आयतन

$$\begin{aligned} \text{अर्थात् वर्ग आधार भएको पिरामिडको आयतन} &= \frac{1}{3} \text{ घनको आयतन} \\ &= \frac{1}{3} \text{ आधारको क्षेत्रफल} \times \text{उचाइ} \end{aligned}$$

वर्ग आधार पिरामिडको आधारको भुजाको लम्बाइ ' a ' र उचाइ ' h ' भए,

$$\begin{aligned} \text{उक्त पिरामिडको आयतन} &= \frac{1}{3} \text{ आधारको क्षेत्रफल} \times \text{उचाइ} \\ &= \frac{1}{3} \times A \times h = \frac{1}{3} \times a^2 \times h \end{aligned}$$

उदाहरण ५

वर्ग आधार भएको पिरामिडको आयतन पता लगाउनुहोस् :
समाधान


आधार भुजाको लम्बाई (a) = 16 cm

ठाडो उचाई (h) = 6 cm

पिरामिडको आयतन (V) = ?

हामीलाई थाहा छ आधारको क्षेत्रफल (A) = $a^2 = (16)^2 = 256 \text{ cm}^2$

अब पिरामिडको आयतन (V) = $\frac{1}{3} \times A \times h = \frac{1}{3} \times 256 \times 6 = 512 \text{ cm}^3$



उदाहरण ६

वर्ग आधार भएको एउटा पिरामिडको आयतन 384 cm^3 र आधार भुजाको लम्बाई 12 cm छ। सो पिरामिडको छड्के सतहको क्षेत्रफल पता लगाउनुहोस्।

समाधान

यहाँ वर्ग आधार भएको पिरामिडमा,

पिरामिडको आयतन (V) = 384 cm^3

आधार भुजाको लम्बाई (a) = 12 cm

छड्के सतहको क्षेत्रफल = ?

हामीलाई थाहा छ पिरामिडको आयतन (V) = $\frac{1}{3} \times a^2 \times h$

$$\text{अथवा, } 384 = \frac{1}{3} \times (12)^2 \times h$$

$$\text{अथवा, } 384 = \frac{1}{3} \times 144 \times h$$

$$\text{अथवा, कक } \frac{384}{144} \times 3 = h$$

$$\therefore h = 8 \text{ cm}$$

$$\text{फोरि } l^2 = h^2 + \left(\frac{a}{2}\right)^2$$

$$\text{अथवा, } l^2 = 8^2 + \left(\frac{12}{2}\right)^2$$

$$\text{अथवा, } l^2 = 64 + 36$$

$$\text{अथवा, } l^2 = 100 \text{ cm}^2$$

$$\therefore l = 10 \text{ cm}$$

$$\text{फोरि छड्के सतहको क्षेत्रफल (LSA)} = 2al = 2 \times 12 \times 10 = 240 \text{ cm}^2$$

$$\text{तसर्थ उक्त पिरामिडको छड्के सतहको क्षेत्रफल (LSA)} = 240 \text{ cm}^2 \text{ रहेछ।}$$

उदाहरण 7

एउटा वर्ग आधार भएको पिरामिडको पूरा सतहको क्षेत्रफल 96 cm^2 र आधार भुजाको लम्बाइ 6 cm छ । उक्त पिरामिडको आयतन पत्ता लगाउनुहोस् ।

समाधान

वर्ग आधार भएको पिरामिडमा,

$$\text{पूरा सतहको क्षेत्रफल (TSA)} = 96 \text{ cm}^2$$

$$\text{आधार भुजाको लम्बाइ (a)} = 6 \text{ cm}$$

$$\text{पिरामिडको आयतन (V)} = ?$$

सूत्रानुसार,

$$\text{पूरा सतहको क्षेत्रफल (TSA)} = a^2 + 2al$$

$$\text{अथवा, } 96 = 6^2 + 2 \times 6 \times l$$

$$\text{अथवा, } 96 - 36 = 12 \times l$$

$$\text{अथवा, } 60 = 12 \times l$$

$$\text{अथवा, } l = \frac{60}{12}$$

$$\therefore l = 5 \text{ cm}$$

$$\text{त्यस्तै } l^2 = h^2 + \left(\frac{a}{2}\right)^2$$

$$\text{अथवा, } 5^2 = h^2 + \left(\frac{6}{2}\right)^2$$

$$\text{अथवा, } 25 = h^2 + 9$$

$$\text{अथवा,, } 25 - 9 = h^2$$


$$\text{अथवा, } h^2 = 16$$

$$\therefore h = 4 \text{ cm}$$

$$\text{अब पिरामिडको आयतन (V)} = \frac{1}{3} \text{ आधारको क्षेत्रफल} \times \text{उचाइ}$$

$$= \frac{1}{3} \times 6^2 \times 4 = 48 \text{ cm}^3$$


$$\text{अतः उक्त पिरामिडको आयतन (V)} = 48 \text{ cm}^3 \text{ रहेछ ।}$$




अभ्यास 5.1

1. दिइएको वर्ग आधार भएको पिरामिडको चित्र अध्ययन गरी तलका प्रश्नको उत्तर दिनुहोस् :


- (क) GO र GM ले पिरामिडमा के जनाउँछ ?
- (ख) यदि $XY = a \text{ cm}$ छ भने OM को लम्बाइ कति हुन्छ ? लेख्नुहोस्।
- (ग) यदि पिरामिडको ठाडो उचाइ $= h$, छड्के उचाइ $= l$ र आधारको भुजा $= a$ भए यिनीहरूको सम्बन्धलाई गणितीय रूपमा लेख्नुहोस्।
- (घ) दिइएको पिरामिडमा GZ , GY , GX र GW लाई के भनिन्छ ? के यिनीहरू एकआपसमा बराबर हुन्छन् ?
- 2.** (क) आधार भुजा ' m ' cm र छड्के उचाइ ' k ' cm भएको वर्ग आधार भएको पिरामिडको पूरा सतहको क्षेत्रफल कति हुन्छ, लेख्नुहोस्।
- (ख) आधार भुजा ' p ' cm र छड्के उचाइ ' q ' cm भएको वर्ग आधार भएको पिरामिडको छड्के सतहको क्षेत्रफल कति हुन्छ ?
- (ग) वर्ग आधार भएको पिरामिडको आधार भुजाको लम्बाइ ' r ' cm र ठाडो उचाइ ' h ' cm छ भने उक्त पिरामिडको आयतन r र h को रूपमा लेख्नुहोस्।
- (घ) एउटा वर्ग आधार भएको पिरामिडको आधारको क्षेत्रफल ' z ' sq. unit र पूरा सतहको क्षेत्रफल ' y ' sq. unit छन्। सो पिरामिडको त्रिभुजाकार सतहको क्षेत्रफल कति हुन्छ, पत्ता लगाउनुहोस्।
- 3.** (क) एउटा वर्ग आधार भएको पिरामिडको आधारको क्षेत्रफल 64 cm^2 र उचाइ 15 cm भए त्यसको आयतन पत्ता लगाउनुहोस्।
- (ख) एउटा वर्ग आधार भएको पिरामिडको पूरा सतहको क्षेत्रफल 285 cm^2 र त्रिभुजाकार सतहको क्षेत्रफल 192 cm^2 छन्। उक्त पिरामिडको आधारको क्षेत्रफल पत्ता लगाउनुहोस्।
- (ग) तल वर्ग आधार भएका पिरामिडको चित्र दिइएको छ। तलका प्रश्नहरूको हल गर्नुहोस्।









(अ) यदि $PO = 8 \text{ cm}$ र $OM = 12 \text{ cm}$ भए, छड्के उचाइ र किनारको लम्बाइ कति कति रहेछ ? पत्ता लगाउनुहोस् ।



(आ) यदि $SA = 13 \text{ cm}$ र $NO = 10 \text{ cm}$ भए, ठाडो उचाइ र किनारको लम्बाइ कति कति रहेछ ? पत्ता लगाउनुहोस् ।




4. दिइएको नापअनुसार पिरामिडको पूरा सतहको क्षेत्रफल र आयतन पत्ता लगाउनुहोस् ।



5. सोफियासँग भएको एउटा भाँडाको आधार वर्गाकार पिरामिड आकारमा छ । यसमा उनले आफूले पिउने पानी भर्नुपर्ने छ । जसको उचाइ 25 cm र आधारको लम्बाइ 30 cm छ भने उक्त भाँडामा कति लिटर पानी अटाउँछ, पत्ता लगाउनुहोस् ।
6. पूरा सतहको क्षेत्रफल 800 cm^2 भएको एउटा वर्ग आधार भएको पिरामिडको आधारको भुजा 16 cm छ । उक्त पिरामिडको त्रिभुजाकार सतहको क्षेत्रफल र आयतन पत्ता लगाउनुहोस् ।
7. वर्ग आधार भएको पिरामिड आकारमा रहेको एउटा एक्युरियमको पूरा सतहको क्षेत्रफल 400 sq. inch र छड्के उचाइ 15 inch छ भने उक्त एक्युरियमको आयतन पत्ता लगाउनुहोस् ।

8. इजिप्टमा घुम्न गएको पर्यटकहरूको एउटा समूह गाइडको सहायताबाट पिरामिड भएको ठाउँमा पुग्यो । त्यसपछि वर्ग आधार भएको पिरामिड देखाउदै गाइडले भन्यो कि; यसको आधारको सतहको क्षेत्रफल 3600 m^2 र यसको उचाइ 50 m छ । यो सुनेपछि पर्यटकको समूहमा भएका एक जना गणित विषयका विज्ञले उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनु भएछ भने त्यो कति थियो होला, पत्ता लगाउनुहोस् ।
9. पर्यटकको समूह राख्नका लागि एउटा होटलले वर्ग आधार भएको पिरामिड आकारको टेन्ट निर्माण गर्नु पर्ने छ । जसको आधारका हरेक भुजा 32 m र उचाइ 50 m छन् ।
- (क) यो टेन्ट बनाउन कति वर्गमिटर कपडा आवश्यक होला ?
 (ख) एक वर्गमिटर कपडाको रु. 500 का दरले उक्त टेन्ट बनाउन जम्मा कति खर्च लाग्ना ?
10. सँगै देखाइएको चित्र आशारामको जग्गामा नेपाल दूरसंचार संस्थानले निर्माण गरेको टेलिफोनको टावर हो । वर्गाकार आधार भएको उक्त टावरको छड्के उचाइ 50 ft र ठाडो उचाइ 40 ft छ ।
- (क) उक्त टावरले ओगटेको जग्गाको क्षेत्रफल कति होला ?
 (ख) यदि प्रतिवर्ष 1 sq.ft को भाडा रु. 50 भए 20 वर्षमा नेपाल दूरसंचार संस्थानले आशारामलाई भाडाबापत कति रकम बुझाउनु पर्ला, पत्ता लगाउनुहोस् ।
11. देखाइएको पिरामिड आकारमा बनेको यो चक्केटको आधार वर्गाकार छ । जसको पूरा सतहको क्षेत्रफल 1920 cm^2 र आधारको लम्बाइ 30 cm छ । यसको ठाडो उचाइ कति हुन्छ पत्ता लगाउनुहोस् ।



खुला प्रश्न

१. एउटा घरको चारकुने कोठाको चित्र बनाई सोका भागहरू नापसहित देखाउनुहोस् । ती भागहरूको भित्तामा रड लगाउन र भुईँमा कार्पेट बिच्छ्याउन कति खर्च लाग्छ ? लगाउने सामानको दर, मूल्य आफ्नो ठाउँमा कति छ उल्लेख गरी हिसाब गरेर देखाउनुहोस् । यदि तपाईंले पत्ता लगाएको खर्च घटाउनु परेमा के के गर्न सक्नुहुन्छ ? आफ्नो उत्तर तर्किक रूपमा उल्लेख गर्नुहोस् ।
२. कुनै धातुको आयतन निश्चित हुन्छ, तर सो धातुबाट बनेको सामानको क्षेत्रफल फरक फरक हुन सक्छ भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ ? जतिसकदो धेरै र फरक फरक उदाहरणबाट आफ्नो उत्तर उदाहरणसहित पुष्टि गर्नुहोस् ।
३. खाली ठाउँ भरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 एउटा बेलनाको आधारको अर्धव्यास , बेलनाको उचाइ
 सो बेलनाको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् । यदि सो बेलनाको वक्र सतहमा कागज टाँस्नु छ भने कति खर्च लाग्छ ? कागज टाँस्दा लाग्ने खर्च के के हुन्छ ? प्रत्येकको दर उल्लेख गरी आफ्नो उत्तर दिनुहोस् ।

परियोजना कार्य

चार्ट पेपरबाट वर्ग आधार भएका फरक फरक नापका वर्ग आधार भएका पिरामिड निर्माण गर्नुहोस् । तपाईंले निर्माण गरेका पिरामिडका विभिन्न भागको नाप लिई उक्त पिरामिडको,

- (क) आधारको क्षेत्रफल
- (ख) त्रिभुजाकार सतहको क्षेत्रफल
- (ग) पूरा सतहको क्षेत्रफल
- (घ) आयतन पत्ता लगाई कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

1. शिक्षकलाई देखाउनुहोस्
2. (क) $(m^2 + 2mk) \text{ cm}^2$ (ख) $2pq \text{ cm}^2$
(ग) $\frac{1}{3} r^2 h \text{ cm}^3$ (घ) $(y - z) \text{ sq. units}$
3. (क) 320 cm^3 (ख) 93 cm^2
(ग) (अ) $4\sqrt{13} \text{ cm}$ र $4\sqrt{22} \text{ cm}$ (आ) $12 \text{ cm}, \sqrt{194} \text{ cm}$
4. (क) 384 cm^2 र 384 cm^3 (ख) 360 cm^2 र 400 cm^3
(ग) 360 cm^2 र 400 cm^3 (घ) 384 cm^2 र 384 cm^3
(ड) 576 cm^2 र 512 cm^3 (च) 800 cm^2 र 1280 cm^3
5. $7.5 l$ 6. 544 cm^2 र 1280 cm^3
7. 471.40 cu.inch 8. 10597.14 m^2
9. 3359.84 m^2 र $\text{रु. } 1679923.81$
10. (क) 3600 sq.ft (ख) $\text{रु. } 36,00,000$ 11. 8 cm

5.2.1 सोलीको परिचय (Introduction of cone)

क्रियाकलाप 6

चित्रमा आइसक्रिमको सोली र जन्म दिनमा प्रयोग गरिने टोपी दिइएको छ ।

के यिनीहरूका आकार समान छन् ? यी कस्ता आकारका ठोस वस्तुहरू हुन् ?


जन्मदिनमा प्रयोग गरिने टोपीलाई चित्रमा देखाएको जस्तै गरी कैचीले काट्नुहोस् र त्यसलाई फिजाउनुहोस्, के बन्यो ?



सोलीको वक्र सतहको भागलाई काटेर फिजाउँदा वृत्तको क्षेत्रक (sector) बन्छ ।

क्रियाकलाप 7

- एउटा आयताकार कागजमा एउटा वृत्त खिच्नुहोस् ।
- चित्रमा देखाइएको जस्तै गरी वृत्तको केन्द्रमा $\angle AOB$ खिचेर क्षेत्रक AOB काट्नुहोस् ।
- अब उक्त क्षेत्रकलाई मोडेर AO र BO लाई जोड्नुहोस् । केको नमुना बन्यो होला ? लेख्नुहोस् ।



चाप AB को नाप बराबरको परिधि हुने वृत्ताकार आधार भएको सोली बन्यो ।

क्रियाकलाप 8


चित्रमा एउटा सोली देखाइएको छ । जसमा आधारको वृत्तको अर्धव्यास $OB = r \text{ cm}$ छ । शीर्षबिन्दु A देखि वृत्तको केन्द्रमा जोडिएको रेखा AO लाई सोलीको उचाइ (h) भनिन्छ र त्यस्तै रेखा AC र AB लाई सोलीको छड्के उचाइ (l) भनिन्छ ।

अब सोलीको उचाइ, आधारको अर्धव्यास र छड्के उचाइबिच कस्तो सम्बन्ध हुन्छ, छलफल गर्नुहोस् ।

यहाँ समकोण ΔAOB मा

$$(AB)^2 = (AO)^2 + (OB)^2 \quad [\because \text{पाइथागोरस साध्यअनुसार}]$$

$$\begin{aligned} l^2 &= h^2 + r^2 \\ \therefore l &= \sqrt{h^2 + r^2} \end{aligned}$$




सोलीको छड्के उचाइ सोलीको उचाइको वर्ग र आधारको अर्धव्यासको वर्गको योगफलको वर्गमूलसँग बराबर हुन्छ, अर्थात् $l = \sqrt{h^2 + r^2}$


सोलीको सतहको क्षेत्रफल (Surface Area of Cone)

क्रियाकलाप ९


कागजबाट बनेको एउटा सोली लिनुहोस् र कैचीको सहायताले चित्र (क) मा देखाइए जस्तै गरी काटेर पूर्ण रूपमा खोल्नुहोस् । यसरी सोलीको वक्र सतहको भागलाई काटेर फिँजाउँदा चित्रमा देखाएको जस्तै क्षेत्रक बन्ने छ । यसरी बनेको क्षेत्रको लम्बाइ सोलीको आधारको परिधि $2\pi r$ हुन्छ ।



अब चित्र (ख) मा देखाइए जस्तै गरी क्षेत्रकलाई चारओटा सानो बराबर क्षेत्रकहरूमा काट्नुहोस् र दुईओटामा रातो रड भर्नुहोस् ।



अनि चित्र (ग) मा देखाइए जस्तै गरी साना क्षेत्रकहरूलाई विपरीत दिशामा मिलाएर राख्नुहोस् । एउटा समानान्तर चतुर्भुज बनेको देख्न सकिन्छ ।



यहाँ,

यदि सोलीको आधारको अर्धव्यास ' r ' छड्के उचाइ ' l ' र ठाडो उचाइ ' h '

सोलीको वक्र सतहको क्षेत्रफल (CSA) = समानान्तर चतुर्भुजको क्षेत्रफल

$$= \text{आधार} \times \text{उचाइ}$$

$$= \pi r \times l$$

सोलीको पूरा सतहको क्षेत्रफल (TSA) = सोलीको आधारको क्षेत्रफल + वक्र सतहको क्षेत्रफल (CSA)

$$= \pi r^2 + \pi r l$$

$$= \pi r(r + l)$$

आधारको अर्धव्यास 'r' छड्के उचाइ 'l' र ठाडो उचाइ 'h' भएको सोलीको,

$$\text{वक्र सतहको क्षेत्रफल (CSA)} = \pi r \times l = \pi r l$$

$$\text{पूरा सतहको क्षेत्रफल (TSA)} = \pi r^2 + \pi r l = \pi r(r + l)$$

$$\left[\pi = \frac{22}{7} \right]$$

उदाहरण १

दिएको सोलीको आधारको क्षेत्रफल र वक्र सतहको क्षेत्रफल पता लगाउनुहोस् : $\pi = \frac{22}{7}$

समाधान

यहाँ सोलीको ठाडो उचाइ (h) = 12 cm

सोलीको छड्के उचाइ (l) = 13 cm

सोलीको आधारको क्षेत्रफल = ?

सोलीको वक्र सतहको क्षेत्रफल = ?

आधारको अर्धव्यास = r cm छ ।

चित्रमा,

समकोण ΔPOQ मा,

$$PQ^2 = PO^2 + OQ^2 \quad [\because h^2 = p^2 + b^2]$$

$$\text{अथवा, } 13^2 = 12^2 + r^2$$

$$\text{अथवा, } 169 - 144 = r^2$$


$$\text{अथवा, } r^2 = 25$$

$$\therefore r = 5 \text{ cm}$$

अब हामीलाई थाहा छ,

$$\text{आधारको क्षेत्रफल} = \pi r^2 = \frac{22}{7} \times (5)^2 = 78.57 \text{ cm}^2$$

$$\text{सोलीको वक्र सतहको क्षेत्रफल} = \pi r l = \frac{22}{7} \times 5 \times 13 = 204.28 \text{ cm}^2$$



उदाहरण २

सोलीको आधारको व्यास 12 cm र यसको ठाडो उचाइ 8 cm पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् :

समाधान

यहाँ सोलीको आधारको व्यास (d) = 12 cm

$$\pi = \frac{22}{7}$$

सोलीको आधारको अर्धव्यास (r) = $\frac{d}{2} = \frac{12}{2} = 6$ cm

सोलीको ठाडो उचाइ (h) = 8 cm

सोलीको पूरा सतहको क्षेत्रफल = ?

$$\text{चित्रबाट } l^2 = h^2 + r^2$$

$$\text{अथवा, } l^2 = 8^2 + 6^2$$

$$\text{अथवा, } l^2 = 64 + 36$$


$$\text{अथवा, } l^2 = 100 \quad \therefore l = 10\text{cm}$$

अब सोलीको पूरा सतहको क्षेत्रफल = $\pi r(r + l)$

$$= \left(\frac{22}{7} \times 6 \times (6 + 10)\right)$$

$$= 301.71 \text{ cm}^2$$

अत उक्त सोलीको पूरा सतहको क्षेत्रफल 301.71 cm^2 रहेछ ।



उदाहरण ३

सोलीको आधारको अर्धव्यास र छड्के उचाइको योगफल 64 cm छ । यसको पूरा सतहको क्षेत्रफल

2816 cm^2 भए वक्र सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् : $\pi = \frac{22}{7}$

समाधान

यहाँ पूरा सतहको क्षेत्रफल (TSA) = 2816 cm^2

प्रश्नानुसार,

आधारको अर्धव्यास (r) + छड्के उचाइ (l) = 64 cm

$$\therefore r + l = 64$$

सोलीको वक्र सतहको क्षेत्रफल (CSA)= ?

हामीलाई थाहा छ, सोलीको पूरा सतहको क्षेत्रफल = $\pi r(r + l)$

$$\text{अथवा, } 2816 = \frac{22}{7} \times r \times 64$$

$$\text{अथवा, } 2816 \times 7 = r \times 22 \times 64$$

$$\text{अथवा, } r = \frac{2816 \times 7}{22 \times 64}$$

$$\therefore r = 14 \text{ cm}$$

r को मान समीकरण (i) मा राख्दा

$$14 + l = 64$$

$$\text{अथवा, } l = 64 - 14 = 50 \text{ cm}$$

अब सोलीको वक्र सतहको क्षेत्रफल $= \pi r l = \frac{22}{7} \times 14 \times 50 = 2200 \text{ cm}^2$

उदाहरण 4

सोलीको पूरा सतहको क्षेत्रफल र वक्र सतहको क्षेत्रफल क्रमशः 1320 cm^2 र 704 cm^2 भए उक्त सोलीका आधारको परिधिको लम्बाई पत्ता लगाउनुहोस् : $\pi = \frac{22}{7}$

समाधान

यहाँ पूरा सतहको क्षेत्रफल (TSA) $= 1320 \text{ cm}^2$

वक्र सतहको क्षेत्रफल (CSA) $= 704 \text{ cm}^2$

आधारको परिधिको लम्बाई (C) $= ?$

हामीलाई थाहा छ,

सोलीको पूरा सतहको क्षेत्रफल $=$ आधारको क्षेत्रफल $+$ वक्र सतहको क्षेत्रफल

$$\text{अथवा, } 1320 = \pi r^2 + 704$$

$$\text{अथवा, } 1320 - 704 = \frac{22}{7} r^2$$

$$\text{अथवा, } \frac{616}{22} \times 7 = r^2$$

$$\text{अथवा, } r^2 = 196$$

$$\therefore r = 14 \text{ cm}$$


$$\text{अब परिधिको लम्बाई (C) } = 2\pi r = 2 \times \frac{22}{7} \times 14 = 88 \text{ cm}$$

तसर्थ उक्त सोलीको परिधिको लम्बाई (C) $= 88 \text{ cm}$ रहेछ ।

5.2.2 सोलीको आयतन (Volume of Cone)

क्रियाकलाप 10

उपयुक्त समूहमा विभाजन भई बस्नुहोस् । हरेक समूहले चार्टपेपर प्रयोग गरी चित्रमा देखाए जस्तै: आधारको अर्धव्यास र उचाइ बराबर (मानौ a) भएको एउटा बेलना बनाउनुहोस् । साथै आधारको अर्धव्यास र ठाडो उचाइ बेलनाको अर्धव्यास र उचाइसँग बराबर (मानौ a) भएको एउटा सोली बनाउनुहोस् ।



यसरी बनाएको सोलीमा बालुवा वा धुलो माटो भर्नुहोस् । सो बालुवा वा धुलो माटोलाई सिलिन्डरमा खन्याउनुहोस् ।

(क) कति पटक खन्याउँदा सो बेलना बालुवा वा धुलो माटाले भरिन्छ ?

(ख) के यो तीन पटकमा भरिन्छ ?

पकै पनि बालुवा वा धुलो माटाले सोली भर्दै खन्याउँदा तीन पटकमा सो सिलिन्डर भरिन्छ । त्यसैले

सोलीको आयतन (V) = $\frac{1}{3}$ बेलनाको आयतन

सोलीको आयतन (V) = $\frac{1}{3} \times A \times h = \frac{1}{3}\pi r^2 h$ [बेलनाको आयतन = $\pi r^2 h$ हुन्छ ।

उदाहरण 5

दिइएको सोलीको आयतन कति हुन्छ, पत्ता लगाउनुहोस् : $\pi = \frac{22}{7}$

समाधान

यहाँ सोलीको ठाडो उचाइ (h) = 24 cm

सोलीको छड्के उचाइ (l) = 26 cm

सोलीको आयतन (V) = ?

चित्रमा,

MAN एउटा समकोण त्रिभुज हो, त्यसैले पाइथागोरस साध्यअनुसार

$$AN = \sqrt{MN^2 - MA^2}$$


$$\text{अथवा, } r = \sqrt{26^2 - 24^2}$$

$$\text{अथवा, } r = \sqrt{676 - 576}$$

$$\therefore r = 10 \text{ cm}$$

हामीलाई थाहा छ,

$$\text{सोलीको आयतन } (V) = \frac{1}{3}\pi r^2 h = \frac{1}{3} \times \frac{22}{7} \times (10)^2 \times 24 = 2514.28 \text{ cm}^3$$



उदाहरण 6

सोलीको वक्र सतहको क्षेत्रफल 1158.3 cm^2 र छड्के उचाइ 19.5 cm भए उक्त सोलीको आयतन पता लगाउनुहोस् : $\pi = \frac{22}{7}$

समाधान

यहाँ वक्र सतहको क्षेत्रफल (CSA) = 1158.3 cm^2

छड्के उचाइ (l) = 19.5 cm

सोलीको आयतन (V) = ?

हामीलाई थाहा छ,

सोलीको वक्र सतहको क्षेत्रफल = $\pi r l$

$$\text{अथवा, } 1158.3 \text{ cm}^2 = \frac{22}{7} \times r \times 19.5 \text{ cm}$$

$$\text{अथवा, } \frac{1158.3}{22 \times 19.5} \times 7 \text{ cm} = r$$

$$\text{अथवा, } r = 18.9 \text{ cm}$$

$$\text{अब, उचाइ (h)} = \sqrt{l^2 - r^2} = \sqrt{(19.5)^2 - (18.9)^2} = 4.8 \text{ cm}$$

फेरि हामीलाई थाहा छ,

$$\text{सोलीको आयतन (V)} = \frac{1}{3} \pi r^2 h = \frac{1}{3} \times \frac{22}{7} \times (18.9)^2 \times 4.8 = 1796.25 \text{ cm}^3$$

अतः उक्त सोलीको आयतन (V) = 1796.25 cm^3 रहेछ ।

उदाहरण 7

आयतन $100\pi \text{ cm}^3$ भएको एउटा सोलीको आधारको अर्धव्यास र उचाइको अनुपात $5:12$ छ । उक्त सोलीको वक्र सतहको क्षेत्रफल र पूरा सतहको क्षेत्रफल पता लगाउनुहोस् : $\pi = \frac{22}{7}$

समाधान

यहाँ आधारको अर्धव्यास र उचाइको अनुपात $5:12$ छ ।

मानौँ, अर्धव्यास (r) = $5x$ र उचाइ (h) = $12x$

आयतन (V) = $100\pi \text{ cm}^3$

वक्र सतहको क्षेत्रफल = ?

पूरा सतहको क्षेत्रफल = ?

हामीलाई थाहा छ,

$$\text{सोलीको आयतन } (V) = \frac{1}{3}\pi r^2 h = \frac{1}{3} \times \frac{22}{7} \times (5x)^2 \times 12x$$

$$\text{अथवा, } 100\pi = \frac{1}{3} \times \pi \times (5x)^2 \times 12x$$

$$\text{अथवा, } 300 = 300x^3$$

$$\therefore x = 1 \text{ cm}$$

त्यसैले अर्धव्यास (r) = $5 \times 1 \text{ cm} = 5 \text{ cm}$ र उचाइ (h) = $12 \times 1 \text{ cm} = 12 \text{ cm}$

$$\begin{aligned}\text{छड्के उचाइ } (l) &= \sqrt{h^2 + r^2} = \sqrt{(12)^2 + (5)^2} \\ &= \sqrt{144 + 25} = \sqrt{169} = 13 \text{ cm}\end{aligned}$$

$$\begin{aligned}\text{हामीलाई थाहा छ सोलीको वक्र सतहको क्षेत्रफल } (\text{CSA}) &= \pi r l = \frac{22}{7} \times 5 \times 13 \\ &= 204.28 \text{ cm}^2\end{aligned}$$

$$\begin{aligned}\text{सोलीको पूरा सतहको क्षेत्रफल } (\text{TSA}) &= \pi r(r + l) = \frac{22}{7} \times 5(5 + 13) \\ &= 282.85 \text{ cm}^2\end{aligned}$$

अभ्यास 5.2

1. दिइएको चित्रमा आधारको सतह कुन आकारमा छ ? चित्रमा दिइएको जानकारीको आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) l, h र r ले के जनाउछन्, लेख्नुहोस्।

(ख) l, h र r को सम्बन्धलाई गणितीय रूपमा लेख्नुहोस्।

(ग) यदि $l = 13 \text{ cm}$ र $r = 5 \text{ cm}$ भए h को मान कर्ति होला, पत्ता लगाउनुहोस्।

2. (क) आधारको अर्धव्यास ' r ' cm र छड्के उचाइ ' l ' cm भएको सोलीको वक्र सतहको क्षेत्रफल कर्ति हुन्छ, लेख्नुहोस्।


(ख) आधारको अर्धव्यास ' x ' cm र छड्के उचाइ ' y ' cm भएको सोलीको पूरा सतहको क्षेत्रफल कर्ति हुन्छ ? ' x ' र ' y ' को रूपमा लेख्नुहोस्।

(ग) आधारको व्यास ' p ' cm र ठाडो उचाइ ' q ' cm भएको सोलीको आयतन कर्ति हुन्छ ?







3. (क) एउटा सोलीको आधारको क्षेत्रफल 81 cm^2 र उचाइ 15 cm भए त्यसको आयतन पत्ता लगाउनुहोस्।

(ख) सोलीको पूरा सतहको क्षेत्रफल 250 cm^2 र आधारको सतहको क्षेत्रफल 118 cm^2 छन्। उक्त सोलीको वक्र सतहको क्षेत्रफल पत्ता लगाउनुहोस्।

(ग) एउटा सोलीको छड्के उचाइ 5 cm र आधारको अर्धव्यास 4 cm भए यसको आयतन पत्ता लगाउनुहोस्।



4. दिइएको जानकारीका आधारमा तल दिइएका सोलीहरूको वक्र सतहको क्षेत्रफल, पूरा सतहको क्षेत्रफल र आयतन पत्ता लगाउनुहोस् :



5. एउटा समकोणी सोलीको आयतन $100\pi \text{ cm}^3$ र उचाइ 12 cm भए उक्त सोलीको छड्के उचाइ पत्ता लगाउनुहोस् ।
6. एउटा सोली आकारको टेन्टको आयतन 1232 cm^3 र उक्त टेन्टको आधारको क्षेत्रफल 154 cm^2 भए टेन्टको आधारको अर्धव्यास र टेन्टको उचाइ पत्ता लगाउनुहोस् ।
7. छड्के उचाइ 7 m भएको सोली आकारको टेन्ट बनाउन 77 m^2 प्लास्टिक चाहिन्छ भने सो टेन्टको आधारको क्षेत्रफल र परिमिति कति हुन्छ, पत्ता लगाउनुहोस् ।
8. व्यास 8 cm र ठाडो उचाइ 21 cm भएको सोलीको आयतन, छड्के सतहको क्षेत्रफल र पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
9. एउटा ठोस सोलीको ठाडो उचाइ व्यासको तीनगुणा छ । उक्त सोलीको आयतन $54\pi \text{ cm}^3$ भए पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
10. दस कक्षामा अध्ययनरत एक जना विद्यार्थीले परियोजना कार्यअन्तर्गत काठबाट बनाएको सोलीको आधारको क्षेत्रफल 154 cm^2 छ । उक्त सोलीको उचाइ 14 cm छ । प्रति वर्ग मिटर रु. 1.50 को दरले आधार बाहेकका सतहमा रड लगाउँदा जम्मा कति खर्च लाग्छ ?
11. पानीले भरिएको एउटा सोली आकारको भाँडाको उचाइ 21 cm र आधारको व्यास 14 cm छ । बराबर नापका दुईओटा अरू ठोस सोलीहरू ढुबाउँदा उक्त भाँडाबाट एक तिहाइ पानी बाहिर पोखिन्छ भने ती ढुबाइएका प्रत्येक सोलीको आयतन कति कति होला ?

12. उचाइ बराबर भएका र अर्धव्यासहरू क्रमशः 3 cm, 4 cm र 5 cm भएका धातुबाट बनेका तीनओटा ठोस सोलीलाई पगालेर एउटै ठुलो ठोस सोली बनाइएको छ। ठुलो सोलीको उचाइ साना सोलीको उचाइसँग बराबर छ, भने उक्त सोलीको व्यास कति हुन्छ?
13. काठको प्रयोग गरी सोली आकारको एउटा खेलौना बनाइएको छ, जसको आधारको व्यासको लम्बाई 10 cm छ। उक्त खेलौनाको सबै सतहरूमा रड लगाउन प्रतिवर्ग से.मि. रु. 4 का दरले जम्मा रु. 880 लाग्छ। सो खेलौनाको आयतन कति हुन्छ, पत्ता लगाउनुहोस्।

परियोजना कार्य

विभिन्न नापका कागजको प्रयोग गरी फरक फरक नाप भएका सोलीहरू निर्माण गर्नुहोस्। तपाईंले निर्माण गर्नुभएको सोलीका विभिन्न भागहरूका नाप निकाली आधारको क्षेत्रफल, वक्र सतहको क्षेत्रफल, पूरा सतहको क्षेत्रफल र आयतन पत्ता लगाउनुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस्।

उत्तर

- (ख) $l^2 = h^2 + r^2$ (ग) $h = 12 \text{ cm}$
- (क) $\pi rl \text{ cm}^2$ (ख) $\pi x(x+y) \text{ cm}^2$ (ग) $\frac{1}{12} \pi p^2 q \text{ cm}^3$
- (क) 405 cm^3 (ख) 132 cm^2 (ग) $16\pi \text{ cm}^3$
- (क) $486.99 \text{ cm}^2, 640.99 \text{ cm}^2, 1078 \text{ cm}^3$
 (ख) $136\pi \text{ cm}^2, 200\pi \text{ cm}^2, 280\pi \text{ cm}^3$
 (ग) $123.94\pi \text{ cm}^2, 183.94\pi \text{ cm}^2, 280\pi \text{ cm}^3$
 (घ) $330 \text{ cm}^2, 484\pi \text{ cm}^2, 681.01 \text{ cm}^3$
 (ड) $65\pi \text{ cm}^2, 90\pi \text{ cm}^2, 100\pi \text{ cm}^3$
 (च) $156\pi \text{ cm}^2, 300\pi \text{ cm}^2, 240\pi \text{ cm}^3$
- 13 cm
6. 7 cm, 24 cm
7. $38.5 \text{ cm}^2, 22 \text{ cm}$
- $352 \text{ cm}^3, 268.54 \text{ cm}^2, 318.80 \text{ cm}^2$
9. 200.34 cm^2
10. रु. 516.53
11. 179.67 cm^3
12. $10\sqrt{2} \text{ cm}$
13. 195.99 cm^3

5.3.1 संयुक्त ठोस वस्तु (Combined Solid Object)

क्रियाकलाप 11

तल दिइएका चित्रको अवलोकन गरी निम्नलिखित प्रश्नमा छलफल गर्नुहोस् :



(अ)



(आ)




(इ)


(क) माथि दिइएका चित्रहरू के कस्ता आकार मिलेर बनेका छन् ?

(ख) यी कस्ता ठोस वस्तुहरू हुन् ?

यहाँ (अ) टेन्टमा सोली र बेलना,



(आ) आइसक्रिममा सोली र अर्धगोला



(इ) सिसाकलममा सोली र बेलना छ।




दुई वा दुईभदा बढी त्रिआयामिक वस्तुहरू मिलेर संयुक्त ठोस वस्तुहरू बन्दछन्।

5.3.2 संयुक्त ठोस वस्तुहरूको क्षेत्रफल र आयतन

क्रियाकलाप 12

संयुक्त ठोस वस्तुहरूको क्षेत्रफल र आयतन निकाल्ने सूत्रहरूसम्बन्धी समूहमा छलफल गर्नुहोस् ।

1. बेलना र सोली (Cylinder and Cone)



चित्रमा सोली र बेलना मिलेर बनेका ठोस वस्तुको चित्र दिइएको छ । यदि आधारको अर्धव्यास ' r ', बेलनाको उचाइ ' h_1 ', सोलीको उचाइ ' h_2 ', र सोलीको छड्के उचाइ ' l ' भए,

$$\text{उक्त वस्तुको आधारको क्षेत्रफल} = \text{वृतको क्षेत्रफल} = \pi r^2$$

$$\text{बेलनाको वक्र सतहको क्षेत्रफल} = 2\pi r h_1$$

$$\text{सोलीको वक्र सतहको क्षेत्रफल} = \pi r l$$

(क) पूरा सतहको क्षेत्रफल = आधारको क्षेत्रफल + बेलनाको वक्र सतहको क्षेत्रफल + सोलीको वक्र सतहको क्षेत्रफल

$$= \pi r^2 + 2\pi r h_1 + \pi r l$$

(ख) आयतन (V) = बेलनाको आयतन + सोलीको आयतन

$$\begin{aligned} &= \pi r^2 h_1 + \frac{1}{3} \pi r^2 h_2 \\ &= \pi r^2 (h_1 + \frac{1}{3} h_2) \end{aligned}$$

2. सोली र अर्धगोला (Cone and Hemisphere)



चित्रमा सोली र अर्धगोला मिली बनेको संयुक्त ठोस वस्तु देखाइएको छ जहाँ सोली भागको ठाडो उचाइ ' h ' छड्के उचाइ ' l ' र अर्धव्यास ' r ' छन् ।

(क) पूरा सतहको क्षेत्रफल (TSA) = सोलीको वक्र सतहको क्षेत्रफल + अर्धगोलाको वक्र सतहको क्षेत्रफल

$$= \pi r l + 2\pi r^2 = \pi r (l + 2r)$$

(ख) आयतन (V) = सोलीको आयतन + अर्धगोलाको आयतन

$$= \frac{1}{3} \pi r^2 h + \frac{2}{3} \pi r^3 = \frac{1}{3} \pi r^2 (h + 2r)$$



3. बेलना र अर्धगोला (Cylinder and Hemisphere)


चित्रमा बेलना र अर्धगोला मिलेर बनेको ठोस वस्तु दिइएको छ।

जसमा आधारको अर्धव्यास ' r ', बेलनाको उचाइ ' h ' छ।

- (क) पूरा सतहको क्षेत्रफल (TSA) = आधारको क्षेत्रफल + बेलनाको वक्र सतहको क्षेत्रफल + अर्धगोलाको वक्र सतहको क्षेत्रफल

$$= \pi r^2 + 2\pi rh + 2\pi r^2 = 2\pi rh + 3\pi r^2$$

- (ख) जम्मा आयतन (V) = बेलनाको आयतन + अर्धगोलाको आयतन
 $= \pi r^2 h + \frac{2}{3} \pi r^3 = \pi r^2 (h + \frac{2}{3} r)$



4. सोली र सोली (Cone and Cone)


चित्रमा दुईओटा सोली मिलेर बनेको संयुक्त ठोस वस्तु दिइएको छ। जसमा आधारको अर्धव्यास ' r' तथा h_1 र l_1 माथि तिरको सोलीको क्रमशः ठाडो उचाइ र छड्के उचाइ हुन्। त्यसै गरी, h_2 र l_2 तल तिरको सोलीको क्रमशः ठाडो उचाइ र छड्के उचाइ हुन्।

- (क) पूरा सतहको क्षेत्रफल (TSA) = माथि तिरको सोलीको वक्र सतहको क्षेत्रफल + तलतिरको सोलीको वक्र सतहको क्षेत्रफल

$$= \pi r l_1 + \pi r l_2 = \pi r (l_1 + l_2)$$

- (ख) आयतन (V) = माथिल्लो सोलीको आयतन + तल्लो सोलीको आयतन


$$\begin{aligned} &= \frac{1}{3} \pi r^2 h_1 + \frac{1}{3} \pi r^2 h_2 \\ &= \frac{1}{3} \pi r^2 (h_1 + h_2) \end{aligned}$$



5. प्रिज्म र पिरामिड (Prism and Pyramid)

चित्रमा प्रिज्म र पिरामिडबाट बनेको संयुक्त ठोस वस्तु दिइएको छ। h_2 जसमा प्रिज्मको आधार वर्गाकार छ। वर्गाकार आधार भएको प्रिज्मको आधारको लम्बाइ ' a ', उचाइ ' h_1 ' पिरामिडको उचाइ ' h_2 ' र छड्के उचाइ ' l ' छन्।

आधारको क्षेत्रफल (A) = वर्गको क्षेत्रफल = a^2



- (क) पूरा सतहको क्षेत्रफल (TSA) = आधारको क्षेत्रफल + प्रिज्मको समतल सतहको क्षेत्रफल + पिरामिडको छड्के सतहको क्षेत्रफल
 $= a^2 + p \times h_1 + 2al$ (जहाँ 'p' = प्रिज्मको आधारका परिमिति)
- (ख) जम्मा आयतन (V) = प्रिज्मको आयतन + पिरामिडको आयतन
 $= A \times h_1 + \frac{1}{3} Ah_2 = a^2 h_1 + \frac{1}{3} a^2 h_2 = a^2(h_1 + \frac{1}{3} h_2)$

विचारणीय प्रश्न: के सबै प्रकारका संयुक्त ठोस वस्तुहरूको पूरा सतहको क्षेत्रफल र वक्र सतहको क्षेत्रफल बराबर हुन्छ ?



उदाहरण 1

चित्रमा एउटा सिसाकलम दिइएको छ। उक्त सिसाकलमको पूरा सतहको क्षेत्रफल र आयतन पत्ता लगाउनुहोस् :

$$\pi = \frac{22}{7}$$

समाधान

यहाँ आधारको अर्धव्यास (r) = 7 cm

बेलनाको उचाइ (h_1) = 39 cm

सोलीको उचाइ (h_2) = 24 cm

पूरा सतहको क्षेत्रफल = ?

आयतन = ?

$$\text{हामीलाई थाहा छ, } l^2 = h^2 + r^2 = (24)^2 + (7)^2 = 576 + 49 = 625$$


$$\text{तसर्थ सोली भागको छड्के उचाइ (l) } = 25 \text{ cm}$$

फेरि हामीलाई थाहा छ,

$$\text{पूरा सतहको क्षेत्रफल } = \pi r^2 + 2\pi r h_1 + \pi r l$$

$$= \pi r (r + 2h_1 + l)$$

$$= \frac{22}{7} \times 7 (7 + 2 \times 39 + 25) = 22 \times 110 = 2420 \text{ cm}^2$$



आयतन (V) = बेलनाको आयतन + सोलीको आयतन


$$= \pi r^2 h_1 + \frac{1}{3} \pi r^2 h_2$$

$$= \pi r^2 (h_1 + \frac{1}{3} h_2) = \frac{22}{7} \times (7)^2 (39 + \frac{1}{3} \times 24) = 7238 \text{ cm}^3$$

उदाहरण 2

दिएको चित्र एउटा आइसक्रिमको हो। जसको वृत्ताकार आधारको अर्धव्यास 21 cm र जम्मा आइसक्रिमको आयतन 32340 cm^3 छ भने, $\pi = \frac{22}{7}$

- (क) सोली भागको उचाइ पत्ता लगाउनुहोस् ।
- (ख) पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।



समाधान

यहाँ आधारको अर्धव्यास (r) = 21 cm

आइसक्रिमसहित सोलीको आयतन (V) = 32340 cm^3

(क) हामीलाई थाहा छ,

$$\text{आइसक्रिमसहित सोलीको आयतन } (V) = \frac{1}{3} \pi r^2 h + \frac{2}{3} \pi r^3$$

$$\text{अथवा, } 32340 = \frac{1}{3} \pi r^2 (h + 2r)$$

$$\text{अथवा, } 32340 = \frac{1}{3} \times \frac{22}{7} \times (21)^2 (h + 2 \times 21)$$

$$\text{अथवा, } \frac{32340 \times 21}{22 \times 441} = (h + 42)$$

$$\text{अथवा, } 70 - 42 = h$$

$$\therefore h = 28 \text{ cm}$$

\therefore सोली भागको उचाइ (h) = 28 cm

(ख) फेरि,

$$\text{छड्के उचाइ } (l) = \sqrt{h^2 + r^2} = \sqrt{(28)^2 + (21)^2} = \sqrt{1225} = 35 \text{ cm}$$

$$\text{पूरा सतहको क्षेत्रफल } (\text{TSA}) = \pi r l + 2\pi r^2$$

$$= \pi r (l + 2r)$$

$$= \frac{22}{7} \times 21 (35 + 2 \times 21)$$

$$= 66 (35 + 42) = 66 \times 77 = 5082 \text{ cm}^2$$

उदाहरण 3

चित्रमा दिइएको ठोस वस्तु दुईओटा सोली मिली बनेको छ । दिइएको नापका आधारमा उक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् : $\pi = \frac{22}{7}$


समाधान

यहाँ दुवै सोली भागको आधारको वृत्तको व्यास (d) = 6 cm

ठोस वस्तुको जम्मा उचाइ = 20 cm

मानौँ, बायाँ भागको सोलीको उचाइ = h_1 cm र

दायाँ भागको सोलीको उचाइ = h_2 cm



$$\therefore h_1 + h_2 = 20 \text{ cm}$$

$$(क) \text{ आधारको वृत्तको अर्धव्यास } (r) = \frac{d}{2} = \frac{6}{2} = 3 \text{ cm}$$

$$\text{सोलीको आयतन } (V_1) = \frac{1}{3} \pi r^2 (h_1 + h_2)$$

$$= \frac{1}{3} \times \frac{22}{7} \times (3)^2 (20) = 188.57 \text{ cm}^3$$

उदाहरण 4

दिइएको चित्र एउटा स्तुपाको हो । जसको तल्लो भाग आधार वर्ग भएको प्रिज्म र माथिल्लो भाग वर्ग आधार भएको पिरामिडबाट बनेको छ । दिइएको नापअनुसार उक्त स्तुपाको,

(क) आयतन पत्ता लगाउनुहोस्

(ख) पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।


समाधान

यहाँ स्तुपाको जम्मा उचाइ = 5.5 m

प्रिज्मको उचाइ (h_1) = 5 m

पिरामिडको उचाइ (h_2) = $5.5 - 5 = 0.5$ m

स्तुपाको आधार भुजाको लम्बाइ (a) = 2 m



$$(क) \text{ आधारको क्षेत्रफल } (A_1) = a^2 = 2^2 = 4 \text{ m}^2$$

$$\text{स्तुपाको प्रिज्म भागको आयतन } (V_1) = A_1 \times h_1 = 4 \times 5 = 20 \text{ m}^3$$

$$\text{स्तुपाको पिरामिड भागको आयतन } (V_2) = \frac{1}{3} A_1 \times h_2 = \frac{1}{3} \times 4 \times 0.5 = \frac{2}{3} \text{ m}^3$$

$$\text{ठोस वस्तु (स्तुपा) को आयतन } (V) = V_1 + V_2 = 20 + \frac{2}{3} = 20.67 \text{ m}^3$$

(ख) आधारको परिमिति (P) = $4a = 4 \times 2 = 8 \text{ m}$

$$\begin{aligned}\text{पिरामिड भागको छड्के उचाइ } (l) &= \sqrt{(h_2)^2 + (\frac{a}{2})^2} \\ &= \sqrt{(0.5)^2 + (\frac{2}{2})^2} = \sqrt{0.25 + 1} = \sqrt{1.25} \text{ m}\end{aligned}$$

स्तुपाको प्रिज्म भागको छड्के सतहको क्षेत्रफल (A_2) = $P \times h_1 = 8 \times 5 = 40 \text{ m}^2$

स्तुपाको पिरामिड भागको छड्के सतहको क्षेत्रफल (A_3) = $2al = 2 \times 2 \times \sqrt{1.25} = 4.47 \text{ m}^2$

$$\begin{aligned}\text{ठोस वस्तु (स्तुपा) को पूरा सतहको क्षेत्रफल } (A) &= A_1 + A_2 + A_3 \\ &= 4 + 40 + 4.47 \\ &= 48.47 \text{ m}^2\end{aligned}$$

अतः उक्त स्तुपाको पूरा सतहको क्षेत्रफल = 48.47 m^2 रहेछ।

उदाहरण 5

दिइएको चित्र दुईओटा वर्ग आधार भएको पिरामिड मिलेर बनेको छ। दुवै पिरामिडको उचाइ बराबर छ। यदि उक्त पिरामिडको आधार भुजाको लम्बाइ 6 cm र दुवैको जम्मा आयतन 96 cm^3 भए प्रत्येक पिरामिडको उचाइ कति होला, पत्ता लगाउनुहोस्।

समाधान

यहाँ एउटा पिरामिडको आधार भुजाको लम्बाइ (a) = 6 cm

दुवै पिरामिडको जम्मा आयतन (V) = 96 cm^3

मानौं एउटा पिरामिड को उचाइ = h

पिरामिडको जम्मा आयतन (V_2) = $\frac{1}{3}a^2h + \frac{1}{3}a^2h$ (दुवैको उचार बराबर छ।)


$$\text{अथवा, } 96 = \frac{2}{3}a^2h$$

$$\text{अथवा, } \frac{96 \times 3}{2} = (6)^2 \times h$$

$$\text{अथवा, } \frac{96 \times 3}{2 \times 36} = h$$

$$\therefore h = 4 \text{ cm}$$

अतः प्रत्येक पिरामिड को उचाइ (h) = 4 cm रहेछ।



अभ्यास 5.3

1. संयुक्त ठोस वस्तुहरूसम्बन्धी दिइएको जानकारीलाई प्रयोग गरी सोधिएका प्रश्नको उत्तर पत्ता लगाउनुहोस् :

- (क) ठोस वस्तुको जम्मा आयतन (V) = 1050 cm^3
बेलना भागको आयतन (V_1) = 748 cm^3




सोली भागको आयतन (V_2) = ?

- (ख) सोली भागको वक्र सतहको क्षेत्रफल = 252 cm^2
बेलना भागको वक्र सतहको क्षेत्रफल = 272 cm^2
आधार भाग (वृत्त) को क्षेत्रफल = 154 cm^2




पूरा सतहको क्षेत्रफल = ?

- (ग) आधारको क्षेत्रफल = 36 cm^2
प्रिज्म भागको आयतन (V_1) = 144 cm^3







पिरामिड भागको आयतन = ?

- (घ) सोली भागको वक्र सतहको क्षेत्रफल = 308 cm^2




अर्ध गोलाकार भागको वक्र सतहको क्षेत्रफल = ?


2. निम्नानुसार नापका संयुक्त ठोस वस्तुहरूको आयतन पत्ता लगाउनुहोस् :



3. चित्रमा देखाइएको क्रिस्टलको छाया पारिएको वर्गाकार भागका भुजाहरूको लम्बाई 2.5 cm र पूरा वस्तुको उचाई 4.5 cm छ। यदि तल र माथिका पिरामिडको उचाई बराबर भए यसको आयतन र पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस्।




4. दिइएका संयुक्त ठोस वस्तुहरूको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् :




5. 14 cm अर्धव्यास भएको सोली र अर्धगोला मिलेर एउटा खेलौना तयार गरिएको छ। उक्त खेलौनाको पूरा उचाई 49 cm भए सो खेलौनाको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस्।
6. वर्ग आधार भएको एउटा षड्मुखाकार ठोस वस्तुमाथि 12 cm ठाडो उचाई भएको एउटा पिरामिड राखिएको छ। यदि उक्त षड्मुखाकार ठोस वस्तुको आधारको क्षेत्रफल 100 cm^2 तथा उचाई 10 cm भए उक्त संयुक्त ठोस वस्तुको,
- (क) पूरा आयतन पत्ता लगाउनुहोस्।
 - (ख) पूरा सतहको क्षेत्रफल पत्तालगाउनुहोस्।

7. एउटा घनाकार ठोस वस्तुमाथि 8 cm ठाडो उचाइ भएको एउटा पिरामिड राखिएको छ । यदि घनको भुजाको नाप 12 cm छ भने, उक्त संयुक्त ठोस वस्तुको पूरा आयतन पता लगाउनुहोस् ।
8. (क) दिइएको ठोस वस्तु सोली र बेलना मिली बनेको छ । बेलनाको आधारको क्षेत्रफल 100 cm^2 छ जहाँ उचाइ 3 cm छ । यदि दिइएको पूरा ठोसको आयतन 600 cm^3 भए ठोस वस्तुको पूरा उचाइ पता लगाउनुहोस् ।




- (ख) सँगै दिइएको ठोस वस्तुको माथिल्लो भाग पिरामिड हो यसको छड्के उचाइ 5 cm छ । तल्लो भाग वर्ग आधार भएको एउटा प्रिज्म हो । जसमा भुजाको लम्बाइ 8 cm छ । यदि ठोसको आयतन 448 cm^3 भए प्रिज्म भागको उचाइ कति हुन्छ, पता लगाउनुहोस् ।



9. सँगैको चित्रमा कुनै पार्कमा बनाइएको एउटा स्तम्भ र स्तम्भ माथि वर्ग आधार को पिरामिड राखिएको छ । 6 ft अग्लो स्तम्भमाथि आधारको लम्बाइ 1 ft भएको पिरामिड छ ।

- (क) पिरामिड भागको छड्के सतहको क्षेत्रफल पता लगाउनुहोस् ।
 (ख) उक्त संयुक्त स्तम्भमा रड लगाउन मिल्ले भागको पूरा सतहको क्षेत्रफल पता लगाउनुहोस् ।



10. रामका बुवाले छोराको छैटौं जन्मोत्सवमा रड नलगाएको काठको भुरुड उपहार दिनुभएको छ । रामले यसलाई रड लगाउने मन गर्दछन् । भुरुड सोली र सोलीको माथि अर्धगोला मिली बनेको छ । उक्त भुरुडको पूरा उचाइ 5 cm र अर्धगोलाको आधारको व्यास 3.5 cm छ भने रड लगाउने भागको क्षेत्रफल पता लगाउनुहोस् ।

परियोजना कार्य

आवश्यकताअनुसार समूहको निर्माण गर्नुहोस् । प्रत्येक समूहले कागज, काठ, माटो बाँस, तार, सिन्का आदि स्थानीय सामाग्री प्रयोग गरी विभिन्न साइजका संयुक्त ठोस वस्तुहरू निर्माण गर्नुहोस् । निर्माण गरेका प्रत्येक ठोस वस्तुका नाप लिइ क्षेत्रफल र आयतन गणना गर्नुहोस् । ठोस वस्तुलाई जोड्नुभन्दा अगि ती ठोस वस्तुहरूको पूरा सतहको क्षेत्रफल र ठोस वस्तुलाई जोडिसकेपछि संयुक्त ठोस वस्तुको पूरा सतहको क्षेत्रफलमा फरक पर्छ कि पर्दैन ? फरक पर्छ भने कसरी पर्छ ? अनि त्यसै गरी ठोस वस्तुलाई जोड्नुभन्दा अगि ती ठोस वस्तुको आयतन र ठोस वस्तुलाई जोडिसकेपछि संयुक्त ठोस वस्तुको आयतनमा फरक पर्छ कि पर्दैन ? फरक पर्छ भने कसरी पर्छ र फरक पर्दैन भने किन र कसरी पर्दैन ? माथि उठान गरिएका र अन्य जानकारीलाई समेत समावेश गरी एउटा प्रतिवेदन तयार पार्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

1. (क) 302 cm^3 (ख) 678 cm^2 (ग) 48 cm^3 (घ) 308 cm^2
2. (क) 92190.47 cm^3 (ख) 1296 cm^3 (ग) 14373.33 cm^3 (घ) 770 cm^3
3. $9.375 \text{ cm}^3, 25.74 \text{ cm}^2$
4. (क) 2262.85 cm^2 (ख) 2112 cm^2 (ग) 858 cm^2
- (घ) 3432 cm^2 (ङ) 4320 cm^2 (च) 458.34 cm^2 5. 2890.63 cm^2
6. (क) 1400 cm^3 (ख) 760 cm^2 7. 2112 cm^3
8. (क) 12 cm (ख) 6 cm
9. (क) $\sqrt{5} \text{ cm}^2$ (ख) 26.23 cm^2 10. 39.55 cm^2

5.3.2 लागत अनुमान (Cost Estimation)

क्रियाकलाप १

3/3 जनाको समूहमा बस्नुहोस् । रुलर वा मिटर टेपको प्रयोग गरी तपाईंको कक्षाकोठाको लम्बाइ, चौडाइ, उचाइ नाप्नुहोस् । कक्षाकोठामा भएका ढोका र भ्यालको लम्बाइ, चौडाइ पनि नाप्नुहोस् । ढोका र भ्यालबाहेक उक्त कक्षाकोठामा रड लगाउनुपर्ने छ । अब तल दिइएको अवस्था प्रयोग गरी कक्षाकोठा रड लगाउदा लाग्ने खर्च पत्ता लगाउनुहोस् :

- (क) एक लिटरले 6m^2 रड लगाउन सकिने
- (ख) प्रति लिटर रडको मुल्य रु. 200

क्रियाकलाप २

लम्बाइ 14 ft चौडाइ 12 ft र उचाइ 10 ft भएको कोठामा एउटा ढोका छ, जसको चौडाइ 3 ft र उचाइ 6.6 ft छ । कोठाको एकातिरको भित्तामा एउटा भ्याल छ जसको साइज $6 \text{ ft} \times 4 \text{ ft}$ छ । तल टेबलमा दिइएअनुसार कोठामा रड लगाउँदा कुन अवस्थामा कम खर्च लाग्छ ? समूहमा छलफल गर्नुहोस् ।

काम गर्ने मानिसले सामान आफै किनेर नल्याउने सर्तमा	काम गर्ने मानिसले सामान आफै किनेर ल्याउने सर्तमा
पहिलो अवस्था	दोस्रो अवस्था
भित्ता र सिलिडमा पुटिङ लगाउन = रु. 7 प्रति ft^2 भित्ता र सिलिडमा रड लगाउन = रु. 5 प्रति ft^2 ढोका र भ्यालमा रड लगाउन (इनामेल पेन्ट) = रु. 12 प्रति ft^2 कोठामा रड लगाउन 7.2 लिटर जति रड आवश्यक पर्ने प्रति लिटर रडको मुल्य रु. 420	भित्ता र सिलिडमा पुटिङ लगाउन = रु. 14 प्रति ft^2 भित्ता र सिलिडमा रड लगाउन = रु. 30 प्रति ft^2 ढोका र भ्यालमा रड लगाउन (इनामेल पेन्ट) = रु. 24 प्रति ft^2

पहिलो अवस्थाअनुसार,

$$\text{माथि दिइएको कोठामा प्रयोग भएको एउटा ढोकाको क्षेत्रफल } (A_1) = 3 \times 6.6 = 19.8 \text{ ft}^2$$

$$\text{एउटा भ्यालको क्षेत्रफल } (A_2) = 6 \times 4 = 24 \text{ ft}^2$$

$$\begin{aligned} \text{चार भित्ता र सिलिडको क्षेत्रफल (ढोका र भ्यालबाहेक)} (A_3) &= 2h(l + b) + l \times b - (A_1 + A_2) \\ &= 2 \times 10 (14 + 12) + 14 \times 12 - (19.8 + 24) \\ &= (688 - 43.8) \text{ ft}^2 \\ &= 644.2 \text{ ft}^2 \end{aligned}$$

$$\text{भित्ता र सिलिडमा पुटिङ गर्न लाग्ने खर्च } (T_1) = 7 \times 644.2 = \text{रु. } 4509.4$$

$$\text{ढोका र भ्यालमा रड लगाउन लाग्ने खर्च } (T_2) = 12 \times (19.8 + 24) = \text{रु. } 525.6$$

चार भित्ता र सिलिङ्गमा रड लगाउन लाग्ने खर्च (T_3) = $5 \times 644.2 =$ रु. 3221

अब उक्त कोठामा रड लगाउन आवश्यक पर्ने रड (पेन्टस) को जम्मा मूल्य (T_4) = रु. $7.2 \times 420 =$ रु. 3024

$$\begin{aligned}\text{जम्मा रड लगाउने खर्च } (T) &= T_1 + T_2 + T_3 + T_4 \\ &= 4509.4 + 525.6 + 3221 + 3024 \\ &= \text{रु. } 11280\end{aligned}$$

दोस्रो अवस्थाअनुसार,

भित्ता र सिलिङ्गमा पुटिङ गर्न लाग्ने खर्च (T_1) = $14 \times 644.2 =$ रु. 9,018.8

ढोका र भयालमा रड लगाउन लाग्ने खर्च (T_2) = $24 (19.8 + 24) =$ रु. 1,051.2

चार भित्ता र सिलिङ्गमा रड लगाउन लाग्ने खर्च (T_3) = $30 \times 644.2 =$ रु. 19,326

जम्मा खर्च (T) = $T_1 + T_2 + T_3 = 9018.8 + 1051.2 + 19,326 =$ रु. 29,396

अतः पहिलो अवस्थाअनुसार रड लगाउँदा कम खर्च लाग्दो रहेछ ।

उदाहरण 1

वर्गाकार आधार भएको ट्याइकीको भित्री लम्बाइ 3 m र उचाइ 4 m छ भने सो ट्याइकीमा कति लिटर पानी अटाउँछ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ वर्गाकार आधार भएको ट्याइकीको,

भित्री लम्बाइ (l) = 3 m

भित्री चौडाइ (b) = 3 m

ट्याइकीको आधारको क्षेत्रफल (A) = $l^2 = (3)^2 = 9 \text{ m}^2$

उक्त ट्याइकीको आयतन (V) = $A \times h = 9 \times 4 = 36 \text{ m}^3$

ट्याइकीको आयतन (V) = पानीको आयतन हुन्छ ।

अतः ट्याइकीमा अट्टने पानीको आयतन (V) = 36 m^3

फेरि हामीलाई थाहा छ,


1 घन मिटर पानी = $1000 l$

$\therefore 36 \text{ m}^3 = 36 \times 1000 l = 36,000 l$

अतः ट्याइकीमा $36,000 l$ पानी अटाउँछ ।

उदाहरण 2

दिइएको चित्र NICE चतुर्भुज आकारको चउरको हो । जसमा कुना N देखि C सम्मको लम्बाई 40 m छ । कुनाहरू E र I बाट NC मा खिचिएका लम्बहरू $EG = 10\text{ m}$ र $IS = 15\text{ m}$ छन् ।



- (क) चतुर्भुजको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
- (ख) उक्त चउरको क्षेत्रफल कति हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ग) 1 जना पुरुष कामदारलाई उक्त खेल्ने चउर सम्याउन दुई दिन लाग्छ, र उनको ज्याला दिनको रु. 1500 छ । त्यस्तै एक महिला कामदारले प्रति वर्ग मिटर रु. 70 का दरले उक्त खेल्ने मैदानमा दुबो रोप्छन् भने दुबो रोप्ने कामको लागि जम्मा कति खर्च लाग्छ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ चतुर्भुज NICE मा,

$$\text{लम्ब } (EG) = p_1 = 10\text{ m}$$

$$\text{लम्ब } (IS) = p_2 = 15\text{ m}$$

$$(क) \text{ चतुर्भुजको क्षेत्रफल पत्ता लगाउने सूत्र } (A) = \frac{1}{2} \times d (p_1 + p_2)$$

$$(ख) \text{ मैदानको क्षेत्रफल } (A) = \frac{1}{2} \times 40 (10 + 15) = 20 \times 25 = 500\text{ m}^2$$

$$\text{दुबो रोप्ने महिला कामदारलाई तिर्नु पर्ने खर्च} = 70 \times 500 = \text{रु. } 35,000$$

$$\text{मैदान सम्याउन पुरुष कामदारलाई तिर्नु पर्ने खर्च} = 1500 \times 2 = \text{रु. } 3,000$$

$$\text{अतः दुबो लगाउन लाग्ने जम्मा खर्च} = 35,000 + 3,000 = \text{रु. } 38,000$$

उदाहरण 3

एउटा आयताकार कोठाको लम्बाई 14 ft चौडाइ, 12 ft र उचाइ 10 ft छ । उक्त कोठामा 3 ft किनारा भएका दुईओटा वर्गाकार झ्याल छन् र दुईओटा $6\text{ ft} \times 2\text{ ft}$ का ढोका छन् भने,

- (क) चारभित्ता र सिलिङ्डको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
- (ख) उक्त कोठामा रु. 300 प्रति वर्गमिटरको दरले कार्पेट बिछ्याउँदा कति खर्च लाग्छ, पत्ता लगाउनुहोस् ।
- (ग) ढोका र भ्यालबाहेक चार भित्ता र सिलिङ्डमा रु. 30 प्रति वर्ग फिटको दरले रड लगाउन कति खर्च लाग्छ ?
- (घ) बजारमा भएको महङ्गीले गर्दा रड लगाउन प्रति वर्गमिटरमा पहिलेको भन्दा एक तिहाइले बढ्दा जम्मा खर्च कतिले वृद्धि हुन्छ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ आयतकार कोठाको,

लम्बाइ (l) = 14 ft

चौडाइ (b) = 12 ft

उचाइ (h) = 10 ft

वर्गाकार भ्यालको किनाराको लम्बाइ = 3 ft, दुईओटा ढोका $6 \text{ ft} \times 2 \text{ ft}$ का छन्।

(क) चार भित्ता र सिलिङ्को क्षेत्रफल पत्ता लगाउने सूत्र (A) = $2h(l + b) + lb$

(ख) कोठाको भुइँको क्षेत्रफल = $l \times b = 14 \times 12 = 168 \text{ ft}^2$

हामीलाई थाहा छ,

कार्पेटको क्षेत्रफल = कोठाको भुइँको क्षेत्रफल = 168 ft^2

कार्पेट प्रति वर्गमिटरको दर (R) = रु. 300

जम्मा कार्पेट बिछ्याउन लाग्ने खर्च (T) = $300 \times 168 =$ रु. 50,400

(ग) दुईओटा ढोकाको क्षेत्रफल (A_1) = $2(6 \times 2) = 24 \text{ ft}^2$

दुईओटा भ्यालको क्षेत्रफल (A_2) = $2 \times (3)^2 = 18 \text{ ft}^2$

$$\begin{aligned}\text{अब भ्याल र ढोकाबाहेक चार भित्ता र सिलिङ्को क्षेत्रफल } (A) &= 2h(l + b) + lb - A_1 - A_2 \\ &= 2 \times 10(14 + 12) + 14 \times 12 - 24 - 18 \\ &= 20 \times 26 + 168 - 42 \\ &= 520 + 128 \\ &= 646 \text{ ft}^2\end{aligned}$$

चार भित्तामा प्रति वर्गमिटरको रु. 30 को दरले रड लगाउँदा,

जम्मा खर्च = $30 \times 646 =$ रु. 19,380

(घ) प्रति वर्ग मिटरमा एक तिहाइले बढान्ना नयाँ दर = $30 + \frac{1}{3} \times 30 =$ रु. 40

प्रति वर्ग मिटरमा एकतिहाइले बढान्ना, जम्मा खर्च = $40 \times 646 =$ रु. 25,840

खर्चमा भएको वृद्धि = $25840 - 19380 =$ रु. 6,460

अतः खर्चमा रु. 6,460 ले वृद्धि हुन्छ।

उदाहरण 4

एउटा रड्गशालाको गेटमा 10 ft अला दुईओटा पिलर छन्। उक्त पिलर माथि उही आधारका एक एकओटा 2 ft उचाइ भएका पिरामिड राखिएका छन्। प्रत्येक पिलरको आधार $4 \text{ ft} \times 4 \text{ ft}$ छ भने,

- (क) प्रश्नअनुसारका दुईओटा चित्र बनाउनुहोस्।
- (ख) पिरामिडको छड्के उचाइ कति हुन्छ, पत्ता लगाउनुहोस्।
- (ग) दुईओटा पिरामिडसहितका पिलरमा रड लगाउन मिल्ने पूरा सतहको क्षेत्रफल कति हुन्छ ? के पूरा सतहको क्षेत्रफल पत्ता लगाउन आधारको क्षेत्रफल जोड्नु पर्छ वा पर्दैन ? कारणसहित लेख्नुहोस्।
- (घ) उक्त पिरामिडसहितको पिलरमा प्रति वर्ग फिट रु. 95 का दरले रड लगाउँदा जम्मा कति खर्च लाग्छ ?



समाधान

यहाँ पिलरको उचाइ (h_1) = 10 ft

पिरामिड को उचाइ (h_2) = 2 ft

पिलरको आधार वर्ग भएकाले, आधारको लम्बाइ (a) = 4 ft

(क)



(ख) हामीलाई थाहा छ

$$\text{पिरामिडका छड्के उचाइ } (l) = \sqrt{(h_2)^2 + (\frac{a}{2})^2} = \sqrt{(2)^2 + (\frac{4}{2})^2} = \sqrt{4 + 4} = 2.83 \text{ ft}$$

$$(ग) \text{ फेरि प्रिज्मको समतल सतहको क्षेत्रफल } (A_1) = \text{आधारको परिधि } (P) \times \text{उचाइ } (h_1)$$

$$= 4a \times 10 \text{ ft}$$

$$= 4 \times 4 \times 10 = 160 \text{ ft}^2$$

$$\text{पिरामिडको छड्के सतहको क्षेत्रफल } (A_2) = 2al = 2 \times 4 \times 2.83 = 22.64 \text{ ft}^2$$

$$\text{त्यसैले पिरामिडसहितको एउटा पिलरको पूरा सतहको क्षेत्रफल} = A_1 + A_2$$

$$= (160 + 22.64) = 182.64 \text{ ft}^2$$

पिरामिडसहितका दुईओटा पिलरको पूरा सतहको क्षेत्रफल = $2 \times 182.64 = 365.28 \text{ ft}^2$

प्रश्नअनुसार पिलरको आधार जमिनमुनि भएकाले यहाँ रड लगाइदैन त्यसैले आधारको क्षेत्रफल पूरा सतहको क्षेत्रफलमा जोडिदैन ।


(घ) रड लगाउने दर (R) = रु. 95 प्रति ft^2

रड लगाउने जम्मा खर्च (T) = $R \times A = 95 \times 365.28 = \text{रु. } 34,701.6$


अभ्यास 5.4

1. तल दिइएका बिक्री बन्द गरेर राखिएका ट्याइकीमा बढीमा कति लिटर पानी अटाउन सक्छ, पत्ता लगाउनुहोस् । ($1 \text{ ft}^3 = 28.317 \text{ l}$)


(क)




(ख)



(ग)



2. एउटा घरको बाहिर गाडी पार्किङ गर्ने ठाउँ दिइएको जस्तो ज्यामितीय आकारको छ । उक्त पार्किङमा एउटा इँटाले 0.222 ft^2 क्षेत्रफल ढाक्न सकिन्छ । प्रतिइँटा रु. 16 पर्ने इँटा विछ्याउने निर्णय गरिएको छ भने,




(क) उक्त पार्किङ स्थलको क्षेत्रफल पत्ता लगाउनुहोस् ।

(ख) सबै भाग ढाकिने गरी इँटा विछ्याउँदा कम्तीमा कतिओटा इँटा आवश्यक पर्छ ?

(ग) प्रतिदिन रु. 1200 प्रतिकामदारको ज्यालासहित 2 जना कामदारले 3 दिनमा इँटा विछ्याउन सक्छन् भने इँटासहितको जम्मा खर्च कति लाग्छ ?

3. दिइएको चित्रले बन्दै गरेको एउटा मन्दिरको दायाँतिर रहेको बगैँचाको भागलाई जनाउँछ । मन्दिर व्यवस्थापन समितिले सुरक्षाको हिसाबले यसमा 5 फन्को काँडेतार लगाउने निर्णय गर्न्यो । एक मिटर काँडेतारको रु. 80 पर्छ । प्रतिदिन एक जनाको रु. 1500 का दरले, 3 जना कामदारलाई सो काम सिध्याउन 2 दिन लाग्छ भने,



(क) उक्त बगैँचाको परिमिति पत्ता लगाउनुहोस् ।

(ख) 5 फन्को लगाउन कति काँडेतार चाहिन्छ, पत्ता लगाउनुहोस् ।

- (ग) उक्त कम्पाउन्डमा ज्यालासहित 5 फन्को काँडेतार लगाउन जम्मा खर्च कर्ति लाग्छ, गणना गर्नुहोस् ।
- 4.** लम्बाइ 9 ft भएको एउटा घनाकार कोठा छ । उक्त कोठामा 2 ft किनारा भएका दुईओटा वर्गाकार झ्याल र दुईओटा $5 \text{ ft} \times 3 \text{ ft}$ भएका ढोका छन् भने,
- (क) भुइंको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
 - (ख) भयाल र ढोकाबाहेक चार भित्ताको क्षेत्रफल कर्ति हुन्छ, पत्ता लगाउनुहोस् ।
 - (ग) प्रति वर्ग फिटको रु. 350 का दरले चारओटै भित्तामा भयाल र ढोकासहित रड लगाउन जम्मा कर्ति रकम आवश्यक पर्छ, पत्ता लगाउनुहोस् ।
 - (घ) यदि लम्बाइ, चौडाइ र उचाइ प्रत्येकमा 1 ft ले बढी भएको अर्को कोठामा रु. 340 का दरले चारओटै भित्तामा भयाल र ढोकासहित रड लगाउदा प्रश्न नं. (ग) मा लाग्ने खर्चभन्दा कतिले बढी वा घटी लाग्छ, गणना गर्नुहोस् ।
- 5.** एउटा इनारमा 3.5 ft व्यास तथा 1 ft उचाइ भएका 60 ओटा सिमेन्टबाट बनेका चक्का राखिएका छन् । यदि सो इनार बनाउन प्रतिचक्काको मूल्य रु. 1200 पर्छ । 2 जना कामदारले प्रतिदिन रु. 1500 का दरले जम्मा 12 दिनमा सो इनार तयार बनाउन सक्छन् भने, ($1 \text{ cubic foot} = 28.317 \text{ liters}$)
- (क) चक्काको मात्र तिर्नु पर्ने रकम कर्ति हुन्छ ?
 - (ख) इनार बनाउन जम्मा खर्च कर्ति लाग्छ ?
 - (ग) उक्त इनारमा अधिकतम कर्ति लिटर पानी अटाउँछ, पत्ता लगाउनुहोस् ।
 - (घ) यदि उक्त इनारको 35 चक्कासम्म पानी छ भने इनारमा कर्ति लिटर पानी रहेछ ? इनार भर्नका लागि कर्ति लिटर पानी चाहिन्छ, पत्ता लगाउनुहोस् ।
- 6.** एउटा घरको गेटका चारओटै सतह देखिने 10 ft अग्ला दुईओटा पिलरहरू माथि उही आधारका एक एकओटा 1 ft उचाइ भएका पिरामिड राखिएका छन् । प्रत्येक पिलरका आधारहरू वर्गाकार छन् र जसको लम्बाइ 5 ft छ ।
- (क) प्रश्नअनुसार दिइएको जानकारीलाई चित्र बनाई देखाउनुहोस् ।
 - (ख) पिरामिडको छड्के उचाइ पत्ता लगाउनुहोस् ।
 - (ग) उक्त पिरामिडसहितको पिलरहरूमा प्रति वर्गफिट रु. 94 का दरले रड लगाउँदा जम्मा खर्च कर्ति लाग्छ ?
- 7.** एउटा घरको कम्पाउन्डको गेटका दुईओटा पिलरहरू र पिलरमाथि उही आधारका एक एकओटा पिरामिड राखिएका छन् । 6 ft अग्लो पिलरमाथि 1 ft उचाइ भएका पिरामिड छन् । प्रत्येक पिलरका आधार वर्गाकार छन् र आधारको लम्बाइ 1 ft छ ।
- (क) प्रश्नअनुसार दिइएको जानकारीलाई चित्र बनाई देखाउनुहोस् ।
 - (ख) वर्गाकार आधार भएको पिरामिडको छड्के सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् ।

- (ग) पिरामिड भागको छड्के उचाइ कति हुन्छ ?
- (घ) उक्त पिरामिडसहितको पिलरहरूमा टायल लगाउँदा जम्मा खर्च रु. 2729 लाग्छ भने, प्रति वर्गफिटमा कतिका दरले टायल लगाउन सकिन्छ, पत्ता लगाउनुहोस् ।
8. एउटा नर्सरीमा आकाशे पानी जम्मा गर्न **2.80 m** भित्रि व्यास र **3 m** उचाइ भएको बेलनाकार ट्याइकी निर्माण गरिएको छ । यदि उक्त ट्याइकीको माथिल्लो भाग **0.72 m** ठाडो उचाइ भएको सोली आकारमा छ भने,
- (क) बेलनाको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
- (ख) सो ट्याइकीमा बढीमा कति लिटर पानी अटाउन सकिएला ?
- (ग) खडेरी परेको समयमा प्रति लिटर रु. 1.85 का दरले सो ट्याइकी भर्न कति खर्च लाग्छ, पत्ता लगाउनुहोस् ।
9. बराबर साइजका **8** ओटा त्रिभुजाकार कपडाका टुक्राहरू मिलेर एउटा सोली आकारको टेन्ट निर्माण गरिएको छ । एउटा त्रिभुजाकार टुक्राका तीनओटा भुजाहरूको लम्बाइ क्रमशः **5 m, 6 m** र **6 m** छ ।
- (क) एक टुक्रा कपडाको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
- (ख) टेन्ट बनाउन चाहिने आवश्यक कपडाको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
- (ग) प्रतिवर्ग मिटर कपडाको मूल्य रु. 600 भए उक्त टेन्ट बनाउन जम्मा खर्च कति लाग्छ, पत्ता लगाउनुहोस् ।



परियोजना कार्य

- आफ्नो नजिकको निर्माण सामाग्री बिक्री गर्ने पसलमा जानुहोस् । कुन कुन ज्यामितीय आकारमा ट्याइकीहरू बनेका छन् ? कुनमा कति लिटर पानी अटाउँछ ? कुनको मूल्य कति पर्छ ? धेरै पानी अटाउने ट्याइकीको मूल्य र थोरै पानी अटाउने ट्याइकीको मूल्यको अनुपात कस्तो पाउनुभयो ? फलामबाट बनेको ट्याइकी र प्लास्टिकबाट बनेको ट्याइकीको मूल्यमा कतिले फरक पर्दौ रहेछ ? माथि उठान गरिएका र अन्य जानकारीलाई समेत समावेश गरी एउटा प्रतिवेदन तयार पार्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
- तपाईंको घरमा **30,000** लिटर पानी अट्ने जमिनमुनि एउटा षड्मुखाकार ट्याइकी बनाउनुपर्ने छ । त्यसका लागि जमीनमा खाल्डो खन्नुपर्ने हुन्छ । लम्बाइ, चौडाइ र उचाइको खाल्डो कति खन्नु पर्ला जसले गर्दा कम्तीमा **30,000** लिटर पानी अटाउन सकियोस् ?

उत्तर

1. (क) $6116.47 l$ (ख) $6,000 l$ (ग) $3142.85 l$
2. (क) 88ft^2 (ख) 397 (कम्तीमा) (ग) रु. 13,552
3. (क) 50 m (ख) 250 m (ग) रु. 29,000
4. (क) 81 ft^2 (ख) 286 ft^2 (ग) रु. 1,13,400 (घ) रु. 22,600
5. (क) रु. 72,000 (ख) रु. 1,08,000 (ग) 16,35, 06 l (घ) 6813.78 l
6. (ख) $\frac{\sqrt{29}}{2} \text{ ft}$ (ग) रु. 42662.05
7. (ख) $2al$ (ग) $\frac{\sqrt{5}}{2} \text{ ft.}$ (घ) रु. 52
8. (क) $\pi r^2 h$ (ख) 19958.4 l (ग) रु. 36923.04
9. (क) $\frac{5\sqrt{119}}{4} \text{ m}^2$ (ख) $10\sqrt{119} \text{ m}^2$ (ग) रु. 65,452.27



मिश्रित अभ्यास

- कक्षा 10 मा अध्ययनरत एक जना विद्यार्थीले आफ्नो परियोजना कार्यान्तर्गत कार्डबोर्ड पेपरको प्रयोग गरी वर्गाधार भएको 3 ओटा पिरामिड बनाइ आफ्नो गणित विषय शिक्षकलाई बुझाएका छन्। ती प्रत्येक पिरामिडको आधारको लम्बाइ र छड्के उचाइ क्रमशः 12 cm र 10 cm छ भने,
 - पिरामिडको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस्।
 - पिरामिडको ठाडो उचाइ कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - दिइएका पिरामिडले जम्मा कति ठाउँ ओगटेका छन्?
 - दिइएका प्रत्येक पिरामिडको आधारबाहेको क्षेत्रफलमा रु. 80 को दरले रड लगाउन कति खर्च लाग्छ?
- वर्गाकार आधार भएको पिरामिडको आधार भुजाको लम्बाइ 16 cm र पिरामिडको आयतन 1280 cm^3 छ भने,
 - पूरा सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस्।
 - आधारको परिमिति पत्ता लगाउनुहोस्।
 - पिरामिडको छड्के उचाइ पत्ता लगाउनुहोस्।
 - पूरा सतहको क्षेत्रफल र त्रिभुजाकार सतहहरूको क्षेत्रफल पत्ता लगाउनुहोस्। दुई क्षेत्रफलमध्ये कुन क्षेत्रफल कतिले बढी हुन्छ? गणना गरी तुलना गर्नुहोस्।
- वर्गाकार आधार भएको एउटा पिरामिडको त्रिभुजाकार सतहको क्षेत्रफल 540 cm^2 छ। यदि उक्त पिरामिडको छड्के उचाइ 15 cm छ।
 - पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस्।
 - पिरामिडको आधारको लम्बाइ पत्ता लगाउनुहोस्।
 - पिरामिडको आयतन पत्ता लगाउनुहोस्।
- सँगै दिइएको चित्र बेलन र अर्धगोला मिली बनेको एउटा खेलौना हो। उक्त खेलौनाको,
 - आधारको व्यास कति हुन्छ?
 - आधारको परिधिको लम्बाइ कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस्।
 - खेलौनाको आयतन पत्ता लगाउनुहोस्।


5. एउटा ठोस वस्तुको माथिल्लो भागमा 5 cm छड्के उचाइ भएको पिरामिड र तल्लो भागमा वर्गाकार आधार भएको प्रिज्म छ, जसको आधार भुजा 8 cm छ। उक्त संयुक्त ठोस वस्तुको आयतन 1024 cm^3 छ।
- (क) प्रश्नअनुसारको चित्र बनाउनुहोस्।
 - (ख) पिरामिड भागको ठाडो उचाइ कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - (ग) उक्त ठोस वस्तुमा पिरामिड भागको ठाडो उचाइ, प्रिज्म भागको उचाइभन्दा कतिले बढी वा घटी वा बराबर छ, गणना गरी लेख्नुहोस्।
 - (घ) पूरा सतहको क्षेत्रफल कति होला ?
6. एउटा टेन्टको तल्लो भाग बेलना र माथिल्लो भाग अर्धगोला मिली बनेको छ। जसमा बेलना र अर्धगोलाको अर्धव्यास उही छ। यदि टेन्टको पूरा उचाइ 6.5 m र बेलना भागको उचाइ मात्र 3 m छ भने,
- (क) प्रश्नअनुसारको चित्र बनाउनुहोस्।
 - (ख) बेलनाको अर्धव्यास पत्ता लगाउनुहोस्।
 - (ग) टेन्टको सतहको क्षेत्रफल पत्ता लगाउनुहोस्।
 - (घ) प्रति वर्ग मिटर कपडाको मूल्य $\text{रु. } 500$ पर्छ भने टेन्ट बनाउन जम्मा कति खर्च लाग्छ, पत्ता लगाउनुहोस्।
7. एउटा संयुक्त ठोस वस्तु अर्धगोला र सोली मिलेर बनेको छ जसको आधारको अर्धव्यास 7 cm छ। प्रति वर्ग सेन्टिमिटर $\text{रु. } 6$ को दरले उक्त ठोस वस्तुमा रड लगाउनलाई $\text{रु. } 5148$ लाग्छ भने,
- (क) संयुक्त ठोस वस्तुको सतहको क्षेत्रफल पत्ता लगाउनुहोस्।
 - (ख) सोलीको छड्के उचाइ कति हुन्छ ?
 - (ग) सोलीको ठाडो उचाइ पत्ता लगाउनुहोस्।
 - (घ) उक्त ठोस वस्तुको पूरा उचाइ कति हुन्छ ?
8. समान आधार भएको एउटा बेलना र एउटा सोली संयुक्त रूपमा मिलेर बनेको खेलौना छ जसको व्यास 10 cm छ। उक्त खेलौनाको बेलनाकार भागको लम्बाइ 14 cm र सोलीको उचाइ 12 cm छ। यदि व्यास र सोलीको उचाइको नापलाई साटासाट गरी अर्को एउटा खेलौना बनाइयो भने प्रति वर्ग मिटर एउटै दरमा कुन चाहिँ खेलौनामा बढी खर्च लाग्ला, पत्ता लगाउनुहोस्।
- (क) सोलीको छड्के उचाइ कति हुन्छ ?
 - (ख) प्रति वर्गमिटर एउटै दरमा कुनचाहिँ खेलौनामा बढी खर्च लाग्ला, पत्ता लगाउनुहोस्।
9. वर्ग आधार भएको एउटा षड्मुखाकार ठोस वस्तुमाथि 12 cm ठाडो उचाइ भएको एउटा पिरामिड राखिएको छ। यदि उक्त षट्मुखाकार ठोस वस्तुको आधारको क्षेत्रफल 100 cm^2 तथा उचाइ 9 cm भए संयुक्त ठोस वस्तुको पूरा आयतन पत्ता लगाउनुहोस्।
- (क) षट्मुखाकार ठोस वस्तुको आधारको लम्बाइ कति हुन्छ ?
 - (ख) संयुक्त ठोस वस्तुको पूरा आयतन पत्ता लगाउनुहोस्।

10. अर्धव्यास 14 cm र उचाइ 40 cm भएको एउटा बेलनाकार टिनको बट्टा सिमेन्टले भरिएको छ। पर्खालिमा सिमेन्टको काम गर्नुपर्ने भएकाले काम गर्ने कामदारले सो सिमेन्टलाई भुइँमा खन्याउँदा 30 cm अग्लो सोली आकारको थुप्रो बनेछ भने,
- सिमेन्टको थुप्रोको आधारको अर्धव्यास कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - सिमेन्टको थुप्रोको सतहको क्षेत्रफल (आधारबाहेको) पत्ता लगाउनुहोस्।
 - यदि 1 cm³ बराबर 2.5 gm हुन्छ भने सिमेन्टको तौल कति हुन्छ ?
11. एउटा रड्गशालाको गेटका चारओटै सतह देखिने 8 फिट अला दुईओटा पिलरहरूमाथि उही आधारका एक एकओटा 4 फिट उचाइ भएका पिरामिड राखिएका छन्। प्रत्येक पिलरको आधार 6 फिट × 6 फिट छ भने,
- प्रश्नअनुसारको दुईओटा चित्र बनाउनुहोस्।
 - पिरामिडको छड्के सतह पत्ता लगाउने सूत्र लेख्नुहोस्।
 - पिरामिडको छड्के उचाइ कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - पिरामिडसहितको प्रत्येक पिलरमा रड लगाउन मिल्ने सतहको क्षेत्रफल हिसाब गरी पत्ता लगाउनुहोस्।
 - उक्त पिरामिडसहितको प्रत्येक पिलरमा प्रति वर्ग फिट रु. 110 का दरले रड लगाउँदा कति खर्च लाग्छ ?
12. एउटा घरको गेटमा उत्रै र उस्तै आकारका दुईओटा पिलर छन्। आयताकार आकारमा भएका पिलरहरूको लम्बाइ 1 फिट, चौडाइ 1 फिट र उचाइ 6 फिट छ। पिलरको आधारसँग बराबर आधार भएको 1 फिट उचाइ भएका पिरामिड दुवै पिलरको माथिपट्टि राखिएको छ।
- प्रिज्मको छड्के सतह पत्ता लगाउने सूत्र लेख्नुहोस्।
 - पिलरको आधारको परिमिति कति हुन्छ ?
 - पिरामिडको छड्के उचाइ कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - पिरामिडसहितको पिलरमा रड लगाउन मिल्ने सतहको क्षेत्रफल हिसाब गरी पत्ता लगाउनुहोस्।
 - उक्त पिरामिडसहितको पिलरमा प्रति वर्ग फिट रु. 52 का दरले रड लगाउँदा कति खर्च लाग्छ ?
13. एउटा सिमेन्टको चक्काको व्यास 3.5 फिट र उचाइ 1 फिट छ। इनार बनाउँदा प्रति चक्का बराबरको लागत मूल्य रु. 1200 पर्छ। यदि 32 चक्काको एउटा इनार तयार गर्नुपर्ने छ।
- उक्त इनारको लागत खर्च कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - पानीको आयतन कति हुन्छ, पत्ता लगाउनुहोस्।
 - उक्त इनारको 18 ओटा चक्कासम्म पानी छ भने इनारको खाली ठाउँको आयतन कति हुन्छ ?

14. बराबर वर्ग आधार भएका दुईओटा पिरामिड मिलेर एउटा संयुक्त ठोस वस्तु बनेको छ । जसको आधारको लम्बाइ 12 cm र उक्त ठोस वस्तुको जम्मा उचाइ 20 cm छ ।
- (क) पिरामिडको छड्के सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
 (ख) संयुक्त ठोस वस्तुको पूरा आयतन कति हुन्छ ?
15. नन्दकिशोर विदेशबाट फर्केर आफैनै गाउँमा कृषिफार्म खोली विकासे जातका गाई र बाखा पालेका छन् । गाई बाखालाई पानी खुवाउनका लागि बेलना र सोली आकारको संयुक्त रूपमा मिलेर बनेको ट्याङ्की निर्माण गरेका छन् । उक्त ट्याङ्कीको बेलना भागको भित्री व्यास 1.4 m र उचाइ 2.1 m छ । सो ट्याङ्कीको माथिल्लो भाग सोली आकारमा छ, जसको ठाडो उचाइ 0.36 m छ भने,
- (क) सोलीको पूरा सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
 (ख) ट्याङ्कीको आधारको परिमिति पत्ता लगाउनुहोस् ।
 (ग) ट्याङ्कीमा कति पानी अटाउँछ ? लिटरमा पत्ता लगाउनुहोस् ।
16. दिइएको चित्र संयुक्त ठोस वस्तुको हो । उक्त वस्तुको सोली भागको छड्के उचाइ र अर्धव्यासको अनुपात $5:3$ छ । सो ठोस वस्तुको पूरा आयतन $240\pi \text{ cm}^3$ छ ।
- (क) दिइएको संयुक्त ठोस वस्तु कुन दुईओटा ठोस वस्तुहरू मिली बने को छ ?
 (ख) सोलीको वक्र सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
 (ग) दिइएका ठोस वस्तुको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
 (घ) दिइएका ठोस वस्तुको पूरा सतहको क्षेत्रफल के वक्र सतहको क्षेत्रफल हुन्छ ? कारणसहित पुष्टि गर्नुहोस् ।
17. दिइएको चित्र संयुक्त ठोस वस्तुको हो । उक्त वस्तुको सोली भागको छड्के उचाइ र ठाडो उचाइको अनुपात $13:12$ छ । सो ठोस वस्तुको पूरा सतहको क्षेत्रफल $840\pi \text{ cm}^2$ र बेलना भागको उचाइ 24 cm छ ।
- (क) दिइएको संयुक्त ठोस वस्तु कुन दुईओटा ठोस वस्तुहरू मिली बनेको छ ?
 (ख) सोलीको आधारको परिमिति पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
 (ग) दिइएका ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् ।
 (घ) दिइएका ठोस वस्तुको पूरा सतहको क्षेत्रफल के वक्रसतहको क्षेत्रफलसँग बराबर हुन्छ ? हुँदैन भने गणना गरी तुलना गर्नुहोस् ।



18. चित्र नं. (1) मा बराबर आधार भएका बेलना र सोली देखाइएको छ। चित्र नं. (2) मा सोही बेलना र सोली जोडेर एउटा संयुक्त ठोस वस्तु बनाइएको छ।



- (क) सोलीको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस्।
- (ख) चित्र नं. 1 मा देखाइएको दुवै ठोस वस्तुहरूको क्षेत्रफल पत्ता लगाई तिनीहरूको क्षेत्रफलको योगफल कति हुन्छ?
- (ग) चित्र नं. 1 मा देखाइएका ठोस वस्तुको क्षेत्रफलको योगफल र चित्र नं. 2 को संयुक्त ठोस वस्तुको पूरा सतहको क्षेत्रफल बराबर हुन्छ? हुँदैन भने कतिको फरक हुन्छ, पत्ता लगाउनुहोस्।
- (घ) चित्र नं. 1 मा देखाइएको ठोस वस्तुको आयतनको योगफल र चित्र नं. 2 को संयुक्त ठोस वस्तुको आयतन बराबर हुन्छ वा हुँदैन? कारणसहित पुष्टि गर्नुहोस्।
- (ङ) चित्र नं. 1 का दुवै ठोस वस्तुहरूका सतहमा रु. 150 प्रति वर्गमिटरको दरले रड लगाउँदा लाग्ने जम्मा खर्च र उही दरमा चित्र नं. 2 मा भएको संयुक्त ठोस वस्तुको सतहमा रड लगाउँदा लाग्ने खर्चमा तुलना गर्नुहोस्।
19. समान आधार भएको एउटा बेलना र एउटा सोली संयुक्त रूपमा मिलेर बनेको खेलौना छ जसको व्यास 10 cm छ। उक्त खेलौनाको बेलनाकार भागको लम्बाइ 14 cm र सोलीको उचाइ 12 cm छ।
- (क) सोलीको आयतन पत्ता लगाउने सूत्र लेख्नुहोस्।
- (ख) खेलौनामा सोली भागको छड्के लम्बाइ कति होला?
- (ग) यदि व्यास र सोलीको उचाइको नापलाई साटासाट गरी अर्को उस्तै खेलौना बनाइयो भने प्रति वर्ग सेन्टिमिटर एउटै दरमा रड लगाउँदा कुन चाहिँ खेलौनामा बढी खर्च लाग्ने?
20. एउटा ठोस वस्तु समान अर्धव्यास भएका एउटा बेलना र एउटा सोली मिली बनेको छ। बेलनाको उचाइ र सोलीको छड्के उचाइ क्रमशः 28 से.मि. र 17 से.मि. छन्। यदि सो वस्तुको पूरा सतहमा प्रति 100 वर्ग से.मि. को रु. 140 को दरले रड लगाउँदा जम्मा रु. 2851.20 खर्च लाग्न्यो।
- (क) प्रश्नअनुसारको संयुक्त ठोस वस्तुको चित्र बनाउनुहोस्।
- (ख) बेलनाको अधार कुन आकारको हुन्छ, लेख्नुहोस्।
- (ग) सो सोलीको उचाइ पत्ता लगाउनुहोस्।

21. एउटा पानी ट्याइकी बेलनाकार र अर्धगोलाकार भाग मिली बनेको छ। सो ट्याइकीको पूरा उचाइ 20 m छ र आधारको क्षेत्रफल 154 m^2 छ। उक्त ट्याइकीमा प्रतिलिटर 45 पैसाका दरले पानी भरिन्छ भने,
- (क) 1 m^3 बराबर कति लिटर हुन्छ ?
 (ख) आधारको अर्धव्यास कति हुन्छ ? पत्ता लगाउनुहोस्।
 (ग) बेलनाकार भागको उचाइ पत्ता लगाउनुहोस्।
 (घ) पानी भर्न जम्मा कति खर्च लाग्न्ना, पत्ता लगाउनुहोस्।

उत्तर

- (क) $\frac{1}{3} a^2 h$ (ख) 8 cm (ग) 432 cm^2 (घ) Rs $57,600$
- (क) $a^2 + 2al$ (ख) 64 cm (ग) 17 cm
 (घ) $800\text{ cm}^2, 544\text{ cm}^2, 256\text{ cm}^2$ ले बढी
- (क) $a^2 + 2al$ (ख) 18 cm (ग) 1296 cm^3
- (क) 14 cm (ख) 44 cm (ग) 902 cm^2 (घ) 2258.66 cm^3
- (क) शिक्षकलाई देखाउनुहोस् (ख) 3 cm (ग) 12 cm ले कमी छ (घ) 624 cm^2
- (क) शिक्षकलाई देखाउनुहोस् (ख) 3.5 m (ग) 143 m^2 (घ) Rs. $71,500$
- (क) 858 cm^2 (ख) 25 cm (ग) 24 cm (घ) 31 cm
- (क) 13 cm (ख) साटासाट गरेर पछि बनेको खेलौनामा क्षेत्रफल धेरै हुन्छ त्यसैले बढी खर्च लाग्न्ने
- (क) 10 cm (ख) 1300 cm^3
- (क) 28 cm (ख) 3611.21 cm^2 (ग) $61,600\text{ gm}$
- (क) शिक्षकलाई देखाउनुहोस् (ख) $2al$ (ग) 5 cm (घ) 252 cm^2 (ड) Rs. $27,720$
- (क) ph (ख) 4 ft. (ग) $\frac{\sqrt{5}}{2}\text{ ft}$ (घ) $(24 + \sqrt{5})\text{ cm}^2$ (ड) Rs. 1364.27
- (क) Rs. $38,400$ (ख) 308 cm^3 (ग) 134.75 cm^3
- (क) $2al$ (ख) 960 cm^2
- (क) $\pi r(r + l)$ (ख) 4.4 m (ग) 3418.8 l
- (क) सोली र अर्धगोला (ख) πrl (ग) 414.86 cm^2
 (घ) हुन्छ, दुवै सतहको क्षेत्रफल एउटै आउने भएकाले
- (क) बेलना र सोली (ख) $2\pi r$ (ग) 10057.14 cm^3
 (घ) परा सतहको क्षेत्रफल 314.28 cm^2 ले बढी हुन्छ।
- (क) $\frac{1}{3} a^2 h$ (ख) 2728 cm^2 (ग) 308 cm^2
 (घ) दुवैको आयतन 7238 cm^2 (बराबर) (ड) पहिलोमा रु. 46200 ले बढी
- (क) $\frac{1}{3} \pi r^2 h$ (ख) 13 cm (ग) दोस्रोमा धेरै लाग्न्न।
- (क) शिक्षकलाई देखाउनुहोस् (ख) वृत्त (ग) 15 cm
- (क) $1\text{m}^3 = 1000\text{ l}$ (ख) $r = 7\text{ m}$ (ग) 13 m (घ) रु. $12,24,300$

6.0 पुनरवलोकन (Review)

दिइएका अनुक्रमको अवलोकन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

- | | |
|-----------------------|-----------------------|
| (क) 2, 4, 6, 8, ... | (ख) 1, 3, 5, 7, ... |
| (ग) 1, 4, 16, 64, ... | (घ) 24, 12, 6, 3, ... |
| (ङ) 5, 8, 11, 14, ... | (च) 2, 6, 18, 54, ... |

प्रश्नहरू

- (अ) माथि दिइएका अनुक्रम अड्कगणितीय वा ज्यामितीय अनुक्रम के हुन् छुट्याउनुहोस् ।
- (आ) दिइएका अनुक्रमका समान अन्तर वा समान अनुपात पत्ता लगाउनुहोस् ।
- (इ) दिइएका अनुक्रमका साधारण पद पत्ता लगाउनुहोस् ।
- (ई) दिइएका अनुक्रमको छैटौं र आठौं पद पत्ता लगाउनुहोस् ।
- (उ) दिइएका अनुक्रमलाई श्रेणीमा लेख्नुहोस् ।

6.1 अड्कगणितीय अनुक्रमको मध्यमान (Means of Arithmetic Sequence)

क्रियाकलाप 1

तलको संवाद अध्ययन गर्नुहोस् :

रीता : राजु, 3, m, 7, ... अड्कगणितीय अनुक्रम हो भने m को मान कसरी पत्ता लगाउने होला ?

राजु : अड्कगणितीय अनुक्रमको पछिल्लो पद र अगिल्लो पदको अन्तर बराबर हुन्छ ।

त्यसैले $m - 3 = 7 - m$ गरेर m को मान पत्ता लगाउन सकिन्छ ।

$$m - 3 = 7 - m$$

$$\text{अथवा, } m + m = 7 + 3$$

$$\text{अथवा, } m = \frac{7 + 3}{2} = 5$$

रीता : ए, पहिलो पद र तेस्रो पदको औसत नै दोस्रो पद हुने रहेछ है ।

अनिल : यसलाई यसरी पनि गर्न सकिन्छ ।

पहिलो पद (a) = 3

दोस्रो पद (t_2) = $a + d$, d = समान अन्तर

तेस्रो पद (t_3) = $a + 2d$

अथवा, $7 = 3 + 2d$

अथवा, $2d = 7 - 3$

अथवा, $2d = 4$

$\therefore d = 2$

अब d को मान (t_2) = $a + d$ को मान राख्दा,

$$m = 3 + 2 = 5$$

रश्मि : यदि एकभन्दा बढी पद पत्ता लगाउन सोधेको भए कसरी गर्ने होला ?

जस्तै: $3, x, y, z, 19 \dots$ मा x, y, z को मान कति कति होला ?

अनिल : यसलाई पनि अगि गरे जस्तै गरी गर्न सकिन्छ ।

$3, x, y, z, 19 \dots$ मा

पहिलो पद (a) = 3

पाचौं पद (t_5) = 19

समान अन्तर (d) = ?

हामीलाई थाहा छ

$$t_5 = a + (5-1)d$$

अथवा, $19 = 3 + 4d$

अथवा, $4d = 19 - 3$

अथवा, $4d = 16$

$\therefore d = 4$

दोस्रो पद (t_2) = $x = a + d = 3 + 4 = 7$

तेस्रो पद (t_3) = $y = a + 2d = 3 + 2 \times 4 = 11$

चौथो पद (t_4) = $z = a + 3d = 3 + 3 \times 4 = 15$

रीता : ए, 3 र 19 का विचमा तीनओटा पद पत्ता लगाउँदा 19 पाँचौं पद हुने रहेछ ।

अनिल : हो, तपाईंले ठिक भन्नुभयो ।

जम्मा पद = मध्यमाको सङ्ख्या + 2

$$n = m + 2$$

(सबै जनाले गणित शिक्षकसँग भेटी उनीहरूविचको छलफल सुनाए ।)

शिक्षक : तपाईंहरू सबै सही हुनुहुन्छ ।

समानान्तरीय अनुक्रमका पहिलो पद र अन्तिम पदबिचको पद वा पदहरूलाई समानान्तरीय मध्यमा (Arithmetric Mean) भनिन्छ ।

- (क) यदि दुईओटा पदबिचमा एउटा मात्र समानान्तरीय मध्यमा पत्ता लगाउनु पर्ने भएमा पहिलो पद र अन्तिम पदको अझ्कगणितीय मध्यक निकाल्नु पर्ने रहेछ ।
- (ख) यदि दुईओटा पदबिचमा एकभन्दा बढी समानान्तरीय मध्यमा पत्ता लगाउनु पर्ने भएमा अन्तिम पदबाट समान अन्तर (d) पत्ता लगाई सबै मध्यमा निकाल सकिँदौ रहेछ ।

उदाहरण १

दुई सङ्ख्या ७ र १७ बिचको एउटा समानान्तरीय मध्यमा निकाल्नुहोस् :

समाधान

यहाँ दुईओटा पदका बिचमा एउटा मध्यमा भएकाले $7, m, 17$

पहिलो पद (a) = 7

तेस्रो पद (t_3) = 17

मध्यमान (m) = ?

$$\begin{aligned} \text{हामीलाई थाहा छ मध्यमान } (m) &= \frac{a+b}{2} \\ &= \frac{7+17}{2} \\ &= 12 \end{aligned}$$

वैकल्पिक तरिका

$$\text{तेस्रो पद } (t_3) = a + 2d$$

$$\text{अथवा, } 17 = 7 + 2d$$

$$\text{अथवा, } 2d = 17 - 7 = 10$$

$$\text{अथवा, } d = 5$$

$$\text{अब } d \text{ को मान } (t_2) = a + d \text{ मा राख्दा}$$

$$m = 7 + 5 = 12$$

उदाहरण २

दुईओटा पद ३ र २३ का बिचमा पर्ने ३ ओटा समानान्तरीय मध्यमा निकाल्नुहोस् :

समाधान

यहाँ ३ ओटा समानान्तरीय मध्यमासहितको अनुक्रम $3, m_1, m_2, m_3, 23$ हुन्छ ।

पहिलो पद (a) = 3

मध्यमा सङ्ख्या (m) = 3

जम्मा पद सङ्ख्या (n) = $3 + 2 = 5$

पाँचौं पद (t_5) = 23

हामीलाई थाहा छ, पाँचौं पद (t_5) = $a + (5 - 1)d$

$$\text{अथवा, } 23 = 3 + 4d$$

$$\text{अथवा, } 23 - 3 = 4d$$

$$\text{अथवा, } \frac{20}{4} = d$$

$$\therefore d = 5$$

अब m_1 = दोस्रो पद = $a + d = 3 + 5 = 8$

m_2 = तेस्रो पद = $a + 2d = 3 + 2 \times 5 = 13$

m_3 = चौथो पद = $a + 3d = 3 + 3 \times 5 = 18$

अतः 3 र 23 का बिचका 3 ओटा समानान्तरीय मध्यमाहरू 8, 13 र 18 हुन्।

उदाहरण 3

दुईओटा पद 3 र 43 का बिचमा 7 ओटा समानान्तरीय मध्यमा पत्ता लगाउनुहोस् :

समाधान

यहाँ 7 ओटा समानान्तरीय मध्यमासहितको अनुक्रम 3, $m_1, m_2, m_3, m_4, m_5, m_6, m_7, 43$ हुन्छ।

पहिलो पद (a) = 3

मध्यमा सङ्ख्या (m) = 7

जम्मा पद सङ्ख्या (n) = $7 + 2 = 9$

नवौं पद (t_9) = 23

हामीलाई थाहा छ नवौं पद (t_9) = $a + (9 - 1)d$

अथवा, $43 = 3 + 8d$

अथवा, $8d = 43 - 3 = 40$

अथवा, $d = 5$

अब m_1 = दोस्रो पद = $a + d = 3 + 5 = 8$

m_2 = तेस्रो पद = $a + 2d = 3 + 2 \times 5 = 13$

m_3 = चौथो पद = $a + 3d = 3 + 3 \times 5 = 18$

m_4 = पाँचौं पद = $a + 4d = 3 + 4 \times 5 = 23$

m_5 = छैटौं पद = $a + 5d = 3 + 5 \times 5 = 28$

m_6 = सातौं पद = $a + 6d = 3 + 6 \times 5 = 33$

m_7 = आठौं पद = $a + 7d = 3 + 7 \times 5 = 38$

6.2 समानान्तरीय श्रेणीको योगफल (Sum of Arithmetic Series)

क्रियाकलाप 2

एउटा सपिड सेन्टरमा कार्यरत कर्मचारीलाई उसको कार्यसम्पादनका आधारमा नगद प्रोत्साहन गरिँदोरहेछ । एक जना कर्मचारीको पहिलो 7 महिनाको नगद प्रोत्साहनबापतको रकम देहायबमोजिम रहेछ :

2079 साल	वैशाख	जेठ	असार	साउन	भदौ	असोज	कात्तिक
बढेको तलब (रु.मा)	800	1000	1200	1400	1600	1800	2000

माथिको तालिका अध्ययन गरी निम्नलिखित प्रश्नमाथि छलफल गर्नुहोस् :

- (क) उक्त कर्मचारीले प्रत्येक महिना कति रकमका दरले प्रोत्साहन रकम बढाउदै लगेका रहेछन् ?
- (ख) वि.स. 2079 वैशाखदेखि कार्तिकसम्ममा जम्मा कति रकम प्रोत्साहनबापत बुझेका रहेछन् ?
- (ग) यही दरले बढौ गएमा वि.स. 2080 वैशाख महिनामा कति रकम प्रोत्साहनबापत पाउँछन् ?
- (घ) वि.स. 2080 वैशाखसम्मको जम्मा प्रोत्साहन रकम कति होला ?

यहाँ प्रत्येक महिना समान अन्तर रु. 200 ले तलब बढेको रहेछ ।

अब 7 महिनाको प्रोत्साहन रकमलाई श्रेणीमा राख्दा,

$800 + 1000 + 1200 + 1400 + 1600 + 1800 + 2000$ हुन्छ ।

7 महिनासम्मको जम्मा प्रोत्साहन रकमलाई S_7 ले जनाउँदा,

$$S_7 = 800 + 1000 + 1200 + 1400 + 1600 + 1800 + 2000 = 9800 \dots\dots (i)$$

$$\text{पहिलो पद } (a) = 800, \text{ समान अन्तर } (d) = 1000 - 800 = 200$$

$$\text{जम्मा पद संख्या } (n) = 7 \text{ सातौं पद } (t_7) = 2000$$

समीकरण (i) लाई यसरी पनि लेख्न सकिन्छ,

$$S_7 = 2000 + 1800 + 1600 + 1400 + 1200 + 1000 + 800 = 9800 \dots\dots (ii)$$

समीकरण (i) र (ii) जोड्दा

$$2S_7 = 2800 + 2800 + 2800 + 2800 + 2800 + 2800 + 2800$$

$$\text{अथवा, } 2S_7 = 7 \times 2800$$

$$\text{अथवा, } S_7 = \frac{7}{2} \times 2800 = 9800$$

2800 लाई पहिलो पद र सातौं पदका रूपमा लेख्दा,

$$\text{अथवा, } S_7 = \frac{7}{2} (800 + 2000)$$

$\therefore S_n = \frac{n}{2} (a + t_n)$ जहाँ a = पहिलो महिनाको प्रोत्साहन रकम, t_n = अन्तिम महिनाको प्रोत्साहन रकम

$$\text{अब } S_n = \frac{n}{2} (a + t_n)$$

$$= \frac{n}{2} [a + a + (n - 1)d] = \frac{n}{2} [2a + (n - 1)d] \quad [\because t_n = a + (n - 1)d]$$

200 का दरले बढ़दै जाँदा वि.सं 2080 वैशाख महिनासम्म जम्मा 13 महिना हुन्छ ।

$$\begin{aligned} 13 \text{ औं महिनामा पाउने प्रोत्साहन रकम } (t_{13}) &= 800 + (13 - 1)200 \\ &= 800 + 12 \times 200 \\ &= \text{रु. } 3,200 \end{aligned}$$

अतः वि.सं. 2080 वैशाख महिनामा पाउने प्रोत्साहन रकम = रु. 3,200

अब 13 औं महिनासम्मको जम्मा प्रोत्साहन रकम $S_{13} = ?$

हामीलाई थाहा छ,

$$\begin{aligned} S_n &= \frac{n}{2} [(2a + (n - 1)d)] \\ &= \frac{13}{2} [2 \times 800 + (13 - 1)200] \\ &= \frac{13}{2} [1600 + (12 \times 200)] = \frac{13}{2} [1600 + 2400] = \frac{13}{2} \times 4000 \\ &= 26000 \end{aligned}$$

13 औं महिनासम्मको जम्मा प्रोत्साहन रकम = रु. 26,000

कुनै समानान्तरीय श्रेणीको n औं पदसम्मको योगफल $S_n = \frac{n}{2} (a + t_n)$ हुन्छ ।

यहाँ पहिलो पद = a , अन्तिम पद = t_n , समान अन्तर = d , पद सङ्ख्या = n र n औं पदसम्मको योगफल = S_n

फेरि $t_n = a + (n - 1)d$ मान राख्दा,

$$S_n = \frac{n}{2} (a + t_n) = \frac{n}{2} [a + \{a + (n - 1)d\}] = \frac{n}{2} [2a + (n - 1)d]$$

$$\therefore S_n = \frac{n}{2} [2a + (n - 1)d]$$

नोट: अन्तिम पदलाई (t_n) वा l ले पनि जनाउने गरेको पाइन्छ ।

उदाहरण 4

1 + 2 + 3 + ... का पहिलो 20 ओटा पदको योगफल पत्ता लगाउनुहोस् :

समाधान

यहाँ 1 + 2 + 3 + ... समानान्तरीय अनुक्रम हो ।

त्यसैले पहिलो पद (a) = 1

समान अन्तर (d) = 2 - 1 = 1

पद संख्या (n) = 20

20 औं पदसम्मको योगफल (S_{20}) = ?

हामीलाई थाहा छ,

$$\begin{aligned} S_n &= \frac{n}{2} [2a + (n-1)d] = \frac{20}{2} [2 \times 1 + (20-1)1] \\ &= 10(2 + 19) \\ &= 10 \times 21 = 210 \end{aligned}$$

उदाहरण 5

2 + 4 + 6 + ... का पहिलो 13 ओटा पदको योगफल पत्ता लगाउनुहोस् :

समाधान

यहाँ 2 + 4 + 6 + ... समानान्तरीय अनुक्रम हो ।

त्यसैले पहिलो पद (a) = 2

समान अन्तर (d) = 4 - 2 = 2

पद संख्या (n) = 13

13 औं पदसम्मको योगफल (S_{13}) = ?

हामीलाई थाहा छ,

$$\begin{aligned} S_n &= \frac{n}{2} [2a + (n-1)d] = \frac{13}{2} [2 \times 2 + (13-1)2] \\ &= \frac{13}{2} (4 + 24) \\ &= \frac{13}{2} \times 28 \\ &= 182 \end{aligned}$$

उदाहरण 6

श्रेणी $5 + 17 + 29 + \dots$ का 28 ओटा पदको योगफल पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ $5 + 17 + 29 + \dots$ समानान्तरीय अनुक्रम हो ।

त्यसैले पहिलो पद (a) = 5

समान अन्तर (d) = $17 - 5 = 12$

पद सङ्ख्या (n) = 28

28 औं पदसम्मको योगफल (S_{28}) = ?

हामीलाई थाहा छ,

$$S_n = \frac{n}{2} [2a + (n - 1)d]$$

$$S_{28} = \frac{28}{2} [2 \times 5 + (28 - 1)12]$$

$$= 14(10 + 324)$$

$$= 14 \times 334 = 4676$$

उदाहरण 7

एउटा समानान्तरीय श्रेणीको पहिलो पद 2, अन्तिम पद 29 र जम्मा पदको योगफल 155 छ । उक्त श्रेणीका जम्मा पदसङ्ख्या र समान अन्तर पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ पहिलो पद (a) = 2

अन्तिम पद (t_n) = 29

जम्मा योगफल $S_n = 155$

जम्मा पद सङ्ख्या (n) = ?

समान अन्तर (d) = ?

$$\text{हामीलाई थाहा छ } S_n = \frac{n}{2} (a + t_n)$$

$$\text{अथवा, } 155 = \frac{n}{2}(2 + 29)$$

$$\text{अथवा, } 310 = 31n$$

$$\text{अथवा, } n = \frac{310}{31} = 10$$

फेरि हामीलाई थाहा छ,

$$t_n = a + (n - 1)d$$

$$\text{अथवा, } 29 = 2 + (10 - 1)d$$

$$\text{अथवा, } 27 = 9d$$

$$\text{अथवा, } d = \frac{27}{9} = 3$$

तसर्थ उक्त श्रेणीको पद सङ्ख्या 10 र समान अन्तर 3 हुन्छ ।

उदाहरण 8

समानान्तरीय श्रेणी $24 + 20 + 16 + \dots$ मा पदको योगफल 72 छ भने उक्त श्रेणीमा जम्मा कतिओटा पद छन्, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ पहिलो पद (a) = 24

समान अन्तर (d) = $20 - 24 = -4$

जम्मा योगफल $S_n = 72$ छ

जम्मा पद सङ्ख्या (n) = ?

हामीलाई थाहा छ

$$S_n = \frac{n}{2}[2a + (n - 1)d]$$

$$\text{अथवा, } 72 = \frac{n}{2} [2 \times 24 + (n - 1)(-4)]$$

$$\text{अथवा, } 144 = n(48 - 4n + 4)$$

$$\text{अथवा, } 144 = 52n - 4n^2$$

$$\text{अथवा, } 4n^2 - 52n + 144 = 0$$

$$\text{अथवा, } n^2 - 13n + 36 = 0$$

$$\text{अथवा, } n^2 - 9n - 4n + 36 = 0$$

$$\text{अथवा, } n(n - 9) - 4(n - 9) = 0$$

$$\text{अथवा, } (n - 9)(n - 4) = 0$$

$$\text{या त, } n - 9 = 0 \quad \therefore n = 9$$

$$\text{अथवा, } n - 4 = 0 \quad \therefore n = 4$$

तसर्थ जम्मा पदको सङ्ख्या 4 अथवा 9 हुन्छ ।

उदाहरण ९

समानान्तरीय श्रेणीको तेस्रो पद ०, दसौं पद ४२ छ । उक्त श्रेणीको पहिलो १५ ओटा पदको योगफल पत्ता लगाउनुहोस् :

समाधान

$$\text{यहाँ तेस्रो पद } (t_3) = 0$$

$$\text{दसौं पद } (t_{10}) = 42$$

$$\text{जम्मा पद संख्या } (n) = 15$$

$$\text{जम्मा योगफल } S_{15} = ?$$

हामीलाई थाहा छ

$$t_n = a + (n - 1) d$$

$$\text{अथवा, } t_3 = a + (3 - 1) d$$

$$\text{अथवा, } 0 = a + 2d$$

$$\text{अथवा, } a + 2d = 0 \dots\dots\dots \text{(i)}$$

$$\text{त्यस्तै, } t_{10} = a + (10 - 1) d$$

$$\text{अथवा, } 42 = a + 9d$$

$$a + 9d = 42 \dots\dots \text{(ii)}$$

समीकरण (i) बाट समीकरण (ii) घटाउँदा,

$$a + 2d = 0$$

$$\begin{array}{r} a + 9d = 42 \\ - \quad - \quad - \\ \hline -7d = -42 \end{array}$$

$$\text{अथवा, } d = \frac{42}{7} = 6$$

$$\therefore d = 6$$

अब d को मान समीकरण (i) मा राख्दा,

$$a + 2 \times 6 = 0$$

$$a = -12$$

$$\begin{aligned} \text{अब पहिलो १५ ओटा पदको जम्मा योगफल } S_{15} &= \frac{15}{2} [2 \times (-12) + (15 - 1)6] \\ &= \frac{15}{2} [-24 + 84] \\ &= 450 \end{aligned}$$

तसर्थ पहिलो १५ पदको जम्मा योगफल ४५० हुन्छ ।

उदाहरण 10

एक जना कर्मचारीको हालको मासिक तलब रु. 40,000 छ। प्रत्येक वर्ष उसको ग्रेड रकम रु. 1,000 मासिक तलबमा थिए जान्छ। यदि यही दरले बढ़दै जाने हो भने 6 वर्षपछि उसको जम्मा आमदानी कति हुन्छ? उसले 6 वर्षको जम्मा आमदानी रु. 35,00,000 पुऱ्याउन कति रकम अपुग हुन्छ, गणना गर्नुहोस्।

समाधान

यहाँ पहिलो वर्षको जम्मा आमदानी (a) = $40000 \times 12 =$ रु. 4,80,000

प्रत्येक वर्ष बढ़ने रकम (d) = $1000 \times 12 =$ रु. 12,000

6 वर्षपछिको जम्मा आमदानी (S_6) = ?

जम्मा वर्ष (n) = 6

हामीलाई थाहा छ,

$$S_n = \frac{n}{2} [2a + (n - 1)d]$$

$$\begin{aligned} S_6 &= \frac{6}{2} [2 \times 480000 + (6 - 1) \times 12000] \\ &= 3[960000 + 60000] \\ &= 3 \times 10,20,000 \\ &= 30,60,000 \end{aligned}$$

तसर्थ 6 वर्षमा हुने जम्मा आमदानी रकम रु. 30,60,000 हुन्छ।

त्यसैले 6 वर्षमा हुने जम्मा आमदानी रु. 35 लाख पुऱ्याउन,

जम्मा $35,00,000 - 30,60,000 =$ रु. 4,40,000 अपुग हुन्छ।

अभ्यास 6.1

1. (क) समानान्तरीय मध्यमा भनेको के हो?

(ख) यदि a, m, b समानान्तरीय अनुक्रममा भए m लाई a र b का रूपमा लेख्नुहोस्।

(ग) दुई सङ्ख्या 12 र 18 को मध्यमान कति हुन्छ, लेख्नुहोस्।

2. समानान्तरीय मध्यमा पत्ता लगाउनुहोस् :

(क) 6 र 10 (ख) -2 र 2 (ग) -4 र 8 (घ) $(a + b)$ र $(a - b)$

3. समानान्तरीय मध्यमा पत्ता लगाउनुहोस् :

(क) 5 र 20 का बिचमा 4 ओटा

(ख) 70 र 14 का बिचमा 6 ओटा

(ग) 5 र -9 का बिचमा 6 ओटा

4. तल दिइएका अनुक्रम समानान्तर अनुक्रम हुन् । उक्त अनुक्रमबाट x को मान पत्ता लगाउनुहोस् :

- (क) $5, x, 9, \dots$
- (ख) $x + 1, x + 5, 3x + 1, \dots$
- (ग) $x + 2, 3x, 4x + 1, \dots$

5. दिइएका समानान्तरीय श्रेणीको योगफल पत्ता लगाउनुहोस् :

- (क) $7 + 11 + 15 + 19\dots, 20$ ओटा पद
- (ख) $4 - 1 - 6 - 11 - 16 - \dots, 7$ ओटा पद
- (ग) $\frac{1}{2} + \frac{3}{2} + \frac{5}{2} + \dots, 16$ ओटा पद
- (घ) $5 + 10 + 15 + \dots + 65$
- (ङ) $-64 - 48 - 32 - \dots + 32$
- (च) पहिलो 10 ओटा बिजोर सङ्ख्याको योगफल
- (छ) पहिलो 100 सम्मका प्राकृतिक सङ्ख्याको योगफल
- (ज) 50 देखि 100 सम्मका प्राकृतिक सङ्ख्याको योगफल

6. समानान्तरीय श्रेणीको पहिलो पद, अन्तिम पद र जम्मा पदको योगफल निम्नानुसार दिइएको छ ।

यसका आधारमा समान अन्तर पत्ता लगाउनुहोस् :

- (क) पहिलो पद = 1, अन्तिम पद = 50 र जम्मा पदको योगफल = 204
- (ख) पहिलो पद = 60, अन्तिम पद = 20 र जम्मा पदको योगफल = 440
- (ग) पहिलो पद = 17, अन्तिम पद = $-\frac{99}{8}$ र जम्मा पदको योगफल = $\frac{407}{16}$

7. समानान्तरीय श्रेणीको समान अन्तर, पदको सङ्ख्या र जम्मा पदको योगफल निम्नानुसार दिइएको छ । पहिलो पद पत्ता लगाउनुहोस् :

- (क) समान अन्तर = -3 , पदको सङ्ख्या = 10 र जम्मा पदको योगफल = 325
- (ख) समान अन्तर = 9, पदको सङ्ख्या = 9 र जम्मा पदको योगफल = 108
- (ग) समान अन्तर = 3, पदको सङ्ख्या = 10 र जम्मा पदको योगफल = 155

8. (क) समानान्तरीय श्रेणी $4 + 10 + 16 + 22 + \dots$ मा कतिओटा सङ्ख्याको जम्मा योगफल 374 हुन्छ, पत्ता लगाउनुहोस् ।

- (ख) समानान्तरीय श्रेणीमा पहिलो पद 36 र समान अन्तर 9 छ । कतिओटा सङ्ख्याको जम्मा योगफल 540 हुन्छ, पत्ता लगाउनुहोस् ।

9. (क) समानान्तरीय श्रेणीको तेस्रो पद -15 र आठौं पद 10 भए पहिलो 16 ओटा पदको योगफल पत्ता लगाउनुहोस् ।

- (ख) समानान्तरीय श्रेणीको पाँचौं पद 10 र एघारौं पद 22 भए पहिलो 20 ओटा पदको योगफल पत्ता लगाउनुहोस् ।

- 10.** (क) समानान्तरीय श्रेणीको पहिलो छ पदको योगफल 75 र पहिलो 12 पदको योगफल 390 भए पहिलो 20 पदको योगफल पता लगाउनुहोस्।
 (ख) समानान्तरीय श्रेणीको पहिलो सात पदको योगफल 21 र पहिलो 12 पदको योगफल 126 भए उक्त श्रेणी पता लगाउनुहोस्।
- 11.** (क) नेपाली ढाका उद्योगमा कार्यरत एक जना कामदारले पहिलो वर्षमा 1,000 ओटा टोपी बनाए। प्रत्येक वर्ष उनले 100 का दरले टोपीको सङ्ख्या बढाउँदै गए। के 10 वर्षपछि उनले टोपीको सङ्ख्या 15,000 पुऱ्याउन सक्लान् त ? गणना गरी लेख्नुहोस्।
 (ख) एक जना कर्मचारी मासिक तलब रु. 60,000 कमाउने गरी नोकरीमा लागे। प्रत्येक वर्ष उनको तलबमा समान रु. 24,000 का दरले बढोत्तरी पाउँछन्। उसले जम्मा आम्दानी रु. 1,02,24,000 पुऱ्याउन चाहन्छन्। त्यसका लागि उसले कति वर्षसम्म नोकरी गर्नुपर्ला ? गणना गरी कारणसहित उल्लेख गर्नुहोस्। (यहाँ व्याज समावेश गरिने छैन)

परियोजना कार्य

तपाईंका आमा वा बुबालाई पनि आफ्नो हरेक जन्मदिनमा वार्षिक समान अन्तरमा बढाउने गरी केही रकम जम्मा गर्न लगाउनुहोस् र 5 वर्षमा कसको रकम कति बढी हुने रहेछ, जम्मा भएको पैसा कसरी सदुपयोग गर्ने आदि विषयमा साथीहरूसँग छलफल गर्नुहोस्।

उत्तर

- (ख) $m = \frac{a+b}{2}$ (ग) 15 2. (क) 8 (ख) 0 (ग) 2 (घ) a
- (क) 8, 11, 14, 17 (ख) 62, 54, 46, 38, 30, 22 (ग) 3, 1, -1, -3, -5, -7
- (क) 7 (ख) 4 (ग) 3
- (क) 900 (ख) -77 (ग) 128 (घ) 455
 (ड) -112 (च) 100 (छ) 5050 (ज) 3825
- (क) 7 (ख) -4 (ग) $-\frac{47}{16}$
- (क) 46 (ख) -24 (ग) 2
- (क) 11 (ख) 8
- (क) 200 (ख) 420
- (क) $\frac{3550}{3}$ (ख) $-6 -3 + 0 + \dots$
- (क) सबैन, 500 कम (ख) 12 वर्ष

6.3 गुणोत्तर अनुक्रमको मध्यमान (Means of Geometric Sequence)

क्रियाकलाप १

तल दिइएका गुणोत्तर अनुक्रममा थाहा नभएका पद कसरी पत्ता लगाउने होला, जोडी जोडीमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।

(क) $3, m, 27, \dots$

(ख) $2, m_1, m_2, m_3, 512, \dots$

यहाँ (क) $3, m, 27, \dots$ गुणोत्तर अनुक्रममा भएकाले $\frac{3}{m} = \frac{m}{27}$ हुन्छ ।

$$\frac{3}{m} = \frac{m}{27}$$

$$\text{अथवा, } m^2 = 3 \times 27$$

$$\text{अथवा, } m = \sqrt{3 \times 27} = 9$$

$$\text{दोस्रो पद} = \sqrt{\text{पहिलो पद} \times \text{तेस्रो पद}}$$

(ख) $2, m_1, m_2, m_3, 512, \dots$ गुणोत्तर अनुक्रममा भएकाले,

यहाँ पहिलो पद (a) = 2

मध्यमा (m) = 3

जम्मा पद सङ्ख्या (n) = $m + 2 = 3 + 2 = 5$

पाँचौं पद (t_5) = 512

हामीलाई थाहा छ, $t_n = ar^{n-1}$

$$\text{अथवा, } 512 = 2r^{5-1}$$

$$\text{अथवा, } 256 = r^4$$

$$\text{अथवा, } (4)^4 = r^4$$

$$\therefore r = 4$$

अब दोस्रो पद (t_2) = $m_1 = ar = 2 \times 4 = 8$

$$\text{तेस्रो पद } (t_3) = m_2 = ar^2 = 2 \times 4^2 = 32$$

$$\text{चौथो पद } (t_4) = m_3 = ar^3 = 2 \times 4^3 = 128$$

गुणोत्तर अनुक्रमका पहिलो पद र अन्तिम पदबिचको पद वा पदहरूलाई गुणोत्तर मध्यमा (Geometric Mean) भनिन्छ ।

(क) यदि दुईओटा पदबिचमा एउटा मात्र गुणोत्तर मध्यमा पत्ता लगाउन पहिलो पद र अन्तिम पदको गुणनफलको वर्गमूल निकाल्नु पर्ने रहेछ ।

(ख) यदि दुईओटा पदबिचमा एकभन्दा बढी गुणोत्तर मध्यमा पत्ता लगाउनु पर्ने भएमा अन्तिम पदबाट समान अनुपात पत्ता लगाई सबै मध्यमा निकाल्न सकिँदौरहेछ ।

उदाहरण 1

दुई सद्भ्या 2 र 32 बिचमा पर्ने एउटा गुणोत्तर मध्यमा निकालुहोस् :

समाधान

यहाँ दुईओटा पदका बिचमा एउटा मध्यमा भएकाले $2, m, 32$

$$\text{पहिलो पद } (a) = 2$$

$$\text{तेस्रो पद } (t_3) = 32$$

$$\text{दोस्रो पद अर्थात मध्यमान } (m) = ?$$

$$\text{हामीलाई थाहा छ, मध्यमान } (m) = \sqrt{a \times t_3} = \sqrt{2 \times 32} = 8$$

अतः गुणोत्तर मध्यमा $(m) = 8$ हुन्छ ।

उदाहरण 2

दुईओटा पद 5 र 405 का बिचमा 3 ओटा गुणोत्तर मध्यमा निकालुहोस् :

समाधान

यहाँ 3 ओटा गुणोत्तर मध्यमासहितको अनुक्रम $5, m_1, m_2, m_3, 405$ हुन्छ ।

$$\text{पहिलो पद } (a) = 5$$

$$\text{मध्यमा सद्भ्या } (m) = 3$$

$$\text{जम्मा पद सद्भ्या } (n) = 3 + 2 = 5$$

$$\text{पाँचौं पद } (t_5) = 405$$

$$\text{हामीलाई थाहा छ, } t_5 = ar^{n-1}$$

$$\text{अथवा, } 405 = 5r^{5-1}$$

$$\text{अथवा, } 405 = 5r^4$$

$$\text{अथवा, } 81 = r^4$$

$$\text{अथवा, } 3^4 = r^4$$

$$\therefore r = 3$$

$$\text{अब } m_1 = \text{दोस्रो पद} = ar = 5 \times 3 = 15$$

$$m_2 = \text{तेस्रो पद} = ar^2 = 5 \times 3^2 = 45$$

$$m_3 = \text{चौथो पद} = ar^3 = 5 \times 3^3 = 135$$

अतः 5 र 405 का बिचका 3 मध्यमाहरू 15, 45 र 135 हुन् ।

6.4 गुणोत्तर श्रेणीको योगफल (Sum of Geometric Series)

क्रियाकलाप 4

एउटा औपचार्यी उद्योगमा कार्यरत कर्मचारीको मासिक तलब रु. 10,000 थियो । कोभिड १९ रोगका कारण कर्मचारीको काम र माग बढेसँगै तलब पनि प्रति महिना 10% बढाउने निर्णय भयो । यसरी प्रति महिना 10% ले तलब बढाउँ जाने हो भने 5 महिनाको अन्त्यमा उसले जम्मा कति आमदानी गर्ला ? छलफल गर्नहोस् ।

यहाँ कर्मचारीको संरुक्त महिनाको तलब = 10,000

$$\text{दोस्रो महिनाको तलब} = 10,000 + 10,000 \times 10\% = \text{रु. } 11,000$$

$$\text{तेस्रो महिनाको तलब} = 11,000 + 11,000 \times 10\% = \text{रु. } 12,100$$

$$\text{चौथो महिनाको तलब} = 12100 + 12,100 \times 10\% = ₹13,310$$

$$\text{पाँचौं महिनाको तलब} = 13,110 + 13,110 \times 10\% = \text{रु. } 14,641$$

अब पाँच महिनाको तलब रकमलाई श्रेणीमा राख्दा,

$$\text{समान अनुपात (r)} = \frac{11000}{10000} = \frac{12100}{11000} = \frac{13310}{12100} = \frac{14641}{13310} = 1.1$$

तसर्थ समीकरण (i) लाई 1.1 ले गणन गर्दा,

$$1.1 \times (S_5) = 11000 + 12100 + 13310 + 14641 + 16105.1 \dots \dots \dots \text{(ii)}$$

समीकरण (ii) बाट समीकरण (i) घटाउँदा,

$$\text{अथवा, } (1.1 - 1) S_5 = 16105.1 - 10000$$

$$\text{अथवा, } (1.1 - 1) S_5 = 10000(1.1)^5 - 10000$$

$$\text{अथवा, } (1.1 - 1) S_5 = 10000 \{(1.1)^5 - 1\}$$

$$\text{अथवा, } S_5 = \frac{10000[(1.1)^5 - 1]}{(1.1 - 1)}$$

यसलाई पहिलो पद (a), समान अनुपात (r) र जम्मा पद सङ्ख्या (n) का रूपमा लेख्दा,

$$S_n = \frac{a(r^n - 1)}{(r - 1)}$$

अथवा, $S_5 = 61051$

अतः उक्त कर्मचारीको ५ महिनासम्मको जम्मा आमदानी रु. 61051 हन्छ ।

कुनै गुणोत्तर अनुक्रमको n औं पदसम्मको योगफल $S_n = \frac{a(r^n - 1)}{r - 1}$ जहाँ $r > 1$ र

$$S_n = \frac{a(1 - r^n)}{1 - r} \text{ जहाँ } r < 1 \text{ हुन्छ।}$$

यहाँ पहिलो पद = a , समान अनपात = r , पद संख्या = n र n औँ पदसम्मको योगफल = S_n

$$\text{फैरि } S_n = \frac{a(r^n - 1)}{r - 1} = \frac{ar^n - a}{r - 1} = \frac{ar^{n-1} \times r - a}{r - 1}$$

$$= \frac{t_n r - a}{r - 1} \quad \because t_n = ar^{n-1}$$

उदाहरण 3

गुणोत्तर श्रेणी $1 + 3 + 9 + 27 + \dots$ को पहिले 5 ओटा पदको योगफल पत्ता लगाउनुहोस् :

समाधान

$$\text{यहाँ पहिलो पद } (a) = 1 \\ \text{समान अनुपात } (r) = \frac{3}{1} = \frac{9}{3} = 3$$

$$\text{जम्मा पद सङ्ख्या } (n) = 5$$

$$\text{हामीलाई थाहा } \text{छ } r > 1, S_n = \frac{a(r^n - 1)}{r - 1}$$

$$\text{तसर्थ } S_5 = \frac{1[(3^5 - 1)]}{3 - 1} \\ = \frac{243 - 1}{2} = 121$$

अतः गुणोत्तर श्रेणी $1 + 3 + 9 + 27 + \dots$ को पहिले 5 ओटा पदको योगफल 121 हुन्छ ।

उदाहरण 4

गुणोत्तर श्रेणी $2 + 1 + \frac{1}{2} + \frac{1}{4} + \dots$ को पहिले 5 ओटा पदको योगफल पत्ता लगाउनुहोस् :

समाधान

$$\text{यहाँ पहिलो पद } (a) = 2$$

$$\text{समान अनुपात } (r) = \frac{1}{2}$$

$$\text{पदको सङ्ख्या } (n) = 5$$

$$\text{हामीलाई थाहा } \text{छ } r < 1, S_n = \frac{a(1 - r^n)}{1 - r}$$

$$S_5 = \frac{2\left\{1 - \left(\frac{1}{2}\right)^5\right\}}{1 - \frac{1}{2}} = \frac{2\left(1 - \frac{1}{32}\right)}{\frac{1}{2}} = 4\left(1 - \frac{1}{32}\right) = \frac{31}{8}$$

अतः गुणोत्तर श्रेणी $2 + 1 + \frac{1}{2} + \frac{1}{4} + \dots$ को पहिले 5 ओटा पदको योगफल $\frac{31}{8}$ हुन्छ ।

उदाहरण 5

गुणोत्तर श्रेणी $3 + 6 + 12 + 24 + \dots + 768$ को योगफल पत्ता लगाउनुहोस् :

समाधान

$$\text{यहाँ पहिलो पद } (a) = 3$$

$$\text{समान अनुपात } (r) = \frac{6}{3} = 2$$

$$\text{अन्तिम पद } (t_n) = 768$$

$$\text{अब पहिलो पद } r \text{ अन्तिम पद } \text{दिइएकाले } S_n = \frac{t_n r - a}{r - 1} \text{ हुन्छ ।}$$

$$S_n = \frac{768 \times 2 - 3}{2 - 1} = 1536 - 3 = 1533$$

अतः गुणोत्तर श्रेणी $3 + 6 + 12 + 24 + \dots + 768$ को योगफल 1533 हुन्छ ।

उदाहरण 6

गुणोत्तर श्रेणीको पहिलो पद 7 र अन्तिम पद 448 तथा तिनीहरूको योगफल 889 भए समान अनुपात कति हुन्छ, पत्ता लगाउनुहोस् :

समाधान

यहाँ पहिलो पद (a) = 7

अन्तिम पद (l) = 448

जम्मा योगफल (S_n) = 889

अब पहिलो पद र अन्तिम पद दिइएकाले $S_n = \frac{t_n r - a}{r - 1}$ हुन्छ ।

तसर्थ $S_n = \frac{t_n r - a}{r - 1}$

$$\text{अथवा, } 889 = \frac{448 \times r - 7}{r - 1}$$

$$\text{अथवा, } 889r - 889 = 448r - 7$$

$$\text{अथवा, } 889r - 448r = 889 - 7$$

$$\text{अथवा, } 441r = 882$$

$$\text{अथवा, } r = \frac{882}{441} = 2$$

अतः समान अनुपात 2 हुन्छ ।

उदाहरण 7

गुणोत्तर श्रेणीको तेस्रो र छैठौं पद क्रमशः 27 र 729 छन् भने पहिलो 10 पदको योगफल पत्ता लगाउनुहोस् :

समाधानक

यहाँ तेस्रो पद (t_3) = 27, छैठौं पद (t_6) = 729 छ ।

हामीलाई थाहा छ $t_n = ar^{n-1}$

$$\text{अथवा, } t_3 = ar^{3-1} = ar^2$$

$$\text{अथवा, } 27 = ar^2 \dots \dots \dots \text{(i)}$$

$$\text{अथवा, } t_6 = ar^{6-1} = ar^5$$

$$\text{अथवा, } 729 = ar^5 \dots \dots \dots \text{(ii)}$$

समीकरण (ii) लाई (i) ले भाग गर्दा

$$\text{अथवा, } \frac{729}{27} = \frac{ar^5}{ar^2}$$

$$\text{अथवा, } 27 = r^3$$

$$\text{अथवा, } 3^3 = r^3$$

$$\text{अथवा, } r = 3$$

अतः समान अनुपात 3 हुन्छ ।

फेरि r को मान समीकरण (i) मा राख्दा,

$$27 = a \times 32$$

$$\therefore a = 3$$

अब यहाँ $r > 1$ छ । त्यसैले $S_n = \frac{a(r^n - 1)}{r - 1}$ हुन्छ ।

$$\text{तसर्थ } S_{10} = \frac{a\{(3)^{10} - 1\}}{3 - 1} = \frac{3(59049 - 1)}{2} = 88,572$$

अतः पहिलो 10 ओटा पदको योगफल 88,572 हुन्छ ।

उदाहरण 8

गुणोत्तर श्रेणी $64 + 32 + 16 + \dots$ मा कतिओटा पदको जम्मा योगफल $\frac{255}{2}$ हुन्छ, पत्ता लगाउनुहोस् :

समाधान

यहाँ पहिलो पद (a) = 64

$$\text{समान अनुपात } (r) = \frac{32}{64} = \frac{1}{2}$$

$$\text{जम्मा योगफल } S_n = \frac{255}{2} \text{ छ ।}$$

जम्मा पद सङ्ख्या (n) = ?

$$\text{यहाँ } r < 1 \text{ छ । त्यसैले } (S_n) = \frac{a(1 - r^n)}{(1 - r)}$$

$$\text{or, } \frac{255}{2} = \frac{64\{1 - (\frac{1}{2})^n\}}{(1 - \frac{1}{2})} = \frac{64\{1 - (\frac{1}{2})^n\}}{\frac{1}{2}} = 128 \{ 1 - (\frac{1}{2})^n \}$$

$$\text{or, } \frac{255}{256} = 1 - (\frac{1}{2})^n$$

$$\text{or, } (\frac{1}{2})^n = 1 - \frac{255}{256}$$

$$\text{or, } (\frac{1}{2})^n = \frac{1}{256}$$

$$\text{or, } (\frac{1}{2})^n = (\frac{1}{2})^8$$

$$\therefore n = 8$$

अतः दिइएको श्रेणीमा योगफल $\frac{255}{2}$ हुन जम्मा 8 ओटा पद हुनुपर्छ ।

उदाहरण 9

हरिले रामनरेशसँग 9 ओटा किस्ताबन्दीमा तिने गरी रु. 19,682 सापटी लिए। प्रत्येक किस्ताबन्दीमा अग्रिलोभन्दा पछिल्लो किस्ताबन्दी तेब्बरका दरले बढी तिँदैं जान्छन् भने पहिलो किस्ताबन्दी र अन्तिम किस्ताबन्दीविचको फरक कति रहेछ, पत्ता लगाउनुहोस् :

समाधान

यहाँ समान अनुपात (r) = 3 (तेब्बर)

जम्मा पदको योगफल (S_n) = रु. 19682

पहिलो पद (a) = ?

नवौं पद (t_9) = ?

$$\text{यहाँ } r > 1 \text{ छ। त्यसैले } S_n = \frac{a(r^n - 1)}{r - 1} \text{ हुन्छ।}$$

$$\text{अथवा, } 19682 = \frac{a(3^9 - 1)}{3 - 1}$$

$$\text{अथवा, } 19682 = \frac{a(19683 - 1)}{2}$$

$$\text{अथवा, } 19682 = \frac{a \times 19682}{2}$$

$$\therefore a = 2$$

$$\text{पहिलो किस्ताबन्दी} = \text{रु. } 2$$

$$\text{फेरि अन्तिम किस्ताबन्दी } (t_9) = ar^{n-1} = 2 \times 3^{9-1} = 2 \times 3^8 = \text{रु. } 13122$$

$$\text{तसर्थ अन्तिम किस्ताबन्दी र पहिलो किस्ताबन्दीविचको फरक } 13122 - 2 = \text{रु. } 13120 \text{ छ।}$$

अभ्यास 6.2

1. (क) गुणोत्तर मध्यमा भन्नाले के बुझिन्छ ?
 - (ख) यदि धनात्मक सदृख्या a, m र b गुणोत्तर अनुक्रममा भए m लाई a र b का रूपमा लेख्नुहोस्।
 - (ग) 3 र 27 विचको गुणोत्तर मध्यमा कति हुन्छ, लेख्नुहोस्।
2. दिइएका दुई पदविच पर्ने गुणोत्तर मध्यमा पत्ता लगाउनुहोस् :

(क) -4 र -64	(ख) $\frac{1}{5}$ र 125	(ग) 7 र 343
--------------	-------------------------	-------------
3. गुणोत्तर मध्यमा पत्ता लगाउनुहोस् :

(क) 6 र 192 का विचमा 4 ओटा	(ख) 5 र 405 का विचमा 3 ओटा	(ग) $\frac{9}{4}$ र $\frac{4}{9}$ का विचमा 3 ओटा
----------------------------	----------------------------	--

- 4.** दिइएको गुणोत्तर अनुक्रमबाट, x को मान पत्ता लगाउनुहोस् :
- 4, x र 9
 - x , 4 र 8
 - 5, 25 र $x+1$
- 5.** दिइएका गुणोत्तर श्रेणीको योगफल पत्ता लगाउनुहोस् :
- $2 + 4 + 8 + 16 + \dots, 6$ ओटा पद
 - $\frac{1}{9} + \frac{1}{3} + 1 + \dots, 5$ ओटा पद
 - $-\frac{1}{4} + \frac{1}{2} - 1 + \dots, 6$ ओटा पद
 - $16 + 8 + 4 + \dots + \frac{1}{16}$
 - $1 + \frac{1}{3} + \frac{1}{9} + \dots + \frac{1}{729}$
- 6.** गुणोत्तर श्रेणीको पहिलो पद, अन्तिम पद र जम्मा पदको योगफल निम्नानुसार दिइएको छ। यसका आधारमा समान अनुपात पत्ता लगाउनुहोस् :
- पहिलो पद = 2, अन्तिम पद = 486 र जम्मा पदको योगफल = 728
 - पहिलो पद = 5, अन्तिम पद = 1215 र जम्मा पदको योगफल = 1820
 - पहिलो पद = 3, अन्तिम पद = 768 र जम्मा पदको योगफल = 1533
- 7.** (क) गुणोत्तर श्रेणीको दोस्रो पद 4 र सातौं पद 128 भए पहिलो 10 ओटा पदको योगफल पत्ता लगाउनुहोस्।
- (ख) गुणोत्तर श्रेणीको दोस्रो पद 3 र पाँचौं पद 81 भए पहिलो 7 ओटा पदको योगफल पत्ता लगाउनुहोस्।
- 8.** (क) गुणोत्तर श्रेणी $32 + 48 + 72 + \dots$ मा कति ओटा पदको योगफल 665 हुन्छ, पत्ता लगाउनुहोस्।
- (ख) गुणोत्तर श्रेणी $6 - 12 + 24 - 48 + \dots$ मा कति ओटा पदको योगफल -2046 हुन्छ, पत्ता लगाउनुहोस्।
- 9.** सरिताले उसकी साथी गरिमासँग 6 ओटा किस्ताबन्दीमा तिर्ने गरी रु. 43680 सापटी लिइन्। प्रत्येक किस्ताबन्दीमा अगिल्लोभन्दा पछिल्लो किस्ताबन्दी तेब्वरका दरले बढी तिर्नै जान्छन् भने पहिलो किस्ताबन्दी र अन्तिम किस्ताबन्दीबिचको फरक कति रहेछ, पत्ता लगाउनुहोस्।

परियोजना कार्य

शिक्षकको सहभागितामा साथीहरूको दुई समूह A र B बनाउनुहोस् । गणितीय समस्या समाधान गर्ने अभ्यासमा सरिक हुन 1 हप्ताको योजना बनाउनुहोस् । तपाईंका शिक्षकले समूह A का लागि प्रत्येक दिन दोब्बरको सझाव्यामा थप्दै अभ्यासका लागि समस्या दिनुहुन्छ भने समूह B का लागि प्रत्येक दिन तेब्बरको सझाव्यामा थप्दै अभ्यासका लागि समस्या दिनुहुन्छ । समूह A का लागि पहिलो दिन जम्मा 3 ओटा सझाव्यामा मात्र समस्या दिनुभयो र समूहका B का लागि पहिलो दिन जम्मा 1 ओटा सझाव्यामा मात्र समस्या दिनुभयो ।

एक हप्तापछि कुन समूहले जम्मा कति कतिओटा समस्या समाधान गरेछन् पत्ता लगाउनुहोस् । छलफल गर्नुहोस् ।

उत्तर

1. (ख) $m = \sqrt{a \times b}$ (ग) 9
2. (क) 16 (ख) 5 (ग) 49
3. (क) 12, 24, 48, 96 (ख) 15, 45, 135 (ग) $\frac{3}{2}, 1, \frac{2}{3}$
4. (क) 6 (ख) 2 (ग) 124
5. (क) 126 (ख) $\frac{121}{9}$ (ग) $\frac{21}{4}$
(घ) $31\frac{15}{16}$ (ड) $1\frac{364}{729}$
6. (क) 3 (ख) 3 (ग) 2
7. (क) 2046 (ख) 1093
8. (क) 6 (ख) 10
9. रु. 29,040

7.0 पुनरवलोकन (Review)

एउटा विद्यालयको आयतकार अफिस कोठामा कार्पेट बिछ्याउँदा 80 m^2 कार्पेट लाग्यो । यसका आधारमा जोडी जोडीमा छलफल गरी तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) उक्त अफिस कोठाको लम्बाइ र चौडाइ कति कर्ति होला ?

(ख) यदि उक्त कोठाको लम्बाइ चौडाइभन्दा 2 मिटरले बढी भए उक्त कोठाको लम्बाइ र चौडाइ कति कर्ति होला ?

यहाँ कोठाको चौडाइ (b) = x मान्दा कोठाको लम्बाइ (l) = चौडाइ + 2 = $x + 2$

कोठाको क्षेत्रफल = 80 m^2

$$(x + 2)x = 80$$

$$\text{अथवा, } x^2 + 2x - 80 = 0$$

$$\text{अथवा, } x^2 + 10x - 8x + 80 = 0$$

$$\text{अथवा, } x(x + 10) - 8(x + 10) = 0$$

$$\text{अथवा, } (x + 10)(x - 8) = 0$$

या त, $x + 10 = 0 \quad \therefore x = -10$ असम्भव छ ।

अथवा, $x - 8 = 0 \quad \therefore x = 8$

$$80 \text{ m}^2$$

डिग्री 2 भएको एक चलयुक्त समीकरण वर्ग समीकरण हो । यो $ax^2 + bx + c = 0$ स्वरूपको हुन्छ । जहाँ $a \neq 0$ हुन्छ । यसमा चल राशिका दुईओटा मान हुन्छन् ।


7.1 वर्ग समीकरणको हल (Solving Quadratic Equation)

(क) खण्डीकरण विधिबाट

क्रियाकलाप 1

एउटा आयतकार खेलमैदानको क्षेत्रफल 300 m^2 छ । उक्त खेलमैदानको लम्बाइ चौडाइको दोब्बरभन्दा $1m$ ले बढी छ भने उक्त खेलमैदानको लम्बाइ र चौडाइ कति कर्ति होला समूहमा छलफल गर्नुहोस् :

यहाँ खेलमैदानको क्षेत्रफल = 300 m^2



यदि खेलमैदानको चौडाइ = x भए

खेलमैदानको लम्बाइ = $2x + 1$ हुन्छ ।

अब आयतकार खेलमैदानको क्षेत्रफल = लम्बाइ \times चौडाइ

$$300 = (2x + 1)x$$

$$\text{अथवा, } 2x^2 + x - 300 = 0$$

[\because यो वर्ग समीकरण हो ।]

माथिको वर्ग समीकरणबाट x को मान निकालन,

$$2x^2 + (25 - 24)x - 300 = 0$$

$$\text{अथवा, } 2x^2 + 25x - 24x - 300 = 0$$

$$\text{अथवा, } x(2x + 25) - 12(2x + 25) = 0$$

$$\text{अथवा, } (2x + 25)(x - 12) = 0$$

दुई गुणनखण्डको गुणनफल 0 हुन्छ भने यी दुईमध्ये एउटा शून्य हुनै पर्छ ।

$$\text{या त, } (2x + 25) = 0 \quad \text{अथवा, } (x - 12) = 0 \text{ हुन्छ ।}$$

यदि $2x + 25 = 0$ भए

$$2x = -25$$

$$x = -\frac{25}{2} \text{ असम्भव छ ।}$$

$$x - 12 = 0 \text{ भए}$$

$$\text{अथवा, } x = 12 \quad \therefore x = 12$$

$$\text{खेलमैदानको चौडाइ } (x) = 12 \text{ m भए लम्बाइ} = 2x + 1 = 2 \times 12 + 1 = 25 \text{ m}$$

उदाहरण 1

हल गर्नुहोस् र मिले नमिलेको जाँच्नुहोस् :

(क) $x^2 + 4x = 0$

(ख) $x^2 + 6x + 8 = 0$

(ग) $x^2 - 5x + 6 = 0$

(घ) $x^2 - x - 6 = 0$

(ङ) $2x^2 + 7x + 6 = 0$

समाधान

(क) $x^2 + 4x = 0$

जाँचेर हेर्दा,

अथवा, $x(x + 4) = 0$

$x^2 + 4x = 0$ मा $x = 0$ राख्दा,

या त, $x = 0$

$LHS = 0 + 4 \times 0 = 0 = RHS$

अथवा, $x + 4 = 0$ भए,

$x = -4$ राख्दा

$x = -4$

$LHS = (-4)^2 - 4 \times (-4) = 16 - 16 = 0 = RHS$

अतः $x = 0, -4$ हुन्छ ।

$$(ख) x^2 + 6x + 8 = 0$$

अथवा, $x^2 + (4 + 2)x + 8 = 0$

अथवा, $x^2 + 4x + 2x + 8 = 0$

अथवा, $x(x + 4) + 2(x + 4) = 0$

अथवा, $(x + 4)(x + 2) = 0$

या त, $x + 4 = 0$

अथवा, $(x + 2) = 0$

जाँचेर हेदा,

$x^2 + 6x + 8 = 0$ मा $x = -2$ राखा,

LHS = $(-2)^2 + 6 \times (-2) + 80$

$4 - 12 + 8 = 0 = \text{RHS}$

$x^2 + 6x + 8 = 0$ मा $x = -4$ राखा,

LHS = $(-4)^2 + 6 \times (-4) + 8$

$= 16 - 24 + 8 = 0 = \text{RHS}$

$$(ग) x^2 - 5x + 6 = 0$$

अथवा, $x^2 - (3 + 2)x + 6 = 0$

अथवा, $x^2 - 3x - 2x + 6 = 0$

अथवा, $x(x - 3) - 2(x - 3) = 0$

अथवा, $(x - 3)(x - 2) = 0$

या त, $(x - 3) = 0 \therefore x = 3$

अथवा, $x - 2 = 0 \therefore x = 2$

\therefore वर्ग समीकरणका मूल 2 र 3 हुन्।

जाँचेर हेदा,

$x = 2$ राखेर हेदा,

$x^2 - 5x + 6 = (2)^2 - 5 \times 2 + 6$

$= 4 - 10 + 6 = 0$

LHS = RHS

फेरि $x = 3$ राखा,

$(3)^2 - 5 \times 3 + 6 = 9 - 15 + 6 = 0$

LHS = RHS

$$(घ) x^2 - x - 6 = 0$$

अथवा, $x^2 - (3 - 2)x - 6 = 0$

अथवा, $x^2 - 3x + 2x - 6 = 0$

अथवा, $x(x - 3) + 2(x - 3) = 0$

अथवा, $(x - 3)(x + 2) = 0$

या त, $(x - 3) = 0 \therefore x = 3$

अथवा, $x + 2 = 0 \therefore x = -2$

जाँचेर हेदा,

$x = 3$ राखा,

LHS = $(3)^2 - 3 - 6$

$= 9 - 9 = 0 = \text{RHS}$

$x = -2$ राखा,

LHS = $(-2)^2 - 2 - 6$

$= 4 + 2 - 6 = 0 = \text{RHS}$

\therefore वर्ग समीकरणका मूल 3 र -2 हुन्।

(इ) $2x^2 + 7x + 6 = 0$

अथवा, $2x^2 + 7x + 6 = 0$

अथवा, $2x^2 + (4 + 3)x + 6 = 0$

अथवा, $2x^2 + 4x + 3x + 6 = 0$

अथवा, $2x(x + 2) + 3(x + 2) = 0$

अथवा, $(x + 2)(2x + 3) = 0$

या त, $(x + 2) = 0$. $\therefore x = -2$

अथवा, $2x + 3 = 0$. $\therefore x = -\frac{3}{2}$

\therefore वर्ग समीकरण $2x^2 + 7x + 6 = 0$ का मूलहरू -2 र $-\frac{3}{2}$ हुन्।

जाँचेर हेदा,

$x = -2$ राखेर हेदा,

$$\text{LHS} = 2(-2)^2 + 7 \times (-2) + 6$$

$$= 8 - 14 + 6 = 0 = \text{RHS}$$

$x = -\frac{3}{2}$ राख्दा,

$$\text{LHS} = 2 \times \left(-\frac{3}{2}\right)^2 + 7 \times -\frac{3}{2} + 6$$

$$= \frac{9}{2} - \frac{21}{2} + 6 = \frac{21 - 21}{2}$$

$$= 0 = \text{RHS}$$

(ख) वर्ग पूरा गरेर वर्ग समीकरणको हल

(Solving quadratic equation by completing square)

क्रियाकलाप 2

दिइएका वर्ग समीकरणको हल गर्नुहोस् :

(क) $x^2 - 9 = 0$

(ख) $x^2 - 5x + 6 = 0$

समाधान

(क) $x^2 - 9 = 0$

यसलाई यसरी पनि गर्न सकिन्छ,

अथवा, $x^2 - 3^2 = 0$

$$x^2 - 9 = 0$$

अथवा, $(x + 3)(x - 3) = 0$

अथवा, $x^2 = 9$

या त, $x + 3 = 0 \therefore x = -3$

अथवा, $x^2 = (\pm 3)^2$ [\because यहाँ x^2 र 9 दुवै वर्ग हुन्।]

अथवा, $x - 3 = 0 \therefore x = 3$

अथवा, $x = \pm 3$

$\therefore x = \pm 3$

$$x^2 = a^2 \text{ स्वरूपका वर्ग समीकरणको हल } x = \pm a \text{ हुने रहेछ।}$$

(ख) $x^2 - 5x + 6 = 0$

अथवा, $x^2 - 5x = -6$

अथवा, $x^2 - \left(2\frac{5}{2}\right)x + \left(\frac{5}{2}\right)^2 = \left(\frac{5}{2}\right)^2 - 6$ $[\because (a-b)^2 = a^2 - 2ab + b^2]$

अथवा, $\left(x - \frac{5}{2}\right)^2 = \frac{25}{4} - 6 = \frac{25-24}{4} = \frac{1}{4}$

अथवा, $\left(x - \frac{5}{2}\right)^2 = \frac{1}{4}$

अथवा, $\left(x - \frac{5}{2}\right)^2 = \left(\pm \frac{1}{2}\right)^2$

$\therefore x - \frac{5}{2} = \pm \frac{1}{2}$

धनात्मक चिह्न लिंदा,

$$x - \frac{5}{2} = \frac{1}{2} \quad \text{अथवा, } x = \frac{1}{2} + \frac{5}{2} = \frac{6}{2} = 3$$

ऋणात्मक चिह्न लिंदा,

$$x - \frac{5}{2} = -\frac{1}{2}$$

$$\text{अथवा, } x = \frac{5}{2} - \frac{1}{2} = \frac{4}{2} = 2$$

तसर्थ x का मान 2 र 3 रहेछन्।

उदाहरण 2

वर्ग पूरा गरेर हल गर्नुहोस् :

(क) $x^2 - 10x + 16 = 0$

(ख) $x^2 - 7x + 12 = 0$

(ग) $2x^2 - 7x + 6 = 0$

समाधान

(क) $x^2 - 10x + 16 = 0$

अथवा, $x^2 - 2 \times x \times 5 + (5)^2 - (5)^2 + 16 = 0$ $[\because (a-b)^2 = a^2 - 2ab + b^2]$

अथवा, $x^2 - 2 \times x \times 5 + (5)^2 = 25 + 16 = 0$

अथवा, $(x - 5)^2 = 9$

अब धनात्मक चिह्न लिंदा,

अथवा, $(x - 5)^2 = 9$

$x - 5 = 3$ अथवा, $x = 3 + 5 = 8$

अथवा, $(x - 5)^2 = (\pm 3)^2$

ऋणात्मक चिह्न लिंदा,

अथवा, $x - 5 = \pm 3$

$x - 5 = -3$ अथवा, $x = 5 - 3 = 2$

$\therefore x = 8, 2$

$$(ख) \quad x^2 - 7x + 12 = 0$$

$$\text{अथवा,, } x^2 - 2 \cdot \frac{7}{2}x + \left(\frac{7}{2}\right)^2 + 12 - \left(\frac{7}{2}\right)^2 = 0$$

$$\text{अथवा, } \left(x - \frac{7}{2}\right)^2 + 12 - \frac{49}{4} = 0$$

$$\text{अथवा, } \left(x - \frac{7}{2}\right)^2 + \frac{48 - 49}{4} = 0$$

$$\text{अथवा, } \left(x - \frac{7}{2}\right)^2 + \left(\frac{-1}{4}\right) = 0$$

$$\text{अथवा, } \left(x - \frac{7}{2}\right)^2 = \left(\pm \frac{1}{2}\right)^2$$

$$\text{अथवा, } \left(x - \frac{7}{2}\right) = \pm \frac{1}{2}$$

अब धनात्मक चिह्न लिंदा,

$$x - \frac{7}{2} = \frac{1}{2} \quad \text{अथवा, } x = \frac{7}{2} + \frac{1}{2} = \frac{8}{2} = 4$$

ऋणात्मक चिह्न लिंदा,

$$x - \frac{7}{2} = -\frac{1}{2} \quad \text{अथवा, } x = \frac{7}{2} - \frac{1}{2} = \frac{6}{2} = 3$$

$$\therefore x = 4, 3$$

$$(ग) \quad 2x^2 - 7x + 6 = 0$$

$$\text{अथवा, } 2x^2 - 7x + 6 = 0$$

$$\text{अथवा, } 2(x^2 - \frac{7}{2}x + 3) = 0$$

$$\text{अथवा, } x^2 - \frac{7}{2}x + 3 = 0$$

$$\text{अथवा, } x^2 - 2 \times x \times \frac{7}{4} + \left(\frac{7}{4}\right)^2 - \left(\frac{7}{4}\right)^2 + 3 = 0$$

$$\text{अथवा, } x^2 - 2 \times x \times \frac{7}{4} + \left(\frac{7}{4}\right)^2 + 3 - \left(\frac{49}{16}\right) = 0$$

$$\text{अथवा, } \left(x - \frac{7}{4}\right)^2 - \frac{1}{16} = 0$$

अब धनात्मक चिह्न लिंदा,

$$x - \frac{7}{4} = \frac{1}{4} \quad \text{अथवा, } x = \frac{7}{4} + \frac{1}{4} = \frac{8}{4} = 2$$

ऋणात्मक चिह्न लिंदा, $x - \frac{7}{4} = -\frac{1}{4}$

$$\text{अथवा, } x = \frac{7}{4} - \frac{1}{4} = \frac{6}{4} = \frac{3}{2}$$

$$\therefore x = 2, \frac{3}{2}$$

(ग) सूत्र प्रयोग गरेर वर्ग समीकरणको हल

(Solving Quadratic Equation by Using Formula)

क्रियाकलाप 3

वर्ग समीकरण $ax^2 + bx + c = 0$ मा x को मान कसरी पत्ता लगाउने होला ?

$$\text{यहाँ, } ax^2 + bx + c = 0$$

$$\text{or, } ax^2 + bx = -c$$

$$\text{or, } \frac{ax^2 + bx}{a} = -\frac{c}{a} \quad [\text{किनकि दुवैतिर } a \text{ ले भाग गर्दा}]$$

$$\text{or, } x^2 + \frac{bx}{a} = -\frac{c}{a}$$

$$\text{or, } x^2 + 2 \times x \left(\frac{b}{2a} \right) + \left(\frac{b}{2a} \right)^2 - \left(\frac{b}{2a} \right)^2 = -\frac{c}{a} \quad [\text{वर्ग पूरा गर्दा}]$$

$$\text{or, } \left(x + \frac{b}{2a} \right)^2 = -\frac{c}{a} + \left(\frac{b}{2a} \right)^2$$

$$\text{or, } \left(x + \frac{b}{2a} \right)^2 = -\frac{c}{a} + \frac{b^2}{4a^2}$$

$$\text{or, } \left(x + \frac{b}{2a} \right)^2 = \frac{b^2}{4a^2} - \frac{c}{a}$$

$$\text{or, } \left(x + \frac{b}{2a} \right)^2 = \left(\frac{b^2 - 4ac}{4a^2} \right)$$

$$\text{or, } x + \frac{b}{2a} = \pm \sqrt{\left(\frac{b^2 - 4ac}{4a^2} \right)}$$

$$\text{or, } x = -\frac{b}{2a} \pm \frac{\sqrt{b^2 - 4ac}}{2a}$$

$$\text{or, } x = \frac{-b \pm \sqrt{b^2 - 4ac}}{2a}$$

तसर्थ x का मूलहरू $\frac{-b + \sqrt{b^2 - 4ac}}{2a}$ र $\frac{-b - \sqrt{b^2 - 4ac}}{2a}$ रहेछन् ।

उदाहरण ३

सूत्र प्रयोग गरी दिइएका वर्ग समीकरणको हल गर्नुहोस् :

$$(क) \quad x^2 - 5x + 6 = 0$$

$$(ख) \quad x\left(x - \frac{2}{7}\right) = \frac{3}{49}$$

समाधान

(क) यहाँ $x^2 - 5x + 6 = 0$ लाई $ax^2 + bx + c = 0$ सँग तुलना गर्दा,

$$a = 1, b = -5, c = 6$$

हामीलाई थाहा छ

$$\begin{aligned} x &= \frac{-b \pm \sqrt{b^2 - 4ac}}{2a} \\ &= \frac{-(-5) \pm \sqrt{(-5)^2 - 4 \times 1 \times 6}}{2 \times 1} \\ &= \frac{5 \pm \sqrt{25 - 24}}{2} \\ &= \frac{5 \pm 1}{2} \end{aligned}$$

$$\begin{aligned} \text{अब धनात्मक चिह्न लिएँदा, } x &= \frac{5+1}{2} = \frac{6}{2} = 3 \\ \text{ऋणात्मक चिह्न लिएँदा, } x &= \frac{5-1}{2} = \frac{4}{2} = 2 \\ \text{तसर्थ } x \text{ का मूल } 3 \text{ र } 2 \text{ रहेछन्।} \end{aligned}$$

$$(ख) \quad x\left(x - \frac{2}{7}\right) = \frac{3}{49}$$

$$\text{यहाँ } x(x - \frac{2}{7}) = \frac{3}{49}$$

$$\text{or, } x^2 - \frac{2}{7}x - \frac{3}{49} = 0$$

$$\text{or, } 49x^2 - 14x - 3 = 0$$

यो समीकरणलाई $ax^2 + bx + c = 0$ सँग तुलना गर्दा,

$$a = 49, b = -14, c = -3$$

हामीलाई थाहा छ,

$$\begin{aligned} x &= \frac{-b \pm \sqrt{b^2 - 4ac}}{2a} \\ &= \frac{-(-14) \pm \sqrt{(-14)^2 - 4 \times 49 \times (-3)}}{2 \times 49} \\ &= \frac{14 \pm \sqrt{196 + 588}}{98} \\ &= \frac{14 \pm \sqrt{784}}{98} \\ &= \frac{14 \pm 28}{98} \end{aligned}$$

$$\begin{aligned} \text{अब धनात्मक चिह्न लिएँदा, } x &= \frac{14+28}{98} = \frac{42}{98} = \frac{3}{7} \\ \text{ऋणात्मक चिह्न लिएँदा, } x &= \frac{14-28}{98} = \frac{-14}{98} = -\frac{1}{7} \\ \text{तसर्थ } x \text{ का मूल } \frac{3}{7} \text{ र } -\frac{1}{7} \text{ रहेछन्।} \end{aligned}$$

अभ्यास 7.1

- 1. विद्युएका मध्ये कुन कुन वर्ग समीकरण हुन् ? कारणसहित लेख्नुहोस् :**

(क) $(x - 2)^2 + 1 = 2x - 3$	(ख) $x(x + 1) + 8 = (x + 2)(x - 2)$
(ग) $x(2x + 3) = x^2 + 1$	(घ) $(x + 2)^3 = x^3 - 4$
(ङ) $x^2 + 3x + 1 = (x - 2)^2$	(च) $(x + 2)^3 = 2x(x^2 - 1)$

- 2. खण्डीकरण विधिबाट हल गर्नुहोस् :**

(क) $x^2 - 3x - 10 = 0$	(ख) $2x^2 + x - 6 = 0$	(ग) $2x^2 - x + \frac{1}{8} = 0$
(घ) $100x^2 - 20x + 1 = 0$	(ङ) $x^2 - 45x + 324 = 0$	(च) $x^2 - 27x + 182 = 0$

- 3. वर्ग पूरा गरेर हल गर्नुहोस् :**


(क) $x^2 - 6x + 9 = 0$	(ख) $9x^2 - 15x + 6 = 0$	(ग) $2x^2 - 5x + 3 = 0$
(घ) $5x^2 - 6x - 2 = 0$	(ङ) $x^2 + \frac{15}{16} = 2x$	(च) $x^2 + \frac{2}{3}x = \frac{35}{9}$

- 4. सूत्र प्रयोग गरेर हल गर्नुहोस् :**

(क) $x^2 - 9x + 20 = 0$	(ख) $x^2 + 2x - 143 = 0$	(ग) $3x^2 - 5x + 2 = 0$
(घ) $2x^2 - 2\sqrt{2}x + 1 = 0$	(ङ) $x + \frac{1}{x} = 3$	(च) $\frac{1}{x} + \frac{1}{(x-2)} = 3,$
(छ) $\frac{1}{x+4} - \frac{1}{x-7} = \frac{11}{30}$		

5. कक्षा 10 को पहिलो त्रैमासिक परीक्षामा रामनरेश महतोले दुई विषय गणित र अङ्ग्रेजीमा गरी जम्मा 30 अड्क मात्र ल्याएछन् । यदि उनले गणितमा 2 अड्क बढी र अङ्ग्रेजीमा 3 अड्क कम ल्याएको भए ती दुई विषयमा ल्याएको अड्कको गुणनफल 210 हुने थियो भने उनले गणित र अङ्ग्रेजीमा कति कति अड्क ल्याएछन्, पत्ता लगाउनुहोस् ।

6. यहाँ एउटा आयताकार खेलमैदान चित्रमा देखाइएको छ ।
यसको लामो भुजा छोटो भुजाभन्दा 30 मिटर बढी छ तर
यसको विकर्ण छोटो भुजाभन्दा 60 मिटर बढी छ :

<p>(क) आयताकार खेलमैदानको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् ।</p> <p>(ख) उक्त खेलमैदानमा $12 m \times 3 m$ मानव निर्मित घाँसको टर्फ विछ्याउँदा जम्मा कतिओटा टर्फको आवश्यक पर्छ, पत्ता लगाउनुहोस् ।</p> <p>(ग) उक्त जग्गाको वरिपरि 4 फन्को काँडेतार लगाउन प्रतिमिटर रु. 15 का दरले कति खर्च लाग्छ, पत्ता लगाउनुहोस् ।</p>	
---	--

खुला प्रश्न

१. $(x - 2), (x + 3)$ र $(x + 1)$ आयामहरू भएको एउटा षड्मुखाको आयतन पत्ता लगाउनुहोस् । x को कुनै मान दिएर सो षड्मुखाको वास्तविक आयतन पत्ता लगाउनुहोस् ।
२. एउटा आयतको लम्बाइ र चौडाइ $(x + 5)$ र $(x - 3)$ छ । कुन अवस्थामा सो आयतको क्षेत्रफल शून्य हुन्छ ? चित्रसहित आफ्नो जवाफ तर्कपूर्ण रूपमा दिनुहोस् ।
३. $x^2 + 4x + 4 = 0$ मान्य हुन x को मान कति हुनुपर्छ ? क्षेत्रफल शून्य हुन के कुराले निर्धारण गर्ने रहेछ ? तपाईंको तर्क प्रस्तुत गर्नुहोस् ।
४. तपाईं र तपाईंको आमाको उमेर कति कति वर्ष छ ? तपाईंको उमेरको दुईगुणा तपाईंको साथीको हजुरआमाको उमेरको आधा छ भने तपाईंको आमा र साथीको हजुरआमाको उमेरको अन्तर पत्ता लगाउनुहोस् ।

उत्तर

1. (क) हो (ख) हैन (ग) हो (घ) हो (ङ) हैन (च) हैन
2. (क) $5, -2$ (ख) $-2, \frac{3}{2}$ (ग) $\frac{1}{4}, \frac{1}{4}$ (घ) $\frac{1}{10}, \frac{1}{10}$ (ङ) $9, 36$ (च) $13, 14$
3. (क) $3, 3$ (ख) $1, \frac{2}{3}$ (ग) $1, \frac{3}{2}$ (घ) $\frac{3+\sqrt{19}}{5}, \frac{3-\sqrt{19}}{5}$
(ङ) $\frac{3}{4}, \frac{5}{4}$ (च) $\frac{5}{3}, -\frac{7}{3}$
4. (क) $4, 5$ (ख) $11, -13$ (ग) $1, \frac{2}{3}$ (घ) $\frac{1}{\sqrt{2}}, \frac{1}{\sqrt{2}}$
(ङ) $\frac{3+\sqrt{5}}{2}, \frac{3-\sqrt{5}}{2}$ (च) $\frac{4+\sqrt{10}}{3}, \frac{4-\sqrt{10}}{3}$ (छ) $1, 2$
5. (क) $12, 18$ वा $13, 17$
6. (क) $120 \text{ m}, 90 \text{ m}$ (ख) 300 ओटा (ग) रु. $25,200$

7.2 वर्ग समीकरणसम्बन्धी शाब्दिक समस्या (Word problems related to quadratic equation)

क्रियाकलाप 4

अहिले सुमित्राको उमेर 12 वर्ष र सुमित्राकी दिदीको उमेर 18 वर्ष छ । कति वर्षपछि उनीहरूको उमेरको गुणनफल 280 हुन्छ होला ? कसरी पत्ता लगाउने होला ?

समय	सुमित्राको उमेर	सुमित्राकी दिदीको उमेर	दुवैको उमेरको गुणनफल
अहिले	12	18	216
1 वर्षपछि	13	19	247
2 वर्षपछि	14	20	280

यसलाई समीकरण बनाएर पनि हल गर्न सकिन्छ कि ?

यहाँ अहिले सुमित्राको उमेर = 12 वर्ष

सुमित्राकी दिदीको उमेर = 18 वर्ष

x वर्षपछि,

सुमित्राको उमेर = $12 + x$

सुमित्राकी दिदीको उमेर = $18 + x$

दिइएको सर्तअनुसार,

$$(12 + x)(18 + x) = 280$$

$$\text{अथवा, } 216 + 18x + 12x + x^2 = 280$$

$$\text{अथवा, } x^2 + 30x + 216 - 280 = 0$$

$$\text{अथवा, } x^2 + 30x - 64 = 0$$

$$\text{अथवा, } x^2 + 32x - 2x - 64 = 0$$

$$\text{अथवा, } x(x + 32) - 2(x + 32) = 0$$

$$\text{अथवा, } (x + 32)(x - 2) = 0$$

$$\text{या त } x + 32 = 0 \quad \therefore x = -32$$

$$\text{अथवा, } x - 2 = 0 \quad \therefore x = 2$$

यहाँ $x = -32$ उपयुक्त समाधान होइन किनभने वर्ष ऋणात्मक हुदैन ।

त्यसैले $x = 2$

अतः 2 वर्षपछि उनीहरूको उमेरको गुणनफल 280 हुन्छ ।

उदाहरण 4

यदि दुईओटा धनात्मक संख्याको योगफल 18 र गुणनफल 77 भए ती संख्या पत्ता लगाउनुहोस् :

समाधान

मानौं ती धनात्मक संख्या x र y हुन् ।

प्रश्नानुसार,

$$x + y = 18 \dots \dots \dots \text{(i)}$$

$$x \times y = 77 \dots \dots \dots \text{(ii)}$$

समीकरण (i) बाट $y = 18 - x \dots \dots \text{(iii)}$

y को मान समीकरण (ii) मा राख्दा,

$$x(18 - x) = 77$$

$$\text{अथवा, } 18x - x^2 = 77$$

$$\text{अथवा, } 18x - x^2 - 77 = 0$$

$$\text{अथवा, } x^2 - 18x + 77 = 0$$

$$\text{अथवा, } x^2 - 11x - 7x + 77 = 0$$

$$\text{अथवा, } x(x - 11) - 7(x - 11) = 0$$

$$\text{अथवा, } (x - 11)(x - 7) = 0$$

$$\text{या त, } (x - 11) = 0 \quad \therefore x = 11$$

$$\text{अथवा, } (x - 7) = 0 \quad \therefore x = 7$$

x को मान समीकरण (iii) मा राख्दा,

यदि $x = 11$ भए $y = 18 - x = 18 - 11 = 7$

यदि $x = 7$ भए $y = 18 - x = 18 - 7 = 11$

त्यसैले आवश्यक संख्या 7 र 11 तथा 11 र 7 रहेछन् ।

उदाहरण 5

यदि एउटा धनात्मक संख्याको वर्गबाट 11 घटाउँदा 38 बाँकी रहन्छ भने त्यो संख्या पत्ता लगाउनुहोस् :

समाधान

मानौं त्यो धनात्मक x हो, त्यसैले त्यसको वर्ग संख्या x^2 हुन्छ ।

प्रश्नानुसार, $x^2 - 11 = 38$

$$\text{अथवा, } x^2 - 11 = 38$$

$$\text{अथवा, } x^2 = 38 + 11$$

$$\text{अथवा, } x^2 = 49$$

$$\text{अथवा, } x^2 = (7)^2$$

$$\therefore x = (\pm 7)^2$$

तर हामीलाई धनात्मक सङ्ख्या चाहिएकाले x को मान 7 मात्र हुन्छ ।

तसर्थ उक्त धनात्मक सङ्ख्या 7 रहेछ ।

उदाहरण 6

कुनै दुईओटा धनात्मक क्रमागत जोर सङ्ख्याको गुणनफल 24 हुन्छ भने ती सङ्ख्या पत्ता लगाउनुहोस् :

समाधान

मानौं दुईओटा क्रमागत जोर सङ्ख्या x र $x+2$ हुन् ।

प्रश्नानुसार,

$$x \times (x + 2) = 24$$

$$\text{अथवा, } x^2 + 2x - 24 = 0$$

$$\text{अथवा, } x^2 + 6x - 4x - 24 = 0$$

$$\text{अथवा, } x(x + 6) - 4(x + 6) = 0$$

$$\text{अथवा, } (x + 6)(x - 4) = 0$$

$$\text{या त, } (x + 6) = 0 \quad \therefore x = -6 \quad [\because \text{यो ऋणात्मक सङ्ख्या हो ।}]$$

$$\text{अथवा, } x - 4 = 0 \quad \therefore x = 4$$

तसर्थ आवश्यक धनात्मक सङ्ख्या 4 र $4 + 2 = 6$ रहेछन् ।

उदाहरण 7

यदि कुनै सङ्ख्या र त्यसको व्युत्क्रमको योगफल $\frac{26}{5}$ भए सो सङ्ख्या पत्ता लगाउनुहोस् :

समाधान

मानौं, त्यो सङ्ख्या x र त्यसको व्युत्क्रमको सङ्ख्या $\frac{1}{x}$ हो ।

प्रश्नानुसार,

$$x + \frac{1}{x} = \frac{26}{5}$$

$$\text{अथवा, } \frac{x^2 + 1}{x} = \frac{26}{5}$$

$$\text{अथवा, } 5x^2 + 5 = 26x$$

$$\text{अथवा, } 5x^2 - 26x + 5 = 0$$

$$\text{अथवा, } 5x^2 - 25x - x + 5 = 0$$

$$\text{अथवा, } 5x(x-5) - 1(x-5) = 0$$

$$\text{अथवा, } (5x-1)(x-5) = 0$$

$$\text{या त, } (5x-1) = 0 \quad \therefore x = \frac{1}{5}$$

$$\text{अथवा, } x-5 = 0 \quad \therefore x = 5$$

तसर्थ आवश्यक सद्ब्या 5 र $\frac{1}{5}$ रहेछन्।

उदाहरण 8

दुई जना दाजु र भाइको हालको उमेरको योगफल 34 वर्ष र उनीहरूको उमेरको गुणनफल 288 छ भने तिनीहरूको हालको उमेर कति हुन्छ, पत्ता लगाउनुहोस् :

समाधान

मानौं दाजुको उमेर र भाइको उमेर क्रमशः x र y वर्ष छन्।

प्रश्नानुसार,

$$x + y = 34 \dots \dots \dots \text{(i)}$$

$$x \times y = 288 \dots \dots \dots \text{(ii)}$$

$$\text{समीकरण (i) बाट } y = 34 - x \dots \dots \text{(iii)}$$

y को मान समीकरण (ii) मा राख्दा,

$$x(34-x) = 288$$

$$\text{अथवा, } 34x - x^2 = 288$$

$$\text{अथवा, } x^2 - 34x + 288 = 0$$

$$\text{अथवा, } x^2 - 16x - 18x + 288 = 0$$

$$\text{अथवा, } x(x-16) - 18(x-16) = 0$$

$$\text{अथवा, } (x-16)(x-18) = 0$$

$$\text{या त, } x-16 = 0 \quad \therefore x = 16$$

$$\text{अथवा, } x-18 = 0 \quad \therefore x = 18$$

x को मान समीकरण (iii) मा राख्दा,

$$\text{यदि } x = 16 \text{ भए } y = 34 - x = 34 - 16 = 18 \quad [\because \text{दाजुको उमेर भाइको भन्दा बढी हुनुपर्छ।}]$$

$$\text{यदि } x = 18 \text{ भए } y = 34 - x = 34 - 18 = 16$$

त्यसैले दाजुको उमेर 18 वर्ष र भाइको उमेर 16 वर्ष रहेछ।

उदाहरण 9

दुई अद्वितीय बनेको एउटा सद्गुणामा अद्वितीयहरूको गुणनफल 18 छ । यदि सो सद्गुणामा 27 जोडियो भने अद्वितीयहरूको स्थान बदलिन्छ । उक्त सद्गुणामा कति होला, पत्ता लगाउनहोस् :

समाधान

मानौं दुई अड्कले बनेका सङ्ख्या $= 10x + y$ [\because जहाँ x दशको स्थान र y एकको स्थानमा प्रश्नानुसार, भएका अड्क हुन्।]

$$x \cdot y = 18$$

$$\text{अथवा, } x = \frac{18}{y} \dots\dots\dots (i)$$

फेरि दोस्तो सर्त, $(10x + y) + 27 = 10y + x$

$$\text{अथवा, } 10x + y + 27 - 10y - x = 0$$

$$\text{अथवा, } 9x - 9y + 27 = 0$$

$$\text{अथवा, } 9(x - y + 3) = 0$$

समीकरण (i) बाट x को मान समीकरण (ii) मा रख्दा,

$$\frac{18}{y} - y + 3 = 0$$

$$\text{अथवा, } \frac{18 - y^2 + 3y}{y} = 0$$

$$\text{अथवा, } y^2 - 3y - 18 = 0$$

$$\text{अथवा, } y^2 - 6y + 3y - 18 = 0$$

$$\text{अथवा, } y(y - 6) + 3(y - 6)$$

$$\text{अथवा, } (y - 6)(y + 3) = 0$$

$$\text{या त, } y - 6 = 0 \therefore y = 6$$

$$\text{अथवा, } y + 3 = 0 \therefore y = -3$$

y को मान समीकरण (i) मा रख्दा,

$$\text{यदि } y = 6 \text{ हूँदा } x = \frac{18}{6} = 3$$

$$\text{यदि } y = -3 \text{ हृदा } x = \frac{18}{-3} = -6$$

अतः $y = 6$ र $x = 3$ हुंदा, उक्त संख्या $= 10x + y = 10 \times 3 + 6 = 36$

$$y = -3 \text{ र } x = -6 \text{ हुँदा, उक्त सङ्ख्या } = 10x + y = 10 \times (-6) - 3 = -63$$

उदाहरण 10

बुबा र छोराको हालको उमेर क्रमशः 42 वर्ष र 16 वर्ष छ। कति वर्ष अगि तिनीहरूको उमेरको गुणनफल 272 थियो, पत्ता लगाउनुहोस्।

समाधान

मानौ x वर्ष अगि बुबाको उमेर र छोराको उमेर क्रमशः $42 - x$ र $16 - x$ वर्ष थियो।

प्रश्नानुसार,

$$x \text{ वर्ष अगिको उमेरको गुणनफल} = 272$$

$$\text{अथवा, } (42 - x)(16 - x) = 272$$

$$\text{अथवा, } 672 - 42x - 16x + x^2 = 272$$

$$\text{अथवा, } x^2 - 58x + 400 = 0$$

$$\text{अथवा, } x^2 - 50x - 8x + 400 = 0$$

$$\text{अथवा,, } x(x - 50) - 8(x - 50) = 0$$

$$\text{अथवा, } (x - 8)(x - 50) = 0$$

$$\text{या त, } x - 8 = 0 \quad \therefore x = 8$$

$$\text{अथवा, } x - 50 = 0 \quad \therefore x = 50$$

यहाँ x को मान 50 वर्ष उमेरका हिसाबले असम्भव छ, त्यसैले $x = 8$ हुन्छ।

तसर्थ 8 वर्ष अगि बुबाको उमेर र छोराको उमेरको गुणनफल 272 थियो।

उदाहरण 11

एउटा समकोणी त्रिभुजको कर्ण 13 मिटर छ। यदि बाँकी दुई भुजाको नापको फरक 7 मिटर भए बाँकी भुजाहरूको लम्बाइ पत्ता लगाउनुहोस्।


समाधान

यहाँ चित्रमा ABC एउटा समकोण त्रिभुज हो, जहाँ $\angle B = 90^\circ$

र कर्णको नाप (h) = $AC = 13$ मिटर छ।

मानौ आधारको नाप (b) = $BC = x$ र लम्बको नाप (p) = $AB = y$

प्रश्नानुसार, $x - y = 7$ अथवा, $y = x + 7$(i)



अब समकोण त्रिभुज ABC मा $h^2 = p^2 + b^2$ हुन्छ ।

$$\text{त्यसैले } AC^2 = AB^2 + BC^2$$

$$\text{अथवा, } 13^2 = (x + 7)^2 + x^2$$

$$\text{अथवा, } 169 = x^2 + 14x + 49 + x^2$$

$$\text{अथवा, } 2x^2 + 14x - 120 = 0$$

$$\text{अथवा, } x^2 + 7x - 60 = 0$$

$$\text{अथवा, } x^2 + 12x - 5x - 60 = 0$$

$$\text{अथवा, } x(x + 12) - 5(x + 12) = 0$$

$$\text{अथवा, } (x - 5)(x + 12) = 0$$

$$\text{या त, } (x - 5) = 0 \quad \therefore x = 5$$

$$\text{अथवा, } x + 12 = 0 \quad \therefore x = 0$$

यहाँ x भनेको आधारको नाप भएकाले $x = -12$ असम्भव छ, त्यसैले $x = 5$ हुन्छ ।

तसर्थ आधारको नाप (b) = BC = $x = 5$ मिटर

र लम्बको नाप (p) = AB = $y = 5 + 7 = 12$ मिटर

तसर्थ बाँकी भुजाहरूको नाप 5 मिटर र 12 मिटर रहेछ ।

उदाहरण 12

एउटा आयतकार जग्गाको क्षेत्रफल 500 वर्ग मिटर र परिमिति 90 मिटर छ । उक्त जग्गालाई वर्गाकार बनाउने हो भने लम्बाइतर्फ कति प्रतिशतले घटाउनुपर्छ, गणना गर्नुहोस् ।

समाधान

मानौं आयतकार जग्गाको लम्बाइ र चौडाइको नाप क्रमशः x मिटर र y मिटर छ ।

प्रश्नानुसार,

आयतकार जग्गाको क्षेत्रफल = 500 वर्ग मिटर

$$\text{अथवा, } xy = 500 \dots \dots \dots \text{(i)}$$

आयतकार जग्गाको परिमिति = 90 मिटर

$$\text{अथवा, } 2(x + y) = 90$$

$$\text{अथवा, } x + y = 45$$

$$\text{अथवा, } y = 45 - x \dots \dots \dots \text{(ii)}$$

अब,

समीकरण (ii) बाट $y = 45 - x$ मानलाई समीकरण (i) मा राख्दा,

$$xy = 500$$

$$\text{अथवा, } x(45 - x) = 500$$

$$\text{अथवा, } 45x - x^2 = 500$$

$$\text{अथवा, } x^2 - 45x + 500 = 0$$

$$\text{अथवा, } x^2 - 25x - 20x + 500 = 0$$

$$\text{अथवा, } x(x - 25) - 20(x - 25) = 0$$

$$\text{अथवा, } (x - 25)(x - 20) = 0$$

$$\text{या त, } (x - 25) = 0. \quad \therefore x = 25$$

$$\text{अथवा, } x - 20 = 0 \quad \therefore x = 20$$

$$\text{यदि } x = 25 \text{ भए, } y = 45 - x = 45 - 25 = 20$$

$$\text{यदि } x = 20 \text{ भए, } y = 45 - x = 45 - 20 = 25$$

तसर्थ उक्त जग्गाको लम्बाई 25 मिटर र चौडाई 20 मिटर रहेछ ।

उक्त जग्गालाई वर्गाकार बनाउने हो भने लम्बाई र चौडाई बराबर हुनु जरुरी छ ।

त्यसैले लम्बाइतरफ 25 - 20 = 5 m घटाउनुपर्छ ।

यसलाई प्रतिशतमा देखाउँदा $\frac{5}{25} \times 100\% = 20\%$ हुन्छ ।

उदाहरण 13

कक्षा 10 मा अध्ययनरत केही विद्यार्थीले जम्मा ₹ 42,000 को बजेट रहने गरी वनभोजको आयोजना गरे । त्यसका लागि उनीहरूले बराबर रकम उठाउने पनि निर्णय गरे । तर वनभोजका दिन सौचेभन्दा 5 जना कम विद्यार्थीको सहभागिता रह्यो, जसले गर्दा प्रत्येकले ₹ 700 बढी उठाउनु पर्ने भएछ । त्यसका आधारमा तलका समस्या समाधान गर्नुहोस् :

(क) वनभोजमा जम्मा कर्ति विद्यार्थीको सहभागिता रह्यो, पत्ता लगाउनुहोस् ।

(ख) एक जनाको भागमा कर्ति रकम परेछ, पत्ता लगाउनुहोस् ।

समाधान

मानौं विद्यार्थीको सङ्ख्या = x र प्रत्येकले तिर्नुपर्ने रकम = ₹ $\frac{42000}{x}$

यहाँ 5 जना विद्यार्थीले वनभोजमा सहभागिता जनाएनन् ।

त्यसैले सहभागी विद्यार्थीको सङ्ख्या = $x - 5$

प्रश्नानुसार,

$$\frac{42000}{x-5} = \frac{42000}{x} + 700$$

$$\text{अथवा, } \frac{42000}{x-5} - \frac{42000}{x} = 700$$

$$\text{अथवा, } \frac{60}{x-5} - \frac{60}{x} = 1$$

$$\text{अथवा, } \frac{60x - 60(x-5)}{x(x-5)} = 1$$

$$\text{अथवा, } 60x - 60(x-5) = x(x-5)$$

$$\text{अथवा, } x^2 - 5x - 300 = 0$$

$$\text{अथवा, } x^2 - 20x + 15x - 300 = 0$$

$$\text{अथवा, } x(x-20) + 15(x-20) = 0$$

$$\text{अथवा, } (x-20)(x+15) = 0$$

$$\text{या त, } x-20 = 0 \quad \therefore x = 20$$

$$\text{अथवा, } x+15 = 0 \quad \therefore x = -15$$

यहाँ x भनेको विद्यार्थीको सझ्या भएकाले $x = -15$ असम्भव छ, । त्यसैले $x = 20$ हुन्छ ।

तसर्थ

(क) वनभोजमा सहभागिता जनाएका जम्मा विद्यार्थीको सझ्या $= 20 - 5 = 15$ जना रहेछ ।

(ख) एक जनाको भागमा परेको जम्मा रकम $= \frac{42000}{x-5} = \frac{42000}{15} = \text{रु. } 2800$ रहेछ ।

अभ्यास 7.2

- एउटा प्राकृतिक सझ्याको वर्गमा 11 जोडा 36 हुन्छ भने त्यो सझ्या पत्ता लगाउनुहोस् ।
- कुनै सझ्याको वर्गबाट 11 घटाउँदा 25 बाँकी रहन्छ भने उक्त सझ्या पत्ता लगाउनुहोस् ।
- यदि एउटा धनात्मक सझ्याको वर्गको दोब्बरबाट 7 घटाउँदा 91 बाँकी रहन्छ भने त्यो सझ्या पत्ता लगाउनुहोस् ।
- एउटा प्राकृतिक सझ्याको वर्गबाट 2 घटाउँदा 7 बाँकी रहन्छ भने त्यो सझ्या पत्ता लगाउनुहोस् ।
- कुनै सझ्याको वर्गबाट 11 घटाउँदा 89 बाँकी रहन्छ भने त्यो सझ्या पत्ता लगाउनुहोस् ।
- यदि कुनै सझ्याको वर्गको दोब्बरबाट 17 घटाउँदा 55 बाँकी रहन्छ भने सो सझ्या कति होला, पत्ता लगाउनुहोस् ।
- यदि एउटा धनात्मक सझ्याको वर्गको दोब्बरबाट 3 घटाउँदा 285 बाँकी रहन्छ भने त्यो सझ्या पत्ता लगाउनुहोस् ।

8. यदि एउटा धनात्मक सङ्ख्या र त्यसको वर्गको योगफल 72 हुन्छ भने त्यो सङ्ख्या पत्ता लगाउनुहोस् ।
9. कुनै दुईओटा क्रमागत जोर सङ्ख्याको गुणनफल 80 हुन्छ भने ती सङ्ख्या पत्ता लगाउनुहोस् ।
10. कुनै दुईओटा क्रमागत विजोर सङ्ख्याको वर्गको गुणनफल 225 हुन्छ भने ती सङ्ख्या पत्ता लगाउनुहोस् ।
11. यदि कुनै सङ्ख्या र त्यसको व्युत्क्रमको योगफल $\frac{10}{3}$ भए सो सङ्ख्या पत्ता लगाउनुहोस् ।
12. यदि कुनै दुईओटा प्राकृतिक सङ्ख्याको योगफल 21 र उक्त सङ्ख्याको वर्गको योगफल 261 भए ती सङ्ख्या पत्ता लगाउनुहोस् ।
13. यदि दुई जना दाजुभाइको उमेरबिच्चको फरक 4 वर्ष र गुणनफल 221 भए दाजु र भाइको उमेर कति कति हो ? पत्ता लगाउनुहोस् ।
14. दुई जना दाजु र भाइको हालको उमेरको योगफल 22 वर्ष र उनीहरूको उमेरको गुणनफल 120 छ भने तिनीहरूको हालको उमेर कति हुन्छ, पत्ता लगाउनुहोस् ।
15. दुई जना दिदी र बहिनीको हालको उमेरको अन्तर 3 वर्ष र उनीहरूको उमेरको गुणनफल 180 छ भने तिनीहरूको हालको उमेर कति हुन्छ, पत्ता लगाउनुहोस् ।
16. (क) बाबु र छोरोको हालको उमेर क्रमशः 40 वर्ष र 13 वर्ष छ । कति वर्षअगि तिनीहरूको उमेरको गुणनफल 198 थियो, पत्ता लगाउनुहोस् ।
 (ख) आमा छोरीको हालको उमेर क्रमशः 34 वर्ष र 4 वर्ष छ । कति वर्षपछि तिनीहरूको उमेरको गुणनफल 400 हुन्छ, पत्ता लगाउनुहोस् ।
 (ग) अहिले बाबु र छोरोको उमेर क्रमशः 35 वर्ष र 1 वर्ष छ । कति वर्षपछि तिनीहरूको उमेरको गुणनफल 240 हुन्छ, पत्ता लगाउनुहोस् ।
 (घ) एक जोडी श्रीमान् र श्रीमतीको हालको उमेर क्रमशः 35 वर्ष र 27 वर्ष छ । कति वर्षअगि तिनीहरूको उमेरको गुणनफल 425 थियो, पत्ता लगाउनुहोस् ।
17. (क) एउटा समकोणी त्रिभुजको कर्ण 25 मिटर छ । यदि बाँकी दुई भुजाको नापको फरक 17 मिटर भए बाँकी भुजाहरूको लम्बाइ पत्ता लगाउनुहोस् ।
 (ख) एउटा समकोणी त्रिभुजको कर्ण छोटो भुजाको दोब्बरभन्दा पनि 6 मिटरले बढी छ । यदि बाँकी रहेको भुजा कर्णभन्दा 2 मिटरले कम छ भने भुजाहरूको लम्बाइ पत्ता लगाउनुहोस् ।
 (ग) एउटा आयतकार जग्गाको क्षेत्रफल 150 वर्ग मिटर र परिमिति 50 मिटर छ । उक्त जग्गाको लम्बाइ र चौडाइ कति हुन्छ, गणना गर्नुहोस् ।
 (घ) एउटा आयतकार जग्गाको क्षेत्रफल 54 वर्ग मिटर र परिमिति 30 मिटर छ । उक्त जग्गाको लम्बाइ र चौडाइ कति हुन्छ, गणना गर्नुहोस् ।

- (ङ) एउटा आयतको विकर्ण त्यसको चौडाइभन्दा 16 मिटरले बढी छ र त्यसको लम्बाइ 24 मिटर छ । उक्त आयतको क्षेत्रफल कति हुन्छ, गणना गर्नुहोस् ।
- (च) एउटा आयतकार जग्गाको क्षेत्रफल 2000 वर्ग मिटर र परिमिति 180 मिटर छ । उक्त जग्गालाई वर्गाकार बनाउन लम्बाइ अथवा चौडाइलाई कति प्रतिशतले घटाउनुपर्छ र किन, गणना गर्नुहोस् ।
18. दुई अड्कले बनेको एउटा सझ्या त्यसका अड्कहरूको योगफलको चार गुणा र अड्कहरूको गुणनफलको तीनगुणा छ भने उक्त सझ्या कति होला, पत्ता लगाउनुहोस् ।
19. एउटा संस्थाले कक्षा एकमा भर्ना भएका विद्यार्थीलाई बराबर हुने गरी **180** ओटा सिसाकलम वितरण गर्ने योजना बनाएछन् । उक्त दिन 5 जना विद्यार्थी अनुपस्थित हुँदा पनि सबै सिसाकलम बाँडा प्रत्येकले **3** ओटाका दरले बढी सिसाकलम प्राप्त गरेछन् भने,
- (क) कति जना विद्यार्थी भर्ना भएका रहेछन् ?
 (ख) प्रत्येक विद्यार्थीका भागमा उक्त दिन कति कतिओटा सिसाकलम परेछन् ?

परियोजना कार्य

आफ्नो विद्यालयको चउरमा भलिबल खेल्ने ठाउँको नक्साड्कन गर्नका लागि पाँच पाँच जनाको तीनओटा समूह निर्माण गर्नुहोस् । पहिलो समूहले जम्मा क्षेत्रफल 128 वर्ग मिटर र परिमिति 48 मिटर हुने गरी कोर्टको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् । दोस्रो समूहले जम्मा क्षेत्रफल 162 वर्ग मिटर र परिमिति 54 मिटर हुने गरी कोर्टको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् । तेस्रो समूहले जम्मा क्षेत्रफल 200 वर्ग मिटर र परिमिति 60 मिटर हुने गरी कोर्टको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् । प्राप्त नतिजाका बारेमा समूहमा छलफल गर्नुहोस् । कुन समूहले बनाएको भलिबल कोर्ट खेलका लागि नापका आधारमा उपयुक्त हुन्छ निष्कर्ष निकाली कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | | | | |
|---------------------------|------------|------------------------|-----------------------|-----------------------|------------|
| 1. 5 | 2. ± 6 | 3. 7 | 4. 3 | 5. ± 10 | 6. ± 6 |
| 7. 12 | | 8. 8 | 9. 8 र 10 वा -10 र -8 | | |
| 10. 3 र 5 वा -5 र -3 | | 11. 3 र 1/3 | 12. 6 र 15 | | |
| 13. 17 वर्ष र 13 वर्ष | | 14. 12 वर्ष र 10 वर्ष | | 15. 15 वर्ष र 12 वर्ष | |
| 16. (क) 7 वर्ष (ख) 6 वर्ष | | (ग) 5 वर्ष (घ) 10 वर्ष | | | |
| 17. (क) $24 m$ र $7m$ | | (ख) $10m, 24m, 26m$ | | (ग) $15 m$ र $10 m$ | |
| (घ) $9 m$ र $6 m$ | | (ड) $240 m^2$ | | (च) 20% ले कमी | |
| 18. 24 | | 19. (क) 20 जना | | (ख) 12 ओटा सिसाकलम | |

8.0 पुनरवलोकन (Review)

(अ) दिइएका बीजीय भिन्नलाई लघुतम पदमा लैजानुहोस् र मिले नमिलेको साथी साथीबिच जाँच्नुहोस् :

(क) $\frac{xy}{x^2y}$

(ख) $\frac{x-y}{x^2-y^2}$

(ग) $\frac{a+3}{a^2+5a+6}$

(घ) $\frac{a-2}{a^2-6a+8}$

(ङ) $\frac{a-6}{a^2-8a+12}$

(च) $\frac{a+2}{a^2-4a+12}$

(आ) दिइएका भिन्नको सरल गर्नुहोस् र मिले नमिलेको जाँच्न साथीलाई देखाउनुहोस् :

(क) $\frac{3}{5} + \frac{1}{5}$

(ख) $\frac{2}{3} + \frac{1}{5}$

(ग) $\frac{1}{4} + \frac{1}{6}$

(घ) $\frac{a}{b} + \frac{2a}{b}$

(ङ) $\frac{3a}{b} - \frac{ab}{a}$

(च) $\frac{3}{xy} + \frac{2a}{xy^2}$

8.1 बीजीय भिन्नको सरलीकरण (Simplification of Algebraic Fractions)

क्रियाकलाप 1

दिइएका बीजीय भिन्नको सरल गर्नुहोस् । सरल गर्दा अपनाइने प्रक्रियाका बारेमा साथीसँग छलफल गर्नुहोस् :

(क) $\frac{x}{x-y} + \frac{y}{x-y}$

(ख) $\frac{x}{x-y} - \frac{y}{x+y}$

(ग) $\frac{1}{a-b} - \frac{b}{a^2-b^2}$

माथि उल्लिखित भिन्नलाई सरल गर्दा भिन्नको हर समान वा असमान के छ त्यो हेरी सरल गर्नुपर्छ । यदि हर समान भएमा अंशहरूको आवश्यक क्रिया मात्र गरेर एउटा हर लेखे पुग्छ भने असमान हर भएमा तिनीहरूको ल.स. पत्ता लगाउनुपर्छ ।

जस्तै:

(क) $\frac{x}{x-y} + \frac{y}{x-y}$ यी समान हर भएका भिन्न हुन्, त्यसैले

$$\frac{x}{x-y} + \frac{y}{x-y} = \frac{x+y}{x-y} \quad [\text{एउटा मात्र हर राखेर अंशमा जोड क्रिया गरियो ।}]$$

(ख) $\frac{x}{x-y} - \frac{y}{x+y}$ मा हर असमान छन्। अब समान हर भएका भिन्न बनाउनका लागि,

$$= \frac{x(x+y)}{(x-y)(x+y)} - \frac{y(x-y)}{(x+y)(x-y)}$$

[:: एउटा भिन्नको हरले अर्को भिन्नको हर र अंशलाई गुणन गरेको]

$$= \frac{x(x+y)-y(x-y)}{(x+y)(x-y)} = \frac{x^2+xy-xy+y^2}{(x+y)(x-y)} = \frac{x^2+y^2}{x^2-y^2}$$

(ग) $\frac{1}{a-b} - \frac{b}{a^2-b^2}$
 $= \frac{1}{a-b} - \frac{b}{(a-b)(a+b)}$ मा हर असमान छन्।

अब समान हर भएका भिन्न बनाउनका लागि,

$$= \frac{1(a+b)}{(a-b)(a+b)} - \frac{b}{(a-b)(a+b)}$$

$\text{पहिलो भिन्नको हर} = (a-b)$ $\text{दोस्रो भिन्नको हर} = (a-b)(a+b)$	$\text{हर बराबर बनाउन} \\ \times (a+b) \\ \times 1$
--	---

$$= \frac{a+b-b}{(a-b)(a+b)}$$

$$= \frac{a}{(a-b)(a+b)}$$

$$= \frac{a}{a^2-b^2}$$

यसलाई यसरी पनि गर्न सकिन्छ,

$$\text{पहिलो भिन्नको हर} = (a-b)$$

$$\text{दोस्रो भिन्नको हर} = (a-b)(a+b)$$

$$\text{ल.स.} = (a-b)(a+b)$$

अब यसको सरल गर्दा,

$$= \frac{1}{(a-b)} - \frac{b}{(a-b)(a+b)}$$

$$= \frac{(a+b)-b}{(a-b)(a+b)}$$

$$= \frac{a}{(a-b)(a+b)}$$

$$= \frac{a}{a^2-b^2}$$

[भिन्नको हरमा ल.स. राखी भिन्नको हरले ल.स. लाई भाग गरेर सोही भिन्नको अंशलाई गुणन गरेको ।]

उदाहरण 1

$$\text{सरल गन्तुहोस् : } \frac{x^2}{x+y} - \frac{y^2}{x+y}$$

समाधान

$$\begin{aligned}&= \frac{x^2 - y^2}{x+y} \\&= \frac{(x-y)(x+y)}{x+y} \\&= x - y\end{aligned}$$

उदाहरण 2

$$\text{सरल गन्तुहोस् : } \frac{1}{x-y} - \frac{1}{x+y}$$

समाधान

$$\begin{aligned}&= \frac{1}{x-y} - \frac{1}{x+y} \\&= \frac{(x+y) - (x-y)}{x^2 - y^2} \\&= \frac{x + y - x + y}{x^2 - y^2} \\&= \frac{2y}{x^2 - y^2}\end{aligned}$$

उदाहरण 3

$$\text{सरल गन्तुहोस् : } \frac{x+y}{x-y} + \frac{x-y}{x+y}$$

समाधान

$$\begin{aligned}&= \frac{x+y}{x-y} + \frac{x-y}{x+y} \\&= \frac{(x+y)^2 + (x-y)^2}{(x-y)(x+y)} \\&= \frac{x^2 + 2xy + y^2 + x^2 - 2xy + y^2}{x^2 - y^2} \\&= \frac{2(x^2 + y^2)}{x^2 - y^2}\end{aligned}$$

उदाहरण 4

$$\text{सरल गन्तुहोस् : } \frac{a^3 + 1}{a^2 - a + 1} + \frac{a^3 - 1}{a^2 + a + 1}$$

समाधान

$$\begin{aligned}&= \frac{a^3 + 1}{a^2 - a + 1} + \frac{a^3 - 1}{a^2 + a + 1} \\&= \frac{(a+1)(a^2 - a + 1)}{a^2 - a + 1} + \frac{(a-1)(a^2 + a + 1)}{a^2 + a + 1} \\&= (a+1) + (a-1) \\&= 2a\end{aligned}$$

उदाहरण 5

$$\text{सरल गन्तुहोस् : } \frac{1}{2a-3b} - \frac{a+b}{4a^2 - 9b^2}$$

समाधान

$$\begin{aligned}&= \frac{1}{2a-3b} - \frac{a+b}{4a^2 - 9b^2} \\&= \frac{1}{2a-3b} - \frac{a+b}{(2a-3b)(2a+3b)} \\&= \frac{(2a+3b)-(a+b)}{(2a-3b)(2a+3b)} \\&= \frac{(a+2b)}{4a^2 - 9b^2}\end{aligned}$$

$$\begin{aligned}4a^2 - 9b^2 &\text{ को गुणनखण्ड निकाला,} \\&= (2a)^2 - (3b)^2 \\&= (2a + 3b)(2a - 3b)\end{aligned}$$

उदाहरण 6

सरल गन्तव्योस् : $\frac{4x^2 + y^2}{4x^2 - y^2} - \frac{2x - y}{2x + y}$

समाधान

$$\begin{aligned}&= \frac{4x^2 + y^2}{4x^2 - y^2} - \frac{2x - y}{2x + y} \\&= \frac{4x^2 + y^2}{(2x - y)(2x + y)} - \frac{2x - y}{2x + y} \\&= \frac{4x^2 + y^2 - (2x - y)^2}{(2x - y)(2x + y)} \\&= \frac{4x^2 + y^2 - 4x^2 + 4xy - y^2}{4x^2 - y^2} \\&= \frac{4xy}{4x^2 - y^2}\end{aligned}$$

$$\begin{aligned}4x^2 - y^2 &\text{ को } g\text{ुणनखण्ड निकाल्दा,} \\&= (2x)^2 - (y)^2 \\&= (2x + y)(2x - y)\end{aligned}$$

उदाहरण 7

सरल गन्तव्योस् : $\frac{x}{x - y} + \frac{x}{x + y} + \frac{2xy}{x^2 + y^2}$

समाधान

$$\begin{aligned}&= \frac{x}{x - y} + \frac{x}{x + y} + \frac{2xy}{x^2 + y^2} \\&= \frac{x(x + y) + x(x - y)}{x^2 - y^2} + \frac{2xy}{x^2 + y^2} \\&= \frac{x^2 + xy + x^2 - xy}{x^2 - y^2} + \frac{2xy}{x^2 + y^2} \\&= \frac{2x^2}{x^2 - y^2} + \frac{2xy}{x^2 + y^2} \\&= \frac{2x^2(x^2 + y^2) + 2xy(x^2 - y^2)}{(x^2 - y^2)(x^2 + y^2)} \\&= \frac{2(x^4 + x^2y^2 + x^3y - xy^3)}{x^4 - y^4}\end{aligned}$$

उदाहरण 8

$$\text{सरल गन्तव्योस् : } \frac{1}{2(x-y)} - \frac{1}{2(x+y)} - \frac{y}{x^2 - y^2}$$

समाधान

$$\begin{aligned} & \frac{1}{2(x-y)} - \frac{1}{2(x+y)} - \frac{y}{x^2 - y^2} \\ &= \frac{1}{2(x-y)} - \frac{1}{2(x+y)} - \frac{y}{(x-y)(x+y)} \\ &= \frac{(x+y)-(x-y)-2y}{2(x-y)(x+y)} \\ &= \frac{x+y-x+y-2y}{2(x-y)(x+y)} \\ &= \frac{0}{2(x-y)(x+y)} \\ &= 0 \end{aligned}$$

उदाहरण 9

$$\text{सरल गन्तव्योस् : } \frac{a-1}{a^2-4a+3} + \frac{a-2}{a^2-8a+12} + \frac{a-5}{a^2-8a+15}$$

समाधान

$$\begin{aligned} &= \frac{a-1}{a^2-4a+3} + \frac{a-2}{a^2-8a+12} + \frac{a-5}{a^2-8a+15} \\ &= \frac{a-1}{(a-1)(a-3)} + \frac{a-2}{(a-6)(a-2)} + \frac{a-5}{(a-5)(a-3)} \\ &= \frac{1}{(a-3)} + \frac{1}{(a-6)} + \frac{1}{(a-3)} \\ &= \frac{a-6+a-3+a-6}{(a-6)(a-3)} \\ &= \frac{3a-15}{(a-6)(a-3)} \end{aligned}$$

$$\begin{aligned} & a^2 - 4a + 3 \\ &= a^2 - 3a - 1a + 3 \\ &= a(a-3) - 1(a-3) \\ &= (a-3)(a-1) \\ \\ & a^2 - 8a + 15 \\ &= a^2 - 5a - 3a + 15 \\ &= a(a-5) - 3(a-5) \\ &= (a-5)(a-3) \end{aligned}$$

$$\begin{aligned} & a^2 - 8a + 12 \\ &= a^2 - 6a - 2a + 12 \\ &= a(a-6) - 2(a-6) \\ &= (a-6)(a-2) \end{aligned}$$

उदाहरण 10

सरल गन्तुहोस् : $\frac{pr^2 + q}{2r - 1} + \frac{pr^2 - q}{2r + 1} + \frac{4pr^3}{1 - 4r^2}$

समाधान

$$\begin{aligned} &= \frac{pr^2 + q}{2r - 1} + \frac{pr^2 - q}{2r + 1} + \frac{4pr^3}{1 - 4r^2} \\ &= \frac{pr^2 + q}{2r - 1} + \frac{pr^2 - q}{2r + 1} - \frac{4pr^3}{4r^2 - 1} \\ &= \frac{pr^2 + q}{2r - 1} + \frac{pr^2 - q}{2r + 1} - \frac{4pr^3}{(2r - 1)(2r + 1)} \\ &= \frac{(pr^2 + q)(2r + 1) + (pr^2 - q)(2r - 1) - 4pr^3}{(2r - 1)(2r + 1)} \\ &= \frac{2pr^3 + pr^2 + 2rq + q + 2pr^3 - pr^2 - 2rq + q - 4pr^3}{4r^2 - 1} \\ &= \frac{2q}{4r^2 - 1} \end{aligned}$$

$$\begin{aligned} 4r^2 - 1 &\text{ को गुणनखण्ड निकाल्दा,} \\ &= 4r^2 - 1 \\ &= (2r)^2 - (1)^2 \\ &= (2r - 1)(2r + 1) \end{aligned}$$

उदाहरण 11

सरल गन्तुहोस् : $\frac{a-b}{a^2 - ab + b^2} + \frac{a+b}{a^2 + ab + b^2} - \frac{2a^3}{a^4 - a^2b^2 + b^4}$

समाधान

$$\begin{aligned} &= \frac{a-b}{a^2 - ab + b^2} + \frac{a+b}{a^2 + ab + b^2} - \frac{2a^3}{a^4 - a^2b^2 + b^4} \\ &= \frac{(a-b)(a^2 + ab + b^2) + (a+b)(a^2 - ab + b^2)}{(a^2 - ab + b^2)(a^2 + ab + b^2)} - \frac{2a^3}{a^4 - a^2b^2 + b^4} \\ &= \frac{a^3 - b^3 + a^3 + b^3}{(a^4 + a^2b^2 + b^4)} - \frac{2a^3}{a^4 - a^2b^2 + b^4} \\ &= \frac{2a^3}{(a^4 + a^2b^2 + b^4)} - \frac{2a^3}{a^4 - a^2b^2 + b^4} \\ &= \frac{2a^3(a^4 - a^2b^2 + b^4) - 2a^3(a^4 + a^2b^2 + b^4)}{(a^4 + a^2b^2 + b^4)(a^4 - a^2b^2 + b^4)} \\ &= 2a^3 \left[\frac{a^4 - a^2b^2 + b^4 - a^4 - a^2b^2 - b^4}{a^8 + a^4b^4 + b^8} \right] \\ &= 2a^3 \left[\frac{-4a^2b^2}{a^8 + a^4b^4 + b^8} \right] \\ &= \frac{-4a^5b^2}{a^8 + a^4b^4 + b^8} \end{aligned}$$

अभ्यास 8.1

1. लघुत्तम पदमा लैजानुहोस् :

$$(क) \frac{x^2 - 5x}{x^2 - 25}$$

$$(ख) \frac{a^2 - b^2}{(a - b)^2}$$

$$(ग) \frac{x^2 - 5x + 6}{x^2 - 7x + 12}$$

2. सरल गन्होस् :

$$(क) \frac{a}{a-b} + \frac{b}{b-a}$$

$$(ख) \frac{1}{b-c} - \frac{b+c}{b^2-c^2}$$

$$(ग) \frac{1}{m-n} + \frac{1}{m+n}$$

$$(घ) \frac{m+n}{m-n} + \frac{m-n}{m+n}$$

$$(ङ) \frac{1}{m+n} + \frac{n}{m^2-n^2}$$

$$(च) \frac{3}{x^2-4} + \frac{1}{(x-2)^2}$$

$$(छ) \frac{a^3+b^3}{a^2-ab+b^2} + \frac{a^3-b^3}{a^2+ab+b^2}$$

$$(ज) \frac{4x^2+25y^2}{4x^2-25y^2} - \frac{2x-5y}{2x+5y}$$

$$(झ) \frac{4x^3}{x^4+a^4} - \frac{8x^7}{x^8-a^8}$$

$$(अ) \frac{x}{x-y} - \frac{x}{x+y} + \frac{2xy}{x^2+y^2}$$

$$(ट) \frac{3}{a+3} + \frac{4}{a-3} + \frac{9a}{2(9-a^2)}$$

$$(ठ) \frac{1}{x+2y} - \frac{1}{x-2y} + \frac{2x}{4y^2-x^2}$$

$$(ड) \frac{a}{(a-b)(a-c)} + \frac{b}{(b-a)(b-c)} + \frac{c}{(c-b)(c-a)}$$

$$(ढ) \frac{y-z}{x^2-(y-z)^2} + \frac{z-x}{y^2-(z-x)^2} + \frac{x-y}{z^2-(x-y)^2}$$

$$(ण) \frac{x^2-(a-b)^2}{(x+b)^2-a^2} + \frac{a^2-(x-b)^2}{(x+a)^2-b^2} + \frac{b^2-(x-a)^2}{(a+b)^2-x^2}$$

$$(त) \frac{1}{p^2+7p+12} + \frac{2}{p^2+5p+6} - \frac{3}{p^2+6p+8}$$

$$(थ) \frac{x+3}{x^2+3x+9} + \frac{x-3}{x^2-3x+9} - \frac{54}{x^4+9x^2+81} \quad (द) \frac{1}{x^2-5x+6} + \frac{2}{4x-x^2-3} - \frac{3}{x^2-3x+2}$$

$$(ध) \frac{b+2}{1+b+b^2} - \frac{b-2}{1-b+b^2} - \frac{2b^2}{1+b^2+b^4} \quad (न) \frac{1}{1-b+b^2} - \frac{1}{1+b+b^2} - \frac{2b}{1-b^2+b^4}$$

$$(प) \frac{a+c}{a^2+ac+c^2} + \frac{a-c}{a^2-ac+c^2} + \frac{2c^3}{a^4+a^2c^2+c^4}$$

3. सरल गन्होस् :

$$(क) \frac{1}{4(1-\sqrt{x})} - \frac{1}{4(1+\sqrt{x})} + \frac{2\sqrt{x}}{4(1-x)}$$


$$(ख) \frac{1}{8(1-\sqrt{x})} - \frac{1}{8(1+\sqrt{x})} + \frac{2\sqrt{x}}{8(1-x)}$$

$$(ग) \frac{1}{(a+1)^2} + \frac{1}{(a-1)^2} - \frac{2}{a^2-1}$$

$$4. \text{ यदि } \frac{a}{2x+1} + \frac{1}{x+2} = \frac{4x+5}{2x^2+5x+2} \text{ भए } a \text{ को मान करति हुन्छ, पता लगाउनुहोस्।}$$

परियोजना कार्य

एउटा आयताकार टुक्रालाई चौडाइ समान हुने गरी विचवाट काटेर दुई टुक्रा बनाउनुहोस् । समूहले फरक फरक दुईओटा आयताकार कागजका टुक्रा लिनुहोस् । पहिलो टुक्राको कागजको क्षेत्रफल र चौडाइ क्रमशः $a^2 + b^2$ र $(a+b)$ उल्लेख गर्नुहोस् । दोस्रो टुक्राको कागजको क्षेत्रफल र चौडाइ क्रमशः $2ab$ र $(a+b)$ उल्लेख गर्नुहोस् । अब a लाई b भन्दा ठुलो मानेर,



- (क) दुवै टुक्राको जम्मा लम्बाइ कति हुन्छ ?
a र b का रूपमा पता लगाउनुहोस् ।
- (ख) यदि $a=5$ मिटर र $b=3$ मिटर भए ती दुई कागजको क्षेत्रफल, लम्बाइ र चौडाइको सम्बन्ध कस्तो रहेछ पता लगाई कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | |
|----------------------------------|-------------------------------|--|
| 1. (क) $\frac{x}{x+5}$ | (ख) $\frac{a+b}{a-b}$ | (ग) $\frac{x-2}{x-4}$ |
| 2. (क) 1 | (ख) 0 | (ग) $\frac{2m}{m^2-n^2}$ |
| (घ) $\frac{2(m^2+n^2)}{m^2-n^2}$ | (ङ) $\frac{m}{m^2-n^2}$ | (च) $\frac{4(x-1)}{(x+2)(x-2)^2}$ |
| (छ) $2a$ | (ज) $\frac{20xy}{4x^2-25y^2}$ | (झ) $\frac{4x^3}{a^4-x^4}$ (ञ) $\frac{4x^3y}{x^4-y^4}$ |
| (ट) $\frac{5a+6}{2(a^2-9)}$ | (ठ) $\frac{2}{2y-x}$ | (ड) 0 (द) 0 (ण) 1 |
| (त) $\frac{1}{(p+2)(p+3)(p+4)}$ | | (थ) $\frac{2(x-3)}{x^2-3x+9}$ (द) $\frac{4}{3x-x^2-2}$ |
| (ध) $\frac{4}{1+b^2+b^4}$ | (न) $\frac{-4b^3}{1+b^4+b^8}$ | (प) $\frac{2(a+c)}{a^2+ac+c^2}$ |
| 3. (क) $\frac{\sqrt{x}}{1-x}$ | (ख) $\frac{\sqrt{x}}{2(1-x)}$ | (ग) $\frac{4}{(a^2-1)^2}$ |
| 4. $a=2$ | | |

9.0 पुनरवलोकन (Review)

अगिल्लो कक्षामा हामीले घातांकको सरलीकरणका बारेमा अध्ययन गरेका छौं । यहाँ घातांक युक्त समीकरण सम्बन्धी समस्याको विषयमा छलफल गर्ने छौं ।

तलको तालिकामा खाली ठाउँ भर्नुहोस् । x को मान किए हुँदा दिइएको अवस्था मान्य हुन्छ ?

(क) $2^x = 2$

x	-3	-2	-1	0	1	2	3
2^x	$2^{-3} = \frac{1}{8}$

(ख) $5^{x+1} = 125$

x	-3	-2	-1	0	1	2	3
5^{x+1}	$5^{-3+1} = \frac{1}{25}$

(ग) $3^x = \frac{1}{9}$

x	-3	-2	-1	0	1	2	3
3^x	$3^{-3} = \frac{1}{27}$

9.1 घातांक युक्त समीकरण (Exponential Equations)

क्रियाकलाप 1

तल सोधिएका घातांकयुक्त समीकरण कसरी हल गर्ने होला, समूहमा छलफल गर्नुहोस् :

(क) $2^x = 4$

(ख) $3^{x-1} = 81$

(ग) $3^{x+1} + 3^x = \frac{4}{27}$

(घ) $3^x + \frac{1}{3^x} = 3\frac{1}{3}$

$x = 0, \pm 1, \pm 2, \pm 3, \dots$ राख्दै जाने ।
 x को मान जतिले समीकरण मान्य हुन्छ
त्यही नै x को मान हुन्छ ।



दिइएको घाताइक युक्त समीकरणमा x को मान $0, \pm 1, \pm 2, \pm 3, \dots$ राख्दै जानेबाहेक x को मान पत्ता लगाउने अर्को विधि पनि छ कि ?



(क) $2^x = 4$ मा $x = 0, \pm 1, \pm 2, \pm 3, \dots$ राख्दै जाँदा $x = 2$ मान्य हुन्छ । त्यसैले $x = 2$ भयो ।

यसलाई यसरी पनि गर्न सकिन्छ ।

$$\text{यहाँ } 2^x = 4$$

$$\text{अथवा, } 2^x = 2^2$$

$$\therefore x = 2$$

$$(ख) \quad 3^{x-1} = 81$$

$$\text{अथवा, } 3^{x-1} = 3^4$$

$$\text{अथवा, } x - 1 = 4$$

$$\therefore x = 5$$

$$(ग) \quad 3^{x+1} + 3^x = \frac{4}{81}$$

$$\text{अथवा, } 3^x \times 3^1 + 3^x = \frac{4}{81}$$

$$\text{अथवा, } 3^x(3 + 1) = \frac{4}{81}$$

$$\text{अथवा, } 3^x(4) = \frac{4}{81}$$

$$\text{अथवा, } 3^x = \frac{1}{81} \text{ बनाउनुपर्छ ।}$$

$$\text{अथवा, } 3^x = 3^{-4}$$

$$\therefore x = -4$$

परीक्षण गर्दा, $x = 5$

$$3^{x-1} = 81$$

$$\text{LHS} = 3^{5-1}$$

$$= 3^4 = 81$$

$$\therefore \text{LHS} = \text{RHS}$$

हामीले पत्ता लगाएको x को मान 5 सही छ ।

ए ! यो तरिका छोटो र सजिलो रहेछ । आधार बराबर हुँदा घाताइक पनि बराबर हुने रहेछ । त्यसैले दुवैतर्फ एउटै आधार बनाउनु पर्ने रहेछ ।



परीक्षण गर्दा, $x = -4$

$$3^{x+1} + 3^x = \frac{4}{81}$$

$$\text{LHS} = 3^{-4+1} + 3^{-4}$$

$$= \frac{1}{3^3} + \frac{1}{3^4}$$

$$= \frac{1}{27} + \frac{1}{81}$$

$$= \frac{4}{81} = \text{RHS}$$

हामीले पत्ता लगाएको x को मान -4 सही छ ।

$$(घ) 3^x + \frac{1}{3^x} = 3\frac{1}{3}$$

यो घातांक्युक्त समीकरण अगल्ला घातांक्युक्त समीकरणभन्दा के फरक छ ?

$$\text{अथवा, } 3^x + \frac{1}{3^x} = 3\frac{1}{3}$$

$$\text{अथवा, } \frac{(3^x)^2 + 1}{3^x} = \frac{10}{3}$$

$$\text{अथवा, } 3 \times (3^x)^2 + 3 = 10 \times 3^x$$

$$\text{अथवा, } 3 \times (3^x)^2 - 10 \times 3^x + 3 = 0$$

यो 3^x को वर्ग समीकरण स्वरूपमा रहेछ, त्यसैले

$$\text{मानौ } 3^x = a \dots \dots \dots \text{ (i)}$$

$$\text{अब } 3a^2 - 10a + 3 = 0$$

$$\text{अथवा, } 3a^2 - 9a - a + 3 = 0$$

$$\text{अथवा, } 3a(a-3) - 1(a-3) = 0$$

$$\text{अथवा, } (a-3)(3a-1) = 0$$

$$\text{या त, } (a-3) = 0 \quad \therefore a = 3$$

$$\text{अथवा, } (3a-1) = 0 \quad \therefore a = \frac{1}{3}$$

अब a को मान समीकरण (i) मा राख्दा,

$$a = 3 \text{ भए } 3^x = 3^1 \Rightarrow x = 1$$

$$a = \frac{1}{3} \text{ भए } 3^x = \frac{1}{3} = 3^{-1} \Rightarrow x = -1$$

तसर्थ x का मानहरू 1 र -1 हुन् ।

उदाहरण 1

हल गर्नुहोस् : $7^x = 49$

समाधान

$$\text{यहाँ } 7^x = 49$$

$$\text{अथवा, } 7^x = 7^2$$

$$\therefore x = 2$$

उदाहरण 2

हल गर्नुहोस् : $4^{x-2} = 0.25$

समाधान

$$\text{यहाँ, } 4^{x-2} = 0.25$$

$$\text{अथवा, } (2)^{2(x-2)} = \frac{1}{4}$$

$$\text{अथवा, } (2)^{2(x-2)} = \left(\frac{1}{2}\right)^2$$

$$\text{अथवा, } (2)^{2(x-2)} = 2^{-2}$$

$$\text{अथवा, } (2)^{2(x-2)} = 2^{-2}$$

$$\text{अथवा, } 2(x-2) = -2$$

$$\text{अथवा, } x-2 = -1$$

$$\therefore x = 1$$

वैकल्पिक तरिका

$$\text{यहाँ, } 4^{x-2} = 0.25$$

$$\text{अथवा, } 4^{x-2} = \frac{1}{4}$$

$$\text{अथवा, } 4^{x-2} = (4)^{-1}$$

$$\text{अथवा, } (4)^{(x-2)} = (4)^{-1}$$

$$\text{अथवा, } x-2 = -1$$

$$\text{अथवा, } x = -1 + 2$$

$$\therefore x = 1$$

उदाहरण 3

हल गर्नुहोस् : $3^{5x-4} + 3^{5x} = 82$

समाधान:

$$\text{यहाँ, } 3^{5x-4} + 3^{5x} = 82$$

$$\text{अथवा, } 3^{5x} \times 3^{-4} + 3^{5x} = 82$$

$$\text{अथवा, } 3^{5x} \left(\frac{1}{81} + 1 \right) = 82$$

$$\text{अथवा, } 3^{5x} \left(\frac{82}{81} \right) = 82$$

$$\text{अथवा, } 3^{5x} = 81$$

$$\text{अथवा, } 3^{5x} = 3^4$$

$$\text{अथवा, } 5x = 4$$

$$\therefore x = \frac{4}{5}$$

उदाहरण 4

हल गर्नुहोस् : $3^{x-1} + 3^{x-2} + 3^{x-3} = 13$

समाधान

$$\text{यहाँ, } 3^{x-1} + 3^{x-2} + 3^{x-3} = 13$$

$$\text{अथवा, } 3^x \times 3^{-1} + 3^x \times 3^{-2} + 3^x \times 3^{-3} = 13$$

$$\text{अथवा, } \frac{1}{3} 3^x + \frac{1}{9} 3^x + \frac{1}{27} 3^x = 13$$

$$\text{अथवा, } 3^x \left(\frac{1}{3} + \frac{1}{9} + \frac{1}{27} \right) = 13$$

$$\text{अथवा, } 3^x \left(\frac{9+3+1}{27} \right) = 13$$

$$\text{अथवा, } 3^x \left(\frac{13}{27} \right) = 13$$

$$\text{अथवा, } 3^x = 27$$

$$\text{अथवा, } 3^x = 3^3$$

$$\therefore x = 3$$

उदाहरण 5

$$\text{हल गर्नुहोस् : } 2^x + \frac{1}{2^x} = 2\frac{1}{2}$$

समाधान

$$\text{यहाँ, } 2^x + \frac{1}{2^x} = 2\frac{1}{2}$$

$$\text{अथवा, } 2^x + \frac{1}{2^x} = \frac{5}{2}$$

$$\text{त्यसैले, } a + \frac{1}{a} = \frac{5}{2}$$

$$\text{अथवा, } \frac{a^2+1}{a} = \frac{5}{2}$$

$$\text{अथवा, } 2(a^2 + 1) = 5a$$

$$\text{अथवा, } 2a^2 - 5a + 2 = 0$$

$$\text{अथवा, } 2a^2 - 4a - a + 2 = 0$$

$$\text{अथवा, } 2a(a - 2) - 1(a - 2) = 0$$

$$\text{अथवा, } (a - 2)(2a - 1) = 0$$

$$\text{या त, } a - 2 = 0 \quad \therefore a = 2$$

$$\text{अथवा, } 2a - 1 = 0$$

अब a को मान समीकरण (i) मा रखदा,

$$a = 2 \text{ भए } 2^x = 2^1 \Rightarrow x = 1$$

$$a = \frac{1}{2} \text{ भए } 2^x = \frac{1}{2} = 2^{-1} \Rightarrow x = -1$$

तसर्थ x का मानहरू 1 र -1 हन्।

उदाहरण 6

$$\text{हल गर्नुहोस् : } \quad 5 \times 4^{x+1} - 16^x = 64$$

समाधान

$$\text{यहाँ, } 5 \times 4^{x+1} - 16^x = 64$$

$$\text{अथवा, } 5 \times (4^x \times 4) - 4^{2x} = 64$$

अथवा, $20 \times 4^x - (4^x)^2 = 64$

मानौ, $4^x = a$(i)

$$\text{तस्यर्थं } 20a - a^2 = 64$$

$$\text{अथवा, } a^2 - 20a + 64 = 0$$

$$\text{अथवा, } a^2 - 16a - 4a + 64 = 0$$

$$\text{अथवा, } a(a - 16) - 4(a - 16) = 0$$

$$\text{अथवा, } (a - 4)(a - 16) = 0$$

$$\text{या त, } (a - 4) = 0 \quad \therefore a = 4$$

$$\text{अथवा, } (a - 16) = 0 \quad \therefore a = 16$$

अब a को मान समीकरण (i) मा रखदा

$$\text{यदि } a = 4 \text{ भए } 4^x = 4^1 \Rightarrow x = 1$$

$$\text{यदि } a = 16 \text{ भए } 4^x = 16 = 4^2 \Rightarrow x = 2$$

तसर्थ x का मानहरू 1 र 2 हन्।

उदाहरण 7

$$\text{यदि } x^2 + 2 = 3^{\frac{2}{3}} + 3^{-\frac{2}{3}} \text{ भए प्रमाणित गर्नुहोस् } 3x(x^2 + 3) = 8$$

समाधान

$$\text{यहाँ, } x^2 + 2 = 3^{\frac{2}{3}} + 3^{-\frac{2}{3}}$$

$$\text{अथवा, } x^2 = 3^{\frac{2}{3}} + 3^{-\frac{2}{3}} - 2$$

$$\text{अथवा, } x^2 = \left(\frac{1}{3^{\frac{1}{3}}}\right)^2 - \left(\frac{-1}{3^{\frac{1}{3}}}\right)^2 - 2 \times \frac{1}{3^{\frac{1}{3}}} \times \frac{-1}{3^{\frac{1}{3}}} \quad \left[\because 3^{\frac{1}{3}} \times 3^{\frac{-1}{3}} = 1\right]$$

$$\text{अथवा, } x^2 = \left(3^{\frac{1}{3}} - 3^{-\frac{1}{3}} \right)^2$$

समीकरण (i) को द्वैतिर घन गर्दा,

$$\text{अथवा, } x^3 = (3^{\frac{1}{3}} - 3^{\frac{-1}{3}})^3$$

$$\text{अथवा, } x^3 = (3^{\frac{1}{3}})^3 - (3^{-\frac{1}{3}})^3 - 3 \times 3^{\left(\frac{1}{3}\right)} \times 3^{-\left(\frac{1}{3}\right)} \left(3^{\frac{1}{3}} - 3^{-\frac{1}{3}}\right)$$

$$\text{अथवा, } x^3 = 3 - 3^{-1} - 3 \times 1 \times x$$

$$\text{अथवा, } x^3 = 3 - \frac{1}{3} - 3x$$

$$\text{अथवा, } x^3 = \frac{9 - 1 - 9x}{3}$$

$$\text{अथवा, } 3x^3 = 8 - 9x$$

अथवा, $3x^3 + 9x = 8$

$$\therefore 3x(x^2 + 3) = 8 \text{ प्रमाणित भयो } |$$

अभ्यास 9.1

1. तत्कालीन खाली ठाउँ भर्नुहोस् र शिक्षकलाई देखाउनुहोस् :

(क)	x	-3	-2	-1	0	1	2	3
	7^x

(ख)	x	-3	-2	-1	0	1	2	3
	5^{-x}

2. हल गर्नुहोस् र जाँचेर पनि देखाउनुहोस् :

(क) $3^x = 9$ (ख) $5^{x-1} = 25$ (ग) $\frac{1}{5^{2x-4}} = 125$

(घ) $4^{x-2} = 0.125$ (ङ) $\left(\frac{3}{5}\right)^x = \left(1\frac{2}{3}\right)^3$ (च) $2^x \times 3^{x+1} = 18$

3. हल गर्नुहोस् :

(क) $4^{\frac{1-x}{1+x}} = 4^{\frac{1}{3}}$

(ख) $\sqrt[2x+4]{4^{x+8}} = \sqrt[6]{128}$

(ग) $2^{x+1} + 2^{x+2} + 2^{x+3} = 448$

(घ) $3^{x+1} - 3^x = 162$

(ङ) $4^{x+1} - 8 \times 4^{x-1} = 32$

(च) $4 \times 3^{x+1} - 3^{x+2} - 3^{x-1} = 72$

(छ) $3^{x+2} + 3^{x+1} + 2 \times 3^x = 126$

(ज) $2^x + 3^{x-2} = 3^x - 2^{x+1}$

(झ) $8^{x-1} - 2^{3x-2} + 8 = 0$

(ञ) $\left(\frac{1}{4}\right)^{2-\sqrt{5x+1}} = 4 \times 2^{\sqrt{5x+1}}$

4. हल गर्नुहोस् :

(क) $5^x + \frac{1}{5^x} = 5\frac{1}{5}$

(ख) $7^x + \frac{1}{7^x} = 7\frac{1}{7}$

(ग) $9^x + \frac{1}{9^x} = 9\frac{1}{9}$

(घ) $4^x + \frac{1}{4^x} = 16\frac{1}{16}$

(ङ) $5^x + 5^{-x} = 25\frac{1}{25}$

(च) $81 \times 3^x + 3^{-x} = 30$

5. हल गर्नुहोस् :

- (क) $4 \times 3^{x+1} - 9^x = 27$
(ख) $3 \times 2^{p+1} - 4^p = 8$
(ग) $5^{2x} - 6 \times 5^{x+1} + 125 = 0$
(घ) $2^{x-2} + 2^{3-x} = 3$
(ङ) $5^{x+1} + 5^{2-x} = 126$
(च) $3^{2y} - 4 \times 3^y + 3 = 0$
6. $16^x - 5 \times 4^{x+1} + 64 = 0$ को हल गर्नुहोस् । x का मानहरूले $5^x + \frac{125}{5^x} = 30$ लाई पनि सन्तुष्ट गर्दछ भनी प्रमाणित गर्नुहोस् ।
7. (क) यदि $x = 3^{\frac{1}{3}} + 3^{-\frac{1}{3}}$ भए प्रमाणित गर्नुहोस् : $3x(x^2 - 3) = 10$
(ख) यदि $x = 2^{\frac{1}{3}} - 2^{-\frac{1}{3}}$ भए प्रमाणित गर्नुहोस् : $2x^3 + 6x - 3 = 0$

उत्तर

2. (क) 2 (ख) 3 (ग) $\frac{1}{2}$ (घ) $\frac{1}{2}$ (ङ) -3 (च) 1
3. (क) $\frac{1}{2}$ (ख) 34 (ग) 5 (घ) 4 (ड) 2 (च) 3 (छ) 2 (ज) 3
(भ) 2 (ञ) 7
4. (क) ± 1 (ख) ± 1 (ग) ± 1 (घ) ± 2 (ड) ± 2 (च) $-1, -3$
5. (क) 1, 2 (ख) 1, 2 (ग) 1, 2 (घ) 2, 3 (ड) $-1, 2$ (च) 0, 1
6. 1, 2


1. नेपाल पुस्तक पसलमा कार्यरत दुई जना कर्मचारीको पाँच महिनाको कमिसन रकम देहायबमोजिम छ :

महिना					
नाम	वैशाख	जेठ	असार	साउन	भदौ
कर्मचारी A	रु. 5000	रु. 6000	रु. 7000	रु. 8000	रु. 9000
कर्मचारी B	रु. 2000	रु. 3000	रु. 4500	रु. 6750	रु. 10125

माथिको तालिका हेरी तलका प्रश्नको उत्तर लेख्नुहोस् :

- (क) कुन कर्मचारीले प्राप्त गरेको कमिसन रकम समानान्तरीय अनुक्रममा छ ? कारणसहित लेख्नुहोस् ।
- (ख) कर्मचारी A र कर्मचारी B ले प्राप्त गरेको वैशाख र असार महिनाको मध्यमान कति हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ग) पाँच महिनाको अन्त्यमा कर्मचारी A र कर्मचारी B ले प्राप्त गरेको जम्मा रकमबिचको फरक कति हुन्छ ? सूत्र प्रयोग गरी गणना गर्नुहोस् ।
2. विशालले उसको साथी सुनिलसँग 6 ओटा किस्ताबन्दीमा रकम तिर्ने गरी रु. 45000 सापटी लिए । उनले प्रत्येक किस्ताबन्दीमा अगिल्लोभन्दा पछिल्लो किस्ताबन्दी रु. 1000 का दरले बढी तिर्ने जान्छन् । त्यस्तै सीताले उनको साथी ओमकुमारीसँग 6 ओटै किस्ताबन्दीमा रकम तिर्ने गरी रु. 63,000 सापटी लिइन् । प्रत्येक किस्ताबन्दीमा अगिल्लोभन्दा पछिल्लो किस्ताबन्दी दोब्बरका दरले बढी तिर्ने जान्छन् ।
- (क) विशाल र सीताले पहिलो किस्ताबन्दीमा कति कति रकम तिर्छन, पत्ता लगाउनुहोस् ।
- (ख) विशाल र सीताले तिरेको पहिलो र अन्तिम किस्ताबन्दीबिचको फरक कति कर्ति छ, पत्ता लगाउनुहोस् ।
- (ग) कुन किस्ताबन्दीमा विशाल र सीताले बराबर रकम तिर्छन, गणना गर्नुहोस् ।
3. एउटा सामुदायिक वनमा पहिलो दिन 2 ओटा चरा बसाइँ सरेर आएछन् । अगिल्लो दिन आएका चराले भोलिपल्ट दोब्बर सङ्ख्यामा अरू साथीहरूलाई बसाइँ सराएछन् । यदि यही दरमा चरा बसाइँ सर्ने हो भने,
- (क) दसौँ दिनमा कति चराहरूले बसाइँ सर्ने रहेछन्, पत्ता लगाउनुहोस् ।
- (ख) दसौँ दिनसम्म जम्मा कति चराले बसाइँ सर्ने रहेछन्, पत्ता लगाउनुहोस् ।
4. नवराजको खुत्रुकेमा उनका बुबाले वैशाख 1 गतेदेखि 7 गतेसम्म अगिल्लो दिनको दोब्बर हुने गरी र कम (पैसा) राखी दिनुभयो । सातौँ दिनमा नवराजको खुत्रुकेमा रु. 635 जम्मा भयो भने,
- (क) नवराजको बुबाले पहिलो दिनमा कति रूपियाँ खुत्रुकेमा जम्मा गरिदिनु भएको रहेछ, पत्ता लगाउनुहोस् ।
- (ख) सातौँ दिनको दिन कति रूपियाँ जम्मा गरिदिनु भएको रहेछ, पत्ता लगाउनुहोस् ।

5. सुनिलको बुबाले उसको हरेक जन्मदिनमा केही रकम जम्मा गरिदिने निधो गर्नुभयो । सोहीबमोजिम पहिलो जन्मदिनको अवसरमा रु. 500, दोस्रो जन्मदिनको अवसरमा रु. 1000, तेस्रो जन्मदिनको अवसरमा रु. 1500 जम्मा गरिदिनुभयो । यसरी हरेक जन्मदिनमा रु. 500 का दरले बढाउँदै जम्मा गरिदिनु हुन्छ ।
- (क) सुनिलको 16 औं जन्मदिनको अवसरमा कति रकम जम्मा गरिदिनुपर्ना, पत्ता लगाउनुहोस् ।
- (ख) सुनिलको 16 औं जन्मदिनसम्म जम्मा कति रकम जम्मा हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ग) सुनिलले रु. 1 लाख जम्मा गर्न कतिऔं जन्मदिन कुर्नु पर्ना, कारणसहित उल्लेख गर्नुहोस् ।
6. हरिशरणले आफ्नो 2 ओटा आयतकार जग्गाहरू घेर्नका लागि काँडेतारको नाप अनुमान गर्न सकिरहेको छैन । दुवै जग्गाको क्षेत्रफल 360 वर्गमिटर छ । पहिलो जग्गाको लम्बाइ र चौडाइको फरक 2 मिटर छ भने दोस्रो जग्गाको लम्बाइ र चौडाइको फरक 9 मिटर छ ।



यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् :

- (क) दुवै जग्गाको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस् ।
- (ख) के दुवै जग्गाको वरिपरि काँडेतार लगाउन समान नापको तार भए पुग्ला ? गणना गरी कारणसहित उल्लेख गर्नुहोस् ।
- (ग) प्रतिमिटर रु. 10 का दरले काँडेतार लगाउँदा कुन जग्गामा कति रकम बढी लाग्छ, गणना गर्नुहोस् ।
7. राम र सीता श्रीमान् श्रीमती हुन् । रामको हालको उमेर 30 वर्ष र सीताको हालको उमेर 25 वर्ष छ :
- (क) राम र सीताको x वर्ष अगिको उमेर कति थियो ?
- (ख) x वर्ष अगिको उनीहरूको उमेरको गुणनफल 500 थियो भने x को मान कति हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ग) कति वर्षपछि उनीहरूको उमेरको योगफल 99 पुग्छ, गणना गर्नुहोस् ।

8. समानान्तरीय अनुक्रमको पहिलो पद 2 छ । उक्त अनुक्रमको पहिला पाँच पदको योगफलको चार गुणासँग त्यसपछिका पाँच पदको योगफल बराबर हुन्छ भने,
- (क) समान अन्तर कति हुन्छ, पत्ता लगाउनुहोस् ।
 - (ख) प्रमाणित गर्नुहोस् । $t_{20} = -112$
 - (ग) पहिला पाँच पदको योगफल कति रहेछ, पत्ता लगाउनुहोस् ।
9. चित्रमा देखाएजस्तै $16 \text{ m} \times 12 \text{ m}$ नाप भएको घाँसे मैदानको वरिपरि बराबर चौडाइ भएको पैदल मार्ग स्थापना गरिएको छ । जसले गर्दा यसको कुल क्षेत्रफल 320 m^2 ले बढेको पाइयो ।



- (क) माथिको सन्दर्भअनुसार घाँसे मैदानको वरिपरि रहेको बराबर चौडाइलाई x मानेर समीकरण बनाउनुहोस् ।
 - (ख) घाँसे मैदानको वरिपरि रहेको चौडाइ कति हुन्छ, पत्ता लगाउनुहोस् ।
10. एउटा आयताकार जमिनको लामो भुजा छोटो भुजाभन्दा 40 m बढी छ तर त्यसको विकर्ण लामो भुजाभन्दा 40 m बढी छ ।
- (क) माथिको सन्दर्भअनुसार छोटो भुजालाई x मानेर समीकरण बनाउनुहोस् ।
 - (ख) छोटो भुजा, लामो भुजा र विकर्णको लम्बाइ कति कति हुन्छ, पत्ता लगाउनुहोस् ।
 - (ग) उक्त जग्गाको वरिपरि 4 पटक काँडेतार लगाउन प्रतिमिटर रु. 15 का दरले कति खर्च लाग्छ, पत्ता लगाउनुहोस् ।
 - (घ) उक्त आयताकार जमिनमा 20×15 मिटरका बढीमा कतिओटा जग्गाका टुक्राहरू तयार गर्न सकिएला, गणना गर्नुहोस् ।

- 11.** रमेश र सीता दाजु र बहिनी हुन् । रमेशको हालको उमेर 30 वर्ष र सीताको हालको उमेर 25 वर्ष छ ।
- (क) रमेश र सीताको x वर्ष अगिको उमेर कति थियो ?
- (ख) x वर्ष अगिको उनीहरूको उमेरको गुणनफल 644 थियो भने x को मान कति हुन्छ, पता लगाउनुहोस् ।
- (ग) कति वर्षपछि उनीहरूको उमेरको गुणनफल 864 पुग्छ, गणना गर्नुहोस् ।
- 12.** दुईओटा कारले एकै समयमा एउटा चौबाटो छोइछन्, एउटा उत्तरतर्फ यात्रा गरिरहेको छ र अर्को पश्चिमतर्फ यात्रा गरिरहेको छ । जब उत्तरतर्फ यात्रा गरिएको कार 24 माइलको दुरीमा गएको थियो त्यतिखेर दुई कारहरूबिचको दुरी पश्चिमतिर गइरहेको कारको दुरीको तीन गुणाभन्दा चार माइल जति बढेको थियो ।
- (क) माथिको सन्दर्भबाट बन्ने समीकरण उल्लेख गर्नुहोस् ।
- (ख) पश्चिमतिर गइरहेको कार कति पर पुगेको रहेछ, पता लगाउनुहोस् ।
- (ग) दुई कारहरूबिचको वास्तविक दुरी पता लगाउनुहोस् ।
- 13.** एउटा बसले समान गतिमा 90 किलोमिटरको दुरी तय गर्दछ । यदि उक्त बसको गति 15 किमी/घण्टा बढी भएको भए जम्मा यात्रामा 30 मिनेट समय कम लाग्ने थियो ।
- (क) माथिको सन्दर्भअनुसार बसको गतिलाई x मानेर समीकरण बनाउनुहोस् ।
- (ख) बसको सुरुआती गति कति थियो, पता लगाउनुहोस् ।
- (ग) सुरुको गतिअनुसार 90 कि.मि. दुरी पार गर्न कति समय लाग्छ ?
- 14. सरल गर्नुहोस् :**
- (क) $\frac{1}{a-b} - \frac{2b}{a^2-b^2}$
- (ख) $\frac{a-4}{a^2-4a+16} + \frac{a+4}{a^2+4a+16} + \frac{128}{a^4+16a^2+256}$
- (ग) $\frac{2a-6}{a^2-9a+20} - \frac{a-1}{a^2-7a+12} - \frac{a-2}{a^2-8a+15}$
- (घ) $\frac{a+b}{2ab}(a+b-c) + \frac{b+c}{2bc}(b+c-a) + \frac{c+a}{2ac}(c+a-b)$
- 15. हल गर्नुहोस् :**
- (क) $3^{x+2} + 3^{2-x} = 82$
- (ख) $\frac{3^{2x} + 1}{3^x} = \frac{82}{9}$

16. तलका सम्बन्धहरू प्रमाणित गर्नुहोस् :

- (क) यदि $x = 1 + 2^{\frac{1}{3}} + 2^{\frac{2}{3}}$ भए प्रमाणित गर्नुहोस् $x(x^2 - 3x - 3) = 1$


(ख) यदि $x = 3 + 3^{\frac{1}{3}} + 3^{\frac{2}{3}}$ भए प्रमाणित गर्नुहोस् $x(x^2 - 9x + 8) = 12$

(ग) यदि $x = 2 - 2^{\frac{1}{3}} + 2^{\frac{2}{3}}$ भए प्रमाणित गर्नुहोस् $x(x^2 - 6x + 18) = 22$

उत्तर

10.0 पुनरवलोकन (Review)

दिइएका चित्रहरूको अवलोकन गरी सोधिएका प्रश्नहरूका बारेमा छलफल गर्नुहोस् :



(क) के जोडा चित्रहरूलाई आपसमा खप्टाउँदा ठिक मिल्दैनन् वा मिल्दैनन् ?

(ख) जोडा चित्रहरूको क्षेत्रफल एकआपसमा बराबर छ ?

(ग) कुन कुन चित्रहरू अनुरूप छन् र कुन कुन छैनन् ?


(घ) क्षेत्रफल बराबर भएका सबै चित्रहरू अनुरूप हुन्दैनन् ?

माथिका प्रश्नका बारेमा साथी समूहमा छलफल गरी प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नुहोस् :

10.1 त्रिभुज र चतुर्भुजको क्षेत्रफल (Area of Triangle and Quadrilaterals)

क्रियाकलाप 1

तलका चित्रहरूको अवलोकन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर खोज्नुहोस् :



माथिका चित्रहरूको आधारमा,

- (क) एउटै आधार र फरक समानान्तर रेखामा बनेका चतुर्भुजहरूको नाम लेख्नुहोस् ।
- (ख) फरक आधार र उही समानान्तर रेखामा बनेका त्रिभुज र चतुर्भुजको नाम लेख्नुहोस् ।
- (ग) चित्र नं. (इ) मा एउटै आधार र उही समानान्तर रेखाविचमा रहेका त्रिभुजहरू तथा चतुर्भुजहरू पहिचान गर्नुहोस् ।

(क) एउटै आधार र उही समानान्तर रेखाबिचमा रहेका समानान्तर चतुर्भुजहरूको सम्बन्ध

क्रियाकलाप 2

दिइएको चित्रमा समानान्तर चतुर्भुजहरू ABCD र ABEF को क्षेत्रफल कति कति होला, यिनीहरूबिचको सम्बन्ध के होला ?


यहाँ दुवै समानान्तर चतुर्भुजको आधार 7 cm र उचाइ 3 cm छ। तसर्थ स.च. ABCD को क्षेत्रफल = आधार \times उचाइ = $AB \times DG$

$$\begin{aligned} &= 7 \times 3 \text{ cm}^2 \\ &= 21 \text{ cm}^2 \end{aligned}$$

फेरि स.च. ABEF को क्षेत्रफल = $AB \times DG$

$$\begin{aligned} &= 7 \times 3 \text{ cm}^2 \\ &= 21 \text{ cm}^2 \end{aligned}$$

अतः स.च. ABCD को क्षेत्रफल = स.च. ABEF को क्षेत्रफल



एउटै आधार र उही समानान्तर रेखाहरूमा बनेका समानान्तर चतुर्भुजहरूको क्षेत्रफल बराबर हुँदो रहेछ। स.च. ABCD को क्षेत्रफल = स.च. ABEF को क्षेत्रफल


सैद्धान्तिक प्रमाण

साध्य 1

एउटै आधार र उही समानान्तर रेखाहरूबिचमा बनेका समानान्तर चतुर्भुजहरूको क्षेत्रफल बराबर हुन्छ।

थाहा दिइएको : समानान्तर चतुर्भुजहरू ABCD र ABEF एउटै आधार AB र उही समानान्तर रेखाहरू AB//CF मा रहेका छन्।

प्रमाणित गर्नुपर्ने : समानान्तर चतुर्भुज ABCD को क्षेत्रफल = समानान्तर चतुर्भुज ABEF को क्षेत्रफल



प्रमाण

	तथ्य	कारण
1.	$\Delta ADF \text{ र } \Delta BCE$ मा i) $AD = BC$ (भू) ii) $\angle ADF = \angle BCE$ (को) iii) $\angle AFD = \angle BEC$ (को)	1. (i) समानान्तर चतुर्भुज $ABCD$ मा सम्मुख भुजाहरू (ii) $AD // BC$ मा सङ्गत कोणहरू (iii) $AF // BE$ मा सङ्गत कोणहरू
2.	$\Delta ADF \cong \Delta BCE$	भु को. को. तथ्यअनुसार
3.	ΔADF को क्षेत्रफल = ΔBCE को क्षेत्रफल	अनुरूप त्रिभुजहरूको क्षेत्रफल बराबर हुने भएकाले
4.	ΔADF को क्षेत्रफल + स.ल.च. $ABED$ को क्षेत्रफल = ΔBCE को क्षेत्रफल + स.ल.च. $ABED$ को क्षेत्रफल	बराबर भागहरूमा बराबर भाग जोड्दा (बराबरी तथ्यबाट)
5.	स.च. $ABCD$ को क्षेत्रफल = स.च. $ABEF$ को क्षेत्रफल	तथ्य 4 बाट (सिइगो टुक्रे तथ्यअनुसार बराबर भयो ।

प्रमाणित भयो ।


उदाहरण 1

दिइएको चित्रमा $AB//XY$ छ । $ABPQ$ आयत र $ABCD$ समानान्तर चतुर्भुज छन् ।

प्रमाणित गर्नुहोस् : स.च. $ABCD$ को क्षेत्रफल = आयत $ABPQ$ को क्षेत्रफल

थाहा दिइएको : समानान्तर चतुर्भुज $ABCD$ र आयत $ABPQ$ एउटै आधार AB र उही समानान्तर रेखाहरू XY र AB विचमा रहेका छन् ।

प्रमाणित गर्नुपर्ने : समानान्तर चतुर्भुज $ABCD$ को क्षेत्रफल = आयत $ABPQ$ को क्षेत्रफल



प्रमाण

	तथ्य		कारण
1.	स.च. ABCD को क्षेत्रफल = AB × AQ	1.	स.च. को क्षेत्रफल = आधार × उचाइ
2.	आयत ABPQ को क्षेत्रफल = AB × AQ	2.	आयत को क्षेत्रफल = लम्बाई × चौड़ाई
3.	स.च. ABCD को क्षेत्रफल = आयत ABPQ को क्षेत्रफल	3.	तथ्य (1) र (2) बाट

प्रमाणित भयो ।

(ख) एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेको समानान्तर चतुर्भुज र त्रिभुजको सम्बन्ध

क्रियाकलाप 3

दिइएको चित्रको अवलोकन गर्नुहोस् :

त्रिभुज ABE र समानान्तर चतुर्भुज ABCD को क्षेत्रफल पत्ता लगाउनुहोस् । यिनीहरूबिचको सम्बन्ध साथीसँग छलफल गरी पत्ता लगाउनुहोस् ।


यहाँ त्रिभुज ABE , आधार AB = 8 cm र उचाइ AE = 6 cm भएको समकोणी त्रिभुज हो ।

तसर्थ त्रिभुज ABE को क्षेत्रफल = $\frac{1}{2}$ आधार × उचाइ = $\frac{1}{2} \times 8 \text{ cm} \times 6 \text{ cm} = 24 \text{ cm}^2$.

फेरि समानान्तर चतुर्भुज ABCD को आधार AB = 8 cm र उचाइ AE = 6 cm छ ।

तसर्थ समानान्तर चतुर्भुज ABCD को क्षेत्रफल = आधार × उचाइ = 8 cm × 6 cm = 48 cm²


त्रिभुज ABE को क्षेत्रफल = $\frac{1}{2}$ समानान्तर चतुर्भुज ABCD को क्षेत्रफल



एउटै आधार र उही समानान्तर रेखामा बनेको त्रिभुजको क्षेत्रफल समानान्तर चतुर्भुजको आधा हुन्छ । ΔABE को क्षेत्रफल = $\frac{1}{2}$ स.च. ABCD को क्षेत्रफल

साध्य 2

एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेको समानान्तर चतुर्भुज र त्रिभुजमध्ये त्रिभुजको क्षेत्रफल समानान्तर चतुर्भुजको क्षेत्रफलको आधा हुँदै ।



थाहा दिइएको : समानान्तर चतुर्भुज $ABCD$ र त्रिभुज ABE एउटै आधार AB र उही समानान्तर रेखाहरू EC र AB विचमा रहेका छन् ।

प्रमाणित गर्नुपर्ने :

त्रिभुज ABE को क्षेत्रफल $= \frac{1}{2}$ समानान्तर चतुर्भुज $ABCD$ को क्षेत्रफल
रचना : $AE // BF$ खिचौँ । अब $ABFE$ स.च. हो ।

प्रमाण

	तथ्य		कारण
1.	स.च. \square . $ABFE$ को क्षेत्रफल $=$ स.च. $ABCD$ को क्षेत्रफल	1.	एउटै आधार AB र $CE//AB$ मा बनेका स.च.हरू भएकाले
2.	त्रिभुज ABE को क्षेत्रफल $= \frac{1}{2}$ स.च. $ABFE$ को क्षेत्रफल	2.	विकर्ण EB ले स.च. $ABFE$ लाई बराबर दुई भागमा बाँडछ ।
3.	त्रिभुज ABE को क्षेत्रफल $= \frac{1}{2}$ स.च. $ABCD$ को क्षेत्रफल	3.	तथ्य 1 र 2 बाट

अतः एउटै आधार र उही समानान्तर रेखाहरूबिचमा रहेका त्रिभुजको क्षेत्रफल समानान्तर चतुर्भुजको क्षेत्रफलको आधा भयो ।

प्रमाणित भयो ।


उदाहरण 2

यदि E, F, G, र H क्रमशः समानान्तर चतुर्भुज ABCD का भुजाहरूका मध्यविन्दुहरू हन् भने स.च. EFGH को क्षेत्रफल = $\frac{1}{2}$ स.च. ABCD को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् ।

समाधान

सँगैको चित्रमा समानान्तर चतुर्भुज ABCD का चारओटा भुजाहरूका AB, BC, CD र DA का मध्यविन्दुहरू क्रमशः E, F, G, र H हन् । विन्दुहरू H र F जोडौं ।

प्रमाणित गर्नुपर्ने : स.च. EFGH = $\frac{1}{2}$ स.च. ABCD




प्रमाण

	तथ्य	कारण
1.	$AH = \frac{1}{2} AD$	AD को मध्यविन्दु H हो
2.	$BF = \frac{1}{2} BC$	BC को मध्यविन्दु F हो
3.	$AD = BC$	समानान्तर चतुर्भुज ABCD का सम्मुख भुजाहरू
4.	तसर्थ $AH = BF$ र $AH // BF$	तथ्य 1, 2 र 3 तथा $AD//BC$ भएकाले
5.	तसर्थ $ABFH$ एउटा समानान्तर चतुर्भुज भयो ।	$AH//BF$ र $AH = BF$ भएकाले
6.	त्यसै गरी, $CDHF$ एउटा समानान्तर चतुर्भुज भयो ।	$CF//DH$ र $CF = DH$ भएकाले
7.	अब ΔHEF को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $ABFH$ को क्षेत्रफल	एउटै आधार HF र रेखा $HF//AB$ मा बनेका स.च.र त्रिभुज
8.	फेरि ΔHGF को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $CDHF$ को क्षेत्रफल	एउटै आधार HF र $HF//DC$ मा बनेका स.च.र त्रिभुज
9.	ΔHEF को क्षेत्रफल + ΔHGF को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $ABFH$ को क्षेत्रफल + $\frac{1}{2}$ स.च. $CDHF$ को क्षेत्रफल अथवा, स.च. $HEFG$ को क्षेत्रफल = $\frac{1}{2}$ (स.च. $ABFH$ + स.च. $CDHF$) को क्षेत्रफल \therefore स.च. $HEFG$ को क्षेत्रफल = $\frac{1}{2}$ स.च. ABCD को क्षेत्रफल	तथ्य 7 र 8 बाट जोड तथ्य प्रयोग गरी
		प्रमाणित भयो ।

(ग) एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेका त्रिभुजहरूको सम्बन्ध

क्रियाकलाप 3

दिइएको चित्रका आधारमा,
त्रिभुज ABE को क्षेत्रफल र
त्रिभुज ABC को क्षेत्रफल पत्ता लगाउनुहोस् ।
दुई त्रिभुजको क्षेत्रफलको तुलना गर्नुहोस् र सम्बन्ध
पत्ता लगाउनुहोस् ।



यहाँ त्रिभुज ABE आधार AB = 8 cm र उचाइ AE = 6 cm भएको समकोणी त्रिभुज हो ।

तसर्थ त्रिभुज ABE को क्षेत्रफल = $\frac{1}{2}$ आधार × उचाइ = $\frac{1}{2} \times 8 \text{ cm} \times 6 \text{ cm} = 24 \text{ cm}^2$

फेरि त्रिभुज ABC को आधार AB = 8 cm र AB // EC भएकाले उचाइ AE = 6 inch छ ।

तसर्थ त्रिभुज ABC को क्षेत्रफल = $\frac{1}{2}$ आधार × उचाइ = $\frac{1}{2} \times 8 \text{ cm} \times 6 \text{ cm} = 24 \text{ cm}^2$

अतः त्रिभुज ABE को क्षेत्रफल = त्रिभुज ABC को क्षेत्रफल भयो ।

एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेका त्रिभुजहरूको क्षेत्रफल बराबर हुँदोरहेछ ।
 ΔABE को क्षेत्रफल = ΔABC को क्षेत्रफल

सैद्धान्तिक प्रमाण


साध्य 3

एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेका त्रिभुजहरूको क्षेत्रफल बराबर हुन्छ ।

थाहा दिइएको : त्रिभुजहरू ABE र ABC दुवै एउटै आधार AB तथा उही समानान्तर रेखाहरू EC र AB बिचमा बनेका छन् ।

प्रमाणित गर्नुपर्ने : ΔABE को क्षेत्रफल = ΔABC को क्षेत्रफल

रचना : BC // AD खिचौँ । अब ABCD स.च. हो ।



प्रमाण

	तथ्य	कारण
1.	ΔABC को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $ABCD$ को क्षेत्रफल	विकर्ण AC ले स.च. $ABCD$ लाई बराबर दुई भागमा विभाजन गर्दछ ।
2.	ΔABE को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $ABCD$ को क्षेत्रफल	ΔABE र स.च. $ABCD$ दुवै एउटै आधार AB तथा उही समानान्तर रेखाहरू EC र AB विचमा रहेकाले ।
3.	ΔABC को क्षेत्रफल = ΔABE को क्षेत्रफल	तथ्य 1 र 2 बाट प्रमाणित भयो ।

एउटै आधार र उही समानान्तर रेखाहरूविच बनेका त्रिभुजहरूको क्षेत्रफल बराबर भयो ।

प्रमाणित भयो ।

उदाहरण 3

दिइएको चित्रमा समानान्तर चतुर्भुज $ABCD$ भित्र बिन्दु P रहेको छ भने प्रमाणित गर्नुहोस् ।

ΔAPB को क्षेत्रफल + ΔPCD को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $ABCD$ को क्षेत्रफल


समाधान

थाहा दिइएको : चित्रमा बिन्दु P समानान्तर चतुर्भुज $ABCD$ भित्रको बिन्दु हो ।

प्रमाणित गर्नुपर्ने,

ΔAPB को क्षेत्रफल + ΔPCD को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $ABCD$ को क्षेत्रफल

रचना : बिन्दु P बाट जाने गरी $MN//DC$ खिच्नुहोस् ।



प्रमाण

	तथ्य	कारण
1.	$ABNM$ र $MNCD$ दुईओटा समानान्तर चतुर्भुजहरू हुन् ।	विपरित भुजाहरू समानान्तर भएकोले
2.	ΔAPB को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $ABNM$ को क्षेत्रफल	एउटै आधार AB र $AB//MN$ मा बनेका स.च. र त्रिभुज
3.	ΔPCD को क्षेत्रफल = $\frac{1}{2}$ स.च. $MNCD$ को क्षेत्रफल	एउटै आधार CD र $CD//MN$ मा बनेका स.च. र त्रिभुज

4.	ΔAPB को क्षेत्रफल + ΔPCD को क्षेत्रफल = $\frac{1}{2}$ स.च. ABNM को क्षेत्रफल + $\frac{1}{2}$ स.च. MNCD को क्षेत्रफल	तथ्य (1) र (2) लाई जोड़ा
5.	ΔAPB को क्षेत्रफल + ΔPCD को क्षेत्रफल = $\frac{1}{2}$ स.च. ABCD को क्षेत्रफल	तथ्य (3) बाट

प्रमाणित भयो ।


उदाहरण 4

चित्रमा PQRS एउटा समानान्तर चतुर्भुज हो । जसका भुजाहरू PS र RS मा विन्दुहरू क्रमशः X र Y छन् । ΔPQY को क्षेत्रफल = ΔQRX को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् ।

समाधान

थाहा दिइएको : स.च. PQRS मा ΔPQY र ΔQRX छन् ।

प्रमाणित गर्नुपर्ने : ΔPQY को क्षेत्रफल = ΔQRX को क्षेत्रफल




प्रमाण

तथ्य		कारण
1.	ΔPQY को क्षेत्रफल = $\frac{1}{2}$ स.च. PQRS को क्षेत्रफल	ΔPQY र स.च. PQRS दुवैको आधार PQ र $PQ//SR$ भएकाले
2.	ΔQRX को क्षेत्रफल = $\frac{1}{2}$ स.च. PQRS को क्षेत्रफल	ΔQRX र स.च. PQRS दुवैको आधार QR र $QR//PS$ भएकाले
3.	ΔPQY को क्षेत्रफल = ΔQRX को क्षेत्रफल	तथ्य 1 र 2 बाट

प्रमाणित भयो

उदाहरण 5

दिइएको चित्रमा PQRS एउटा स.च. हो, जसमा QR को कूने बिन्दु O बाट SO र PQ लाई बिन्दु T सम्म लम्ब्याइएको छ भने $\Delta P Q O$ को क्षेत्रफल = $\Delta R T O$ को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् :



समाधान

थाहा दिइएको : स.च. PQRS को भुजा QR मा O बिन्दु छ। PQ र SO लाई T बिन्दुसम्म लम्ब्याइएको छ।

प्रमाणित गर्नुपर्ने : $\Delta P Q O$ को क्षेत्रफल = $\Delta R T O$ को क्षेत्रफल

रचना : स.च. PQRS मा PR विकर्ण खिच्चौं।

प्रमाण

तथ्य	कारण
1. $\Delta P R S$ को क्षेत्रफल = $\Delta P Q R$ को क्षेत्रफल	$\Delta P Q R S$ लाई विकर्ण PR ले आधा गर्दछ।
2. $\Delta P R S$ को क्षेत्रफल = $\Delta T R S$ को क्षेत्रफल	एउटै आधार SR र उही समानान्तर रेखा PQ विचमा बनेका त्रिभुजका क्षेत्रफलहरू बराबर हुन्छन्।
3. $\therefore \Delta P Q R$ को क्षेत्रफल = $\Delta T R S$ को क्षेत्रफल	तथ्य 1 र 2 बाट
4. $\Delta P O R$ को क्षेत्रफल = $\Delta S O R$ को क्षेत्रफल	एउटै आधार OR र उही समानान्तर रेखाहरू PS र OR बिच बनेका त्रिभुजहरू भएकाले
5. $\Delta P Q R - \Delta P O R = \Delta T R S - \Delta S O R$	बराबरी तथ्यअनुसार
6. $\Delta P Q O$ को क्षेत्रफल = $\Delta T R O$ को क्षेत्रफल	शेष तथ्यअनुसार

उदाहरण 6


प्रमाणित भयो

समानान्तर चतुर्भुज ABCD मा M र N क्रमशः भुजाहरू BC र AD का मध्यबिन्दुहरू हुन् भने MN ले स. च. ABCD लाई दुई बराबर स.च.मा विभाजन गर्दछ भनी प्रमाणित गर्नुहोस्।

समाधान

थाहा दिइएको : यहाँ समानान्तर चतुर्भुज ABCD मा M र N क्रमशः भुजाहरू BC र AD का मध्यबिन्दुहरू हुन्।

प्रमाणित गर्नुपर्ने : स.च. ABMN को क्षेत्रफल = स.च. CDNM को क्षेत्रफल



प्रमाण

	तथ्य	कारण
1.	$AD = BC$ र $AD \parallel BC$ हुन्छ ।	$ABCD$ समानान्तर चतुर्भुज भएकाले
2.	फेरि $BM = MC$ र $AN = ND$ हुन्छ ।	(समानान्तर चतुर्भुज $ABCD$ मा M र N भुजाहरू BC र AD का मध्यविन्दुहरू भएकाले
3.	$AN = BM$ र $AN \parallel BM$	तथ्य 1 र 2 बाट
4.	$ABMN$ समानान्तर चतुर्भुज हो ।	$AN = BM$ र $AN \parallel BM$ भएकाले
5.	फेरि $DN = CM$ र $DN \parallel CM$	माथिको जस्तै गर्दा
6.	$CDNM$ एउटा समानान्तर चतुर्भुज हो ।	$DN = CM$ र $DN \parallel CM$ भएकाले
7.	स.च. $ABMN$ को क्षेत्रफल = स.च. $CDNM$ को क्षेत्रफल	बराबर आधार $AN = ND$ र उही समानान्तर रेखाहरू BC र AD विचमा रहेका स.च. हरू

प्रमाणित भयो


उदाहरण 7

दिइएको चित्रमा $MN \parallel QR$, भए ΔPQN को क्षेत्रफल = ΔPRM को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् ।

समाधान

थाहा दिइएको : त्रिभुज PQR मा $MN \parallel QR$ छ ।

प्रमाणित गर्नुपर्ने : ΔPQN को क्षेत्रफल = ΔPRM को क्षेत्रफल



प्रमाण

	तथ्य	कारण
1.	ΔMNQ को क्षेत्रफल = ΔMNR को क्षेत्रफल	एउटै आधार MN र उही समानान्तर रेखा QR/MN मा बनेका त्रिभुजहरू
2.	$\Delta PMN + \Delta MNQ = \Delta PMN + \Delta MNR$	ΔPMN लाई दुवैतिर जोडदा
3.	ΔPNQ को क्षेत्रफल = ΔPRM को क्षेत्रफल	तथ्य 2 बाट (सिङ्गो टुक्रे तथ्यअनुसार)


प्रमाणित भयो ।

अभ्यास 10.1


(क) हल गर्नुहोस् :

1. दिइएका आकृतिहरूको क्षेत्रफल पत्ता लगाउनुहोस् :


(क)




(ख)




(ग)





(घ)



(ङ)




(च)




2.(क) दिइएको चित्रमा $WXYZ$ वर्ग हो । यदि विकर्ण $WY = 2\sqrt{2}$ cm भए समानान्तर चतुर्भुज $PXYW$ को क्षेत्रफल पत्ता लगाउनुहोस् ।


(ख) दिइएको चित्रमा $BE = EC$, $EF \perp BC$, $BE = 10$ cm र $AD = 16$ cm भए समानान्तर चतुर्भुज $ABCD$ को क्षेत्रफल निकाल्नुहोस् ।




(ग) दिइएको चित्रमा $PQST$ एउटा समानान्तर चतुर्भुज हो । यदि $SA \perp TP$, $SA = 8$ cm र ΔPQR को क्षेत्रफल 64 cm^2 भए TP को लम्बाई पत्ता लगाउनुहोस् ।




(घ) दिइएको चित्रमा $PQRS$ एउटा समानान्तर चतुर्भुज हो, जसमा भुजा QR को कुनै बिन्दु O बाट PO लाई T सम्म र SR लाई पनि उही बिन्दु T सम्म लम्बाई QT जोडिएको छ भने ΔQOT को क्षेत्रफल = ΔROS को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ङ) दिइएको चित्रमा $AC//DE$ र $BC = EC$ छन् । यदि ΔACE को क्षेत्रफल 24 cm^2 छ भने चतुर्भुज $ABCD$ को क्षेत्रफल निकाल्नुहोस् ।




3. (क) समलम्ब चतुर्भुज $PQRS$ मा $PS//QR$, $PQ = 13 \text{ cm}$, $PS = 18 \text{ cm}$, $QR = 23 \text{ cm}$ र $SR \perp QR$ भए ΔPSR को क्षेत्रफल पत्ता लगाउनुहोस् ।




- (ख) सँगैको चित्रमा $PQ//ST$, $PS//QT$ र स.ल.च. $PQRS$ को क्षेत्रफल 95 cm^2 र ΔQRT को क्षेत्रफल 35 cm^2 भए ΔRPQ को क्षेत्रफल पत्ता लगाउनुहोस् ।



- (ग) सँगैको चित्रमा $DE//AB$, $AD//BC$ र BE को मध्यविन्दु F र ΔAFE को क्षेत्रफल 12 cm^2 भएमा स.च. $ABCD$ को क्षेत्रफल पत्ता लगाउनुहोस् ।




- (घ) समानान्तर चतुर्भुज $ABCD$ मा $\angle BEC = 90^\circ$, $BE = 6 \text{ cm}$, $CE = 9 \text{ cm}$ छ भने उक्त स.च.को क्षेत्रफल पत्ता लगाउनुहोस् ।




4. प्रमाणित गर्नुहोस् :


- (क) दिइएको चित्रमा $PQRS$ एउटा स.च. हो । $QRXY$ एउटा वर्ग हो भने, स.च. $PQRS$ को क्षेत्रफल र वर्ग $QRXY$ को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ख) दिइएको चित्रमा ABCD एउटा चतुर्भुज हो । जसको विकर्ण AC सँग समानान्तर हुने गरी DE खिचिएको छ । BC भुजालाई लम्बाइएर E सम्म पुऱ्याइएको छ । A र E जोडिएको अवस्थामा चतुर्भुज ABCD को क्षेत्रफल र ΔABE को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ग) दिइएको चित्रमा ABCD र EFGC दुईओटा स.च. हुन् भने, स.च. ABCD को क्षेत्रफल = स.च. EFGC को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (घ) दिइएको चित्रमा स.च. PQRS को भुजा SR लाई T सम्म लम्बाइएको छ । भुजा QR को कुनै बिन्दु O बाट जाने गरी PO लाई पनि T सम्म लम्बाइएको छ, प्रमाणित गर्नुहोस् : ΔPOR को क्षेत्रफल = ΔQOT को क्षेत्रफल




- (ङ) दिइएको चित्रमा PQRS एउटा समानान्तर चतुर्भुज हो, जसमा भुजा QR को कुनै बिन्दु O बाट PO लाई T सम्म र SR लाई पनि उही बिन्दु T सम्म लम्बाइएको छ । QT जोडेको छ भने ΔQOT को क्षेत्रफल र ΔROS को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (च) सँगैको चित्रमा ABCD एउटा स.च. हो, जसका भुजा AD को X बिन्दु तथा भुजा CD को Y बिन्दुबाट त्रिभुजहरू XBC र YAB बनेका छन् भने ΔABY को क्षेत्रफल = ΔABX को क्षेत्रफल + ΔCDX को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (छ) सँगैको चित्रमा ABCD एउटा स.च. हो । भुजा BC मा कुनै बिन्दु E छ । DE र AB लाई F सम्म लम्बाइएको छ । CF जोडेको छ भने $\Delta ACEF$ को क्षेत्रफल = ΔABE को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ज) दिइएको चित्रमा ABCD एउटा समलम्ब चतुर्भुज हो, जसमा $AD//PQ//BC$ छन् । ΔAQB को क्षेत्रफल र ΔDPC को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (भ) दिइएको चित्रमा $QT//RS$, $PR//TS$ र $PS//QR$ छन् । ΔPQR को क्षेत्रफल र ΔPTS को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ज) दिइएको चित्रमा ABCD एउटा समलम्ब चतुर्भुज हो, जसमा विकर्णहरू AC र BD का बिन्दुहरू Y र X क्रमशः $AD//XY//BC$ हुने गरी जोडिएका छन् । ΔAXC को क्षेत्रफल र ΔBYD को क्षेत्रफल बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ट) सँगैको चित्रमा ABCD एउटा चतुर्भुज हो जसमा $DB//CE$ छ भने ΔADE को क्षेत्रफल चतुर्भुज ABCD को क्षेत्रफलसँग बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ठ) दिइएको चित्रमा ABCDEF एउटा षड्भुज हो । जसमा $AF//BE//CD$ र $AB//CF//DE$ छ । यदि समानान्तर चतुर्भुजहरू ABPF र CDEP को क्षेत्रफल बराबर भए $EF//BC$ हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ड) दिइएको चित्रमा चतुर्भुज PQRS को विकर्ण PR लाई विकर्ण QS ले दुई बराबर भागमा विभाजन गर्दछ भने त्रिभुज PQS को क्षेत्रफल चतुर्भुज PQRS को आधा हुन्छ भनी प्रमाणित गर्नुहोस् ।



- (३) दिइएको चित्रमा AB को मध्यबिन्दु P हो र BC मा कुनै बिन्दु Q छ । $RC//PQ$ छ भने ΔBQR को क्षेत्रफल ΔABC को क्षेत्रफलको आधा हुन्छ भनी प्रमाणित गर्नुहोस् ।



- (४) दिइएको चित्रमा $AD//BC$ छन् । यदि ΔABE र ΔACF का क्षेत्रफलहरू बराबर छन् भने प्रमाणित गर्नुहोस् : $EF//AC$.



खुला प्रश्न

१. एउटै आधार र उही समानान्तर रेखाविच बनेका त्रिभुज र चतुर्भुजको क्षेत्रफल बराबर, आधा, चौथाई, तिहाई ... हुने गरी चित्रहरू कोर्नुहोस् । ती चित्रहरूको नाप कति, कसरी, किन लिनुभयो ? तर्कसहित पुष्टि गर्नुहोस् ।

परियोजना कार्य

ग्राफ पेपर वा वर्गाङ्कित कागजमा फरक फरक रड प्रयोग गरी एउटै आधार र उही समानान्तर रेखाहरूविच बनेका,


- (क) समानान्तर चतुर्भुजहरूको सम्बन्ध
- (ख) समानान्तर चतुर्भुज र त्रिभुजको सम्बन्ध र
- (ग) त्रिभुजहरूको सम्बन्ध स्पष्ट देखिने गरी तयार पार्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | |
|---------------------------|----------------------------|-------------------------------|
| 1. (क) 24 cm^2 | (ख) 14 cm^2 | (ग) $36\sqrt{3} \text{ cm}^2$ |
| (घ) 37.5 cm^2 | (ड) 42 sq.inch | (च) 24 cm^2 |
| 2. (क) 4 cm^2 | (ख) 96 cm^2 | (ग) 16 cm |
| (घ) शिक्षकलाई देखाउनुहोस् | (ड) 48 cm^2 | |
| 3. (क) 108 cm^2 | (ख) 30 cm^2 | (ग) 48 cm^2 |
| (घ) 54 cm^2 | 4. शिक्षकलाई देखाउनुहोस् । | |

11.0 पुनरवलोकन (Review)

वर्गांकित कागजमा तल दिइए जस्तै चित्र बनाउनुहोस् । उक्त चित्रमा निम्नानुसारको अवस्था खोजी गरी छायाँ पार्नुहोस् ।



- (क) एक जोडा एउटै आधार र उही समानान्तर रेखाहरूबिच बन्ने बराबर क्षेत्रफल भएका समानान्तर चतुर्भुजहरू
- (ख) एउटै आधार र उही समानान्तर रेखाहरूबिच बन्ने एउटा स.च.र त्यसको क्षेत्रफलको ठिक आधा हुने एउटा त्रिभुज
- (ग) एक जोडा एउटै आधार र उही समानान्तर रेखाहरूबिच बन्ने बराबर क्षेत्रफल भएका त्रिभुजहरू आफूले तयार पारको चित्रका बारेमा समूहमा छलफल गर्नुहोस् ।

11.1. बराबर क्षेत्रफल हुने त्रिभुज र चतुर्भुजको रचना (Construction of Triangle and Quadrilaterals with Equal Areas)

चरणहरू

- (क) दिइएको अवस्थाको नमुना चित्र रुलर र सिसाकलमको प्रयोग गरी खिच्नुहोस् ।
- (ख) दिइएका मानहरूलाई नमुना चित्रमा भर्नुहोस् ।
- (ग) दिइएका अवस्था र भागहरूको नापका आधारमा कम्पास र रुलर प्रयोग गरी आवश्यक चरणहरू प्रयोग गरी रचना गर्ने र नामाकरण गर्ने ।



(क) बराबर क्षेत्रफल हुने समानान्तर चतुर्भुजहरूको रचना

(Construction of Parallelograms Equal in Area)

क्रियाकलाप १

$AB = 4 \text{ cm}$, $BC = 5.5 \text{ cm}$ र $\angle ABC = 60^\circ$ भएको समानान्तर चतुर्भुज $ABCD$ खिचाँ र उक्त स.च. को क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने गरी निम्नानुसारको स.च.को रचना गराँ ?

- (अ) एउटा कोण 120° भएको स.च. $ABQP$
- (आ) एउटा भुजा 6 cm भएको स.च. $ABQP$
- (अ) एउटा कोण 120° भएको स.च. $ABQP$
- (क) दिइएको अवस्थाका आधारमा स.च. $ABCD$ को नमुना चित्र खिची मानहरू भराँ।
- (ख) नमुना चित्रलाई आधार मानी $AB = 4 \text{ cm}$ खिचाँ।
- (ग) B मा 60° को कोण खिचाँ, फेरि B बाट 5.5 cm अर्धव्यासको चापले 60° बनाउने रेखामा काटी C नाम दिअँ।
- (घ) अब A बाट 5.5 cm चाप र C बाट 4 cm को अर्धव्यासले काट्दा काटिएको स्थानलाई D नाम दिअँ।
- (इ) अब D र C तथा A र D जोडाँ। स.च. $ABCD$ तयार भयो।
- (च) DC लाई सिधा ST सम्म बढाओँ। बिन्दु B मा 120° को कोण खिची उक्त रेखाले ST मा भेट्ने बिन्दुलाई Q नाम दिअँ।
- (छ) Q बाट AB बराबरको चापले QS मा काटी P नाम दिई बिन्दु A र P जोडाँ।



यसरी बनेको स.च. $ABQP$ को क्षेत्रफल स.च. $ABCD$ को क्षेत्रफलसँग बराबर हुन्छ, किन होला ? साथीसँग छलफल गर्नुहोस्।

एउटै आधार AB र उही समानान्तर रेखाहरू AB//ST बिच बनेका स.च. ABCD र स.च. ABQP भएकाले क्षेत्रफल बराबर हुन्छ ।



(आ) एउटा भुजा 6 cm भएको स.च. ABQP

(क) दिइएको अवस्थाका आधारमा स.च. ABCD को नमुना चित्र खिची मानहरू भरौँ ।

(ख) $AB = 4 \text{ cm}$, $BC = 5.5 \text{ cm}$ र $\angle ABC = 60^\circ$ भएको समानान्तर चतुर्भुज ABCD खिचौं CD लाई ST सम्म लम्ब्याउँ ।

(ग) विन्दु A बाट 6 cm को अर्धव्यास ST मा चिह्न लगाउँ र P नाम दिओँ । फेरि सोही नापको अर्धव्यासका चापले विन्दु B बाट ST मा T तर्फ चिह्न लगाई Q नाम दिओँ ।

(घ) रुलर र सिसाकलम प्रयोग गरी विन्दुहरू A र P तथा B र Q जोडौँ ।



यसरी बनेको स.च. ABQP र स.च. ABCD को क्षेत्रफल बराबर हुन्छ, किन होला ? साथीसँग छलफल गर्नुहोस् ।

एउटै आधार AB र उही समानान्तर रेखाहरू AB//ST बिच बनेका स.च. ABCD र स.च. ABQP भएकाले क्षेत्रफल बराबर हुन्छ ।

(ख) बराबर क्षेत्रफल हुने त्रिभुजहरूको रचना (Construction of Triangles Equal in Area)



क्रियाकलाप 2

$\angle ABC = 60^\circ$, $BC = 4.4 \text{ cm}$ र $AB = 5.5 \text{ cm}$ भएको त्रिभुज ABC सँग बराबर क्षेत्रफल हुने गरी निम्नानुसारको त्रिभुज कसरी खिच्ने होला ?

- एउटा कोण 120° भएको त्रिभुज ΔDBC
- एउटा भुजा 6.2 cm भएको त्रिभुज ΔDBC

(१) एउटा कोण 120° भएको त्रिभुज ΔDBC

- दिइएको अवस्थाका आधारमा त्रिभुज ABC को नमुना चित्र खिची मानहरू भरौँ ।
- $BC = 4.4 \text{ cm}$, $\angle ABC = 60^\circ$ र $AB = 5.5 \text{ cm}$ भएको ΔABC खिचौँ ।
- बिन्दु A मा $\angle ABC = \angle BAS$ हुने गरी $BC//ST$ खिचौँ ।
- अब C मा 120° को कोण खिची उक्त रेखाले ST मा भेट्ने बिन्दुलाई D नाम दिअैँ ।
- बिन्दु D र C जोडौँ ।





यसरी बनेको ΔDBC को क्षेत्रफल ΔABC को क्षेत्रफलसँग बराबर हुन्छ, किन होला ? साथीसँग छलफल गर्नुहोस् ।

एउटै आधार BC र उही समानान्तर रेखा $BC//ST$ मा बनेका त्रिभुजहरू भएकाले ।

(२) एउटा भुजा 6.2 cm भएको त्रिभुज $\triangle DBC$

- (क) दिइएको अवस्थाका आधारमा त्रिभुज $\triangle ABC$ को नमुना चित्र खिची मानहरू भरौँ ।
- (ख) $BC = 4.4 \text{ cm}$, $\angle ABC = 60^\circ$ र $AB = 5.5 \text{ cm}$ भएको $\triangle ABC$ खिचौँ ।
- (ग) विन्दु A मा $\angle ABC = \angle BAS$ हुने गरी $BC//ST$ खिचौँ ।
- (घ) अब 6.2 cm अर्धव्यासको चाप लिई B बाट ST मा काटौँ । काटिएको विन्दुलाई D नाम दिओँ ।
- (ङ) विन्दु D र C जोडौँ ।



यसरी बनेको $\triangle BCD$ को क्षेत्रफल $\triangle ABC$ को क्षेत्रफलसँग वरावर हुन्छ । किन होला ? साथीसँग छलफल गर्नुहोस् ।

एउटै आधार BC र उही समानान्तर रेखा $BC//ST$ मा बनेका त्रिभुजहरू भएकाले ।

(ग) बराबर क्षेत्रफल हुने त्रिभुज र समानान्तर चतुर्भुजको रचना (Construction of Triangles and Parallelograms Equal in Area)

क्रियाकलाप ३

$AB = 4 \text{ cm}$, $BC = 6.5 \text{ cm}$ र $\angle ABC = 120^\circ$ भएको त्रिभुज ABC को क्षेत्रफल बराबर हुने गरी एउटा भुजा $PB = 5 \text{ cm}$ भएको समानान्तर चतुर्भुज $PBDQ$ को रचना कसरी गर्ने होला ?



(क) दिइएको अवस्थाका आधारमा त्रिभुज ABC को नमुना चित्र खिची मानहरू भरौँ ।

(ख) $AB = 4 \text{ cm}$, $BC = 6.5 \text{ cm}$ र $\angle ABC = 120^\circ$ भएको एउटा त्रिभुज ABC खिचौँ ।

(ग) $\angle ABC = \angle BAS$ बनाई भुजा BC सँग समानान्तर हुने विन्दु A बाट जाने रेखा ST खिचौँ ।

(घ) भुजा BC को मध्यविन्दु D पत्ता लगाओँ । अब 5 cm अर्धव्यास भएको चाप लिएर विन्दु B बाट ST मा चाप काटी P नाम दिओँ ।

(ङ) D बाट BP बराबरको अर्धव्यासको चापले ST मा T तर्फ चिह्न लगाई Q नाम दिओँ । विन्दुहरू B र P तथा D र Q जोडौँ ।





यसरी बनेको स.च. $PBDQ$ को क्षेत्रफल ΔABC को क्षेत्रफलसँग बराबर हुन्छ, कसरी होला ? साथीसँग छलफल गर्नुहोस् ।

एउटै आधार र उही समानान्तर रेखाविच बनेका त्रिभुजको क्षेत्रफल स.च.को क्षेत्रफलको आधा हुन्छ । यदि स.च. आधा आधारमा बनाएमा त्रिभुजको क्षेत्रफल र स.च.को क्षेत्रफल बराबर हुन्छ ।

क्रियाकलाप 4

$AB = 5 \text{ cm}$, $BC = 4 \text{ cm}$ and $\angle ABC = 60^\circ$ भएको एउटा समानान्तर चतुर्भुज $ABCD$ खिचौँ। उक्त स.च.सँग बराबर क्षेत्रफल हुने त्रिभुज PBE जसको एउटा भुजा $PB = 6 \text{ cm}$ को रचना कसरी गर्ने होला ?

- (क) दिइएको अवस्थाका आधारमा स.च. $ABCD$ को नमुना चित्र तयार गरी मानहरू भरौँ।
- (ख) $AB = 5 \text{ cm}$, $BC = 4 \text{ cm}$ र $\angle ABC = 60^\circ$ भएको एउटा समानान्तर चतुर्भुज $ABCD$ खिचौँ।
- (ग) भुजा $BC = CE$ हुने गरी BC लाई E सम्म लम्बाऊँ। BE सँग समानान्तर हुने बिन्दु A बाट जाने रेखा ST खिचौँ।
- (घ) $\angle ABC = \angle BAS$ हुने गरी BE सँग समानान्तर हुने रेखा ST खिचौँ।
- (ङ) बिन्दु B बाट 6 cm अर्धव्यासको नापले ST मा काटी काटिएको बिन्दुलाई P नाम दिओँ।
- (च) बिन्दुहरू B र P तथा P र E जोडौँ।



यसरी बनेका त्रिभुज BPE हो जसको क्षेत्रफल समानान्तर चतुर्भुज $ABCD$ सँग बराबर हुन्छ, कसरी होला ? साथीसँग छलफल गर्नुहोस्।



एउटै आधार र उही समानान्तर रेखाविच बनेका स.च.को क्षेत्रफल त्रिभुजको दोब्बर हुन्छ। त्रिभुजको आधार स.च.को आधारको दोब्बर पार्दा बन्ने त्रिभुजको क्षेत्रफल स.च.को क्षेत्रफलसँग बराबर हुन्छ।

(घ) बराबर क्षेत्रफल हुने त्रिभुज र चतुर्भुजहरूको रचना (Construction of a Triangle and a Quadrilateral Equal in Area)

क्रियाकलाप 5

$PQ = 5 \text{ cm}$, $PS = 4 \text{ cm}$, $QR = 4.4 \text{ cm}$, $RS = 3.6 \text{ cm}$ र विकर्ण $PR = 6.4 \text{ cm}$ भएको एउटा चतुर्भुज $PQRS$ खिची उक्त चतुर्भुजसँग बराबर क्षेत्रफल हुने त्रिभुज PSG को रचना कसरी गर्ने होला ?

- (क) दिइएको अवस्थाका आधारमा चतुर्भुज $PQRS$ को नमुना चित्र तयार गरी मानहरू भरौँ ।
- (ख) $PQ = 5 \text{ cm}$, $PS = 4 \text{ cm}$, $QR = 4.4 \text{ cm}$, $RS = 3.6 \text{ cm}$ र विकर्ण $PR = 6.4 \text{ cm}$ भएको एउटा चतुर्भुज $PQRS$ खिचौँ ।
- (ग) विकर्ण SQ खिचौँ ।
- (घ) $\angle SQR = \angle QRH$ हुने गरी SQ सँग समानान्तर रेखा RH खिचौँ । अब PQ लाई सिधा लम्ब्याएर RH सँग काटिएको विन्दुलाई G नाम दिओँ । विन्दुहरू S र G जोडौँ ।



यसरी बनेको त्रिभुज PSG को क्षेत्रफल बराबर चतुर्भुजको क्षेत्रफलसँग बराबर हुन्छ, कसरी होला ? साथीसँग छलफल गर्नुहोस् ।

$$\Delta SQR \text{ को क्षेत्रफल} = \Delta SQG \text{ को क्षेत्रफल}$$

RH आधार र $RG//SQ$ बिच बनेका त्रिभुज दुवैतर्फ ΔPSQ जोडदा,

$(\Delta SQR + \Delta PSQ)$ को क्षेत्रफल $= (\Delta SQG + \Delta PSQ)$ को क्षेत्रफल

\therefore चतुर्भुज $PQRS$ को क्षेत्रफल $= \Delta PSG$ को क्षेत्रफल


उदाहरण 1

$AB = 2.6 \text{ cm}$, $BC = 3.4 \text{ cm}$ and $CA = 4 \text{ cm}$ भएको एउटा त्रिभुज ABC को रचना गर्नुहोस् । उक्त त्रिभुजसँग बराबर क्षेत्रफल हुने आयतको रचना गर्नुहोस् ।


समाधान

यहाँ त्रिभुज ABC मा $AB = 2.6 \text{ cm}$, $BC = 3.4 \text{ cm}$ र $CA = 4 \text{ cm}$ छ ।

नमूना चित्र



आवश्यक आयत CDEF हो जसको क्षेत्रफल त्रिभुज ABC सँग बराबर हुने गरी तल रचना गरिएको छ ।



अतः आवश्यक आयत CDEF हो, जसको क्षेत्रफल त्रिभुज ABC को क्षेत्रफलसँग बराबर हुन्छ ।

अभ्यास 11

रचना गर्नुहोस् :

1. (a) भुजाहरू $AB = 4 \text{ cm}$, $AD = 6 \text{ cm}$ र $\angle BAD = 60^\circ$ भएको समानान्तर चतुर्भुजसँग बराबर क्षेत्रफल हुने र एउटा कोण 45° भएको समानान्तर चतुर्भुज रचना गर्नुहोस् ।
- (b) एउटा समानान्तर चतुर्भुजमा $AB = 5 \text{ cm}$, $AD = 6 \text{ cm}$ र विकर्ण $BD = 6 \text{ cm}$ छ । उक्त समानान्तर चतुर्भुजसँग बराबर क्षेत्रफल हुने र एउटा कोण 75° भएको समानान्तर चतुर्भुजको रचना गर्नुहोस् ।
- (c) एउटा समानान्तर चतुर्भुजमा दुईओटा विकर्णहरूको लम्बाइ क्रमशः 9 cm , 7 cm र तिनीहरूका विचको कोण 30° छ । उक्त समानान्तर चतुर्भुजसँग बराबर क्षेत्रफल हुने गरी एउटा विकर्ण 8 cm भएको समानान्तर चतुर्भुजको रचना गर्नुहोस् ।
- (d) $AB = 5 \text{ cm}$, $AD = 6 \text{ cm}$ र विकर्ण $BD = 8 \text{ cm}$ भएको समानान्तर चतुर्भुजसँग बराबर क्षेत्रफल हुने गरी स.च. $ABXY$ को रचना गर्नुहोस् ।
- (e) $PQ = 4.2 \text{ cm}$, $QR = 6 \text{ cm}$ र $\angle PQR = 60^\circ$ भएको समानान्तर चतुर्भुजसँग बराबर क्षेत्रफल हुने गरी स.च. को रचना गर्नुहोस् जसको एउटा कोण 30° हुन्छ ।
2. (a) $BC = 6.4 \text{ cm}$, $AB = 5.6 \text{ cm}$ र $AC = 6 \text{ cm}$ भएको त्रिभुज ABC सँग बराबर क्षेत्रफल हुने त्रिभुज रचना गर्नुहोस्, जसको एउटा भुजा 7 cm छ ।
- (b) $LM = 4.3 \text{ cm}$, $\angle NLM = 30^\circ$ र $\angle LMN = 45^\circ$ भएको त्रिभुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने ΔOLM को रचना गर्नुहोस्, जसमा $OM = 7.5 \text{ cm}$ छ ।
- (c) $PQ = 4.5 \text{ cm}$, $QR = 7 \text{ cm}$ र $PR = 6 \text{ cm}$ भएको त्रिभुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा भुजाको लम्बाइ 8 cm भएको एउटा त्रिभुजको रचना गर्नुहोस् ।
- (d) $AB = 4.2 \text{ cm}$, $BC = 5.2 \text{ cm}$ र $CA = 3.5 \text{ cm}$ भएको त्रिभुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने अर्को त्रिभुजको रचना गर्नुहोस् ।
- (e) $AB = 7.2 \text{ cm}$, $BC = 5.9 \text{ cm}$ र $CA = 6.1 \text{ cm}$ भएको त्रिभुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने एउटा भुजा 8 cm भएको ΔMBC को रचना गर्नुहोस् ।
3. (a) $PQ = 6.5 \text{ cm}$, $QR = 6 \text{ cm}$ र $PR = 5.5 \text{ cm}$ भएको एउटा त्रिभुजसँग बराबर क्षेत्रफल हुने $\angle TSR = 75^\circ$ भएको समानान्तर चतुर्भुज $RSTI$ रचना गर्नुहोस् ।
- (b) ΔABC मा $AC = 5 \text{ cm}$, $BC = 4.8 \text{ cm}$ र $\angle ABC = 45^\circ$ छ । उक्त त्रिभुजसँग बराबर क्षेत्रफल हुने र एउटा भुजा $CD = 7.5 \text{ cm}$ भएको समानान्तर चतुर्भुज $CDEF$ को रचना गर्नुहोस् ।
- (c) $AB = 4 \text{ cm}$, $BC = 3.2 \text{ cm}$ र $AC = 3.5 \text{ cm}$ भएको ΔABC को क्षेत्रफलसँग बराबर हुने गरी $BE = 5 \text{ cm}$ भएको समानान्तर चतुर्भुज $BXYE$ को रचना गर्नुहोस् ।

- (d) $XY = 4 \text{ cm}$, $YZ = 6.8 \text{ cm}$ र $ZX = 6.5 \text{ cm}$ भएको त्रिभुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने एउटा आयतको रचना गर्नुहोस् ।
- (e) $PQ = 7.1 \text{ cm}$, $\angle RPQ = 60^\circ$ र $PR = 5.7 \text{ cm}$ भएको त्रिभुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने एउटा भुजा 7.5 cm भएको स.च को रचना गर्नुहोस् ।
- 4.**
- (a) $AB = 6 \text{ cm}$, $BC = 4.5 \text{ cm}$ र $\angle DAB = 60^\circ$ भएको समानान्तर चतुर्भुजसँग बराबर क्षेत्रफल हुने ΔAEF को रचना गर्नुहोस्, जसमा $FE = 7.5 \text{ cm}$ छ ।
- (b) भुजाहरू $AB = 6 \text{ cm}$, $BC = 4 \text{ cm}$ र $\angle BAD = 45^\circ$ भएको समानान्तर चतुर्भुज $ABCD$ सँग बराबर क्षेत्रफल हुने गरी ΔAPQ को रचना गर्नुहोस्, जसमा $\angle APQ = 60^\circ$ छ ।
- (c) $PQ = 5 \text{ cm}$, विकर्ण $PR = 6 \text{ cm}$ र $QS = 8 \text{ cm}$ भएको समानान्तर चतुर्भुज $PQRS$ सँग बराबर क्षेत्रफल हुने त्रिभुजको रचना गर्नुहोस् ।
- (d) $EF = 5 \text{ cm}$, $FG = 4 \text{ cm}$ र $\angle EFG = 120^\circ$ भएको समानान्तर चतुर्भुज $EFGH$ को क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने एउटा त्रिभुजको रचना गर्नुहोस् ।
- (e) $IJ = 5 \text{ cm}$, विकर्ण $IK = 6 \text{ cm}$ र $JL = 8 \text{ cm}$ भएको समानान्तर चतुर्भुज $IJKL$ सँग बराबर क्षेत्रफल हुने एउटा त्रिभुजको रचना गर्नुहोस् ।
- 5.**
- (a) भुजाहरू $PQ = QR = 5.5 \text{ cm}$, $RS = SP = 4.5 \text{ cm}$ र $\angle SPQ = 75^\circ$ भएको चतुर्भज $PQRS$ सँग बराबर क्षेत्रफल हुने ΔPST को रचना गर्नुहोस् ।
- (b) $AB = 4.5 \text{ cm}$, $BC = 5.5 \text{ cm}$, $CD = 5.7 \text{ cm}$ र $DA = 4.9 \text{ cm}$ र विकर्ण $BD = 5.9 \text{ cm}$ भएको चतुर्भज $ABCD$ को क्षेत्रफलसँग बराबर हुने ΔDAE को रचना गर्नुहोस् ।
- (c) $PQ = 5 \text{ cm}$, $QR = 7 \text{ cm}$, $RS = 4.5 \text{ cm}$, $SP = 5.4 \text{ cm}$ र $QS = 6.5 \text{ cm}$ भएको चतुर्भज $PQRS$ को बराबर क्षेत्रफल हुने ΔQRT को रचना गर्नुहोस् ।
- (d) समबाहु चतुर्भज $PQRS$ को रचना गर्नुहोस्, जसमा विकर्णहरू $PR = 6 \text{ cm}$ र $QS = 8 \text{ cm}$ छन् । सो समबाहु चतुर्भजसँग बराबर क्षेत्रफल हुने ΔPSA को रचना गर्नुहोस् ।
- (e) 6 cm लम्बाइ र 4.5 cm चौडाइ भएको आयतको क्षेत्रफलसँग बराबर हुने एउटा कोण 60° भएको त्रिभुजको रचना गर्नुहोस् ।

परियोजना कार्य

पाँच पाँच जनाको समूह निर्माण गर्नुहोस् । बाँसका सिन्का, छवाली वा जुस पाइपको प्रयोग गरी सबै समूहले माथिका प्रत्येक रचनाको एक एकओटा नमुना निर्माण गरी कार्डबोर्डमा टाँसी कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।

12.0 पुनरवलोकन (Review)


दिइएका कथनलाई प्रयोगात्मक रूपमा पुष्टि गर्नुहोस् :

- (क) वृत्तको केन्द्रबिन्दुबाट कुनै जीवामा रेखित लम्बले त्यस जीवालाई समद्विभाजन गर्दछ ।
- (ख) वृत्तको केन्द्रबिन्दु र त्यसको कुनै जीवाको मध्यबिन्दु जोड्ने रेखा उक्त जीवामा लम्ब हुन्छ ।
- (ग) कुनै वृत्तका दुई बराबर जीवा केन्द्रबिन्दुबाट बराबर दुरीमा पर्दछन् ।
- (घ) वृत्तको केन्द्रबिन्दुबाट बराबर दुरीमा रहेका जीवाहरू बराबर हुन्छन् ।


12.1 केन्द्रीय कोण र परिधि कोण (Central Angle and Inscribed Angle)

क्रियाकलाप 1


दिइएका वृत्तहरूको अवलोकन गर्नुहोस् । वृत्तको केन्द्र O छ । यसका आधारमा तल सोधिएका प्रश्नमा छलफल गर्नुहोस् :



चित्र (क)



चित्र (ख)



चित्र (ग)


- (क) $\angle AOB$ कहाँ बनेको छ ? यसलाई के भनिन्छ ।
- (ख) $\angle PQR$ कहाँ बनेको छ ? यसलाई के भनिन्छ ?
- (ग) $\angle AOB$ र $\angle PQR$ विच के फरक छ ? तुलना गर्नुहोस् ।
- (घ) चित्र (ग) मा चाप APB र चाप AB लाई के के भनिन्छ ?

1. दुईओटा अर्धव्यासले केन्द्रमा बनाएको कोणलाई केन्द्रीय कोण भनिन्छ । चित्रमा $\angle AOB$ लाई केन्द्रीय कोण हो ।
2. वृत्तका दुईओटा जीवाहरू परिधिमा जोडिएर बनेको कोणलाई परिधिको कोण भनिन्छ । चित्रमा $\angle PQR$ लाई परिधिको कोण हो ।
3. कुनै चाप अर्ध वृत्तभन्दा सानो भएमा न्यून चाप (Minor arc) र अर्ध वृत्तभन्दा ठुलो भएमा बढ़त चाप (Major arc) भनिन्छ । यहाँ \widehat{APB} बढ़त चाप र \widehat{AB} न्यून चाप हुन् ।


12.2 केन्द्रीय कोण र सम्मुख चापको सम्बन्ध (Relation between central angle and its corresponding arc)

क्रियाकलाप 2


कम्पासको प्रयोग गरी केन्द्रविन्दु 'O' भएका वृत्तहरू बनाउनुहोस् । जसमा केन्द्रीय कोण र सम्मुख चापविचको सम्बन्धका बारेमा छलफल गर्नुहोस् :



चित्र नं. 1



चित्र नं. 2



चित्र नं. 3

- (क) केन्द्रीय कोण 180° हुँदा त्यसको सम्मुख चाप उक्त परिधिको कति भाग हुन्छ, छलफल गर्नुहोस् ।
- (ख) केन्द्रीय कोण एक वृत्तको एक चौथाइ हुँदा, त्यसको सम्मुख चाप उक्त परिधिको कति भाग हुन्छ, छलफल गर्नुहोस् ।
- (ग) केन्द्रीय कोण एक वृत्तको $\frac{1}{6}$ भागमा हुँदा त्यसको सम्मुख चाप उक्त परिधिको कति भाग हुन्छ, छलफल गर्नुहोस् ।
- (घ) के केन्द्रीय कोण र सम्मुख चापविच प्रत्यक्ष सम्बन्ध छ ?


$\angle AOC \cong \widehat{AOC}$ लाई चाप AC को डिग्रीमा नाप भनी पढ्ने गरिन्छ । केन्द्रीय कोण र सम्मुख चापविच प्रत्यक्ष सम्बन्ध हुन्छ । यहाँ सङ्केत \equiv अथवा \cong लाई समप्रभावी (Equal influence) भनेर पनि पढ्ने गरिन्छ ।

12.3 परिधि कोण र सम्मुख चापको सम्बन्ध (Relation between Inscribed Angle and its Corresponding Arc)

क्रियाकलाप 3

सिसाकलम र कम्पासको प्रयोग गरी केन्द्रविन्दु 'O' भएको वृत्त खिचौँ । जहाँ केन्द्रीय कोण AOB र परिधि कोण ACB छन् । O र C जोड्नुहोस् । एउटै वृत्तका अर्धव्यासहरू OA , OB र OC बराबर हुन्छन् ?

अब त्रिभुज OAC र त्रिभुज BOC कस्ता त्रिभुज हुन् ? यी त्रिभुजका कुन कुन भुजाहरू र कोणहरू बराबर हुन्छन्, छलफल गर्नुहोस् ।



अब समद्विबाहु त्रिभुज OAC मा,

$$\angle OAC + \angle OCA + \angle AOC = 180^\circ$$

अथवा, $2\angle OCA = 180^\circ - \angle AOC$ (i) [$\angle OAC = \angle OCA$]

फेरि समद्विबाहु त्रिभुज OBC मा,

$$\angle OCB + \angle OBC + \angle BOC = 180^\circ$$

अथवा, $2\angle OCB = 180^\circ - \angle BOC$ (ii) [$\angle OCB = \angle OBC$]

समीकरण (i) र (ii) जोड़दा,

$$2(\angle OCA + \angle OCB) = 360^\circ - (\angle AOC + \angle BOC)$$

अथवा, $2\angle ACB = 360^\circ - \text{वृहत } \angle AOB$

अथवा, $2\angle ACB = \angle AOB$

अथवा, $2\angle ACB \cong \widehat{AB}$

परिधिको कोणको दोब्बर र सम्मुख चापबिचको सम्बन्ध समप्रभावी हुन्छ । यसलाई सङ्केतमा $2\angle ACB \cong \widehat{AB}$ ले जनाइन्छ ।


12.4 एउटै चापमा आधारित केन्द्रीय कोण र परिधि कोणको सम्बन्ध (Relation between Central Angle and Inscribed Angle)

(क) एउटै चापमा आधारित केन्द्रीय कोण र परिधिको कोणको सम्बन्ध

क्रियाकलाप 4

(अ) कागज प्रयोग गरेर


चार्ट पेपरमा चित्रमा देखाए जस्तै वृत्तमा केन्द्रीय कोण र परिधिको कोण खिच्नुहोस् । केन्द्रीय कोणलाई कैचीले काटेर निकाल्नुहोस् । अब केन्द्रीय कोणलाई दुई बराबर भागमा हुने गरी पट्याएर परिधिको कोण नाप्नुहोस् र निष्कर्ष पता लगाउनुहोस् ।




एउटै चापमा आधारित केन्द्रीय कोण परिधिको कोणको दोब्बर हुँदो रहेछ । $\angle AOB = 2\angle ACB$

(आ) प्रयोगात्मक परीक्षण


चित्रमा देखाइए जस्तै फरक फरक अर्धव्यास भएका वृत्तहरू खिच्नुहोस् ।



चित्र नं. 1



चित्र नं. 2



चित्र नं. 3

प्रत्येक वृत्तको चाप AB मा आधारित केन्द्रीय कोण $\angle AOB$ र परिधिको कोण $\angle ACB$ को नाप लिई तलको तालिकामा भरौँ :

चित्र नं.	$\angle AOB$	$\angle ACB$	नतिजा
1.			
2.			
3.			
निष्कर्ष :			

(इ) सैद्धान्तिक प्रमाण


साध्य 1

एउटै चापमा आधारित केन्द्रीय कोण परिधिको कोणको दोब्बर हुन्छ ।

थाहा दिइएको : केन्द्र बिन्दु O भएको वृत्त छ । जसमा केन्द्रीय कोण $\angle AOB$ र परिधिको कोण $\angle ACB$ एउटै चाप AB मा आधारित भएका छन् ।

प्रमाणित गर्नुपर्ने : $\angle AOB = 2 \angle ACB$

रचना : बिन्दुहरू C र O लाई जोडी बिन्दु D सम्म लम्ब्याउनुहोस् ।



प्रमाण

	तथ्य	कारण
1.	ΔAOC मा, (i) $\angle OAC = \angle OCA$ (ii) $\angle AOD = \angle OAC + \angle OCA$ (iii) $\angle AOD = 2\angle OCA$	(i) OA र OC वृत्तका अर्धव्यासहरू भएकाले (ii) ΔAOC मा CO लाई लम्बाउँदा बन्ने बाहिरी कोण (iii) तथ्य 1 (i) र (ii) बाट
2.	ΔBOC मा $\angle BOD = 2\angle OCB$	माथिको जस्तै गरी
3.	$\angle AOD + \angle BOD = 2\angle OCA + 2\angle OCB$	तथ्य 1 (iii) र 2 बाट
4.	$\therefore \angle AOB = 2\angle ACB$	सिङ्गो दुक्रे तथ्यअनुसार
	निष्कर्ष : एउटै चापमा आधारित केन्द्रीय कोण परिधिको कोणको दोब्बर हुन्छ ।	प्रमाणित भयो ।


एउटै चापमा आधारित परिधिको कोणको मान केन्द्रीय कोणको आधा हुन्छ । अर्थात्, केन्द्रीय कोण परिधिको कोणको दुई गुणा हुन्छ, जस्तै: माथिको चित्रमा $\angle AOB = 2 \angle ACB$

क्रियाकलाप 5


अर्धवृत्तमा बनेको परिधिको कोण एक समकोण हुन्छ भनी कसरी देखाउने होला ?

(अ) प्रयोगात्मक परीक्षण


चित्रमा देखाइए जस्तै फरक फरक अर्धव्यास भएका वृत्तहरू खिच्नुहोस् । वृत्तको व्यासमा आधारित गरी परिधिको कोण $\angle ACB$ छ । तलको तालिकामा $\angle ACB$ को मान राखी निष्कर्ष पत्ता लगाउनुहोस् ।



चित्र नं. 1



चित्र नं. 2



चित्र नं. 3

प्रत्येक वृत्तको अर्धवृत्तमा बनेका परिधिको कोण $\angle ACB$ को नाप लिई तलको तालिकामा भरौँ ।

चित्र नं.	$\angle ACB$	परिणाम
1.		
2.		
3.		
निष्कर्ष :		

(आ) सैद्धान्तिक प्रमाण

थाहा दिइएको : केन्द्र बिन्दु O भएको वृत्त छ । जसमा AOB वृत्तको व्यास हो । $\angle ACB$ व्यासमा आधारित परिधिको कोण हो ।


प्रमाणित गर्नुपर्ने : $\angle ACB = 90^\circ$

प्रमाण :

	तथ्य	कारण
1.	$\angle ACB = \frac{1}{2}\angle AOB$	परिधिको कोण केन्द्रीय कोणको आधा हुन्छ ।
2.	$\angle AOB = 180^\circ$	$\angle AOB$ सिधाकोण भएकाले
3.	$\angle ACB = \frac{1}{2} \times 180^\circ = 90^\circ$	तथ्य (1) र (2) बाट

तसर्थ अर्धवृत्तमा बनेको परिधिको कोण एक समकोण हुन्छ ।


प्रमाणित भयो



(ख) एउटै चापमा आधारित परिधिका कोणहरूबिचको सम्बन्ध

क्रियाकलाप 6


(अ) कागजको प्रयोगबाट : चार्ट पेपरमा चित्रमा देखाइए जस्तै गरी वृत्तमा दुईओटा परिधिका कोणहरू खिच्नुहोस् । कैचीको सहायताले एउटा परिधिको कोणलाई काटेर अर्को कोणमा खप्टयाउनुहोस् । यसका आधारमा निष्कर्ष लेख्नुहोस् ।




एउटै चापमा आधारित परिधिका कोणहरू बराबर हुने रहेछन् । $\angle ACD = \angle ADB$

(आ) प्रयोगात्मक परीक्षण


चित्रमा देखाइए जस्तै फरक फरक नाप भएका वृत्तहरूमा एउटै चापमा आधारित परिधिको कोणहरू खिच्नुहोस् ।



चित्र नं. 1



चित्र नं. 2



चित्र नं. 3

प्रत्येक वृत्तको चाप AB मा आधारित परिधिका कोण $\angle ACB$ र $\angle ADB$ को नाप लिई तलको तालिकामा भर्नुहोस् र निष्कर्ष पनि लेख्नुहोस् :

चित्र नं.	$\angle ACB$	$\angle ADB$	नतिजा
1.			
2.			
3.			
निष्कर्षः			

(आ) सैद्धान्तिक प्रमाण

साध्य 2


एउटै चापमा आधारित परिधिका कोणहरू बराबर हुन्छन् ।

थाहा दिइएको : केन्द्र बिन्दु O भएको एउटा वृत्त छ । जसमा $\angle ACB$ र $\angle ADB$ चाप APB मा आधारित भएका छन् ।

प्रमाणित गर्नुपर्ने : $\angle ACB = \angle ADB$

रचना : वृत्तको केन्द्र O लाई बिन्दुहरू A र B सँग क्रमैसँग जोडौँ ।

प्रमाण



	तथ्य	प्रमाण
1.	$\angle AOB = 2\angle ACB$	एउटै चाप APB मा परिवेष्ठित परिधिको कोण
2.	$\angle AOB = 2\angle ADB$	एउटै चाप APB मा आधारित परिधिको कोण र केन्द्रीय कोण भएकाले
3.	$2\angle ACB = 2\angle ADB$ अथवा, $\angle ACB = \angle ADB$	तथ्य (1) र (2) बाट


तसर्थ कुनै पनि वृत्तको एउटै चापमा आधारित परिधिका कोणहरू बराबर हुन्छन् ।

प्रमाणित भयो ।


12.5 चक्रीय चतुर्भुजका सम्मुख कोणहरूबिचको सम्बन्ध (Relation between Opposite Angles of a Cyclic Quadrilateral)

(अ) प्रयोगात्मक परीक्षण


चित्रमा देखाइए जस्तै फरक फरक अर्धव्यास भएका वृत्तहरू खिच्नुहोस् । प्रत्येक वृत्तमा चक्रीय चतुर्भुज ABCD खिच्नुहोस् ।



चित्र नं. 1



चित्र नं. 2



चित्र नं. 3

वृत्तमा बनेका परिधिका कोणहरूको नाप तालिकामा भर्नुहोस् र निष्कर्ष पनि लेख्नुहोस् :

चित्र नं.	$\angle DAB$	$\angle ABC$	$\angle BCD$	$\angle ADC$	$\angle DAB + \angle BCD$	$\angle ABC + \angle ADC$	नतिजा
1.							
2.							
3.							
निष्कर्ष :							

(आ) सैद्धान्तिक प्रमाण

साध्य 3


चक्रीय चतुर्भुजका सम्मुख कोणहरू परिपूरक हुन्छन् ।

थाहा दिइएको : केन्द्र बिन्दु O भएको एउटा वृत्त छ । ABCD चक्रीय चतुर्भुज हो ।

प्रमाणित गर्नुपर्ने : $\angle ABC + \angle ADC = 180^\circ$

$\angle BCD + \angle BAD = 180^\circ$

रचना : वृत्तको केन्द्र O लाई बिन्दुहरू A र C सँग क्रमैसँग जोडौँ ।



प्रमाण


	तथ्य	प्रमाण
1.	अधिककोण $\angle AOC = 2\angle ADC$	एउटै चाप ABC मा आधारित केन्द्रीय कोण र परिधिको कोण

2.	$\text{बृहत्कोण } \angle AOC = 2\angle ABC$	एउटै चाप ADC मा आधारित केन्द्रीय कोण र परिधिको कोण
3.	$2\angle ADC + 2\angle ABC = \text{अधिककोण } AOC$ + बृहत्कोण AOC	तथ्य (1) र (2) बाट बिन्दु O को वरिपरि बनेको कोणको जोड 360° हुन्छ ।
4.	$\text{अथवा, } 2(\angle ADC + \angle ABC) = 360^\circ$ $\text{अथवा, } \angle ADC + \angle ABC = \frac{360^\circ}{2} = 180^\circ$ $\therefore \angle ADC + \angle ABC = 180^\circ$	माथिको जस्तै गरी
	यसै गरी $\angle DAB + \angle DCB = 180^\circ$	तसर्थ चक्रीय चतुर्भुजका सम्मुख कोणहरू परिपूरक हुन्छन् ।

प्रमाणित भयो ।

उदाहरण 1

दिइएको चित्रमा $\angle PQR = 100^\circ$ र O केन्द्रबिन्दु भएको वृत्तको परिधिमा बिन्दुहरू P, Q र R छन् भने $\angle OPR$ को मान करि हुन्छ पत्ता लगाउनुहोस् ।



समाधान

चित्रअनुसार,

$$\text{बृहत् कोण } POR = 2 \times \angle PQR = 2 \times 100^\circ = 200^\circ$$

[\because चाप PR मा आधारित केन्द्रीय र परिधि कोणहरू]

$$\text{बृहत् कोण } POR + \text{अधिककोण } POR = 360^\circ \quad [\because \text{बिन्दु O को वरिपरि बनेका कोणहरू]$$

$$200^\circ + \angle POR = 360^\circ$$

$$\angle POR = 360^\circ - 200^\circ = 160^\circ$$

फेरि $\triangle POR$ समद्विबाहु त्रिभुज हो । तसर्थ, $\angle OPR = \angle ORP$

$$\angle OPR + \angle ORP + \angle POR = 180^\circ \quad [\because \text{त्रिभुजका तीन कोणहरूको योगफल]$$

$$\text{अथवा, } \angle OPR + \angle ORP + 160^\circ = 180^\circ \quad [\because \angle OPR = \angle ORP]$$

$$\text{अथवा, } 2\angle OPR = 180^\circ - 160^\circ = 20^\circ$$

$$\text{अथवा, } \angle OPR = \frac{20^\circ}{2} = 10^\circ$$

उदाहरण 2

सँगैको चित्रमा $\angle ABC = 74^\circ$ र $\angle ACB = 30^\circ$ भए $\angle BDC$ को मान पत्ता लगाउनुहोस् ।


समाधान

यहाँ त्रिभुज ABC मा $\angle ABC + \angle ACB + \angle BAC = 180^\circ$

$$\text{अथवा, } 74^\circ + 30^\circ + \angle BAC = 180^\circ$$

$$\text{अथवा, } 104^\circ + \angle BAC = 180^\circ$$

$$\text{अथवा, } \angle BAC = 180^\circ - 104^\circ = 76^\circ$$



फेरि $\angle BAC = \angle BDC = 76^\circ$ [:: एउटै चाप BC मा आधारित परिधिका कोणहरू]

$$\therefore \angle BDC = 76^\circ$$

उदाहरण 3

सँगैको चित्रमा A, B, C र D वृत्तका चार बिन्दुहरू हुन् । जीवाहरू AC र BD बिन्दु E मा प्रतिच्छेदित भएका छन् । यदि $\angle BEC = 130^\circ$ र $\angle ECD = 20^\circ$ भए $\angle BAC$ को मान पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ $\angle BEC = 130^\circ$ र $\angle ECD = 20^\circ$

$$\angle BEC + \angle CED = 180^\circ$$

[सिधा कोण]

$$\text{अथवा, } \angle CED = 180^\circ - \angle BEC = 180^\circ - 130^\circ = 50^\circ$$


$$\text{फेरि } \angle EDC + \angle CED + \angle ECD = 180^\circ \quad [\text{त्रिभुजका तीन कोणहरू}]$$

$$\text{अथवा, } \angle EDC = 180^\circ - 50^\circ - 20^\circ = 110^\circ$$

$$\text{अथवा, } \angle EDC = \angle BAC$$

[एउटै चाप BC मा आधारित परिधि कोणहरू]

$$\text{अथवा, } \angle BAC = 110^\circ$$




उदाहरण 4

चक्रीय चतुर्भुज ABCD मा विकर्णहरू AC र BD बिन्दु E मा काटिएका छन्। यदि $\angle DBC = 70^\circ$ र $\angle BAC = 30^\circ$ भए $\angle BCD$ को मान पत्ता लगाउनुहोस्। साथै, यदि $AB = BC$ भए $\angle ECD$ को मान कर्ति होला ?

समाधान

यहाँ चक्रीय चतुर्भुज ABCD मा विकर्णहरू AC र BD बिन्दु E मा काटीएका छन्।



$$\angle DAC = \angle DBC = 70^\circ \quad [\text{एउटै चाप } CD \text{ मा आधारित परिधिकोणहरू}]$$

$$\angle DAB = \angle DAC + \angle BAC = 70^\circ + 30^\circ = 100^\circ$$

$$\text{फेरि } \angle BCD + \angle DAB = 180^\circ \quad [\text{चक्रीय चतुर्भुजका सम्मुख कोणहरू}]$$

$$\text{अथवा, } \angle BCD + 100^\circ = 180^\circ$$

$$\text{अथवा, } \angle BCD + 100^\circ = 180^\circ - 100^\circ = 80^\circ$$

फेरि $AB = BC$ भएकाले $\angle BAC = \angle ACB = 30^\circ$ हुन्छ।

$$\angle BCD = \angle BCA + \angle ACD = 80^\circ$$


$$\text{अथवा, } 30^\circ + \angle ACD = 80^\circ$$

$$\text{अथवा, } \angle ACD = 80^\circ - 30^\circ = 50^\circ$$

$$\therefore \angle ECD = 50^\circ$$

उदाहरण 5

दायाँको चित्रमा ABCD चक्रीय चतुर्भुज हो। AB लाई सिधा E सम्म बढाइएको छ भने $\angle ADC = \angle CBE$ हुन्छ भनी प्रमाणित गर्नुहोस्।



थाहा दिइएको : केन्द्र बिन्दु भएको वृत्तमा चक्रीय चतुर्भुज ABCD छ। चक्रीय चतुर्भुजको AB भुजालाई बिन्दु E सम्म लम्बाइएको छ।

प्रमाणित गर्नुपर्ने : $\angle ADC = \angle CBE$


प्रमाण

	तथ्य	कारण
1.	$\angle ADC + \angle ABC = 180^\circ$	चक्रीय चतुर्भुजका सम्मुख कोणहरूको यो गफल
2.	$\angle ABC + \angle CBE = 180^\circ$	सरलकोण भएकाले
3.	$\angle ADC + \angle ABC = \angle ABC + \angle CBE$ अथवा, $\angle ADC = \angle CBE$	तथ्य (1) र (2) बाट


प्रमाणित भयो।

अभ्यास 12


1. तलका वृत्तहरूमा केन्द्रबिन्दु O छ भने x को मान पत्ता लगाउनुहोस् :




(क)




(ख)




(ग)



(घ)




(ङ)




(च)


2. तलका चित्रहरूमा x को मान पत्ता लगाउनुहोस् :




(क)



(ख)




(ग)




(घ)

3. (क) सँगैका चित्रमा O वृत्तको केन्द्रबिन्दु हो । $\angle OBA = 25^\circ$ र $\angle OCA = 30^\circ$ भए $\angle BOC$ को मान पत्ता लगाउनुहोस् ।




- (ख) सँगैका चित्रमा O वृत्तको केन्द्रबिन्दु हो । यदि $\angle PQR = 40^\circ$ र $\angle PSQ = x^\circ$ भए x को मान पत्ता लगाउनुहोस् ।




- (ग) दिइएको चित्रमा, O वृत्तको केन्द्र बिन्दु हो । $FAEC$ एउटा चक्रीय चतुर्भुज हो, यदि $\angle CED = 68^\circ$ छ भने


- (अ) $\angle AFC$ को मान पत्ता लगाउनुहोस् ।
 (आ) बृहत् कोण $\angle AOC$




- (घ) दिइएको चित्रमा AOB वृत्तको व्यास हो । यदि $\angle ADC = 100^\circ$ भए $\angle BAC$ को मान पत्ता लगाउनुहोस् ।



- 4.(क)** सँगैको चित्रमा $BC = DE$ र $\widehat{AB} = \widehat{FE}$ भए $\angle ACB = \angle FDE$ हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ख) दिइएको चित्रमा यदि $\angle APC = \angle BQD$ छ भने $AB//CD$ हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (ग) सँगैको चित्रमा O वृत्तको केन्द्र हो ।

यदि चाप $PQ =$ चाप PB भए $AQ//OP$ हुन्छ भनी प्रमाणित गर्नुहोस् ।




- (घ) दिइएको चित्रमा जीवा AC र BD परस्परमा बिन्दु P मा काटिएका छन् । यदि $PB = PC$ भए प्रमाणित गर्नुहोस् ।


- (अ) जीवा $AB =$ जीवा DC
 (आ) जीवा $AC =$ जीवा BD
 (इ) चाप $ABC =$ चाप BCD




5. चित्रमा O वृत्तको केन्द्रबिन्दु हो । यदि जीवाहरू DE र FG बिन्दु H मा प्रतिच्छेदन भएका छन् भने प्रमाणित गर्नुहोस् : $\angle DOF + \angle EOG = 2\angle EHG$




6. दिइएको चित्रमा वृत्तका जीवाहरू MN र RS बाह्य बिन्दु X मा काटिएका छन् भने प्रमाणित गर्नुहोस् : $\angle MXR = \frac{1}{2}(\widehat{MR} - \widehat{NS})$




7. $PQRS$ एउटा चक्रीय चतुर्भुज हो । यदि $\angle QPS$ र $\angle QRS$ वा अर्धकहरूले वृत्तलाई क्रमशः बिन्दुहरू A र B मा भेदछन् भने AB वृत्तको व्यास हो भनी प्रमाणित गर्नुहोस् ।



8. दिइएको चित्रमा NPS, MAN र RMS सरल रेखाहरू हुन् भने PQRS एउटा चक्रीय चतुर्भुज हुन्छ भनी प्रमाणित गर्नुहोस् ।



9. दिइएको चित्रमा PQRS एउटा समानान्तर चतुर्भुज भए UTRS एउटा चक्रीय चतुर्भुज हो भनी प्रमाणित गर्नुहोस् ।



प्रयोगात्मक कार्य तथा परियोजना कार्य

- केन्द्रीय कोण र परिधि कोणको सम्बन्ध र तिनीहरूसँग सम्बन्धित चाप तथा जीवाहरूको सम्बन्ध प्रस्त्रयाउने गरी कागजका मोडेलहरू बनाउनुहोस् र कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।
- केन्द्रहरू क्रमशः X र Y भएका तीन जोडा बराबर वृत्तहरू ABP र CDQ खिच्नुहोस् । बराबर चापहरू AB र CD बनाई जीवाहरू AB र CD जोड्नुहोस् । AB र CD नाप्नुहोस् र आएको नतिजालाई तालिकामा भर्नुहोस् ।
के जीवा $AB =$ जीवा CD छ ?
के जीवा AB र CD ले केन्द्रमा बनाएका कोणहरू बराबर छन् ?
के जीवा AB ले वृत्तको परिधिमा बनाएको कोण केन्द्रीय कोणको आधा छ । यस कार्यका लागि मसिनो धागा/तार र ट्रेसिङ पेपरको प्रयोग गर्न सकिन्छ ।


उत्तर

- (क) 80° (ख) 55° (ग) 120° (घ) 75° (ड) 50° (च) 115°
 - (क) 50° (ख) 25° (ग) 60° (घ) 50°
 - (क) 110° (ख) 50° (ग) (अ) 68° (आ) 224° (घ) 10°
- 4 देखि 9 सम्म शिक्षकलाई देखाउनुहोस् ।

1. दिइएको चित्रमा समानान्तर चतुर्भुज $ABCD$ र एउटा आयत $ABFE$ हो,

(क) समानान्तर चतुर्भुज $ABCD$ र आयत $ABFE$ को क्षेत्रफलमा के सम्बन्ध हुन्छ, लेख्नुहोस्।


(ख) दिइएको चित्रमा $AB = BM$ छ भने समानान्तर चतुर्भुज $ABCD$ र त्रिभुज AMN विचको सम्बन्ध लेख्नुहोस्।



2. एउटै आधार AB र उही समानान्तर रेखाहरू AB र EC का बिचमा एउटा समानान्तर चतुर्भुज $ABCD$ र एउटा आयत $ABFE$ रहेको छ।

(क) समानान्तर चतुर्भुज $ABCD$ र आयत $ABFE$ को क्षेत्रफलबिचमा के सम्बन्ध हुन्छ, लेख्नुहोस्।

(ख) यदि आयत $ABFE$ को क्षेत्रफल 35 cm^2 भए समानान्तर चतुर्भुज $ABCD$ को क्षेत्रफल कति हुन्छ, पत्ता लगाउनुहोस्।



(ग) भुजा $AB = 7 \text{ cm}$, $BC = 5 \text{ cm}$ र $\angle ABC = 120^\circ$ हुने समानान्तर चतुर्भुज $ABCD$ को रचना गरी उक्त समानान्तर चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने आयत $ABFE$ को रचना गर्नुहोस्।


(घ) के त्रिभुज AED र त्रिभुज BFC अनुरूप हुन्छन्, कारणसहित लेख्नुहोस्।

3. एउटै आधार BC र उही समानान्तर रेखाहरू BC र DE का बिचमा एउटा समानान्तर चतुर्भुज $BCED$ र त्रिभुज ABC बनेको छ। जहाँ $\angle BAC = 90^\circ$, $AB = 7 \text{ cm}$ र $BC = 25 \text{ cm}$ छ।

(क) AC को नाप कति हुन्छ, पत्ता लगाउनुहोस्।

(ख) समानान्तर चतुर्भुज $BCED$ को क्षेत्रफल कति हुन्छ, पत्ता लगाउनुहोस्।

(ग) समानान्तर चतुर्भुज $BCED$ र त्रिभुज ABC को क्षेत्रफलबिचमा सम्बन्ध सैद्धान्तिक रूपमा पुष्टि गर्नुहोस्।




(घ) त्रिभुज ABC को रचना गर्नुहोस्, जहाँ $AC = 5 \text{ cm}$, $AB = 4 \text{ cm}$ र $\angle BAC = 45^\circ$ छ। उक्त त्रिभुजको क्षेत्रफलसँग बराबर हुने गरी बन्ने समानान्तर चतुर्भुज $ADMN$ को रचना गर्नुहोस्।

4. दिइएको चित्रमा $ABCD$ र $PQRD$ दुईओटा समानान्तर चतुर्भुजहरू हुन्।

(क) स.च. ABCD र PQRD को सम्बन्ध पता लगाउनुहोस् ।


(ख) यदि स.च. ABCD को आधार र उचाइ क्रमशः 8 cm र 7 cm भए स.च. PQRD को क्षेत्रफल पता लगाउनुहोस् ।



5. दिइएको चित्रमा ABCD एउटा समानान्तर चतुर्भुज हो भने X उक्त स.च.को भित्र पर्ने एउटा बिन्दु हो । यदि $MN//AB$ छ भने,

(क) त्रिभुज XCD र AXB को क्षेत्रफलको योगफल स.च. ABCD को आधा हुन्छ भनी प्रमाणित गर्नुहोस् ।

(ख) त्रिभुज ADX र त्रिभुज BCX को क्षेत्रफल स.च. ABCD को आधा हुन्छ भनी प्रमाणित गर्नुहोस् ।



6. (क) $AB = 5 \text{ cm}$, $BC = 4 \text{ cm}$ र $\angle ABC = 60^\circ$ भएको एउटा समानान्तर चतुर्भुज ABCD खिच्नुहोस् । उक्त स.च. सँग बराबर क्षेत्रफल हुने त्रिभुज PBE जसको एउटा भुजा $PB = 5.6 \text{ cm}$ को रचना गर्नुहोस् ।

(ख) प्रश्न (क) अनुसार समानान्तर चतुर्भुज ABCD को उचाइ पता लगाई त्रिभुज PBE को क्षेत्रफल पता लगाउनुहोस् ।

7. (क) $AB = 7 \text{ cm}$, $BC = 5 \text{ cm}$ र $\angle ABC = 120^\circ$ हुने समानान्तर चतुर्भुज ABCD को रचना गरी उक्त समानान्तर चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने आयत ABFE को रचना गर्नुहोस् ।

(ख) प्रश्न नं. (क) अनुसार बनेको आयत ABFE को भुजा BF पता लगाई समानान्तर चतुर्भुज ABCD को क्षेत्रफल पता लगाउनुहोस् ।

8. केन्द्रबिन्दु O भएको वृत्तमा एउटै चाप BC मा आधारित केन्द्रीय कोण $\angle BOC$ र परिधिको कोण $\angle BDC$ छन् भने तलको प्रश्नको उत्तर लेख्नुहोस् :


(क) $\angle BOC$ र $\angle BDC$ विचको सम्बन्ध लेख्नुहोस् ।

(ख) केन्द्रीय कोण $\angle BOC$ र परिधिको कोण $\angle BDC$ विचको सम्बन्ध प्रयोगात्मक रूपमा पुष्टि गर्नुहोस् ।

(ग) केन्द्रीय कोणको नाप $(7x)^\circ$ र परिधिको कोणको नाप $(3x + 5)^\circ$ भए x को मान कर्ति हुन्छ, पता लगाउनुहोस् ।


9. दिइएको चित्रमा ABCD एउटा चक्रीय चतुर्भुज हो भने,

- (क) $\angle ABC$ र $\angle ADC$ को सम्बन्ध लेख्नुहोस् ।
- (ख) $\angle ADC = \frac{1}{2} \angle AOC$ हुन्छ भनी प्रमाणित गर्नुहोस् ।
- (ग) यदि $\angle ABC = 120^\circ$ भए अधिक $\angle AOC$ को मान कति होला ?




10. चित्रमा देखाइएको केन्द्रबिन्दु O भएको वृत्तमा P, Q, R र S परिधिका बिन्दुहरू हुन् । $AP = AQ$ छ ।

- (क) चाप PQ मा आधारित रहेर बनेका परिधिका कोणहरूको नाम लेख्नुहोस् ।
- (ख) $\angle PSQ = 60^\circ$ भए $\angle PRQ$ को नाप कति हुन्छ ?
- (ग) प्रमाणित गर्नुहोस् : $PR = QS$




11. चित्रमा देखाइएको केन्द्रबिन्दु O भएको वृत्तमा SH व्यास हो । S, I, H र U परिधिका बिन्दुहरू हुन् भने L कुनै एउटा बाह्य बिन्दु छ । जहाँ $LO \perp SH$ छ ।

- (क) $\angle SUH$ को नाप कति हुन्छ ? कारणसहित लेख्नुहोस् ।
- (ख) प्रमाणित गर्नुहोस् : $\angle SIU = \angle OLS$
- (ग) यदि $\angle USH = 50^\circ$ भए $\angle SIU$ को नाप कति हुन्छ, पत्ता लगाउनुहोस् ।



12. चित्रमा देखाइएको केन्द्रबिन्दु O भएको वृत्तमा $\angle PQS = y$, $\angle QSR = 63^\circ$ र $\angle PRQ = x$ छ ।

- (क) $\angle PQR$ को नाप कति हुन्छ ? कारणसहित लेख्नुहोस् ।
- (ख) $\angle POS$ को मान कति हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ग) प्रमाणित गर्नुहोस् : $x + y = 90^\circ$
- (घ) प्रमाणित गर्नुहोस् : $\triangle QOR$ समद्विबाहु त्रिभुज हो ।



उत्तर

उत्तर शिक्षकलाई देखाउनुहोस् ।

13.0 पुनरवलोकन (Review)

कक्षा 10 का 27 जना विद्यार्थीले दोस्रो त्रैमासिक परीक्षामा गणित विषयमा प्राप्त गणित विषयमा प्राप्त गरेको प्राप्ताङ्क तल दिइएको छ। यसका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

25, 15, 30, 22, 27, 12, 25, 30, 22, 24, 15, 23, 19, 27, 28, 17, 19, 22, 25, 15, 14, 13, 28, 26, 18, 20, 22

- (क) गणित विषयको औसत प्राप्ताङ्क कति रहेछ ?
- (ख) कति जना विद्यार्थीको प्राप्ताङ्क औसत प्राप्ताङ्कभन्दा कम र बढी रहेछ ?
- (ग) माथि दिइएको तथ्याङ्कका आधारमा मध्यिका, पहिलो चतुर्थांश तेस्रो चतुर्थांश पत्ता लगाउनुहोस् ।
- (घ) सबैभन्दा धेरै विद्यार्थीले पाएको एउटै प्राप्ताङ्क कुन हो ? कति जनाले प्राप्त गरेका छन् ? यसलाई के भनिन्छ ?

13.1 मध्यक (Mean)

क्रियाकलाप 1

एउटा सामुदायिक विद्यालयका कक्षा 10 का विद्यार्थीमा "विद्यालयमा खाजा खर्चबापत प्रत्येक दिन कति रुपियाँ ल्याउनुहुन्छ ?" भनी गरिएको सर्वेक्षणमा देहायबमोजिमको नतिजा प्राप्त भयो :

रु. 25 ल्याउने 3 जना, रु. 30 ल्याउने 6 जना, रु. 35 ल्याउने 7 जना,

रु. 40 ल्याउने 4 जना, रु. 45 ल्याउने 4 जना र रु. 50 ल्याउने 1 रहेछ ।

(क) माथिको तथ्याङ्कलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।

(ख) कक्षा 10 का विद्यार्थीको एक दिनको औसत खाजा खर्च पत्ता लगाउनुहोस् ।

माथिको तथ्याङ्कबाट औसत मान (मध्यक) पत्ता लगाउनका लागि निम्नलिखित सूत्र प्रयोग गरिन्छ :

$$\begin{aligned} \text{मध्यक } \bar{X} &= \frac{(f_1 x_1 + f_2 x_2 + \dots + f_n x_n)}{f_1 + f_2 + \dots + f_n} \\ &= \frac{\sum f x}{\sum f} \\ &= \frac{\sum f x}{n} \end{aligned}$$

क्रियाकलाप 2

कोरा तथ्याङ्कको विस्तार धेरै भयो भने त यसको तालिका ठुलो पो हुने रहेछ । त्यस्तो अवस्थामा मध्यक कसरी पत्ता लगाउने होला ?



यदि तपाईंले भने जस्तो तथ्याङ्क भएमा यसलाई अविच्छिन्न श्रेणी बनाई मध्यक निकाल सकिन्छ ।



जस्तै: कुनै विद्यालयका कक्षा 9 का 40 जना विद्यार्थीको गणित विषयको प्राप्ताङ्क निम्नानुसार छ ।

25, 10, 31, 22, 37, 42, 45, 37, 32, 34, 45, 40, 29, 27, 28, 17, 19, 22, 25, 33

15, 14, 13, 28, 36, 38, 41, 42, 39, 25, 24, 31, 21, 22, 25, 26, 35, 36, 39, 49.

माथिको तथ्याङ्कलाई अविच्छिन्न श्रेणीमा राखेर मध्यक निकाल सकिन्छ ।

(क) सबैभन्दा सानो प्राप्ताङ्क 10 र सबैभन्दा ठुलो प्राप्ताङ्क 49 छ । यसलाई 10 को वर्गान्तरमा निम्नानुसार वर्गीकृत तथ्याङ्कको तालिका बनाउन सकिन्छ ।

कक्षा 9 का विद्यार्थीको गणित विषयको प्राप्ताङ्क विवरण

प्राप्ताङ्क (X)	मिलान चिह्न	विद्यार्थी सङ्ख्या (f)
10 - 20		6
20 - 30		14
30 - 40		13
40 - 50		7
जम्मा विद्यार्थी सङ्ख्या		40

वर्गीकृत तथ्याङ्कको मध्यक पत्ता लगाउनका लागि सर्वप्रथम प्रत्येक वर्गान्तरको मध्यमान निकालु पर्छ ।

$$\text{मध्यमान } (m) = \frac{\text{वर्गान्तरको तल्लो सीमा} + \text{वर्गान्तरको माथिल्लो सीमा}}{2}$$

त्यसपछि खण्डित श्रेणीका जस्तै x को ठाउँमा m राखेर मध्यक निकालिन्छ ।

कक्षा 9 का विद्यार्थीको गणित विषयको प्राप्ताङ्क विवरण

प्राप्ताङ्क (X)	विद्यार्थी सङ्ख्या (f)	मध्यमान (m)	(fm)
10-20	6	$\frac{10+20}{2} = 15$	90
20-30	14	$\frac{20+30}{2} = 25$	350
30-40	13	$\frac{30+40}{2} = 35$	455
40-50	7	$\frac{40+50}{2} = 45$	315
	N = 40		$\sum fm = 1210$

$$\bar{X} = \frac{\sum fm}{N} = \frac{1210}{40} = 30.25$$

माथिको तालिकालाई बारम्बारता तालिका भनिन्छ । प्रत्येक वर्गान्तरको विद्यार्थी सङ्ख्यालाई उक्त वर्गान्तरको बारम्बारता भनिन्छ । यसरी मध्यक पत्ता लगाउने विधिलाई प्रत्यक्ष विधि (Direct method) भनिन्छ ।

वैकल्पिक तरिका

कक्षा 9 का विद्यार्थीको गणित विषयको प्राप्ताङ्क विवरण

प्राप्ताङ्क (X)	विद्यार्थी सङ्ख्या (f)	मध्यमान (m)	$d = m - A$	fd
10 – 20	6	$\frac{10+20}{2} = 15$	$15 - 25 = -10$	- 60
20 – 30	14	$\frac{20+30}{2} = 25$	$25 - 25 = 0$	0
30 – 40	13	$\frac{30+40}{2} = 35$	$35 - 25 = 10$	130
40 – 50	7	$\frac{40+50}{2} = 45$	$45 - 25 = 20$	140
	N = 40			$\sum fd = 210$

यहाँ कल्पित मध्यक (A) = 25 मानौ ।

मध्यमान र कल्पित मध्यकविचको भिन्नता (Deviation from assumed mean) = d

मध्यक $\bar{X} = A + \frac{\sum fm}{N}$ हुन्छ ।

$$= 25 + \frac{1210}{40}$$

$$= 25 + 5.25 = 30.25$$

कल्पित मध्यक (अनुमानित मध्यक) मानेर पनि तथ्याङ्कको वास्तविक मध्यक निकाल्न सकिन्छ । तालिकामा भएको कुनै मध्यमान वा कुनै सङ्ख्यालाई कल्पित मध्यक मानेर वास्तविक मध्यक पत्ता लगाइन्छ । यसका लागि कल्पित मध्यक र मध्यमानबिचको भिन्नता (d) निकाल्नु पर्दछ । सूत्र मध्यक (\bar{X}) = $A + \frac{\sum fd}{N}$ यस विधिलाई छोटकरी विधि (Shortcut Method) भनिन्छ ।

उदाहरण १

यदि $\sum fm = 2700$ र $N = 50$ भए मध्यक \bar{X} पत्ता लगाउनुहोस् :

समाधान

$$\text{यहाँ } \sum fm = 2700$$

$$N = 50$$

$$\text{मध्यक } \bar{X} = ?$$

$$\begin{aligned}\text{हामीलाई थाहा छ, } \bar{X} &= \frac{\sum fm}{N} \\ &= \frac{2700}{50} \\ &= 54\end{aligned}$$

$$\text{अतः मध्यक } (\bar{X}) = 54$$

उदाहरण २

गणेश माध्यामिक विद्यालयका 100 जना विद्यार्थीको तौल तलको तालिकामा दिइएको छ । उक्त तथ्याङ्कबाट विद्यार्थीको मध्यक तौल पत्ता लगाउनुहोस् :

तौल (KG)	10 – 20	20 – 30	30 – 40	40 – 50	50 – 60
विद्यार्थी सङ्ख्या	18	27	20	17	6

समाधान

यहाँ विद्यार्थीको तौल विवरण

तौल (Kg) (X)	विद्यार्थी सङ्ख्या (f)	मध्यमान (m)	fm
10 – 20	18	$\frac{10 + 20}{2} = 15$	270
20 – 30	27	$\frac{20 + 30}{2} = 25$	675
30 – 40	20	$\frac{30 + 40}{2} = 35$	700
40 – 50	17	$\frac{40 + 50}{2} = 45$	765
50 – 60	6	$\frac{50 + 60}{2} = 55$	330
	$\sum f = N = 88$		$\sum fm = 2740$

$$\text{हामीलाई थाहा छ, मध्यक } \bar{X} = \frac{\sum fm}{N} = \frac{2740}{88} = 31.14$$

$$\text{अतः मध्यक } (\bar{X}) = 31.14$$

वैकल्पिक तरिका

यहाँ मानौं, कल्पित मध्यक (A) = 35

विद्यार्थीको तौल विवरण

तौल (Kg) (X)	विद्यार्थी सङ्ख्या (f)	मध्यमान (m)	$d = m - A$	fd
10 – 20	18	15	-20	-360
20 – 30	27	25	-10	-270
30 – 40	20	35	0	0
40 – 50	17	45	10	170
50 – 60	6	55	20	120
	$N = 88$			$\sum fd = -340$

$$\begin{aligned} \text{हामीलाई थाहा छ, मध्यक } (\bar{X}) &= A + \frac{\sum fd}{N} \\ &= 35 + \frac{-340}{88} \\ &= 35 - 3.86 = 31.14 \end{aligned}$$

$$\text{अतः विद्यार्थीको औसत तौल } (\bar{X}) = 31.14$$

उदाहरण ३

कुनै तथ्याङ्कको कल्पित मध्यक (A) = 40, $\sum fd = 20$ र $N = 10$ भए मध्यक \bar{X} पत्ता लगाउनुहोस् :

समाधान

यहाँ $A = 40$,

$$\sum fd = 20$$

$$N = 10$$

$$(X) = ?$$

$$\begin{aligned} \text{हामीलाई थाहा } \text{छ, मध्यक } (\bar{X}) &= A + \frac{\sum fd}{N} \\ &= 40 + \frac{20}{10} \\ &= 40 + 2 \\ &= 42 \end{aligned}$$

अतः मध्यक $(\bar{X}) = 42$

उदाहरण ४

जनजागृति टोलका मानिसको उमेरका आधारमा तयार गरिएको तथ्याङ्क तालिकामा दिइएको छ । उक्त तालिकाका आधारमा औसत तौल (मध्यक) पत्ता लगाउनुहोस् ।

उमेर (वर्ष)	0-10	10-20	20-30	30-40	40-50	50-60
मानिसको सङ्ख्या	10	18	25	20	12	5

समाधान

मानौं, कल्पित मध्यक $A = 25$ र वर्गान्तरको अन्तर $h = 10$,

जनजागृति टोलका मानिसको तौल विवरण

उमेर (वर्ष) (X)	मानिसको सङ्ख्या (f)	मध्यमान (m)	$d = m - 25$	fd
0-10	10	5	-20	-200
10-20	18	15	-10	-180
20-30	25	25	0	0
30-40	20	35	10	200
40-50	12	45	20	240
50-60	5	55	30	150
	$N = 90$			$\sum fd = 210$

हामीलाई थाहा छ, मध्यक (\bar{X}) = $A + \frac{\sum fd}{N}$

$$= 25 + \frac{210}{90}$$

$$= 25 + 2.33 = 27.33$$

अतः मानिसको औसत उमेर (\bar{X}) = 27.33 वर्ष

उदाहरण 5

शान्ति मा.वि. का कक्षा 11 र कक्षा 12 का विद्यार्थीको उचाइका आधारमा तयार गरिएको तथ्याङ्क तालिकामा दिइएको छ। यदि विद्यार्थीको औसत उचाइ $\bar{X} = 157.75 \text{ cm}$ भए p को मान पत्ता लगाउनुहोस् :

उचाइ (cm)	140-145	145-150	150-155	155-160	160-165	165-170	170-175
विद्यार्थी सङ्ख्या	2	5	8	p	7	5	3

समाधान

यहाँ अड्कगणितीय मध्यक पत्ता लगाउँदा,

शान्ति मा.वि. का कक्षा 11 र कक्षा 12 का विद्यार्थीको उचाइ विवरण

उचाइ (X)	विद्यार्थी सङ्ख्या (f)	मध्यमान (m)	fm
140 - 145	2	142.5	285
145 - 150	5	147.5	737.5
150 - 155	8	152.5	1220
155 - 160	p	157.5	$157.5p$
160 - 165	7	162.5	1137.5
165 - 170	5	167.5	837.5
170 - 175	3	172.5	517.5
	$N = 30 + p$		$\sum fm = 4735 + 157.5 p$

हामीलाई थाहा छ, मध्यक (\bar{X}) = $\frac{\sum fm}{N}$

$$157.75 = \frac{4735 + 157.5p}{30 + p}$$

$$\text{अथवा, } 4732.5 + 157.75p = 4735 + 157.5p$$

$$\text{अथवा, } 157.75p - 157.50p = 4735 - 4732.5$$

$$\text{अथवा, } 0.25p = 2.5$$

$$\text{अथवा, } p = 10$$

अतः $(155 - 160) \text{ cm}$ उचाइ हुने विद्यार्थी सङ्ख्या = 10 जना

उदाहरण 6

बालाजु पार्कमा बिहान 7 बजेदेखि 8 बजेसम्म प्रवेश गर्ने उमेरअनुसार मानिसको सङ्ख्या तल दिइएको छ । उक्त तथ्याङ्कलाई **10** वर्गान्तरको बारम्बारता तालिका निर्माण गरी पार्क आउने मानिसको औसत उमेर (\bar{X}) पत्ता लगाउनुहोस् :

7, 22, 32, 47, 59, 16, 36, 17, 23, 39, 49, 31, 21, 24, 41, 12, 49, 21, 9, 8, 51, 36, 35, 18.

समाधान

यहाँ बारम्बारता तालिकामा प्रस्तुत गर्दा,

उमेर (X) वर्ष	मिलन चिह्न	बारम्बारता (f)	मध्यमान (m)	fm
0-10		3	5	15
10-20		4	15	60
20-30		5	25	125
30-40		6	35	210
40-50		4	45	180
50-60		2	55	110
		$N = 24$		$\sum fm = 700$

$$\begin{aligned} \text{हामीलाई थाहा छ, मध्यक } (\bar{X}) &= \frac{\sum fm}{N} \\ &= \frac{700}{24} \\ &= 29.17 \end{aligned}$$

$$(\bar{X}) = 29.17$$

अतः मानिसको औसत उमेर = 29.17 वर्ष

अभ्यास 13.1

1. तलका अवस्थामा मध्यक पत्ता लगानुहोस् :

- (अ) 35, 36, 42, 45, 48, 52, 58, 60
 (आ) 13.5, 14.2, 15.8, 15.2, 16.9, 16.5, 17.4, 19.3, 15.3, 15.9

(इ)	X	5	8	10	12	14	16
	f	4	5	8	10	2	2

- (ई) राष्ट्रिय लिंग फुटबलमा खेलाडीले गरेको गोलको विवरण

गोल	12	13	14	15	16	17
खेलाडी सङ्ख्या	2	4	6	12	10	6

2. तलका तथ्याङ्कबाट प्रत्यक्ष विधि र छोटकरी विधिबाट मध्यक पत्ता लगाउनुहोस् :

- (अ) एउटा बसमा यात्रा गर्ने मानिसको उमेर विवरण

उमेर (वर्ष)	0-10	10-20	20-30	30-40	40-50
मानिसको सङ्ख्या	5	9	15	7	4

- (आ) कक्षा 10 अध्ययन गर्ने विद्यार्थीको विज्ञान विषयको प्राप्ताङ्क विवरण

प्राप्ताङ्क	10-20	20-30	30-40	40-50	50-60	60-70
विद्यार्थी सङ्ख्या	1	4	10	8	7	5

- (इ) कामदारहरूको दैनिक ज्याला विवरण

ज्याला (रु.)	200-400	400-600	600-800	800-1000	1000-1200
कामदार सङ्ख्या	3	7	10	6	4

- (ई) कक्षा 10 अध्ययन गर्ने विद्यार्थीको गणित विषयको प्राप्ताङ्क विवरण

प्राप्ताङ्क	0-10	10-20	20-30	30-40	40-50	50-60
विद्यार्थी सङ्ख्या	7	5	6	12	8	2

3. तलका तथ्याङ्कबाट थाहा नभएको मान पत्ता लगानुहोस् :

- (अ) $\bar{X} = 49$, $\sum fm = 980$, $N = ?$
 (आ) $\bar{X} = 102.25$, $N = 8$, $\sum fm = ?$
 (इ) $A = 100$, $\bar{x} = 90$, $\sum fd = ?, N = 10$
 (ई) $\bar{X} = 41.75$, $\sum fd = 270$, $N = 40$, $A = ?$

4. (अ) दिइएको अवस्थामा मध्यक \bar{X} को मान 32.5 भए k को मान पत्ता लगाउनुहोस् :

प्राप्ताङ्क	0-10	10-20	20-30	30-40	40-50	50-60
विद्यार्थी सङ्ख्या	5	10	k	35	15	10

- (आ) दिइएको अवस्थामा मध्यक \bar{X} को मान 46.2 भए p को मान पत्ता लगाउनुहोस् :

X	0-20	20-40	40-60	60-80	80-100
f	35	400	350	p	65

- (इ) दिइएको अवस्थामा मध्यक \bar{X} को मान 36.4 भए y को मान पत्ता लगाउनुहोस् :

उमेर (वर्ष)	16-24	24-32	32-40	40-48	48-56	56-64
कामदार सङ्ख्या	6	8	y	8	4	2

- (ई) दिइएको अवस्थामा दैनिक खर्चको मध्यक \bar{X} को मान रु. $264\frac{2}{3}$ भए, थाहा नभएको बारम्बारताको मान पत्ता लगाउनुहोस् :

दैनिक खर्च (रु.)	0-100	100-200	200-300	300-400	400-500	500-600
विद्यार्थी सङ्ख्या	20	30	?	20	18	12

5. दिइएको कोरा तथ्याङ्कलाई बारम्बारता तालिका निर्माण गरी मध्यक \bar{X} पत्ता लगाउनुहोस् :

- (अ) 15, 51, 32, 12, 32, 33, 23, 43, 35, 46, 57, 19, 59, 25, 20, 38, 16, 45, 39, 40 (10 वर्गान्तर)
- (आ) 25, 15, 24, 42, 22, 35, 34, 41, 33, 38, 54, 50, 36, 40, 27, 18, 35, 16, 51, 31, 23, 9, 16, 23, 31, 51, 7, 30, 17, 40, 60, 32, 50, 10, 23, 12, 21, 28, 37, 20, 58, 39, 10, 41, 13 (5 वर्गान्तर)

6. (अ) दिइएका तालिकाबाट मध्यक \bar{X} पत्ता लगाउनुहोस् :

प्राप्ताङ्क	0-10	10-20	20-30	30-40	40-50	50-60
बारम्बारता	8	10	14	10	8	10

(आ) दैनिक खर्च रु.	0-50	50-100	100-150	150-200	200-250	250-300
कामदार सङ्ख्या	1	2	3	4	1	2

आफ्नो समुदायका 50 जना मानिसको उमेर सोधेर उपयुक्त वर्गान्तरमा बारम्बारता तालिकामा प्रस्तुत गर्नुहोस् । उक्त बारम्बारता तालिकालाई हिस्टोग्राममा प्रस्तुत गर्नुहोस् । प्रत्यक्ष विधि र छोटकरी विधिबाट मध्यक पत्ता लगाई कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

1. (अ) 47	(आ) 16	(इ) 10.32	(ई) 15.05
2. (अ) 24 वर्ष	(आ) 43.86	(इ) रु. 706.67	(ई) 28.75
3. (अ) 20	(आ) 818	(इ) -100	(ई) 35
4. (अ) 25	(आ) 150	(इ) 12	(ई) 50
5. (अ) 34.5	(आ) 31.29	6. (अ) 30	(आ) रु. 155.77 (इ) 34.5

13.2 मध्यिका (Median)

क्रियाकलाप 3

जनता माध्यमिक विद्यालयका कक्षा 10 का विद्यार्थीले गणित विषयको एकाई परीक्षामा पाएको प्राप्त ताङ्क तल दिइएको छ :

21, 23, 28, 14, 10, 18, 19, 29, 27, 25, 19, 17, 18, 20, 21, 17, 15, 16,
28, 23, 24, 17, 16, 19, 14, 24, 23, 27, 14, 15, 21, 24, 26, 24, 18

माथिको तथ्याङ्कका आधारमा सोधिएका प्रश्नको समाधान गरी मिले नमिलेको जाँच साथीलाई देखाउनुहोस् ।

- (क) विद्यार्थीको औसत प्राप्ताङ्क कति रहेछ ?
(ख) विद्यार्थीको प्राप्ताङ्कको मध्यिका मान वैयक्तिक श्रेणी र खण्डित श्रेणी बनाई पत्ता लगाउनुहोस् ।
(ग) के फरक श्रेणीबाट प्राप्त मध्यिका मान पनि फरक आउँछ ?

दिइएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्याङ्कीय मान मध्यिका (Median) हो ।

उदाहरण 1

कक्षा 8 का विद्यार्थीले गणित विषयमा पाएको प्राप्ताङ्क तालिकामा दिइएको छ । उक्त तथ्याङ्कबाट मध्यिका पत्ता लगाउनुहोस् :

प्राप्ताङ्क	17	18	22	26	30	32
विद्यार्थी संख्या	3	4	8	10	7	5

समाधान

यहाँ,

कक्षा 8 का विद्यार्थीले गणित विषयमा पाएको प्राप्ताङ्क विवरण

प्राप्ताङ्क (X)	विद्यार्थी सङ्ख्या (f)	सञ्चित बारम्बारता (cf)
17	3	3
18	4	7
22	8	15
26	10	25
30	7	32
32	5	37
	N = 37	

हामीलाई थाहा छ,

$$\begin{aligned} \text{मध्यका पर्ने स्थान} &= \frac{N+1}{2} \text{ औं पद} \\ &= \frac{37+1}{2} \text{ औं पद} \\ &= 19 \text{ औं पद} \end{aligned}$$

माथिको तालिकाबाट 19 भन्दा ठिक ठुलो सञ्चित बारम्बारता 25 हो र 25 को प्राप्ताङ्क मान 26 भएकाले, कक्षा 8 का विद्यार्थीको प्राप्ताङ्कको मध्यका = 26 हो ।

क्रियाकलाप 4

खण्डित श्रेणीको तथ्याङ्कबाट मध्यका पत्ता लगाउन त सक्यौं । अब निरन्तर श्रेणीमा तथ्याङ्क दिएमा कसरी मध्यिका पत्ता लगाउने होला ? छलफल गरौँ ।

निरन्तर श्रेणीको तथ्याङ्कबाट मध्यिका (Median of Continuous Series of Data)

जस्तै :

प्राप्ताङ्क (X)	0-8	8-16	16-24	24-32	32-40	40-48	48-56
विद्यार्थी सङ्ख्या (f)	6	10	16	18	12	10	8

निरन्तर श्रेणीको तथ्याङ्कको मध्यिका निम्नलिखित चरणहरूमा पत्ता लगाउन सकिन्छ :

- (क) भन्दा सानो सञ्चित बारम्बारता तालिका बनाउने । (प्रत्येक वर्गान्तरको माथिल्लो बिन्दुभन्दा कम)
- (ख) मध्यिका पर्ने स्थान पहिचान गर्ने । मध्यिका पर्ने स्थान = $\frac{N}{2}$ औं पद
- (ग) मध्यिका पर्ने वर्गान्तर पत्ता लगाउने । मध्यिका पर्ने स्थान भएको वर्गान्तर नै मध्यिका पर्ने वर्गान्तर हो ।

(घ) तलको सूत्र प्रयोग गरी मध्यिकाको मान पता लगाउने

$$\text{मध्यिका } (M_d) = L + \frac{\frac{N}{2} - cf}{f} \times h$$

जहाँ, L = मध्यिका पर्ने वर्गान्तरको तल्लो सीमा

N = जम्मा तथ्याङ्कको संख्या

cf = मध्यिका पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता

f = मध्यिका पर्ने वर्गान्तरको बारम्बारता

h = मध्यिका पर्ने वर्गान्तरको अन्तर

यहाँ मध्यिकाका लागि तालिका निर्माण गर्दा,

प्राप्ताङ्क (X)	विद्यार्थी संख्या (f)	भन्दा कम सञ्चित बारम्बारता	सञ्चित बारम्बारता (cf)
0 - 8	6	8 भन्दा कम = 6	6
8 - 16	10	16 भन्दा कम = 6+10	16
16 - 24	16	24 भन्दा कम = 6+10+16	32
24 - 32	18	32 भन्दा कम = 6+10+16+18	50
32 - 40	12	40 भन्दा कम = 6+10+16+18+12	62
40 - 48	10	48 भन्दा कम = 6+10+16+18+12+10	72
48 - 56	8	56 भन्दा कम = 6+10+16+18+12+10+8	80
	$N = 80$		

जम्मा विद्यार्थी संख्या (N) = 80

मध्यिका पर्ने स्थान = $\frac{N}{2}$ औँ पद = $\frac{80}{2}$ औँ पद = 40 औँ पद रहेको वर्गान्तर

40 औँ पद भएको वर्गान्तर (24-32) हो ।

अब मध्यिका पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 24

मध्यिका पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 32

मध्यिका पर्ने वर्गान्तरको बारम्बारता (f) = 18

मध्यिका पर्ने वर्गान्तरको अन्तर (h) = $32 - 24 = 8$

$$\begin{aligned}
 \text{हामीलाई थाहा } \text{छ, मध्यिका } (M_d) &= L + \frac{\frac{N}{2} - cf}{f} \times h \\
 &= 24 + \frac{40 - 32}{18} \times 8 \\
 &= 24 + \frac{64}{18} \\
 &= 24 + 3.56 \\
 &= 27.56
 \end{aligned}$$

उदाहरण 2

दिइएको तथ्याङ्कबाट मध्यिका पत्ता लगाउनुहोस् :

आमदानी (हजारमा)	20-30	30-40	40-50	50-60	60-70	70-80
कामदार सङ्ख्या	16	12	10	16	18	12

समाधान

विद्यार्थीको तौल विवरण

आमदानी (हजारमा) (X)	कामदार सङ्ख्या (f)	भन्दा कम बारम्बारता	सञ्चित बारम्बारता (cf)
20 - 30	16	30 भन्दा कम = 16	16
30 - 40	12	40 भन्दा कम = 16+12	28
40 - 50	10	50 भन्दा कम = 16+12+10	38
50 - 60	16	60 भन्दा कम = 16+12+10+16	54
60 - 70	18	70 भन्दा कम = 16+12+10+16+18	72
70 - 80	12	80 भन्दा कम = 16+12+10+16+18+12	84
	N = 84		

जम्मा विद्यार्थी सङ्ख्या (N) = 84

मध्यिका पर्ने स्थान = $\frac{N}{2}$ औं पद = $\frac{84}{2}$ औं पद = 42 औं पद

42 औं पद भएको वर्गान्तर (50-60) हो ।

अब मध्यिका पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 50

मध्यिका पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 38

मध्यिका पर्ने वर्गान्तरको बारम्बारता (f) = 16

मध्यिका पर्ने वर्गान्तरको अन्तर (h) = 60 - 50 = 10

$$\begin{aligned}
 \text{हामीलाई थाहा } \text{छ, मध्यिका } (M_d) &= L + \frac{\frac{N}{2} - cf}{f} \times h \\
 &= 50 + \frac{42 - 38}{16} \times 10 \\
 &= 50 + \frac{40}{60} \\
 &= 50 + 2.5 \\
 &= 52.5
 \end{aligned}$$

उदाहरण ३

गाउँमा सार्वजनिक कार्यमा जन श्रमदान गर्नेको आधारमा तयार गरिएको तालिका तल दिइएको छ । उक्त जन श्रमदानको मध्यिका तलको बारम्बारता तालिकाको मध्यिका मान ९३.६ भए छुटेको बारम्बारता y को मान पत्ता लगाउनुहोस् :

घण्टा	०-३०	३०-६०	६०-९०	९०-१२०	१२०-१५०	१५०-१८०
कामदार सङ्ख्या	5	y	22	25	14	4

समाधान

बारम्बारता पत्ता लगाउने तालिका

घण्टा (X)	कामदार सङ्ख्या (f)	भन्दा कम सञ्चित बारम्बारता (cf)
०-३०	5	5
३०-६०	y	$5 + y$
६०-९०	22	$27 + y$
९०-१२०	25	$52 + y$
१२०-१५०	14	$66 + y$
१५०-१८०	4	$70 + y$
	$N = (70 + y)$	

जम्मा कामदार सङ्ख्या $N = 70 + y$

मध्यिका (M_d) = ९३.६

मध्यिका परेको वर्गान्तर (९०-१२०) हुन्छ ।

अब मध्यिका पर्ने वर्गान्तरको तल्लो सीमा (L) = ९०

मध्यिका पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = $27 + y$

मध्यिका पर्ने वर्गान्तरको बारम्बारता (f) = २५

मध्यिका पर्ने वर्गान्तरको अन्तर (h) = $120 - 90 = 30$

$$\text{हामीलाई थाहा छ, मध्यिका } (M_d) = L + \frac{\frac{N}{2} - cf}{f} \times h$$

$$\text{अथवा, } 93.6 = 90 + \frac{\frac{70+y}{2} - (27+y)}{25} \times 30$$

$$\text{अथवा, } 93.6 - 90 = \frac{70+y - 2(27+y)}{2 \times 25} \times 30$$

$$\text{अथवा, } 3.6 = \frac{70+y - 54 - 2y}{50} \times 30$$

$$\text{अथवा, } 3.6 = \frac{(16-y) \times 3}{5}$$

$$\text{अथवा, } 3.6 \times 5 = 48 - 3y$$

$$\text{अथवा, } 3y = 48 - 18$$

$$\text{अथवा, } 3y = 30$$

$$\text{अथवा, } y = 10$$

\therefore छुटेको बारम्बारता (y) = 10

क्रियाकलाप 5

एउटा बगैँचामा भएका रुखहरूको उचाइका आधारमा तयार गरिएको बारम्बारता तालिका दिइएको छ :

उचाइ (ft)	4-6	7-9	10-12	13-15	16-18	19- 21	22-24
रुखका सङ्ख्या	2	3	10	7	4	3	2

(क) माथिको तथ्याङ्कलाई कसरी निरन्तर श्रेणीमा बनाउने होला ?

(ख) माथिको तथ्याङ्कको मध्यिका कति हुन्छ होला, पत्ता लगाउनुहोस् ।

यहाँ दिइएको तथ्याङ्कमा वर्गान्तरहरू निरन्तर छैनन् तसर्थ वर्गान्तरलाई निरन्तर बनाउनका लागि सुधार तत्व (correction factor) निम्नानुसार पत्ता लगाउनु पर्छ :

$$\begin{aligned} \text{Correction factor} &= \frac{\text{दोनो वर्गान्तरको तल्लो मान} - \text{पहिलो वर्गान्तरको माथिल्लो मान}}{2} \\ &= \frac{7 - 6}{2} = 0.5 \end{aligned}$$

उक्त correction factors लाई प्रत्येक वर्गान्तरको तल्लो मानबाट घटाउने र माथिल्लो मानमा जोडेर वर्गान्तरीत श्रेणीलाई निरन्तर वर्गान्तरीत श्रेणी बनाउने :

जस्तै: वर्गान्तर 4 – 6 मा,

तल्लो मान 4 – 0.5 = 3.5 र

माथिल्लो 6 + 0.5 = 6.5 गरी वर्गान्तर 3.5 – 6.5 बनाउनु पर्छ ।

मध्यिका पत्ता लगाउनका लागि तालिका

उचाइ (ft) (X)	रुखका सङ्ख्या (f)	भन्दा कम सञ्चित बारम्बारता (cf)
3.5 - 6.5	2	2
6.5 - 9.5	3	5
9.5 - 12.5	10	15
12.5 - 15.5	7	22
15.5 - 18.5	4	26
18.5 - 21.5	3	29
21.5 - 24.5	2	31
	N = 31	

अब मध्यिका पर्ने स्थान = $\frac{N}{2}$ औं पद

$$= \frac{31}{2} = 15.5 \text{ औं पद}$$

15.5 औं पद भएको वर्गान्तर (12.5 - 15.5) हुन्छ ।

अब मध्यिका पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 12.5

मध्यिका पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 15

मध्यिका पर्ने वर्गान्तरको बारम्बारता (f) = 7

मध्यिका पर्ने वर्गान्तरको अन्तर (h) = 15.5 - 12.5 = 3

$$\text{हामीलाई थाहा छ, मध्यिका } (M_d) = L + \frac{\frac{N}{2} - cf}{f} \times h$$

$$= 12.5 + \frac{15.5 - 15}{7} \times 3$$

$$= 12.5 + \frac{0.5 \times 3}{7}$$

$$= 12.5 + \frac{1.5}{7}$$

$$= 12.5 + 0.21 = 12.71$$

∴ रुखका मध्यिका उचाइ = 12.71 ft

उदाहरण 5

तलका तथ्याङ्कबाट 10 वर्गान्तरको बारम्बारता तालिका निर्माण गरी मध्यिका पत्ता लगाउनुहोस् :
21, 9, 34, 42, 17, 54, 13, 38, 23, 39, 49, 29, 38, 44, 21, 42, 19, 7, 29, 8, 55, 36, 39, 13.

समाधान

बारम्बारता तालिका

वर्गान्तर (X)	मिलान चिह्न	बारम्बारता (f)	भन्दा कम सञ्चित बारम्बारता (cf)
0 - 10		3	3
10 - 20		4	3+4=7
20 - 30		5	7+5=12
30 - 40		6	12+6 =18
40 - 50		4	18+4 =22
50 - 60		2	22+2 = 24
		N = 24	

अब मध्यिका पर्ने स्थान = $\frac{N}{2}$ औँ पद

$$= \frac{24}{2} = 12 \text{ औँ पद}$$

12 औँ पद भएको वर्गान्तर (20 - 30) हुन्छ ।

अब मध्यिका पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 20

मध्यिका पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 7

मध्यिका पर्ने वर्गान्तरको बारम्बारता (f) = 5

मध्यिका पर्ने वर्गान्तरको अन्तर (h) = $30 - 20 = 10$

$$\begin{aligned} \text{हामीलाई थाहा छ, मध्यिका } (M_d) &= L + \frac{\frac{N}{2} - cf}{f} \times h \\ &= 20 + \frac{12 - 7}{5} \times 10 \\ &= 20 + 10 \\ &= 30 \end{aligned}$$

नोट : यसको वास्तविक वर्गान्तर 30 - 40 रहेछ ।

अभ्यास 13.2

1. दिइएका तथ्याङ्कबाट मध्यिका पत्ता लगाउनुहोस् :

- (क) 2.5, 4.5, 3.6, 4.9, 5.4, 2.9, 3.1, 4.2, 4.6, 2.2, 1.5
 (ख) 100, 105, 104, 197, 97, 108, 120, 148, 144, 190, 148, 22, 169, 171, 92, 100

(ग)	प्राप्ताङ्क	18	25	28	29	34	40	44	46
	विद्यार्थी सङ्ख्या	3	6	5	7	8	12	5	4

(घ)	उचाइ (cm)	102	105	125	140	170	190	200
	विरुवाको सङ्ख्या	10	18	22	25	15	12	8

2. दिइएको तथ्याङ्कबाट मध्यिका पत्ता लगाउनुहोस् :

(क)	तौल (Kg)	30-40	40-50	50-60	60-70	70-80	80-90	90-100
	विद्यार्थी सङ्ख्या	3	5	7	11	10	3	1

(ख)	उचाइ (cm)	140-145	145-150	150-155	155-160	160-165	165-170	170-175
	वारम्बारता	2	5	8	10	7	5	3

(ग)	खर्च (प्रति दिन) रु.	100 भन्दा कम	100- 200	200-300	300-400	400- 500	500 भन्दा बढी
	वारम्बारता	22	34	52	20	19	13

(घ)	प्राप्ताङ्क	20 भन्दा कम	40 भन्दा कम	60 भन्दा कम	80 भन्दा कम	100 भन्दा कम
	विद्यार्थी सङ्ख्या	21	44	66	79	90

3. तलका तथ्याङ्कबाट छुटेको बारम्बारता पत्ता लगाउनुहोस् :

- (क) मध्यिका = 35

प्राप्ताङ्क	20-25	25-30	30-35	35-40	40-45	45-50
विद्यार्थी सङ्ख्या	2	5	8	k	4	5

(ख) मध्यिका = रु. 132.5

ज्याला (Rs.)	100-110	110- 120	120-130	130-140	140-150	150-160
कामदार सङ्ख्या	5	6	p	4	7	5

(ग) मध्यिका = $39\frac{5}{6}$ वर्ष

उमेर (yr)	20-25	25-30	30-35	35-40	40-45	45-50	50-55	55-60
मानिस सङ्ख्या	50	70	100	300	?	220	70	60

4. तलका तथ्यांकबाट मध्यिका पत्ता लगाउनुहोस् :

(क)	प्राप्तांक	50-60	60-70	70-80	80-90	90-100
	विद्यार्थी सङ्ख्या	2	3	6	5	4

(ख)	प्राप्तांक	< 20	< 40	< 50	< 80	< 100
	विद्यार्थी सङ्ख्या	9	23	43	55	60

(ग)	आमदानी (Rs)	< 600	< 700	< 800	< 900	< 1000
	कामदार सङ्ख्या	30	98	152	177	200
(घ)	तापक्रम ($^{\circ}\text{C}$)	0-9	10-19	20-29	30-39	40-49
	दिन सङ्ख्या	8	10	20	15	7

5. (क) एउटा कक्षा परीक्षामा 30 जना विद्यार्थीले प्राप्त गरेका प्राप्तांक निम्नानुसार रहेका छन् :

22, 56, 62, 37, 48, 30, 58, 42, 29, 39, 37, 50, 38, 41, 32, 20, 28, 16, 43, 18, 40, 52, 44, 27, 35, 45, 36, 49, 55, 40

माथिको तथ्यांकबाट 10 वर्गान्तरको बारम्बारता तालिका निर्माण गरी मध्यक र मध्यिका पत्ता लगाउनुहोस् ।

(ख) कक्षा 10 का 40 जना विद्यार्थीको उचाइलाई से.मि. मा निम्नानुसार दिइएको छ । उक्त तथ्यांकबाट 5 वर्गान्तरको बारम्बारता तालिका निर्माण गरी मध्यक र मध्यिका पत्ता लगाउनुहोस् :

142, 145, 151, 157, 159, 160, 165, 162, 156, 158, 155, 141, 147, 149, 148, 159, 154, 155, 166, 168, 169, 172, 174, 173, 176, 161, 164, 163, 149, 150, 154, 153, 152, 164, 158, 159, 162, 157, 156, 155

परियोजना कार्य

तपाईंको समुदायमा 40 जना मानिसको उमेर सोध्नुहोस् । प्राप्त तथ्यांकलाई दशको वर्गान्तर तालिकामा प्रस्तुत गरी मध्यिका उमेर पत्ता लगाउनुहोस् ।

उत्तर

- | | | | |
|----------------------------|---------------|----------------|------------|
| 1. (क) 3.6 | (ख) 114 | (ग) 34 | (घ) 140 |
| 2. (क) 64.545 kg | (ख) 157.50 cm | (ग) रु. 246.15 | (घ) 40.9 |
| 3. (क) 6 | (ख) 3 | (ग) 150 | |
| 4. (क) 78.33 | (ख) 47 | (ग) 703.70 | (घ) 25.5°C |
| 5. शिक्षकलाई देखा उनुहोस्। | | | |

13.3 रित वा बहुलक (mode)

क्रियाकलाप 7

एउटा सहरको 20 दिनको तापक्रम ($^{\circ}\text{F}$) निम्नानुसार रहेछ भने उक्त तापक्रममा सबैभन्दा धैरै दोहोरिएको तापक्रम कति रहेछ पत्ता लगाउनुहोस् :

70, 76, 76, 74, 70, 70, 72, 74, 78, 80, 74, 74, 78, 76, 78, 76, 74, 78, 80, 76

यसरी सबैभन्दा धैरै पटक दोहोरिएको मानलाई उक्त तथ्याङ्कको बहुलक वा रित (Mode) भनिन्छ। यहाँ 76 सबैभन्दा वढी दोहोरिएकाले रित 76 भयो।

क्रियाकलाप 8

वर्गीकृत तथ्याङ्कको रित (Mode form continuous series)

वर्गीकृत तथ्याङ्कको रित निम्नलिखित चरणहरूमा पत्ता लगाउन सकिन्छ :

(क) धैरै पटक दोहोरिएको मान रित भएकाले सर्वप्रथम सबैभन्दा ठुलो बारम्बारता भएको वर्गान्तर पत्ता लगाउने :

(ख) रित पर्ने वर्गान्तरको बारम्बारता f_1 , रित पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको बारम्बारता f_0 , रित पर्ने वर्गान्तरभन्दा पछिल्लो वर्गान्तरको बारम्बारता f_2 पत्ता लगाउने :

(ग) रित पर्ने वर्गान्तरको अन्तर (h) पत्ता लगाउने

(घ) तलको सूत्र प्रयोग गरी रितको मान पत्ता लगाउने :

$$\text{रित (Mode)} = L + \frac{f_1 - f_0}{2f_1 - f_0 - f_2} \times h$$

जहाँ, L = रित पर्ने वर्गान्तरको तल्लो सीमा।

f_1 = रित पर्ने वर्गान्तरको बारम्बारता

f_0 = रित पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको बारम्बारता

f_2 = रित पर्ने वर्गान्तरभन्दा पछिल्लो वर्गान्तरको बारम्बारता

h = रित पर्ने वर्गान्तरको अन्तर

उदाहरण १

तलको आँकडाबाट बहुलक वा रीत पत्ता लगाउनुहोस् :

तौल (kg)	30-40	40-50	50-60	60-70	70-80	80-90	90-100
विद्यार्थी सङ्ख्या	3	5	7	11	10	3	1

समाधान

तौल (Kg)	30-40	40-50	50-60	60-70	70-80	80-90	90-100
विद्यार्थी सङ्ख्या	3	5	7	11	10	3	1

यहाँ सबैभन्दा धेरै बारम्बारता 11 छ। उक्त बारम्बारताको वर्गान्तर 60-70 हो।

रित पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 60

रित पर्ने वर्गान्तरको बारम्बारता (f_1) = 11

रित पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको बारम्बारता (f_0) = 7

रित पर्ने वर्गान्तरभन्दा पछिल्लो वर्गान्तरको बारम्बारता (f_2) = 10

रित पर्ने वर्गान्तरको अन्तर $h = 70 - 60 = 10$

$$\text{हामीलाई थाहा } \text{छ, } \text{रित (mode)} = L + \frac{f_1 - f_0}{2f_1 - f_0 - f_2} \times h \\ = 60 + \frac{11 - 7}{2 \times 11 - 7 - 10} \times 10 \\ = 60 + \frac{4}{5} \times 10 \\ = 60 + 8 = 68$$

अतः बहुलक (रित) = 68 kg

अभ्यास 13.3

1. तलका तथ्याङ्कको रीत (Mode) पत्ता लगाउनुहोस् :

(क) 29 cm, 34 cm, 29 cm, 26 cm, 55 cm, 34 cm, 35 cm, 40 cm, 34 cm, 56 cm

(ख) 99 kg, 135 kg, 182 kg, 49 kg, 189 kg, 196 kg, 78 kg, 192 kg, 182 kg

2. दिइएका बारम्बारता तालिकाहरूबाट रीत पत्ता लगाउनुहोस्।

(क)	प्राप्ताङ्क	5	10	15	20	25	30	35	40	45
	विद्यार्थी सङ्ख्या	2	6	7	9	11	5	15	2	3

(ख)	ज्याता (रु.)	50	75	100	125	150	175	200	225
	कामदार सङ्ख्या	8	12	17	29	30	27	20	11

3. दिइएका बारम्बारता तालिकाहरूबाट रीत (Mode) पत्ता लगाउनुहोस् :

(क)	प्राप्ताङ्क	20-25	25-30	30-35	35-40	40-45	45-50
	विद्यार्थी सङ्ख्या	2	5	8	6	4	5

(ख)	ज्याला (रु.)	100-110	110- 120	120-130	130-140	140-150	150-160
	कामदार सङ्ख्या	5	6	4	7	5	4

(ग)	उमेर (वर्षमा)	20-25	25-30	30-35	35-40	40-45	45-50	50-55	55-60
	मानिस सङ्ख्या	50	70	100	300	220	150	70	60

उत्तर

1. (क) 34 cm (ख) 182 kg
 2. (क) 35 (ख) रु. 150
 3. (क) 33 (ख) रु. 136 (ग) 38.57 वर्ष

13.4 चतुर्थांशहरू (Quartiles)

क्रियाकलाप 10

तल दिइएको तथ्याङ्क जनता माध्यमिक विद्यालयका कक्षा 10 का विद्यार्थीले गणित विषयको पहिलो त्रैमासिक परीक्षामा पाएको प्राप्ताङ्क हो ।

21, 23, 28, 14, 10, 18, 19, 29, 27, 25, 19, 17, 18, 20, 21, 17, 15, 16,
 28, 23, 24, 17, 16, 19, 14, 24, 23, 27, 14, 15, 21, 24, 26, 24, 18

माथिको तथ्याङ्कबाट विद्यार्थीको प्राप्ताङ्कको पहिलो चतुर्थांश र तेस्रो चतुर्थांश मान वैयक्तिक श्रेणी र खण्डित श्रेणी बनाई पत्ता लगाउनुहोस् । के फरक श्रेणीबाट प्राप्त पहिलो चतुर्थांश र तेस्रो चतुर्थांश मान पनि फरक आउँछ ? दुई दुई जनाको समूहमा छलफल गर्नुहोस् र निश्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।


क्रियाकलाप 11

निरन्तर श्रेणीमा दिइएको तथ्याङ्कबाट पहिलो चतुर्थांश र तेस्रो चतुर्थांश कसरी पत्ता लगाउने होला ? तलको क्रियाकलापहरू समूहमा गर्नुहोस् :

(क) कुनै चारओटा 64 cm लम्बाइको लट्ठी लिनुहोस् ।

- (ख) पहिलोलाई बराबर 4 भागमा बाढ़नुहोस् र प्रत्येक टुक्राको लम्बाइ पत्ता लगाउनुहोस् । 16 ले 64 लाई बराबर 4 भागमा बाँडछ । यो पहिलो चतुर्थांश हो ।
- (ग) दोस्रोलाई बराबर 2 भागमा बाढ़नुहोस् र प्रत्येक टुक्राको लम्बाइ पत्ता लगाउनुहोस् ।
- (घ) तेस्रोलाई बराबर 4 भाग लगाई 3 भाग एकातिर र अर्को एक भाग अर्कोतिर गरी दुई भाग लगाउनुहोस् ।

यसलाई निम्नानुसार चित्रमा देखाउन सकिन्छ :



माथिको चित्रमा हेर्दा 4 बराबर टुक्रामा विभाजन गर्दा 16 cm का टुक्राहरू बन्छन् ।

बराबर 2 भागमा बाढ़ा 32 cm का टुक्राहरू बन्छन् । यसलाई मध्यिका पनि भनिन्छ ।

त्यस्तै 4 बराबर टुक्रामध्ये 3 बराबर टुक्राहरू जोड़ा जम्मा लम्बाइ 48 cm हुन्छ ।

16 पहिलो चतुर्थांश (Q_1), 32 दोस्रो चतुर्थांश (Q_2) र 48 तेस्रो चतुर्थांश (Q_3) हो ।

वर्गीकृत श्रेणीका लागि

- (क) भन्दा कम सञ्चित बारम्बारता पत्ता लगाउने
- (ख) सूत्र $Q_1 = \frac{N}{4}$ औं पद र $Q_3 = \frac{3N}{4}$ औं पत्ता लगाउने
- (ग) सञ्चित बारम्बारतामा Q_1 का लागि $\frac{N}{4}$ सँग बराबर वा भन्दा ठुलो सञ्चित बारम्बारताको भएको वर्गान्तर मा र Q_3 का लागि $\frac{3N}{4}$ भन्दा ठिक माथिको सञ्चित बारम्बारता भएको वर्गान्तरमा हेर्ने :
- (घ) त्यसपछि निम्नानुसारको सूत्रहरू प्रयोग गर्ने :

$$Q_1 = L + \frac{\frac{N}{4} - cf}{f} \times h$$

जहाँ,

$$L = Q_1 \text{ पर्ने वर्गान्तरको तल्लो सीमा}$$

N = जम्मा तथ्याङ्कको सङ्ख्या

$cf = \frac{N}{4}$ सँग बराबर वा सोभन्दा माथिको सञ्चित बारम्बारता

$f = Q_1$ पर्ने वर्गान्तरको बारम्बारता

$h = Q_1$ पर्ने वर्गान्तरको अन्तर

$$Q_3 = L + \frac{\frac{3N}{4} - cf}{f} \times h$$

जहाँ $L = Q_3$ पर्ने वर्गान्तरको तल्लो सीमा

N = जम्मा तथ्याङ्कको संख्या

$cf = \frac{3N}{4}$ सँग बराबर वा सोभन्दा माथिको सञ्चित वारम्बारता

$f = Q_3$ पर्ने वर्गान्तरको वारम्बारता

$h = Q_3$ पर्ने वर्गान्तरको अन्तर

उदाहरण १

तलको तथ्याङ्कबाट पहिलो चतुर्थांश (Q_1) र तेस्रो (Q_3) पत्ता लगाउनुहोस् :

कामदारको उमेर	20	25	28	30	32	35	42	46
कामदार संख्या	2	8	12	10	14	7	5	1

समाधान

कामदारको उमेर विवरण

कामदारको उमेर वर्षमा (X)	कामदार संख्या (f)	cf
20	2	2
25	8	10
28	12	22
30	10	32
32	14	46
35	7	53
42	5	58
46	1	59
$N = 59$		

$$\begin{aligned} \text{यहाँ पहिलो चतुर्थांश पर्ने स्थान} &= \frac{N+1}{4} \text{ औं पद} \\ &= \frac{59+1}{4} \text{ औं पद} \\ &= \frac{60}{4} = 15 \text{ औं पद} \end{aligned}$$

15 औं पदको मान 28 भएकाले पहिलो चतुर्थांश (Q_1) = 28 वर्ष

$$\begin{aligned} \text{फेरि तेस्रो चतुर्थांश पर्ने स्थान} &= \frac{3(N+1)}{4} \text{ औं पद} \\ &= \frac{3(59+1)}{4} \text{ औं पद} = \frac{180}{4} = 45 \text{ औं पद} \end{aligned}$$

45 औं पदको मान 32 भएकाले तेस्रो चतुर्थांश (Q_3) = 32 वर्ष

उदाहरण 2

तल कक्षा 7 का विद्यार्थीले गणित विषयको कक्षा परीक्षामा पाएको प्राप्ताङ्क दिइएको छ । उक्त तथ्याङ्कबाट पहिलो चतुर्थांश (Q_1) र तेस्रो चतुर्थांश (Q_3) पता लगाउनुहोस् :

प्राप्ताङ्क (X)	10-20	20-30	30-40	40-50	50-60	60-70	70-80
विद्यार्थी सङ्ख्या (f)	2	8	15	14	10	8	3

समाधान

विद्यार्थीको प्राप्ताङ्क विवरण

प्राप्ताङ्क (X)	विद्यार्थी सङ्ख्या (f)	सञ्चित बारम्बारता (cf)
10-20	2	2
20-30	8	10
30-40	15	25
40-50	14	39
50-60	10	49
60-70	8	57
70-80	3	60

यहाँ जम्मा विद्यार्थी सङ्ख्या $N = 60$

पहिलो चतुर्थांश पर्ने स्थान $= \frac{N}{4}$ औं पद $= \frac{60}{4} = 15$ औं पद पर्ने वर्गान्तर

15 औं पद भएको वर्गान्तर (30-40) हो ।

अब पहिलो चतुर्थांश पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 30

पहिलो चतुर्थांश पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 10

पहिलो चतुर्थांश पर्ने वर्गान्तरको बारम्बारता (f) = 15

पहिलो चतुर्थांश पर्ने वर्गान्तरको अन्तर (h) = $40 - 30 = 10$

$$\text{हामीलाई थाहा छ, पहिलो चतुर्थांश } (Q_1) = L + \frac{\frac{N}{4} - cf}{f} \times h \\ = 30 + \frac{15 - 10}{15} \times 10 \\ = 30 + \frac{50}{15} \\ = 30 + 3.34 = 33.34$$

फेरि तेस्रो चतुर्थांश पर्ने स्थान $= \frac{3N}{4}$ औं पद $= \frac{3 \times 60}{4} = 45$ औं पद पर्ने वर्गान्तर

45 औं पद भएको वर्गान्तर (50-60) हो ।

अब तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 50

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 39

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको बारम्बारता (f) = 10

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको अन्तर (h) = $60 - 50 = 10$

$$\text{हामीलाई थाहा } \text{छ, तेस्रो चतुर्थांश } (Q_3) = L + \frac{\frac{3N}{4} - cf}{f} \times h \\ = 50 + \frac{45 - 39}{10} \times 10 \\ = 50 + \frac{60}{10} \\ = 50 + 6 \\ = 56$$

अतः पहिलो चतुर्थांश (Q_1) = 33.34 र तेस्रो चतुर्थांश (Q_3) = 56 हुन् ।

उदाहरण 3

तल तालिकामा कामदारको आम्दानी दिइएको छ । उक्त तथ्याङ्कबाट Q_1 , Q_2 र Q_3 को मान पत्ता लगाउनुहोस् :

आम्दानी (रु. हजारमा)	0-5	5-10	10-15	15-20	20-25	25-30	30-35
कामदार सङ्ख्या	10	15	40	55	30	25	5

समाधान

कामदारको आम्दानी विवरण

आम्दानी (रु. हजारमा) (X)	कामदार सङ्ख्या (f)	भन्दा कम सञ्चित बारम्बारता (cf)
0 - 5	10	10
5 - 10	15	25
10 - 15	40	65
15 - 20	55	120
20 - 25	30	150
25 - 30	25	175
30 - 35	5	180

यहाँ जम्मा कामदार सङ्ख्या (N) = 180

पहिलो चतुर्थांश पर्ने स्थान = $\frac{N}{4}$ औं पद = $\frac{180}{4}$ औं पद = 45 औं पद पर्ने वर्गान्तर

45 औं पद भएको वर्गान्तर (10-15) हो ।

अब पहिलो चतुर्थांश पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 10

पहिलो चतुर्थांश पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता $cf = 25$

पहिलो चतुर्थांश पर्ने वर्गान्तरको बारम्बारता (f) = 40

पहिलो चतुर्थांश पर्ने वर्गान्तरको अन्तर (h) = $15 - 10 = 5$

$$\begin{aligned} \text{हामीलाई थाहा छ, पहिलो चतुर्थांश } (Q_1) &= L + \frac{\frac{N}{4} - cf}{f} \times h \\ &= 10 + \frac{45 - 25}{40} \times 5 \\ &= 10 + \frac{100}{40} \\ &= 10 + 2.5 = 12.5 \text{ (अथवा रु. 12,500)} \end{aligned}$$

फेरि मध्यिका पर्ने स्थान = $\frac{N}{2}$ औं पद = $\frac{180}{2}$ औं पद = 90 औं पद वर्गान्तर

90 औं पद भएको वर्गान्तर (15-20) हो ।

अब मध्यिका पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 15

मध्यिका पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 65

मध्यिका पर्ने वर्गान्तरको बारम्बारता (f) = 55

मध्यिका पर्ने वर्गान्तरको अन्तर (h) = $20 - 15 = 5$

$$\begin{aligned} \text{हामीलाई थाहा छ, मध्यिका } (Q_2) &= L + \frac{\frac{N}{2} - cf}{f} \times h \\ &= 15 + \frac{90 - 65}{55} \times 5 \\ &= 15 + \frac{25}{11} \\ &= 15 + 2.27 = 17.273 = (\text{अथवा रु. 17,273}) \end{aligned}$$

अब तेस्रो चतुर्थांश पर्ने स्थान = $\frac{3N}{4}$ औं पद = $\frac{3 \times 180}{4}$ औं पद = 135 औं पद पर्ने वर्गान्तर

135 औं पद भएको वर्गान्तर (20 – 25) हो ।

अब तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 20

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = 120

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको बारम्बारता (f) = 30

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको अन्तर (h) = $25 - 20 = 5$

$$\begin{aligned}
 \text{हामीलाई थाहा } \text{छ, तेस्रो चतुर्थांश } (Q_3) &= L + \frac{\frac{3N}{4} - cf}{f} \times h \\
 &= 20 + \frac{135 - 120}{30} \times 5 \\
 &= 20 + \frac{15}{6} = 20 + 2.5 \\
 &= 22.5 = (\text{अथवा रु. } 22,500)
 \end{aligned}$$

अतः पहिलो चतुर्थांश (Q_1) = रु. 12,500, मध्यिका (Q_2) = रु. 17,273 र तेस्रो (Q_3) = रु. 22,500 हुन् ।

उदाहरण 4

विद्यार्थीको एक हप्तासम्म खाजा खर्चबापतको रकम र विद्यार्थी सङ्ख्या तल तालिकामा दिइएको छ । तथ्याङ्कको माथिलो चतुर्थांशको मान 460 भए, p को मान पत्ता लगाउनुहोस् :

खर्च (रु. मा)	100-200	200-300	300-400	400-500	500-600
विद्यार्थी सङ्ख्या	15	18	P	20	17

समाधान

विद्यार्थी खर्च विवरण

खर्च रु. (X)	विद्यार्थी सङ्ख्या (f)	भन्दा कम सञ्चित बारम्बारता (cf)
100 - 200	15	15
200 - 300	18	33
300 - 400	p	33 + p
400 - 500	20	53 + p
500 - 600	17	70 + p

यहाँ तेस्रो चतुर्थांश $(Q_3) = 460$ छ । त्यसैले तेस्रो चतुर्थांश पर्ने वर्गान्तर $(400-500)$

अब तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको तल्लो सीमा (L) = 400

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरभन्दा अगिल्लो वर्गान्तरको सञ्चित बारम्बारता (cf) = $33 + p$

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको बारम्बारता (f) = 20

तेस्रो चतुर्थांश पर्ने वर्गान्तरको अन्तर (h) = $500 - 400 = 100$

$$\begin{aligned}
 \text{हामीलाई थाहा } \text{छ, तेस्रो चतुर्थांश } (Q_3) &= L + \frac{\frac{3N}{4} - cf}{f} \times h \\
 &= 400 + \frac{\frac{3(70+p)}{4} - (33+p)}{20} \times 100 \\
 \text{अथवा, } 460 &= 400 + \frac{\frac{3(70+p)}{4} - (33+p)}{20} \times 100
 \end{aligned}$$

$$\text{अथवा, } 460 - 400 = \frac{210 + 3p - 132 - 4p}{4 \times 20} \times 100$$

$$\text{अथवा, } 60 = \frac{78 - p}{4} \times 5$$

$$\text{अथवा, } 78 - p = \frac{60 \times 4}{5} = 48$$

$$\text{अथवा, } 78 - 48 = p$$

$$\text{अथवा, } 30 = p$$

$$\therefore p = 30$$

अतः छुटेको मान (p) = 30

अभ्यास 13.4

1. तल दिइएका तथ्याङ्कबाट Q_1 र Q_3 को मान पत्ता लगाउनुहोस् :

(क) 10, 12, 14, 11, 22, 15, 27, 14, 16, 13, 25

(ख)

प्राप्ताङ्क	42	48	49	53	56	59	60	65	68	70
विद्यार्थी सङ्ख्या	2	3	5	8	9	11	7	8	6	4

2. तलक दिइएका तथ्याङ्कबाट Q_1 र Q_3 को मान पत्ता लगाउनुहोस् :

(क)

उमेर	2-4	4-6	6-8	8-10	10-12	12-14	14-16	16-18
विद्यार्थी सङ्ख्या	5	12	25	26	24	28	20	15

(ख)

प्राप्ताङ्क	10-20	20-30	30-40	40-50	50-60	60-70	70-80
विद्यार्थी सङ्ख्या	2	3	6	12	13	11	7

(ग)

उचाई (cm)	100-110	110-120	120-130	130-140	140-150	150-160	160-170
विद्यार्थी सङ्ख्या	3	4	9	15	20	14	7

(घ)

ज्याला (रु. हजारमा)	10-15	15-20	20-25	25-30	30-35	35-40
कामदार सङ्ख्या	6	11	21	34	25	22

(ङ)

खाजा खर्च (रु.)	0-20	20-40	40-60	60-80	80-100	100-120	120-140
विद्यार्थी सङ्ख्या	8	12	15	14	12	9	10

(च)

समय (मिनेटमा)	0 - 10	10 - 20	20 - 30	30 - 40	40 - 50	50 - 60
बारम्बारता	5	3	10	6	4	2

(छ)

प्राप्ताइक	20-25	25-30	30-35	35-40	40-45	45-50
विद्यार्थी सङ्ख्या	2	5	8	6	4	5

3. (क) यदि $Q_1 =$ वर्ष 8 भए, k को मान करति होला ?

उमेर (वर्षमा)	0-6	6-12	12-18	18-24	24-30	30-36
मानिस सङ्ख्या	9	6	5	k	7	9

(ख) यदि $Q_1 = 31$ भए छुटेको बारम्बारता करति होला ?

वर्गान्तर	10-20	20-30	30-40	40-50	50-60	60-70
बारम्बारता	4	5	?	8	7	6

(ग) यदि $Q_3 = 53.375$ भए q को मान पत्ता लगाउनुहोस् ।

तौल (in kg)	40-44	44-48	48-52	52-56	56-60	60-64
बारम्बारता	8	10	14	q	3	1

4. तलको तथ्याइकाबाट Q_1 र Q_3 को मान पत्ता लगाउनुहोस् :

(क)

उचाइ (cm)	<125	<130	<135	<140	<145	<150	<155
बारम्बारता	0	5	11	24	45	60	72

(ख)

तौल (lbs)	110-119	120-129	130-139	140-149	150-159	160-169	170-179	180-189
बारम्बारता	5	7	12	20	16	10	7	3

(ग)

खर्च (रु.मा) (प्रति दिन)	100 भन्दा कम	100- 200	200- 300	300- 400	400- 500	500 भन्दा बढी
बारम्बारता	22	34	52	20	19	13

(घ)	प्राप्ताङ्क	20 भन्दा कम	40 भन्दा कम	60 भन्दा कम	80 भन्दा कम	100 भन्दा कम
	विद्यार्थी सङ्ख्या	21	44	66	79	90

5. (क) तल दिइएका आँकडाहरूले कुनै एउटा आन्तरिक परीक्षणमा 30 विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्कलाई जनाउँछ । उक्त आँकडालाई 10 को वर्गान्तरमा बारम्बारता तालिका बनाई पहिलो र तेस्रो चतुर्थांशहरू पता लगाउनहोस :

42, 65, 78, 70, 62, 50, 72, 34, 30, 40, 58, 53, 30, 34, 51, 54, 42, 59, 20, 40,
42, 60, 25, 35, 35, 28, 46, 60, 47, 52

- (ख) एउटा कुखुरा फार्ममा हरेक दिन उत्पादित अन्डाको सङ्ख्यालाई तल दिइएको छ। उक्त आँकडालाई 20 को वर्गान्तरमा बारम्बारता तालिका बनाई पहिलो र तेस्रो चतुर्थांशहरू पत्ता लगाउनहोस् :

32, 87, 17, 51, 99, 79, 64, 39, 25, 95, 53, 49, 78, 32, 42, 48, 59, 86, 69, 57, 15, 27, 44, 66, 77, 92.

परियोजना कार्य

विद्यालयका कक्षा 9 र 10 का 100 जना विद्यार्थीले आन्तरिक परीक्षा 100 पूर्णाङ्कमा प्राप्त गरेको जम्मा प्राप्ताङ्कक सोधेर लेख्नहोस् ।

- (क) उक्त तथ्याङ्कलाई उपयुक्त वर्गान्तरको बारम्बारता तालिकामा प्रस्तुत गर्नुहोस् ।
 (ख) तथ्याङ्कको प्रयोग गरी भन्दा ठुलो र भन्दा सानो सञ्चित बारम्बारता तालिका तयार पार्नुहोस् ।
 (ग) सबै कार्यको सिलसिलेबाट रूपमा प्रतिवेदन तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

14.0 पुनरवलोकन (Review)

उपयुक्त समूहमा बसी तलका प्रश्नका बारेमा छलफल गरी उत्तर खोज्नुहोस् :

- (क) एउटा डाइसलाई एक पटक उफार्दा जोर वा रूढ सङ्ख्या पर्ने सम्भाव्यता कर्ति हुन्छ ?
- (ख) राम्री फिटिएको एक गड्ढी तासबाट एउटा तास थुत्दा एकका वा मुहार आकृति आउने सम्भाव्यता कर्ति हुन्छ ?
- (ग) दुईओटा सिक्कालाई सँगै उफार्दा दुईओटैमा अग्रभाग [Head (H)] आउने सम्भाव्यता कर्ति हुन्छ ?

माथिका प्रश्नका आधारमा,

- (क) प्रत्येक परीक्षणको नमुना क्षेत्र लेख्नुहोस् ।
 - (ख) प्रत्येक घटना लेख्नुहोस् ।
 - (ग) प्रत्येक घटनाको सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 - (ग) प्रत्येक घटना कस्ता कस्ता घटना हुन् पत्ता लगाउनुहोस् ।
- प्रत्येक समूहले समूह कार्य तयार गरी उक्त कार्य कक्षामा प्रस्तुत गर्नुहोस् ।

14.1 सम्भाव्यताका सिद्धान्तहरू (Principles of Probabilities)

(क) पारस्परिक निषेधक घटना (Mutually Exclusive)

क्रियाकलाप 1

एउटा डाइसलाई एक पटक उफार्दा माथिपटटि

- (क) जोर सङ्ख्या वा बिजोर सङ्ख्या पर्ने
- (ख) जोर सङ्ख्या वा रूढ सङ्ख्या पर्ने घटना लेख्नै ।

यहाँ डाइसको माथिपटटि देखिन सक्ने सङ्ख्याको समूह $S = \{1, 2, 3, 4, 5, 6\}$

- माथिपटटि देखिन सक्ने जोर सङ्ख्याको समूहलाई (A),
 माथिपटटि देखिन सक्ने बिजोर सङ्ख्याको समूहलाई (B) र
 माथिपटटि देखिन सक्ने रूढ सङ्ख्याको समूहलाई (C) मान्दा,
 $A = \{2, 4, 6\}$
 $B = \{1, 3, 5\}$
 $C = \{2, 3, 5\}$ हुन्छ ।

माथिको उदाहरणमा हेर्दा घटना A र B मा कुनै पनि सदस्य साभा छैनन् । त्यसैले घटना A आउँदा घटना B आउन सक्दैन । तसर्थ A र B पारस्परिक निषेधक घटना हुन् ।

फेरि घटना A र C मा साभा सदस्य 2 छ । यदि डाइस उर्फादा 2 आयो भने त्यो जोर सङ्ख्या पनि हुन्छ र रूढ सङ्ख्या पनि हुन्छ । त्यसैले घटना A आउँदा घटना C पनि आउन सक्छ । तसर्थ A र C पारस्परिक निषेधक घटना होइनन् ।

त्यस्तै B र C कस्ता घटना होलान् ? छलफल गरी लेखुहोस् ।

कुनै पनि परीक्षणमा एउटा घटनाले अर्को घटनाको सम्भाव्यतालाई निषेध गर्दछ भने ती घटनालाई पारस्परिक निषेधक घटना (Mutually Exclusive Events) भनिन्छ । त्यसै गरी एउटा घटना आउदा अर्को घटना पनि आउन सक्ने घटना पारस्परिक निषेधक घटना होइनन् । माथिको उदाहरणमा घटनाहरू A र B पारस्परिक निषेधक घटना हुन् भने घटनाहरू A र C पारस्परिक निषेधक घटना होइनन् ।

(ख) सम्भाव्यताको जोडको सिद्धान्त (Addition Law of Probability)

क्रियाकलाप 2

एउटा डाइसलाई उर्फादा बन्न सक्ने नमुना क्षेत्र (S) लेखुहोस् । जोर सङ्ख्या आउन सक्ने घटना (A), बिजोर सङ्ख्या आउन सक्ने घटना (B), रूढ सङ्ख्या आउन सक्ने घटना (C) र यिनीहरूको गणनात्मकता र सम्भाव्यता पनि लेखुहोस् । यसका आधारमा तल सोधिएका प्रश्नको उत्तर लेखी निष्कर्षमा पुग्नुहोस् :

(क) जोर सङ्ख्या वा बिजोर सङ्ख्या आउने सम्भाव्यता कति होला ?

(ख) जोर सङ्ख्या वा रूढ सङ्ख्या आउने सम्भाव्यता कति होला ?

यहाँ एउटा डाइसलाई उर्फादा बन्न सक्ने नमुना क्षेत्र (S) = {1, 2, 3, 4, 5, 6}, $n(S) = 6$

घटना	गणनात्मकता	सम्भाव्यता
जोर सङ्ख्या आउने (A) = {2, 4, 6}	$n(A) = 3$	$P(A) = \frac{n(A)}{n(S)} = \frac{3}{6} = \frac{1}{2}$
बिजोर सङ्ख्या आउने (B) = {1, 3, 5}	$n(B) = 3$	$P(B) = \frac{n(B)}{n(S)} = \frac{3}{6} = \frac{1}{2}$
रूढ सङ्ख्या आउने (C) = {2, 3, 5}	$n(C) = 3$	$P(C) = \frac{n(C)}{n(S)} = \frac{3}{6} = \frac{1}{2}$

(क) जोर संख्या वा बिजोर संख्या आउने = {2, 4, 6} वा {1, 3, 5}


$$(A \cup B) = \{1, 2, 3, 4, 5, 6\}$$

$$\therefore n(A \cup B) = 6$$

$$P(A \cup B) = \frac{n(A \cup B)}{n(S)} = \frac{6}{6} = 1$$

$$\text{फैरि } P(A) + P(B) = \frac{1}{2} + \frac{1}{2} = 1$$

$$\therefore P(A \cup B) = P(A) + P(B)$$



(ख) जोर संख्या वा रुद्र संख्या आउने = {2, 4, 6} वा {2, 3, 5}


$$A \cup C = \{2, 3, 4, 5, 6\} \quad \therefore n(A \cup C) = 5$$

$$P(A \cup C) = \frac{n(A \cup C)}{n(S)} = \frac{5}{6}$$

$$\text{यहाँ } A \cap C = \{2\} \quad \therefore n(A \cap C) = 1$$

$$P(A \cap C) = \frac{n(A \cap C)}{n(S)} = \frac{1}{6}$$

$$P(A \cup C) = \frac{5}{6} = 1 - \frac{1}{6} = P(A) + P(C) - P(A \cap C)$$



यदि A र B दुई पारस्परिक निषेधक घटना भएमा $P(A \cup B) = P(A) + P(B)$ हुन्छ र यदि A र B दुई पारस्परिक निषेधक घटना नभएमा $P(A \cup B) = P(A) + P(B) - P(A \cap B)$ हुन्छ ।
यसलाई सम्भाव्यताको जोडको सिद्धान्त (Addition Law of Probability) भनिन्छ ।

उदाहरण १

एक हप्ताको बारका नाममध्ये एउटा नाम लिँदा W बाट सुरु हुने अथवा T बाट सुरु हुने नाम आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ $S = \{\text{Sunday, Monday, Tuesday, Wednesday, Thursday, Friday, Saturday}\}; n(S) = 7$

मानौँ, $A = \{\text{W बाट सुरु हुने बारहरू }\} = \{\text{Wednesday}\}; n(A) = 1 \quad \therefore P(A) = \frac{n(A)}{n(S)} = \frac{1}{7}$

$B = \{\text{T बाट सुरु हुने बारहरू }\} = \{\text{Tuesday, Thursday}\}; n(B) = 2 \quad \therefore P(B) = \frac{n(B)}{n(S)} = \frac{2}{7}$

W बाट सुरु हुने अथवा T बाट सुरु हुने नाम आउने सम्भाव्यता $P(A \cup B) = ?$

यहाँ A र B पारस्परिक निषेधित घटना हुन् ।

$$\text{तसर्थ } P(A \cup B) = P(A) + P(B) = \frac{1}{7} + \frac{2}{7} = \frac{3}{7}$$

अतः W बाट सुरु हुने अथवा T बाट सुरु हुने बारको नाम आउने सम्भाव्यता = $\frac{3}{7}$

उदाहरण 2

एउटा भोलामा 4 ओटा कालो, 6 ओटा पहँलो र 5 ओटा रातो उत्रै र उस्तै बलहरू छन् :

- (क) एउटा बल नहेरीकन निकाल्दा काला अथवा राता बल आउने सम्भाव्यता कति हुन्छ, पत्ता लगाउनुहोस् ।
- (ख) एउटा बल नहेरीकन निकाल्दा पहँला अथवा राता बल आउने सम्भाव्यता कति हुन्छ, पत्ता लगाउनुहोस् ।

समाधान

यहाँ जम्मा बलहरूको सङ्ख्या, $n(S) = (4 + 6 + 5) = 15$

$$\text{कालो बलको सङ्ख्या, } n(B) = 4, \text{ कालो बल आउने सम्भाव्यता } P(B) = \frac{n(B)}{n(S)} = \frac{4}{15}$$

$$\text{पहँलो बलको सङ्ख्या } n(Y) = 6, \text{ पहँलो बल आउने सम्भाव्यता } P(Y) = \frac{n(Y)}{n(S)} = \frac{6}{15}$$

$$\text{राता बलको सङ्ख्या } n(R) = 5, \text{ रातो बल आउने सम्भाव्यता } P(R) = \frac{n(R)}{n(S)} = \frac{5}{15}$$

- (क) कालो अथवा रातो बल आउने $P(B \cup R) = ?$

यी घटना पारस्परिक निषेधक भएकाले सम्भाव्यताको जोड सिद्धान्तअनुसार,

$$P(B \cup R) = P(B) + P(R) = \frac{4}{15} + \frac{5}{15} = \frac{9}{15} = \frac{3}{5}$$

$$\text{अतः कालो अथवा रातो बल आउने सम्भाव्यता} = \frac{3}{5}$$

- (ख) पहँलो अथवा रातो बल आउने $P(Y \cup R) = ?$

यी घटना पारस्परिक निषेधक भएकाले सम्भाव्यताको जोड सिद्धान्तअनुसार,

$$P(Y \cup R) = P(Y) + P(R) = \frac{4}{15} + \frac{6}{15} = \frac{11}{15}$$

$$\text{अतः पहँलो अथवा रातो बल आउने सम्भाव्यता} = \frac{11}{15}$$

उदाहरण 3

1 देखि 20 सम्म लेखिएका जम्मा 20 ओटा बराबर अड्क पत्तीहरूबाट नहेरीकन एउटा पत्ती थुत्दा 4 ले भाग जाने अथवा 3 ले भाग जाने अड्क पत्ती आउने सम्भाव्यता कति हुन्छ, पत्ता लगाउनुहोस् :

समाधान

जम्मा अड्क पत्ती सङ्ख्या $n(S) = 20$

मानौँ, $A = 1$ देखि 20 सम्मका 4 ले भाग जाने सङ्ख्या $= \{4, 8, 12, 16, 20\}$

$$n(A) = 5 \quad \therefore P(A) = \frac{n(A)}{n(S)} = \frac{5}{20}$$

$B = 1$ देखि 20 सम्मका 3 ले भाग जाने सङ्ख्या $= \{3, 6, 9, 12, 15, 18\}$

$$n(B) = 6 \quad \therefore P(B) = \frac{n(B)}{n(S)} = \frac{6}{20}$$

$A \cap B = \{12\}$; (A र B मा 12 भएको पत्ती साभा भएकाले)

$$n(A \cap B) = 1; \quad P(A \cap B) = \frac{n(A \cap B)}{n(S)} = \frac{1}{20}$$

$$P(A \cup B) = ?$$

यहाँ A र B पारस्परिक निषेधक घटना नभएकाले

$$P(A \cup B) = P(A) + P(B) - P(A \cap B)$$

$$= \frac{5}{20} + \frac{6}{20} - \frac{1}{20}$$

$$= \frac{5+6-1}{20}$$

$$= \frac{10}{20}$$

$$= \frac{1}{2}$$

अतः 4 ले भाग जाने अथवा 3 ले भाग जाने अडक पत्ती आउने सम्भाव्यता $= \frac{1}{2}$

उदाहरण 4

52 पत्तीको एक गढ्डी तासलाई राम्ररी फिटेर कुनै एउटा तासको पत्ती थुत्दा बादशाह, मिस्सी अथवा गुलाम पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् :

समाधान

यहाँ जम्मा तासको सङ्ख्या, $n(S) = 52$

$$\text{बादशाहको सङ्ख्या, } n(K) = 4; \quad P(K) = \frac{n(K)}{n(S)} = \frac{4}{52} = \frac{1}{13}$$

$$\text{मिस्सीको सङ्ख्या, } n(Q) = 4; \quad P(Q) = \frac{n(Q)}{n(S)} = \frac{4}{52} = \frac{1}{13}$$

$$\text{गुलामको सङ्ख्या, } n(J) = 4; \quad P(J) = \frac{n(J)}{n(S)} = \frac{4}{52} = \frac{1}{13}$$

एउटा तास बादशाह, मिस्सी अथवा गुलाम पर्ने सम्भाव्यता $P(K \cup Q \cup J) = ?$

यहाँ K, Q र J तीनैओटा घटना पारस्परिक निषेधक घटना हुन्।

तसर्थ बादशाह वा मिस्सी वा गुलाम पर्ने सम्भाव्यता $P(K \cup Q \cup J) = P(K) + P(Q) + P(J)$

$$= \frac{1}{13} + \frac{1}{13} + \frac{1}{13} = \frac{3}{13}$$

अतः बादशाह, मिस्सी अथवा गुलाम पर्ने सम्भाव्यता $= \frac{3}{13}$

अभ्यास 14.1

1. दिइएका घटना पारस्परिक निषेधक हुन् वा होइनन् पत्ता लगाउनुहोस् :

- (क) एउटा सिक्का उफार्दा, $A =$ अग्रभाग (H) आउने र $B =$ पश्चभाग (T) आउने
- (ख) एउटा डाइस उफार्दा, $P =$ जोर सङ्ख्या आउने र $O =$ विजोर सङ्ख्या आउने
- (ग) राम्ररी फिटिएका तासको गड्डीबाट एउटा तास थुत्दा, $F =$ मुहार आकृति भएको आउने र $A =$ हुकुम आउने
- (घ) राम्ररी फिटिएका तासको गड्डीबाट एउटा तास थुत्दा, $T = 10$ आउने र $A =$ एका आउने
- (ङ) 5 ओटा सेता, 8 ओटा हरिया र 7 ओटा निला बल भएको भोलाबाट एउटा बल नहेरीकन निकाल्दा,
 $G =$ हरियो बल आउने र $B =$ निलो बल आउने

2. दिइएका घटनाका सम्भाव्यता पत्ता लगाउनुहोस् :

- (क) दुईओटा सिक्का उफार्दा कम्तीमा एउटा अग्रभाग (H) आउने
- (ख) एउटा डाइस उफार्दा रूढ सङ्ख्या आउने
- (ग) राम्ररी फिटिएको तासको गड्डीबाट एउटा तास थुत्दा मुहार आकृति भएको आउने
- (घ) अझ्ग्रेजी महिनाअनुसार कुनै एउटा बालकको जन्म 30 दिन भएको महिनामै हुने
- (ङ) 4 ओटा सेता, 7 ओटा हरिया र 5 ओटा निला बल भएको भोलाबाट एउटा बल नहेरीकन निकाल्दा सेतो बल आउने

3. तलका घटनाको सम्भाव्यता कति हुन्छ, पत्ता लगाउनुहोस् :

- (क) 6 ओटा राता, 5 ओटा पहेँला र 7 ओटा निला उही आकारको बल भएको भोलाबाट एउटा बल नहेरीकन निकाल्दा रातो अथवा निलो बल आउने
- (ख) तीनओटा सिक्कालाई सँगै उफार्दा तीनओटा अग्रभाग (H) आउने अथवा तीनओटा पश्चभाग (T) आउने
- (ग) एउटा डाइस उफार्दा रूढ सङ्ख्या आउने अथवा 4 आउने
- (घ) राम्ररी फिटिएको तासको गड्डीबाट एउटा तास थुत्दा 10 आउने वा एक्का (A) आउने
- (ङ) राम्ररी फिटिएको तासको गड्डीबाट एउटा तास थुत्दा मुहार आकृति भएको आउने वा हुकुम आउने

4. तलका घटनाको सम्भाव्यता पत्ता लगाउनुहोस् :

- (क) MATHEMATICS मा भएका अक्षरहरूमा एउटा तान्दा M अथवा T आउने
- (ख) STATISTICS मा भएका अक्षरहरूमा एउटा अक्षर तान्दा S अथवा T आउने

- (ग) RHODODENDRON मा भएका अक्षरहरूमा एउटा अक्षर तान्दा O अथवा D आउने
 (घ) एउटा कक्षाका 15 विद्यार्थीमध्ये 8 जनाले अङ्ग्रेजी, 9 जनाले गणित र 4 जनाले दुवै
 विषय छाने । एक जना विद्यार्थीलाई नहेरीकन छनोट गर्दा गणित वा अङ्ग्रेजी छनोट गर्ने
 विद्यार्थी पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

उत्तर

1. शिक्षकलाई देखाउनुहोस् ।
2. (क) $\frac{3}{4}$ (ख) $\frac{1}{2}$ (ग) $\frac{3}{13}$ (घ) $\frac{1}{3}$ (ङ) $\frac{1}{4}$
3. (क) $\frac{13}{18}$ (ख) $\frac{1}{4}$ (ग) $\frac{2}{3}$ (घ) $\frac{2}{13}$ (ङ) $\frac{11}{26}$
4. (क) $\frac{4}{11}$ (ख) $\frac{3}{5}$ (ग) $\frac{1}{2}$ (घ) $\frac{13}{15}$

14.2 अनाश्रित र पराश्रित घटना (Independent and DDependent Events)

क्रियाकलाप 3

तलका दुई अवस्थाबाट प्राप्त सम्भाव्यतालाई तुलना गर्नुहोस् :

एउटा भोलामा 5 ओटा राता, 7 ओटा हरिया र 4 ओटा निला समान आकारका बल छन् ।

(अ) पहिलो अवस्था (पुनः राखेर)

- (क) पहिलो बल रातो आउने सम्भाव्यता कति हुन्छ ?
 (ख) फेरि उक्त बललाई सोही भोलामा राखेर दोस्रो बल निकाल्दा दोस्रो बल रातो आउने
 सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

(आ) दोस्रो अवस्था (पुनः नराखेर)

- (क) पहिलो बल रातो आउने सम्भाव्यता कति हुन्छ ?
 (ख) फेरि उक्त बललाई सोही भोलामा नराखेर दोस्रो बल निकाल्दा दोस्रो बल रातो आउने
 सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

माथिका दुई अवस्थाबाट प्राप्त सम्भाव्यतालाई तुलना गर्दा,

(अ) पहिलो अवस्था (पुनः राखेर)	(आ) दोस्रो अवस्था (पुनः नराखेर)
<p>रातो बलको संख्या $n(R) = 5$</p> <p>पहिलो बल रातो बल पर्ने सम्भाव्यता $P_1(R)$</p> $= \frac{n(R)}{n(S)}$ $= \frac{5}{16}$ <p>अब भोलामा 15 बल बाँकी रहे।</p> <p>पहिलो बललाई पुनः भोलामा राखेपछि अब भोलामा 16 ओटा नै बल हुन्छन्।</p> <p>दोस्रो बल पनि रातो आउने सम्भाव्यता $P_2(R) = \frac{n(R)}{n(S)} = \frac{5}{16}$ नै भयो।</p>	<p>राता बलको संख्या $n(R) = 5$</p> <p>पहिलो बल रातो बल पर्ने सम्भाव्यता $P_1(R) = \frac{n(R)}{n(S)} = \frac{5}{16}$</p> <p>अब भोलामा 15 बल बाँकी रहे।</p> <p>पहिलो बललाई पुनः भोलामा नराखेमा रातो बल 1 ओटा कम भयो र भोलामा 15 ओटा बल बाँकी रहन्छन्।</p> <p>दोस्रो बल पनि रातो आउने सम्भाव्यता $P_2(R) = \frac{n(R)}{n(S)} = \frac{4}{15}$ भयो।</p>
<p>पहिलो घटनाले दोस्रो घटनाको सम्भाव्यतालाई केही असर गर्दैन। तसर्थ यिनीहरू अनाश्रित घटना (Independent Event) भए।</p>	<p>पहिलो घटनाले दोस्रो घटनाको सम्भाव्यतालाई असर गर्यो। तसर्थ यिनीहरू पराश्रित घटना (Dependent Event) भए।</p>

दुई वा दुईभन्दा बढी घटनामा एउटाको प्राप्तिले अर्को घटनालाई असर गर्दैन भने त्यस्ता घटनालाई अनाश्रित घटना (Independent Event) भनिन्छ। कुनै परीक्षणमा दुई वा दुईभन्दा बढी घटनामा एउटाको प्राप्तिले अर्को घटनाको सम्भाव्यतामा प्रभाव पार्ने घटनालाई पराश्रित घटना (Dependent Events) भनिन्छ।

उदाहरण १

एउटा सिक्का र एउटा डाइस एकै समय उफार्दा सिक्काको अग्रभाग (H) र डाइसमा ५ आउने घटना कस्ता घटना हुन्?

समाधान

यहाँ एउटा सिक्का र एउटा घनाकार डाइसलाई एकै साथ उफार्दा सिक्कामा H अथवा T मध्ये कुनै पनि आउन सक्छ, भने डाइसमा १ देखि ६ अड्कसम्म कुनै पनि आउन सक्छ। सिक्कामा आउने घटनाले डाइसमा आउने घटनालाई कुनै असर गर्दैनन् त्यसैले ती घटनाहरू अनाश्रित हुन्।



उदाहरण 2

52 पत्तीको एक गड्डी तासलाई राम्ररी फिटेर पहिले निकालेको तास पुनः नराखी एकपछि अर्को गर्दै 2 ओटा तास निकाल्दा दुवै तास बादशाह (K) नै पर्ने घटना कस्ता घटना हुन् ? लेख्नुहोस् ।

समाधान

यहाँ 52 पत्ती तासलाई राम्ररी फिटेर पहिलो तास निकाल्दा उक्त तासको गड्डीमा जम्मा 4 ओटा K हुन्छन्, त्यसैले $n(S) = 52$, $n(K) = 4$ हुन्छ ।

K आउने सम्भाव्यता $P_1(K) = \frac{n(K)}{n(S)} = \frac{4}{52}$ हुन्छ । फेरि उक्त K लाई बाहिर नै राख्दा जम्मा 51 ओटा मात्र बाँकी रहन्छ । अब $n(S) = 51$, $n(K) = 3$ हुन्छ ।

दोस्रो K आउने सम्भावना $P_2(K) = \frac{n(K)}{n(S)} = \frac{3}{51}$ भयो । यहाँ दोस्रो घटनाको सम्भाव्यता, पहिलो घटनाको सम्भाव्यतामा भर पर्ने देखियो ।

तसर्थ यी दुई पराश्रित घटना भए ।

14.3 सम्भाव्यताको गुणन सिद्धान्त (Multiplication Principle of Probability)

क्रियाकलाप 4

दिइएको समस्याको समाधान दुई दुई जनाको समूहमा बसी गर्नुहोस् :

एउटा सिक्का र एउटा घनाकार डाइसलाई एकै साथ उफार्दा,

- (क) सम्भावित नमुना क्षेत्र लेख्नुहोस् ।
- (ख) सिक्कामा H र डाइसमा 4 पर्ने सम्भाव्यता कर्ति हुन्छ ?
- (ग) यी कस्ता प्रकारका घटना हुन् ?

एउटा सिक्का र एउटा घनाकार डाइसलाई एकै साथ उफार्दा सिक्कामा H वा T मध्ये कुनै पनि आउन सक्छ, भने डाइसमा 1 देखि 6 सम्म कुनै पनि आउन सक्छ । त्यसैले सिक्कामा आउने घटनाले डाइसमा आउने घटनालाई कुनै असर गर्दैनन् त्यसैले ती घटना अनाश्रित हुन् ।

यहाँ सिक्काको नमुना क्षेत्र (S_1) = {H, T} $\therefore n(S_1) = 2$

डाइसको नमुना क्षेत्र (S_2) = {1, 2, 3, 4, 5, 6} $\therefore n(S_2) = 6$

एक सिक्का र डाइस सँगै उफार्दा बन्ने सम्भावित नमुना क्षेत्र (S) = { (H, 1), (H, 2), (H, 3), (H, 4), (H, 5), (H, 6), (T, 1), (T, 2), (T, 3), (T, 4), (T, 5), (T, 6) } $\therefore n(S) = 12$

अब सिक्कामा H आउने र डाइसमा 4 पर्ने सम्भाव्यता कर्ति होला ?

A = सिक्कामा H आउने $\therefore n(A) = 1$ र B = डाइसमा 4 आउने $\therefore n(B) = 1$

H आउने र डाइसमा 4 पर्ने ($A \cap B$) = {(H, 4)} ; $n(A \cap B) = 1$

$$P(A) = \frac{n(A)}{n(S_1)} = \frac{1}{2} \text{ र } P(B) = \frac{n(B)}{n(S_2)} = \frac{1}{6}$$

$$\text{त्यसै गरी } P(A \cap B) = \frac{n(A \cap B)}{n(S)} = \frac{1}{12}$$

अब माथिको समाधानबाट केही निष्कर्ष निकाल्न सक्नुहुन्छ ?



$$P(A) \times P(B) = \frac{1}{2} \times \frac{1}{6} = \frac{1}{12} = P(A \cap B)$$

यदि दुईओटा घटना A र B पारस्परिक अनाश्रित छन् भने,

$$P(A \text{ र } B) = P(A \cap B) = P(A) \times P(B) \text{ हुन्छ } .$$

उदाहरण 3

एउटा सिक्का र तीन रड हरियो, निलो र रातो भएको स्पिनरलाई सँगै घुमाउँदा, सिक्कामा T र स्पिनरको सुई हरियो रडमा अडिने सम्भाव्यता पत्ता लगाउनुहोस् :

समाधान


$$\text{सिक्काको नमुना क्षेत्र } (S_1) = \{H, T\} \quad \therefore n(S_1) = 2$$

$$\text{सिक्काको T आउने सम्भाव्यता } P(T) = \frac{n(T)}{n(S_1)} = \frac{1}{2}$$

$$\text{स्पिनरको नमुना क्षेत्र } (S_2) = \{\text{हरियो, निलो, रातो}\}$$

$$\therefore n(S_2) = 3$$

$$\text{स्पिनरको सुई हरियामा अडिने सम्भाव्यता } P(G) = \frac{n(G)}{n(S_2)} = \frac{1}{3} \text{ सिक्काको T आउन र स्पिनरको सुई हरियामा अडिने सम्भाव्यता } P(T \cap G) = ?$$



सिक्काको T आउने र स्पिनरको सुई हरियोमा अडिने घटना पारस्परिक अनाश्रित घटना हुन् ।

$$\text{तसर्थ } P(T \cap G) = P(T) \times P(G) = \frac{1}{2} \times \frac{1}{3} = \frac{1}{6}$$

वैकलिक तरिका

सिक्का र स्पिनरको सम्भावित नमुना क्षेत्र

$$S = \{(H, \text{हरियो}), (H, \text{निलो}), (H, \text{रातो}), (T, \text{हरियो}), (T, \text{निलो}), (T, \text{रातो})\} \quad \therefore n(S) = 6$$

$$\text{सिक्काको T आउने र स्पिनरको सुई हरियोमा अडिने } (A) = \{(T, \text{हरियो})\} \quad \therefore n(A) = 1$$

$$\text{सिक्काको T आउने र स्पिनरको सुई हरियोमा अडिने सम्भाव्यता } P(A) = \frac{n(A)}{n(S)} = \frac{1}{6}$$

उदाहरण 4

52 पत्तीको एक गड्डी तासलाई राम्ररी फिटेर एउटा तास थुतेर पुनः राखी दोस्रो तास थुत्वा पहिलो तास बादशाह (K) र दोस्रो तास एकका (A) पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् :

समाधान

यहाँ 52 पत्ती तासलाई राम्ररी फिटेर पहिलो तास निकाल्दा उक्त तासको गड्डीमा जम्मा 4 ओटा K हुन्छन्, त्यसैले $n(S) = 52$, $n(K) = 4$ हुन्छ ।

$$\text{तसर्थ } K \text{ आउने सम्भाव्यता } P(K) = \frac{n(K)}{n(S)} = \frac{4}{52} \text{ हुन्छ ।}$$

पहिलो तासलाई पुनः सोही गड्डीमा राख्दा जम्मा 52 ओटै तास भए । एककाको सङ्ख्या पनि 4 नै हुन्छ ।

$$\text{त्यसैले } n(S) = 52, \quad n(A) = 4 \text{ हुन्छ ।}$$

$$\text{दोस्रो तास } A \text{ आउने सम्भाव्यता } P(A) = \frac{n(A)}{n(S)} = \frac{4}{52} \text{ नै भयो ।}$$

$$\text{पहिलो तास } K \text{ र दोस्रो तास } A \text{ आउने सम्भाव्यता } P(K \cap A) = ?$$

यहाँ दुवै घटना अनाश्रित घटना भए ।

$$\text{हामीलाई थाहा } \text{छ } P(K \cap A) = P(K) \times P(A) = \frac{4}{52} \times \frac{4}{52} = \frac{1}{169}$$

$$\text{अतः पहिलो तास बादशाह (K) र दोस्रो तास एकका (A) पर्ने सम्भाव्यता } = \frac{1}{169}$$

उदाहरण 5

52 पत्तीको एक गड्डी तासलाई राम्ररी फिटेर पहिले निकालेको तास पुनः नराखी एकपछि अर्को गर्दै 2 ओटा तास थुत्वा पहिलो तास बादशाह (K) र दोस्रो तास एकका (A) पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् :

समाधान

यहाँ 52 पत्ती तासमा जम्मा 4 ओटा K हुन्छन् । त्यसैले $n(S) = 52$, $n(K) = 4$ हुन्छ ।

$$\text{तसर्थ } K \text{ आउने सम्भाव्यता } P(K) = \frac{n(K)}{n(S)} = \frac{4}{52} \text{ हुन्छ ।}$$

पहिलो तासलाई पुनः सोही गड्डीमा नराख्दा जम्मा $52 - 1 = 51$ ओटा तास भए । एककाको सङ्ख्या 4 हुन्छ ।

$$\text{त्यसैले, } n(S_1) = 51, n(A) = 4 \text{ हुन्छ ।}$$

$$\text{दोस्रो तास } A \text{ आउने सम्भाव्यता } P(A) = \frac{n(A)}{n(S_1)} = \frac{4}{51} \text{ भयो ।}$$

$$\text{पहिलो तास } K \text{ र दोस्रो तास } A \text{ आउने सम्भाव्यता } P(K \cap A) = ?$$

यहाँ दुवै घटना पारस्परिक आश्रित घटना भए ।

$$\text{हामीलाई थाहा } \text{छ } P(K \cap A) = P(K) \times P(A) = \frac{4}{52} \times \frac{4}{51} = \frac{4}{663}$$

$$\text{अतः पहिलो तास बादशाह (K) र दोस्रो तास एक्का (A) पर्ने सम्भाव्यता} = \frac{4}{663}$$

उदाहरण ६

एउटा भोलामा ५ ओटा निला र ६ ओटा राता गुच्चाहरू छन्। तीमध्ये दुईओटा गुच्चा नहेरी निकाल्दा तलका अवस्थामा पहिलो गुच्चा रातो र दोस्रो निलो गुच्चा आउने सम्भाव्यता कति हुन्छ ?

- (क) पहिलो गुच्चालाई पुनः राखेर दोस्रो निकाल्दा
- (ख) पहिलो नराखीकन दोस्रो गुच्चा निकाल्दा ।

समाधान

एउटा भोलामा भएका जम्मा गुच्चा सङ्ख्या $n(S) = 5 + 6 = 11$

एउटा गुच्चा निकाल्दा,

$$\text{रातो गुच्चा पर्ने सम्भाव्यता } P(R) = \frac{n(R)}{n(S)} = \frac{6}{11}$$

$$\text{निलो गुच्चा पर्ने सम्भाव्यता } P(B) = \frac{n(B)}{n(S)} = \frac{5}{11}$$

(क) पहिलो गुच्चा पुनः भोलामा राखी एकपछि अर्को क्रमशः निकाल्दा,

$$\text{पहिलो गुच्चा रातो र दोस्रो गुच्चा निलो पर्ने सम्भाव्यता } P(R \cap B) = ?$$

$$\text{पहिलो गुच्चा रातो आउने सम्भाव्यता } P(R) = \frac{6}{11}$$

$$\text{दोस्रो गुच्चा निलो आउने सम्भाव्यता } P(B) = \frac{5}{11}$$

$$\begin{aligned} \text{पहिलो गुच्चा रातो र दोस्रो गुच्चा निलो पर्ने सम्भाव्यता } P(R \cap B) &= P(R) \times P(B) \\ &= \frac{6}{11} \times \frac{5}{11} = \frac{30}{121} \end{aligned}$$

(ख) पहिलो गुच्चा पुनः भोलामा नराखी एकपछि अर्को क्रमशः निकाल्दा,

$$\text{पहिलो गुच्चा रातो आउने सम्भाव्यता } P(R) = \frac{6}{11}$$

अब भोलामा जम्मा $11 - 1 = 10$ ओटा गुच्चा रहे ।

$$\text{दोस्रो गुच्चा निलो आउने सम्भाव्यता } P(B) = \frac{5}{10}$$

$$\begin{aligned} \text{पहिलो गुच्चा रातो र दोस्रो गुच्चा निलो पर्ने सम्भाव्यता } P(R \cap B) &= P(R) \times P(B) \\ &= \frac{6}{11} \times \frac{5}{10} = \frac{3}{11} \end{aligned}$$

अभ्यास 14.2

1. एउटा सिक्का र एउटा डाइस एकसाथ उफार्दा सिक्कामा पछिल्लो भाग (T) र डाइसमा 3 आउने सम्भाव्यता निकाल्नुहोस् ।
2. एउटा बाक्समा 2 ओटा हरिया, 3 ओटा राता र 5 ओटा काला उस्तै र उत्रै बल राखिएका छन् । त्यसबाट नहेरीकन एउटा बल निकाली पुनः त्यसमा राखी अर्को बल नहेरी निकाल्दा निम्नअनुसारका बलहरू आउने सम्भाव्यता पत्ता लगाउनुहोस् :
 - (क) दुवै एउटै रडका
 - (ख) दुईओटा भिन्ना भिन्नै रडका
 - (ग) कम्तीमा एउटा बल रातो अथवा कालो रडको
3. एउटा बाक्समा 2 ओटा हरिया, 3 ओटा राता र 5 ओटा कालो उस्तै र उत्रै बलहरू राखिएका छन् । त्यसबाट नहेरीकन एउटा बल निकाली पुनः त्यसमा नराखी अर्को बल नहेरी निकाल्दा निम्नअनुसारका बलहरू आउने सम्भाव्यता पत्ता लगाउनुहोस् :
 - (क) दुवै एउटै रडका
 - (ख) दुईओटा भिन्ना भिन्नै रडका
 - (ग) कम्तीमा एउटा बल रातो अथवा कालो रडको
4. एउटा भोलामा राखिएका उस्तै उत्रै 7 ओटा राता र 8 ओटा पहेला बलमा दुईओटा बल पालैपालो निकाल्दा दुवै पटक रातो अथवा पहेलो बल आउने सम्भाव्यता पत्ता लगाउनुहोस् । (पहिले निकालिएको बल पुनः भोलामा नराख्ने ।)
5. राम्ररी फिटिएको 52 पत्तीको एक गद्दी सेट तासबाट नहेरीकन एउटा तास भिक्केर पुनः त्यसमा नराखी नहेरीकनै दोस्रो तास भिक्कदा,
 - (क) दुवै पटक एकका पर्ने सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
 - (ख) एक एकओटा एकका वा बादशाह पर्ने सम्भाव्यता कति हुन्छ ? पत्ता लगाउनुहोस् ।
6. एउटा भोलामा रातो, हरियो र कालो एक एकओटा उस्तै र उत्रै गुच्चा राखिएका छन् । उक्त भोलाबाट नहेरीकन एउटा गुच्चा निकाल्ने र पुनः त्यसमा नराखी अर्को गुच्चा निकाल्दा हुने सबै सम्भाव्यताहरू पत्ता लगाउनुहोस् ।

परियोजना कार्य

सम्भाव्यताको प्रयोग दैनिक जीवनमा कहाँ कहाँ हुन्छ, खोजी गर्नुहोस् । यसको सकारात्मक प्रयोग सम्बन्धमा एक लेख तयार गरी कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।

उत्तर


1. $\frac{1}{12}$
2. (क) $\frac{19}{50}$ (ख) $\frac{31}{50}$ (ग) $\frac{24}{25}$
3. (क) $\frac{14}{45}$ (ख) $\frac{31}{45}$ (ग) $\frac{44}{45}$ 4. $\frac{7}{15}$
5. (क) $\frac{1}{221}$ (ख) $\frac{8}{663}$ 6. $\frac{1}{6}$

14.3 वृक्ष चित्र (Tree Diagram)

क्रियाकलाप 5

एउटा सिक्कालाई दुई पटक उफार्दा तिनीहरूमा आउने घटनाको सूची बनाउनुहोस् ।

जस्तैः एउटा सिक्कालाई दुई पटक उफार्दा आउने नतिजालाई निम्नानुसार देखाउन सकिन्छ :



कुनै पनि परीक्षणबाट आउन सक्ने नतिजालाई प्रस्तुत गरिने माथिको जस्तै चित्रलाई वृक्ष चित्र भनिन्छ । यसमा परीक्षणका प्रत्येक नतिजालाई हाँगाहरूले जनाइन्छ । यसले तिनीहरूको सम्भाव्यताको नमुना क्षेत्र र सम्भाव्यता पत्ता लगाउन सकिन्छ, जस्तैः माथिको परीक्षणमा नमुना क्षेत्र $S = \{ HH, HT, TH, TT \}$ हुन्छ ।


उदाहरण 1

एउटा डाइस र सिक्कालाई एकपछि अर्को गर्दै उफार्दा आउन सक्ने नतिजा र तिनीहरूको सम्भाव्यतालाई

जनाउने वृक्ष चित्र तयार गर्नुहोस् ।

समाधान

एउटा डाइस र सिक्कालाई एकपछि अर्को गर्दै उफार्दा आउने घटना र तिनीहरूको सम्भाव्यतालाई जनाउने वृक्ष चित्र निम्नानुसार रहेको छ :




उदाहरण 2

राम्रारी फिटिएको 52 पत्ती तासको गड्डीबाट पहिलो तास निकालेर पुनः उक्त गड्डीमा नमिसाई दोस्रो तास निकाल्दा रातो वा कालो तास आउन सक्ने घटना र तिनीहरूको सम्भाव्यतालाई जनाउने वृक्ष चित्र तयार गर्नुहोस् :

समाधान

तासको गड्डीबाट पहिलो तास निकालेर पुनः उक्त गड्डीमा नमिसाई दोस्रो तास निकाल्दा आउन सक्ने घटना र तिनीहरूको सम्भाव्यतालाई जनाउने वृक्ष चित्रलाई निम्नानुसार देखाउन सकिन्छ :




उदाहरण 3

तीनओटा सिक्कालाई एकपछि अर्को गढै क्रमशः उफार्दा,

- (क) आउन सक्ने घटना र तिनीहरूको सम्भाव्यतालाई जनाउने वृक्ष चित्र तयार गर्नुहोस् ।
 (ख) कम्तीमा 2 ओटा अग्रभाग (H) आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

समाधान

- (क) तीनओटा सिक्कालाई एकपछि अर्को गढै क्रमशः उफार्दा आउन सक्ने घटना र तिनीहरूको सम्भाव्यतालाई जनाउने वृक्ष चित्रलाई निम्नानुसार देखाउन सकिन्छ :



- (ख) नमुना क्षेत्र (S) = {HHH, HHT, HTH, HTT, THH, THT, TTH, TTT} $\therefore n(S) = 8$

कम्तीमा 2 ओटा अग्र भाग आउने (A) = {HHH, HHT, HTH, THH} $\therefore n(A) = 4$

$$P(A) = \frac{n(A)}{n(S)} = \frac{4}{8} = \frac{1}{2}$$


उदाहरण 4

एउटा भोलामा 12 ओटा निला, 15 ओटा हरिया र 18 ओटा सेता बराबर आकारका बल रहेका छन्। दुईओटा बल एकपछि अर्को गर्दै नहेरीकन निकाल्दा बन्ने घटनालाई वृक्ष चित्रमा देखाउनुहोस्। उक्त वृक्ष चित्रको प्रयोग गरी तलका सम्भाव्यता पत्ता लगाउनुहोस् :

- (क) दुवै बल निलो आउने
- (ख) पहिलो बल सेतो र दोस्रो बल हरियो आउने
- (ग) एउटा बल निलो र अर्को सेतो बल आउने

समाधान

भोलामा भएका 12 ओटा निला (B), 15 ओटा हरिया (G) र 18 ओटा सेता (W) बराबर आकारका बलबाट 2 ओटा बल एकपछि अर्को नहेरी निकाल्दा आउने घटना र तिनीहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा निम्नानुसार देखाउन सकिन्छ :



अब वृक्ष चित्रको प्रयोग गर्दा,

- (क) दुवै निलो बल पर्ने $P(BB) = \frac{1}{15}$
(ख) पहिलो सेतो र दोस्रो हरियो पर्ने $P(WG) = \frac{3}{22}$
(ग) एउटा निलो र अर्को सेतो पर्ने $P(BW) + P(WB) = \frac{6}{55} + \frac{6}{55} = \frac{12}{55}$

अभ्यास 14.3

- एउटा सिक्कालाई तीन पटक उफार्दा आउने सम्भावित घटनालाई वृक्ष चित्रमा देखाउनुहोस् र निम्नानुसारका सम्भाव्यताहरू पत्ता लगाउनुहोस् :
 - सबै तीनओटा पश्च भाग (T)
 - कम्तीमा दुईओटा अग्र भाग (H)
 - तीनओटा पश्च भाग (T)
- रातो, निलो र खैरो तीनओटा रड भएको एउटा स्पिनर घुमाएर एउटा सिक्का उफार्दा आउन सक्ने सबै घटनालाई देखाउने वृक्षचित्र तयार पार्नुहोस् । वृक्ष चित्रको प्रयोग गरी तलका सम्भाव्यताहरू पत्ता लगाउनुहोस् :
 - स्पिनरको सुई रातो रडमा अडिने र सिक्कामा H आउने
 - स्पिनरको सुई खैरो रडमा अडिने र सिक्कामा T अथवा H आउने
- एउटा सिक्कालाई र एउटा डाइसलाई एकपछि अर्को गरी उफारियो । यसरी उफार्दा आउनसक्ने सबै घटनालाई वृक्ष चित्रमा देखाउनुहोस् । वृक्ष चित्रको प्रयोग गरी तलका सम्भाव्यता पत्ता लगाउनुहोस् :
 - सिक्कामा H र डाइसमा जोर सङ्ख्या आउने
 - सिक्कामा T र डाइसमा वर्ग सङ्ख्या आउने
- राम्ररी फिटिएको 52 पत्ती तासको गढ्डीबाट एउटा तास थुत्दा (हुकुम, चिडी, इँटा र पान) मध्ये एउटा आउने र त्यसपछि सिक्कालाई उफार्दा आउने सम्भाव्य घटना जनाउने वृक्ष चित्र तयार गर्नुहोस् । उक्त वृक्ष चित्र प्रयोग गरी (क) रातो र H आउने (ख) कालो र T आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
- एउटा भोलामा भएका 7 ओटा राता र 5 ओटा हरिया गुच्चाबाट नहेरीकन 3 ओटा गुच्चा एकपछि अर्को पालैपालो निकाल्दा (i) पुनः राखेर (ii) पुनः नराखीकन आउनसक्ने घटनालाई जनाउने वृक्ष चित्र तयार पार्नुहोस् ।

परियोजना कार्य

52 पत्ती तासको गड्ढी लिनुहोस् । त्यसपछि पालैपालो 3 ओटा तास पहिलोलाई नराखी / नहेरीकन एकपछि अर्को तास थुदै जानुहोस् । उक्त 3 ओटा तासमध्ये,

- (क) सबै 3 ओटा हुकुम आउने
- (ख) 2 ओटामात्र हुकुम आउने
- (ग) 1 ओटामात्र हुकुम आउने
- (घ) कति पनि हुकुम नआउने सम्भाव्यतालाई वृक्ष चित्रका माध्यमबाट प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | | | |
|----------------------|-------------------|----------------------|----------------------|----------------------------|
| 1. $\frac{1}{8}$ | (ख) $\frac{1}{2}$ | (ग) $\frac{1}{8}$ | 2. (क) $\frac{1}{6}$ | (ख) $\frac{1}{3}$ |
| 3. (क) $\frac{1}{4}$ | (ख) $\frac{1}{6}$ | 4. (क) $\frac{1}{4}$ | (ख) $\frac{1}{4}$ | 5. शिक्षकलाई देखाउनुहोस् । |

मिश्रित अभ्यास

1. 50 जना मानिसको उचाइ (से.मि.मा) तल दिइएको छ :

उचाइ (से.मि.मा)

125, 137, 155, 149, 122, 128, 133, 144, 115, 118, 142, 145, 151, 157, 159, 160, 165, 162, 156, 158, 155, 141, 147, 149, 148, 159, 154, 155, 166, 168, 169, 172, 174, 173, 176, 161, 164, 163, 149, 150, 154, 153, 152, 164, 158, 159, 162, 157, 156, 155.

- (क) उक्त तथ्याङ्कलाई 10 को वर्गान्तर बनाई बारम्बारता तालिका तयार पार्नुहोस् ।
- (ख) माथिको बारम्बारता तालिकाबाट मध्यक पत्ता लगाउनुहोस् ।
- (ग) माथि (क) मा तयार पारिएको बारम्बारता तालिकालाई हिस्टोग्राममा देखाउनुहोस् ।
- (घ) माथिको तथ्याङ्को मध्यिका मान कति होला ? पत्ता लगाउनुहोस् ।

2. तलको तालिकाले एउटा विद्यालयका विद्यार्थीको तौल (kg) मा जनाउँछ :

तौल (Kg)

18, 20, 13, 24, 35, 34, 56, 45, 33, 23, 24, 56, 33, 22, 26, 35, 39, 44, 42, 47, 46, 48, 55, 51, 44, 40, 47, 49, 34, 31, 28, 29, 35, 39, 28, 48, 51, 50, 47, 23, 19, 27, 57, 42, 33, 23, 38, 36, 45, 45, 37, 29, 27, 22, 28, 36, 35, 57, 54, 40, 50, 30, 29,

- (क) माथिको तथ्याङ्कबाट 5 वर्गान्तरमा बारम्बारता तालिका तयार पार्नुहोस् ।
- (ख) भन्दा सानो र भन्दा ठुलो बारम्बारता तालिका तयार पार्नुहोस् ।
- (ग) बहुलक र मध्यिकाको फरक पत्ता लगाउनुहोस् ।

3. एउटा समुदायमा जागिरेहरूको उमेरका बारेमा गरिएको सर्वेक्षणमा निम्नअनुसारको तथ्याङ्क प्राप्त भयो :

उमेर (वर्षमा)	0-15	15-30	30-45	45-60	60-75
मानिस सङ्ख्या	5	6	10	6	3

- (क) माथिको तालिकामा सबैभन्दा धेरै जागिरे कुन उमेर समूहका रहेछन् ?
 (ख) जागिरेहरूको औसत उमेर कति रहेछ ? पत्ता लगाउनुहोस् ।
 (ग) एन्जलले औसत र मध्यिका एउटै वर्गान्तरमा पर्छ भने के यो कुरा ठिक हो ? पुष्टि गर्नुहोस् ।

4. याहा नगरपालिकाका 40 घरधुरीले मासिक खपत गर्ने बिजुलीको विवरण निम्नानुसार रहेको छ :

खपत युनिट	10-20	20-30	30-40	40-50	50-60	60- 70	70- 80
घरधुरी सङ्ख्या	5	6	8	9	7	4	1

- (क) माथिको तालिकाबाट भन्दा सानो र भन्दा ठुलो सञ्चित बारम्बारता तालिका तयार पार्नुहोस् ।
 (ख) प्रश्न (क) को उत्तरका आधारमा सञ्चित बारम्बारता वकहरू तयार पार्नुहोस् ।
 (ग) के औसत र मध्यिका एउटै वर्गान्तरमा पर्छन् । गणना गर्नुहोस् ।

5. दिइएको तथ्याङ्कले एउटा अस्पतालमा एक हप्तामा भर्ना हुने बिरामीको सङ्ख्या जनाउँछन् :

उमेर (वर्षमा)	0-10	10-20	20-30	30-40	40-50	50-60	60-70	70-80	80-90
बिरामी सङ्ख्या	4	5	8	13	12	8	4	9	7

- (क) माथिको तथ्याङ्कबाट पहिलो चतुर्थांश र तेस्रो चतुर्थांश पत्ता लगाउनुहोस् ।
 (ख) माथिको तथ्याङ्कको कुन मानले बिरामीको सङ्ख्यालाई बराबर दुई भागमा विभाजन गर्छ होला ?
 (ग) निरुताले बहुलक र मध्यिका एउटै वर्गान्तरमा पर्छ भन्नुभयो के उहाँ ठिक हुनुहुन्छ ? पुष्टि गर्नुहोस् ।

6. दिइएको तथ्याङ्कले लाम्पाटनका केही परिवारको मासिक खर्च (हजारमा) जनाउँछ भने,

खर्च (रु. 000)	10-20	20-30	30-40	40-50	50-60
परिवार सङ्ख्या	3	2	6	5	4

- (क) माथिको तथ्याङ्कबाट बहुलक पर्ने वर्गान्तर लेख्नुहोस् ।
 (ख) माथिको तथ्याङ्कबाट सबैभन्दा धेरै परिवारले गर्ने खर्च कति रहेछ ? पत्ता लगाउनुहोस् ।
 (ग) माथिको तथ्याङ्कबाट पहिलो चतुर्थांश र तेस्रो चतुर्थांश पत्ता लगाउनुहोस् ।

7. कक्षा 10 को दोस्रो त्रैमासिक परीक्षामा 30 पूर्णाङ्गको गणित विषयको परीक्षामा विद्यार्थीले प्राप्त गरेको अड्कलाई तलको तालिकामा दिइएको छ । उक्त तथ्याङ्क हेरी सोधिएका प्रश्नको जवाफ दिनुहोस् :

प्राप्ताङ्क	0 - 5	5 - 10	10 - 15	15 - 20	20 - 25	25 - 30
विद्यार्थी सङ्ख्या	2	4	5	3	2	4

- (क) कक्षा 10 मा 20 भन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीको सङ्ख्या कति रहेछ ?
 (ख) दिइएको तालिकाको आधारमा सञ्चित बारम्बरता तालिका बनाउनुहोस् ।
 (ग) माथिको तालिकाबाट तथ्याङ्कलाई बराबर ४ भागमा बाँड्ने तथ्याङ्क पत्ता लगाउनुहोस् ।
 (घ) मध्यिकाको आधारमा मध्यिका प्राप्ताङ्कभन्दा कम अड्क प्राप्त गर्ने अधिकतम विद्यार्थी कर्ति जना हुन्छन् ?

8. तीनओटा सिक्कालाई एकै पटक उफार्दा,

- (क) आउने सम्भावित नमुना क्षेत्र लेख्नुहोस् ।
 (ख) एउटा मात्र अग्र भाग आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (ग) कम्तीमा 2 ओटा पश्च भाग (T) आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (घ) अग्रभाग (H) नआउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (ङ) 2 ओटा H आउने अथवा H नआउने घटनाको सम्भाव्यता पत्ता लगाउनुहोस् ।

9. राम्ररी फिटिएका 52 पत्ती तासको गद्दीबाट एउटा तास थुत्दा,

- (क) एकका आउने सम्भाव्यता कति हुन्छ ?
 (ख) हुकुम वा इँटा पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (ग) हुकुम वा एकका आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (घ) चिर्डी वा मुहार भएको पत्ती आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

10. एउटा सिक्का उफारेर र चारओटा रड (निलो, हरियो, रातो, प्याजी) को बराबर एक एक खण्ड भएको स्पिनरलाई एकसाथ घुमाइयो :

- (क) उक्त परीक्षणलाई वृक्ष चित्रमा देखाउनुहोस् । परीक्षणको छुट्टाछुट्टै र सँगसँगैको सम्भावी नमुना क्षेत्र पत्ता लगाउनुहोस् ।
 (ख) सिक्काको H र स्पिनरको सुई हरियो वा निलोमा अडिने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (ग) सिक्काम H र स्पिनरको सुई हरियोमा अडिने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

11. राम्ररी फिटिएको 52 पत्ती तासको गद्दीबाट दुईओटा तास एकपछि अकों गर्दै तान्दा,

- (क) यदि पहिलो तास पुनः राखेर दोस्रो तास थुत्दा दुवै तास हुकुम आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (ख) यदि पहिलो तास पुनः नराखेर दोस्रो तास तान्दा पहिलो तास हुकुम र दोस्रो तास पान आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 (ग) माथि (क) र (ख) को सम्भाव्यतालाई छुट्टाछुट्टै वृक्ष चित्रमा देखाउनुहोस् ।

- 12. एउटा भोलामा राखिएका 7 ओटा राता र 8 ओटा पहँला उस्तै उत्रै बल राखिएका छन् :**
- (क) दुईओटा बल पालैपालो निकाल्दा (पहिले निकालिएको बल पुनः भोलामा नराख्ने) दुवै पटक रातो बल आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
- (ख) दुईओटा बल पालैपालो निकाल्दा (पहिले निकालिएको बल पुनः भोलामा राख्ने) दुवै पटक रातो बल आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
- (ग) रमिलाले माथिका दुवै अवस्था अनाश्रित घटना हुन भनिन् । के उनी सही छिन्, लेख्नुहोस् ।
- 13. एउटा भोलामा रातो, हरियो र कालो एक एकओटा उस्तै र उत्रै गुच्चा राखिएका छन् । उक्त भोलाबाट नहेरीकन एउटा गुच्चा निकाल्ने र पुनः त्यसमा नराखी अर्को गुच्चा निकाल्दा हुने,**
- (क) उक्त घटनालाई वृक्ष चित्रमा प्रस्तुत गर्नुहोस् ।
- (ख) उक्त घटनाको सम्भाव्यता पत्ता लगाउनुहोस् ।
- 14. एउटा सिक्कालाई र एउटा डाइसलाई एकपछि अर्को गरी उफारियो :**
- (क) यसरी उफार्दा आउनसक्ने सबै घटनालाई वृक्ष चित्रमा देखाउनुहोस् ।
- (ख) वृक्ष चित्रको प्रयोग गरी तलका सम्भाव्यता पत्ता लगाउनुहोस् ।
- (अ) सिक्कामा H र डाइसमा जोर सङ्ख्या आउने
- (आ) सिक्कामा T र डाइसमा वर्ग सङ्ख्या आउने
- (ग) माथि (ख) का घटना अनाश्रित हुन् त ? कारणसहित लेख्नुहोस् ।
- 15. राम्ररी फिटिएका 52 पत्ती तासको गड्डीबाट एउटा तास थुद्वा (हुकुम, चिडी, इँटा र पान) मध्ये एउटा आउने र त्यसपछि सिक्कालाई उफारिएको छ ।**
- (क) आउन सक्ने सबै सम्भाव्य घटना जनाउने वृक्ष चित्र तयार गर्नुहोस् ।
- (ख) उक्त वृक्ष चित्रका आधारमा परीक्षणका नमुना क्षेत्र लेख्नुहोस् ।
- (ग) उक्त वृक्ष चित्र प्रयोग गरी
- (अ) रातो र H आउने (आ) कालो र T आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
- (घ) विकासले तास र सिक्काबाट आउने घटना आपसमा पराश्रित हुने कूरा बताए के विकासको भनाइ ठिक हो, कारण सहित लेख्नुहोस् ।
- 16. एउटा भोलामा भएका 7 ओटा रातो 5 ओटा हरियो गुच्चाबाट नहेरीकन 3 ओटा गुच्चा एकपछि अर्को पालैपालो [(क) पुनः राख्ने, (ख) पुनः नराखीकन] निकाल्दा निम्नलिखित अवस्थामा आउन सक्ने घटनालाई जनाउने वृक्ष चित्र तयार पार्नुहोस्,**
- (क) वृक्ष चित्रका आधारमा दुवै गुच्चा रातो पर्ने सम्भाव्यता कर्ति हुन्छ ?
- (ख) दुवै गुच्चा हरियो पर्ने सम्भाव्यता कर्ति हुन्छ ?
- (ग) के पहिलो रातो र दोस्रो हरियो पर्ने सम्भाव्यता तथा पहिलो हरियो र दोस्रो रातो पर्ने सम्भाव्यता बराबर हुन्छन् ? (पहिलो भिकेको बल नराखी दोस्रो भिक्ने)

- 17.** १ देखि २० सम्म लेखिएका सङ्ख्या पत्तीबाट एउटा पत्ती नहेरीकन थुद्दा,
- ३ ले भाग जाने र ५ ले भाग जाने सङ्ख्या पत्तीहरूको सूची बनाउनुहोस् ?
 - ३ ले मात्र भाग जाने सङ्ख्या पत्ती वा ५ ले मात्र भाग जाने सङ्ख्या पत्ती पर्ने सम्भाव्यता कति हुन्छ ?
 - कोपिलाले भनिन् “प्रश्न (क) को घटनाहरू पारस्परिक निषेधक घटना होइन ।” के कोपिलाको भनाइ ठिक छ ? कारणसहित प्रस्तु पार्नुहोस् ।
 - ३ ले भाग जाने अथवा ५ ले भाग जाने सङ्ख्या पत्ती पर्ने सम्भाव्यता कति हुन्छ ?
- 18.** एउटा भोलामा ५ राता र ३ निला बल छन् । एउटा बल नहेरीकन तिकालिएको छ र पुनः प्रतिस्थापन गरिएको छ । त्यसपछि अर्को बल तिकालिन्छ भने,
- दुवै बल निलो आउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 - तीमध्ये कुनै पनि बल निलो नआउने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
 - माथिको दुवै सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् ।


उत्तर

- 1 देखि ७ सम्म शिक्षकलाई देखाउनुहोस् ।
8. (क) {HHH, HHT, HTH, HTT, THH, THT, TTH, TTT}
- $\frac{3}{8}$ (ग) $\frac{1}{2}$ (घ) $\frac{1}{8}$ (ड) $\frac{1}{2}$
9. (क) $\frac{1}{13}$ (ख) $\frac{1}{2}$ (ग) $\frac{4}{13}$ (घ) $\frac{11}{26}$
10. (ख) $\frac{1}{4}$ (ग) $\frac{1}{8}$ 11. (क) $\frac{1}{16}$ (ख) $\frac{13}{204}$ (ग) शिक्षकलाई देखाउनुहोस् ।
12. (क) $\frac{1}{5}$ (ख) $\frac{49}{225}$ (ग) छैनन्
13. शिक्षकलाई देखाउनुहोस् ।
14. (ख) अ) $\frac{1}{4}$ आ) $\frac{1}{6}$ (ग) हुन्
- 15 र 16 शिक्षकलाई देखाउनुहोस् ।
17. (क) $M_3 = \{3, 6, 9, 12, 15, 18\}$, $M_5 = \{5, 10, 15, 20\}$ (ख) $\frac{2}{5}$
 (ग) ठीक छ (घ) $\frac{9}{20}$
18. (क) $\frac{9}{64}$ (ख) $\frac{25}{64}$

15.0 पुनरवलोकन (Review)

समकोणी त्रिभुज ABC दिइएको छ । यसका आधारमा सोधिएका प्रश्नमा छलफल गर्नुहोस् :

- समकोणी त्रिभुज ABC को क्षेत्रफल कति हुन्छ ?
- त्रिकोणमितीय अनुपातहरू $\sin\theta$, $\cos\theta$ र $\tan\theta$ को अनुपात पत्ता लगाउनुहोस् ।
- समकोणी त्रिभुज ABC मा भुजाहरूको सम्बन्ध के हुन्छ ? यस सम्बन्धलाई के भनिन्छ ?
- यदि $AB = 6$ से.मि. र $AC = 10$ से.मि. भए त्रिकोणमितीय अनुपातहरू पत्ता लगाउनुहोस् ।
- $\theta = 0^\circ$, $\theta = 30^\circ$, $\theta = 45^\circ$, $\theta = 60^\circ$ र $\theta = 90^\circ$ भएको अवस्थामा $\sin\theta$, $\cos\theta$ र $\tan\theta$ का मानहरू के के होलान् ?



कोणहरू अनुपातहरू	0°	30°	45°	60°	90°
\sin	0	$\frac{1}{2}$	$\frac{1}{\sqrt{2}}$	$\frac{\sqrt{3}}{2}$	1
\cos	1	$\frac{\sqrt{3}}{2}$	$\frac{1}{\sqrt{2}}$	$\frac{1}{2}$	0
\tan	0	$\frac{1}{\sqrt{3}}$	1	$\sqrt{3}$	∞

15.1 उन्नतांश कोण र अवनति कोण (Angle of Elevation and Angle of Depression)


क्रियाकलाप 1

रामनरेशले विद्यालयको चउरमा रुखतिर हेरी केही कुराहरू मनमा सोचिरहेको जस्तो देखिन्छ । यतिकैमा उनका गणित शिक्षक आइपुग्नुहुन्छ ।



शिक्षक : रामनरेश तिमीलाई के भयो ? किन एकोहोरो रुखतिर हेरिरहेको ?

रामनरेश : सर नमस्कार । सर यो रुख कति अग्लो होला ? रुख र म उभिएको ठाउँविचको दुरी कति होला ? विद्यालयमा भएको भन्दाको उचाइ कति होला ? यी सबै कुरा कसरी पत्ता लगाउन सकिन्छ होला भनेर सोचिरहेको सर ।




शिक्षक : पख पख रामनरेश । एकै पटक कति धेरै प्रश्न सोध्नु भएको । अब कक्षा कोठामा गाएर एउटा एउटा प्रश्नको चित्र बनाएर साथीसँग पनि छलफल गरौं ल ! (दुवै जना कक्षाकोठामा जान्दछन् ।)

शिक्षक : रामनरेश तपाईंले सोध्नु भएको पहिलो प्रश्न चउरको रुख कति अग्लो होला ? भन्ने हो है । यसलाई शैक्षणिक पाटीमा चित्रमा देखाएको छु । हामीले रुखका टुप्पामा हेर्दा बन्ने कोणलाई θ मानौँ । चित्रमा $BD = CE$ छ । अब AD को मान पत्ता लगाउन सक्यौ भने रुखका उचाइ त पत्ता लगाउन सकिहाल्छौँ नि । समकोण त्रिभुज ADE बन्यो । कक्षा 9 मा त्रिकोणमितीय अनुपात निकालेको सम्फन्नु त ।

ओमकुमारी : सर हाम्रो आँखाले रुखका टुप्पामा हेर्दा बनेको कोणलाई के भनिन्छ ? यो कसरी पत्ता लगाउन सकिन्छ ?


शिक्षक : ओमकुमारी, सबैभन्दा पहिला त हाम्रो आँखाले रुखको टुप्पामा हेर्दा जमिनसँग समानान्तर हुने गरी हाम्रो आँखाको उचाइबाट एउटा काल्पनिक रेखा कोर्नु पर्छ (चित्रमा DE) । हो त्यही रेखासँग हाम्रो दृष्टिरेखाले (चित्रमा EA) बनाएको कोण नै हामीले रुखको टुप्पामा हेर्दा बनेको कोण हो । यसलाई उन्नतांश कोण भनिन्छ । चित्रमा $\angle AED$ उन्नतांश कोण हो ।



रामनरेश : सर रुखको टुप्पो (चित्रमा बिन्दु A) बाट बिन्दु E मा हेर्दा पनि त कोण त बाबार हुन्छ, होइन र ? यसलाई के भनिन्छ ?

शिक्षक : रामनरेश हो तपाईंले भन्नु भएको ठिक हो । यसमा पनि हामीले सबैभन्दा पहिलो रुखको टुप्पोबाट जमिनसँग समानान्तर हुने गरी रुखको टुप्पोका उचाइमा एउटा काल्पनिक रेखा कोर्नु पर्छ (चित्रमा AF) । हो त्यही रेखासँग हाम्रो दृष्टिरेखाले (चित्रमा AE) बनाएको कोण नै हामीले रुखको टुप्पोबाट हेर्दा बनेको कोण हो । यसलाई अवनति कोण भनिन्छ । यो चित्रमा $\angle FAE$ अवनति कोण हो । अब तलका कथनहरूमा कुन अवस्थामा उन्नतांश कोण र कुन अवस्थामा अवनति कोण बन्छ छलफल गर्नुहोस् ।

- (क) जमिनबाट घरको छतमा हेर्दा
 (ख) जमिनबाट रुखको टुप्पोमा हेर्दा
 (ग) जमिनबाट टावरको टुप्पोमा हेर्दा
 (घ) घरको छतबाट जमिनमा गुडिरहेको गाडी हेर्दा
 (ङ) घरहराबाट भुइँमा हेर्दा
 (च) विद्यालय भवनको छतबाट चउरमा हेर्दा आदि ।



कुनै स्थानबाट अग्लो स्थानमा रहेको वस्तुलाई तलबाट हेर्दा दृष्टिरेखाले जमिनसँग समानान्तर हुने रेखासँग बनाएको कोणलाई उन्नतांश कोण (Angle of Elevation) भनिन्छ । दिइएको चित्रमा $\angle AED$ उन्नतांश कोण हो । कुनै अग्लो स्थानबाट होचो भागमा रहेको कुनै वस्तुलाई हेर्दा दृष्टिरेखाले क्षितिज रेखासँग बनाएको कोणलाई अवनति कोण (Angle of depression) भनिन्छ । चित्रमा $\angle FAE$ अवनति कोण हो । यी कोणहरू नाप्ने यन्त्रलाई क्लाइनोमिटर (Clinometer) भनिन्छ ।

रामनरेश : सर हामीले रुखका टुप्पामा हेर्दा बन्ने उन्नतांश कोण र रुखको विच भागतिर हेर्दा बन्ने उन्नतांश कोण कुन ठुलो हुन्छ ?

शिक्षक : तपाईंले नै हेरेर पत्ता लगाउनु है । तपाईंले रुखको विचमा वा टुप्पोमा हेर्दा आँखाको तन्काइ कस्तो रहन्छ ?

रामनरेश : सर रुखकोविच भागतिर हेर्दाभन्दा टुप्पोमा हेर्दा आँखाको तन्काइ ठुलो भयो । रुखको टुप्पोमा हेर्दा बन्ने उन्नतांश कोण रुखको विच भागतिर हेर्दा बन्ने उन्नतांश कोणभन्दा ठुलो हुन्छ, जस्तो लाग्यो ।


शिक्षक : तपाईंले ठिक भन्नुभयो । रुखको टुप्पोमा हेर्दा बन्ने उन्नतांश कोण रुखको विच भागतिर हेर्दा बन्ने उन्नतांश कोणभन्दा ठुलो हुन्छ । त्यस्तै रुखको टुप्पोबाट हेर्दा बन्ने अवनति कोणमा पनि टाढा हेर्दाभन्दा नजिक हेर्दा कोण ठुलो बन्न्छ । ल आजलाई यति नै गरौँ । अरु भोलि गरौँला है ।

क्रियाकलाप 2

(भोलिपल्ट कक्षामा)

ओमकुमारी : सर हिजो हामीले रुखको उचाइ पत्ता लगाउने कुरा गर्दै थियौँ । चउरमा रुखको उचाइ कसरी पत्ता लगाउने होला ?

शिक्षक : समकोण त्रिभुज ADE मा, यदि $\angle AED$ को मान र हामीबाट रुखसम्मको दुरी ED थाहा



भयो भने त निकाल्न सकिहाल्छौं नि । अब क्लाइनोमिटरले रुखको टुप्पोमा हेरौं त । रुखको टुप्पोको उन्नतांश कोण 45° पाइयो । तपाईंको आँखासम्मको उचाइ $CE = 1.6$ m, उन्नतांश कोण $\angle AED = 45^\circ$ र तपाईंबाट रुखको फेदसम्मको दुरी $BC = DE = 30$ m भए,

समकोण त्रिभुज ADE बाट

$$\tan 45^\circ = \frac{AD}{30}$$

$$\text{अथवा, } 1 = \frac{AD}{30}$$

तसर्थ $AD = 30$ m

त्यसैले रुखका पूरा उचाइ $= 30 + 1.60 = 31.60$ m रहेछ ।

उदाहरण 1

1.80 m अग्लो मानिसले **20 m** पर रहेको रुखका टुप्पामा अवलोकन गर्दा 45° को उन्नतांश कोण बनेको छ भने रुखका उचाइ कति हुन्छ, पत्ता लगाउनुहोस् :

समाधान

यहाँ मानिसको दृष्टिरेखाले जमिनसँग समानान्तर हुने गरी रुखका टुप्पामा अवलोकन गर्दा 45° को कोण बनेको छ ।

चित्रमा,

रुखको पूरा उचाइ $(x + 1.80)$ m छ भने मानिसको उचाइ 1.80 m छ ।


अब समकोणी त्रिभुज ABC बाट

$$\tan 45^\circ = \frac{x}{20}$$

$$\text{अथवा, } 1 = \frac{x}{20}$$

तसर्थ $x = 20$

त्यसैले रुखको पूरा उचाइ $= 20 + 1.80 = 21.80$ m रहेछ ।



उदाहरण 2

एक जना मानिसले 140 m अग्लो टावरको टुप्पोलाई त्यसको फेदबाट $x\text{ m}$ पर गएर अवलोकन गर्छ । दृष्टिरेखाले उन्नतांश कोण 60° पाउँछ भने x को मान पत्ता लगाउनुहोस् :

समाधान

यहाँ टावरको उचाइ (AC) = 140 m

मानिस र टावरबिचको दुरी (BC) = $x\text{ m}$ (मानौ)

समकोण त्रिभुज ACB मा, $\tan 60^\circ = \frac{AC}{BC}$


$$\text{अथवा, } \sqrt{3} = \frac{140}{x}$$

$$\text{अथवा, } x\sqrt{3} = 140$$

$$\text{अथवा, } x = \frac{140}{1.732}$$

$$\therefore BC = 80.83\text{ m}$$

तसर्थ मानिस र टावरबिचको दुरी (x) = 80.83 m रहेछ ।



उदाहरण 3

एउटा 18 m अग्लो रुख हावाले भाँचिएर नछुटिएको अवस्थामा टुप्पाले जमिनमा छुँदा जमिनसँग 30° को कोण बनेको छ । उक्त रुखका भाँचिएको भागको लम्बाइ पत्ता लगाउनुहोस् :

समाधान

यहाँ रुखको सुरुको उचाइ (AB) = 18 m

भाँचिएको रुखको भाग (AD) = $CD = x\text{ m}$

बाँकी रहेको रुखका भाग (BD) = $(18 - x)\text{ m}$

अब,

समकोण त्रिभुज CBD मा,

$$\sin 30^\circ = \frac{BD}{CD}$$

$$\text{अथवा, } \frac{1}{2} = \frac{18 - x}{x}$$


$$\text{अथवा, } x = 36 - 2x$$

$$\text{अथवा, } x + 2x = 36$$

$$\text{अथवा, } 3x = 36$$

$$\text{अथवा, } x = 12\text{ m}$$

तसर्थ उक्त रुखको भाँचिएको भागको लम्बाइ 12 m रहेछ ।



उदाहरण 4

एउटा स्तम्भ र घरबिचको दुरी स्तम्भको उचाइको एक तिहाई छ। यदि स्तम्भको उचाइ 60 m र स्तम्भको टूप्पोबाट घरको छत हेर्दा अवनति कोण 45° भए घरको उचाइ पत्ता लगाउनुहोस् :

समाधान

यहाँ स्तम्भको उचाइ (AB) = 60 m

घरको उचाइ (DE) = BC

स्तम्भ र घरबिचको दुरी (BC) = $CD = 60 \times \frac{1}{3} = 20\text{ m}$

अब,

समकोण त्रिभुज ACD मा


$$\tan 45^\circ = \frac{AC}{CD}$$

$$\text{अथवा, } 1 = \frac{AC}{20}$$

$$\text{अथवा, } AC = 20\text{ m}$$

फेरि $DE = AB - AC = 60 - 20 = 40\text{ m}$.

तसर्थ उक्त घरको उचाइ 40 m रहेछ।



उदाहरण 5

एक जना 1.2 m अग्लो मानिसले आफू अगाडि रहेको टावरको टूप्पोमा अवलोकन गर्दा र उन्नतांश कोण 60° पाउँछ। यदि टावरको उचाइ 53.2 m छ भने टावर र मानिसबिचको दुरी पत्ता लगाउनुहोस् :

समाधान

यहाँ टावरको उचाइ (AB) = 53.2 m

मानिसको उचाइ (DE) = $BC = 1.2\text{ m}$

टावर र मानिसबिचको दुरी (CD) = BE


अब,

समकोण त्रिभुज ACD मा

$$\tan 60^\circ = \frac{AC}{CD}$$

$$\text{अथवा, } \sqrt{3} = \frac{AB - BC}{CD}$$

$$\text{अथवा, } \sqrt{3} = \frac{53.2 - 1.2}{CD}$$



$$\text{अथवा, } \sqrt{3} = \frac{52}{CD}$$

$$\text{अथवा, } \sqrt{3} \times CD = 52$$

$$\text{अथवा, } CD = \frac{52}{\sqrt{3}}$$

$$\text{अथवा, } CD = \frac{52}{1.732}$$

$$\text{अथवा, } CD = 30.02 \text{ m}$$

तसर्थ टावर र मानिसबिचको दुरी 30.02 m रहेछ ।

उदाहरण 6

वृत्ताकार पोखरीको व्यास 100 m छ । उक्त पोखरीको ठिकबिचमा पानीको सतहभन्दा माथि 50 m देखिने गरी खम्बा गाडिएको छ । एक जना मानिसले पोखरीको किनाराबाट खम्बाको टुप्पामा हेर्दा कति डिग्रीको उन्नतांश कोण बन्ला पत्ता लगाउनुहोस् :

समाधान

यहाँ वृत्ताकार पोखरीको व्यास (BD) = 100 m

त्यसैले वृत्ताकार पोखरीको अर्धव्यास (OB) = 50 m हुन्छ ।

खम्बाको पानी माथिको भागको लम्बाइ (AO) = 50 m हुन्छ ।

यहाँ पोखरीको किनारा B बाट खम्बाको टुप्पो A मा हेर्दा उन्नतांश कोण $\angle OBA = \theta$ (मानौं) बनेको छ ।

अब,


समकोण त्रिभुज AOB मा

$$\tan\theta = \frac{OA}{OB} = \frac{50}{50} = 1$$

$$\text{अथवा, } \tan\theta = \tan 45^\circ$$

$$\therefore \theta = 45^\circ$$




तसर्थ पोखरीको किनारा B बाट खम्बाको टुप्पो A मा हेर्दा 45° को उन्नतांश कोण बनेको छ ।



अभ्यास 15

1. (क) उन्नतांश कोण र अवनति कोणलाई उदाहरणसहित परिभाषित गर्नुहोस् ।
 (ख) समकोण त्रिभुजमा लम्ब र आधारको सम्बन्ध कुन त्रिकोणमितीय अनुपातसँग हुन्छ ?
 (ग) समकोण त्रिभुजमा लम्ब र कर्णको सम्बन्ध कुन त्रिकोणमितीय अनुपातसँग हुन्छ ?


2. दिइएका समकोण त्रिभुजबाट x को मान पत्ता लगाउनुहोस् :



3. (क) एक जना मानिसले 60 m अग्लो टावरको टुप्पालाई त्यसको फेदबाट x m पर गएर अवलोकन गर्दछ । दृष्टिरेखाले क्षितिज रेखासँग उन्नतांश कोण 30° बनेको पाउँछ भने x को मान पत्ता लगाउनुहोस् ।
 (ख) एक जना मानिसले 12 m अग्लो टावरको टुप्पालाई त्यसको फेदबाट 12 m पर गएर अवलोकन गर्दछ । दृष्टिरेखाले क्षितिज रेखासँग उन्नतांश कोण x° बनेको पाउँछ भने x को मान पत्ता लगाउनुहोस् ।
 (ग) एक जना मानिसले x m अग्लो टावरको टुप्पालाई त्यसको फेदबाट 12 m पर गएर अवलोकन गर्दछ । दृष्टिरेखाले क्षितिज रेखासँग उन्नतांश कोण 45° बनेको पाउँछ भने x को मान पत्ता लगाउनुहोस् ।
4. (क) हुरी बतास लागेको वेलामा एउटा 14 m अग्लो रुख हावाले भाँचिएर नछुट्टिएको अवस्थामा त्यसको टुप्पोले जमिनमा छुँदा जमिनसँग 60° को कोण बनेको छ । उक्त रुखको भाँचिएको भागको लम्बाइ कर्ति हुन्छ, पत्ता लगाउनुहोस् ।
 (ख) एउटा रुखबिचबाट हावाले भाँचिएर नछुट्टिएको अवस्थामा टुप्पोले जमिनमा छुँदा जमिनसँग 60° को कोण बनेको छ । यदि उक्त रुखको भाँचिएको भागको लम्बाइ 7.5 m भए नभाँचिदैको अवस्थामा रुखको उचाइ कर्ति थियो, पत्ता लगाउनुहोस् ।
 (ग) हुरी बतासका कारणले एउटा रुखबिचबाट भाँचिएर नछुट्टिएको अवस्थामा टुप्पाले जमिनमा छुँदा जमिनसँग 30° को कोण बनेको छ । उक्त रुखका भाँचिएको भागको लम्बाइ 30 m छ ।
 (अ) नभाँचिदैको अवस्थामा रुखको वास्तविक उचाइ कर्ति थियो, पत्ता लगाउनुहोस् ।
 (आ) भाँचिएपछि उक्त रुखका टुप्पो फेदबाट कर्ति टाढासम्म पुगेछ, पत्ता लगाउनुहोस् ।
5. क) एक जना 1.7 m अग्लो मानिसले आफूअगाडि रहेको टावरको टुप्पोमा अवलोकन गर्दछ र उन्नतांश कोण 60° पाउँछ । यदि टावर र मानिसबिचको दुरी 30 m छ भने टावरको उचाइ पत्ता लगाउनुहोस् ।


- (ख) एक जना 1.4 m अग्लो मानिसले 33.6 m अग्लो घरको छतबाट चड्गा उडाइरहेको छ। यदि चड्गाको धागाको लम्बाई $90\sqrt{2}$ m छ र यसले क्षितिजसँग 45° को कोण बनाउँछ, भने जमिनदेखि चड्गासम्मको उचाइ पत्ता लगाउनुहोस्।
- (ग) 1.5 m अग्लो मानिस 51.5 m अग्लो रुखको ठिक अगाडि उभिएर रुखको टुप्पोमा हेर्दा 45° को कोण बनाउँछ, भने रुख र मानिसविचको दुरी पत्ता लगाउनुहोस्।
- 6.** (क) एउटा स्तम्भ र मानिसविचको दुरी 20 m र स्तम्भको उचाइ 36.5 m छ। यदि मानिसको आँखाबाट स्तम्भको टुप्पामा हेर्दा उन्नतांश कोण 60° बन्छ भने मानिसको आँखासम्मको उचाइ पत्ता लगाउनुहोस्।
- (ख) 30 फिट अग्लो एउटा एउटा घरको छतबाट नजिकै रहेको रुखको टुप्पो हेर्दा अवनति कोण 30° पाइयो। यदि घर र रुखविचको दुरी $10\sqrt{3}$ फिट भए सो रुखको उचाइ पत्ता लगाउनुहोस्।
- (ग) एउटा स्तम्भको उचाइ 60 m तथा स्तम्भ र घरविचको दुरी 35 m छ। यदि एक जना मानिसले स्तम्भको टुप्पाबाट घरको छतमा अवलोकन गर्दा अवनति कोण 45° पाउँछ भने घरको उचाइ पत्ता लगाउनुहोस्।
- 7.** (क) एउटा वृताकार पोखरीको व्यास 90 m छ। उक्त पोखरीको ठिकबिचमा पानीको सतहभन्दा माथि 45 m देखिने गरी खम्बा गाडिएको छ। एक जना मानिसले पोखरीको किनाराबाट खम्बाको टुप्पोमा हेर्दा कर्ति डिग्रीको उन्नतांश कोण बन्ना ? पत्ता लगाउनुहोस्।
- (ख) एउटा वृताकार पोखरीको व्यास 130 m छ। उक्त पोखरीको ठिकबिचमा एउटा खम्बा गाडिएको छ। एक जना मानिसले पोखरीको किनाराबाट खम्बाको टुप्पामा हेर्दा 45° को उन्नतांश कोण बन्छ भने खम्बाको पानी माथिको उचाइ कर्ति हुन्छ, पत्ता लगाउनुहोस्।
- (ग) एउटा वृताकार पोखरीको केन्द्रमा पानीको सतहभन्दा माथि 11.62 m अग्लो खम्बा छ। उक्त पोखरीको किनाराबाट 1.62 m अग्लो मानिसले खम्बाको टुप्पोमा हेर्दा उन्नतांश कोण 60° पाउँछ भने सो पोखरीको व्यास पत्ता लगाउनुहोस्।
- 8.** (क) चाडपर्वको वेलामा रमेशले उडाएको चड्गाको धागाले जमिनसँग 30° को कोण बनाउँछ। यदि धागोको लम्बाई 120 m र रमेशको उचाइ 1.5 m भए जमिनबाट चड्गा कर्ति उचाइमा पुछ, पत्ता लगाउनुहोस्।
- (ख) 1.5 m अग्लो रामशरणले 9 m अग्लो घरको छतबाट चड्गा उडाइरहेको छ। चड्गाको धागोले जमिनसँग 30° को कोण बनाउँछ। यदि चड्गा जमिनदेखि 58 m उचाइमा पुगेको भए चड्गाको धागोको वास्तविक लम्बाई कर्ति हुन्छ, पत्ता लगाउनुहोस्।
- (ग) 2 m अग्लो मानिसले 32 m अग्लो घरको छतबाट चड्गा उडाइरहेको छ। चड्गाको धागाले जमिनसँग 45° को कोण बनाउछ। यदि चड्गाको धागाको वास्तविक लम्बाई $66\sqrt{2}$ m भए चड्गा जमिनको सतहदेखि कर्ति उचाइमा पुगेको हुन सक्छ, पत्ता लगाउनुहोस्।

9. दिउँसो 2 बजे 20 m अग्लो खम्बाको छायाको लम्बाइ $20\sqrt{3}\text{ m}$ हुँदा कति डिग्रीको कोण बन्दू ? पत्ता लगाउनुहोस् । सो कोणको प्रयोग गरी $25\sqrt{3}\text{ m}$ अग्लो स्तम्भको छायाँको लम्बाइ पनि पत्ता लगाउनुहोस् ।
10. एउटा विद्यालयको चउरको छेउमा रहेको रुखका वास्तविक लम्बाइ 25 m छ । उक्त समतल चउरकै अर्को छेउमा बसेको मानिसको उचाइ 1.2 m छ । मानिस र रुखबिचको दुरी 23.8 m छ ।
- (क) उक्त मानिसले रुखको टुप्पोमा हेर्दा कति डिग्रीको उन्नतांश कोण बन्दू ? पत्ता लगाउनुहोस् ।
- (ख) के रुखको उचाइ बढ्दा मानिसले हेर्दा बन्ने उन्नतांश कोण पनि बढ्छ त ? कारणसहित लेख्नुहोस् ।
- (ग) मानिस र रुखबिचको दुरी कम गर्दा उन्नतांश कोण बढ्छ कि घट्छ ? कारणसहित लेख्नुहोस् ।
11. चित्रमा देखाइएको बिरालोले खम्बादेखि केही परबाट $2\sqrt{3}\text{ m}$ उचाइमा रहेको पिँजडामा राखेको सुगा हेर्दा 30° को उन्नतांश कोण बनेको छ ।
- (क) सुगाले बिरालोलाई हेर्दा क्षितिज रेखासँग बन्ने कोणलाई के भनिन्दू ?
- (ख) सुगाले बिरालोलाई हेर्दा क्षितिज रेखासँग कति डिग्रीको कोण बन्दू ?
- (ग) खम्बा र बिरालोबिचको दुरी कति होला ? पत्ता लगाउनुहोस् ।
- (घ) के बिरालो खम्बातिर सदै जाँदा सुगाले बिरालोलाई हेर्दा बन्ने कोण कम हुन्दू त ? कारणसहित लेख्नुहोस् ।
12. एउटा वृत्ताकार पोखरीको परिधि 176 m छ । उक्त पोखरीको ठिकबिचमा एउटा खम्बा गाडिएको छ । एक जना 1.6 m अग्लो मानिसले पोखरीको किनाराबाट खम्बाको टुप्पोमा हेर्दा 45° को उन्नतांश कोण बनेको छ ।
- (क) मानिस र खम्बाबिचको दुरी पत्ता लगाउनुहोस् ।
- (ख) उक्त खम्बाको पानीको सतहभन्दा माथिको उचाइ कति रहेछ, पत्ता लगाउनुहोस् ।
- (ग) पानीको सतहभन्दा माथिको खम्बाको उचाइ कति कम भएको भए उन्नतांश कोण 30° को हुन्यो, गणना गर्नुहोस् ।
13. 1.2 m अग्लो मानिसले 8.8 m अग्लो घरको छतबाट चड्गा उडाइरहेको छ । चड्गाको धागाले क्षितिज रेखासँग 30° को कोण बनाउँछ र धागोको वास्तविक लम्बाइ 180 m पुगेको छ ।
- (क) माथिको सम्बन्धलाई चित्रात्मक रूपमा प्रस्तुत गर्नुहोस् ।
- (ख) चड्गा जमिनबाट कति मिटर माथि पुगेको होला, पत्ता लगाउनुहोस् ।
- (ग) मानिस र चड्गाबिचको समानान्तर दुरी कति होला, पत्ता लगाउनुहोस् ।




14. चित्रमा 20 m र 32 m अग्ला दुई घरहरू देखाइएको छ। अग्लो घर र होचो घरबिचको दुरी 12 m छ।

- (क) अग्लो घरको छतबाट होचो घरको छतमा हेर्दा कस्तो कोण बन्छ, लेख्नुहोस्।
- (ख) होचो घरको छतबाट अग्लो घरको छतको छेउको टुप्पोमा हेर्दा बन्ने कोण र अग्लो घरको छतबाट होचो घरको छतको छेउको टुप्पोमा हेर्दा बन्ने कोणको सम्बन्ध कारणसहित उल्लेख गर्नुहोस्।
- (ग) होचो घरको छतबाट अग्लो घरको छतको छेउको टुप्पोमा हेर्दा बन्ने कोण कर्ति डिग्रीको बन्ध, गणना गर्नुहोस्।
- (घ) यदि होचो घरको छतबाट अग्लो घरको छतको छेउको टुप्पोमा भन्याड राख्नुपर्यो भने कति मिटर अग्लो भन्याड चाहिन्छ? गणना गर्नुहोस्।




15. जमिनबाट समतल सतहमा रहेको टावर र घरबिचको दुरी 25 m छ। घरको उचाइ 15 m छ।

- (क) घरको छतको बिन्दु A बाट टावरको टुप्पोको बिन्दु B मा हेर्दा उन्नतांश कोण 45° भए उक्त टावरको उचाइ कति हुन्छ?
- (ख) यस चित्रमा टावरको उचाइ बढौं जाँदा कोणसँगको सम्बन्ध कस्तो हुन्छ, लेख्नुहोस्।



16. चित्रमा 50 m अग्लो भ्युटावरको टुप्पोबाट उक्त टावरको पूर्वपट्टि 20 m पर रहेको एउटा घरको छतको स्थान A मा हेर्दा 60° को कोण बनेको छ।

- (क) घरको छतको बिन्दु A देखि भ्युटावरको टुप्पोमा हेर्दा कति डिग्रीको कोण बन्छ?
- (ख) टावरमा BC भागको उचाइ कति हुन्छ, पत्ता लगाउनुहोस्।
- (ग) घरको उचाइ कति होला, पत्ता लगाउनुहोस्।
- (घ) सो भ्युटावरको टुप्पोबाट कति तल भरेर उक्त घरको छतमा हेर्दा अवनति कोण 45° हुन्छ, पत्ता लगाउनुहोस्।



परियोजना कार्य

साथीहरूको समूह निर्माण गरी आफ्नो घर वरपर कुनै अग्लो भागमा रहेका वस्तु वा होचो भागमा रहेका वस्तुको अवलोकन गरी तिनीहरूको उचाइ र दुरीका आधारमा बन्ने कोणहरू वा कोण र दुरीका आधारमा बनेको उचाइ आदिमा प्रयोगात्मक कार्य गरी साथीहरूसँगको छलफलबाट प्राप्त निष्कर्ष कक्षाकोठामा प्रस्तुत गर्नुहोस् ।

उत्तर

- | | | |
|---------------------------------------|-----------------------------|-----------------------------|
| 2. (क) 5 m | (ख) 5 m | (ग) 45° |
| 3. (क) $60\sqrt{3}$ m | (ख) 45° | (ग) 12 m |
| 4. (क) 7.5 m | (ख) 14 m | (ग) 45 m , $15\sqrt{3}$ m |
| 5. (क) 53.6 m | (ख) 125 m | (ग) 50 m |
| 6. (क) 1.86 m | (ख) 20 ft | (ग) 25 m |
| 7. (क) 45° | (ख) 65 m | (ग) 11.55 m |
| 8. (क) 61.5 m | (ख) 95 m | (ग) 100 m |
| 9. 30° , 75 m | 10. (क) 45° | 11. (क) 30° (ख) 6 m |
| 12. (क) 28 m | (ख) 29.6 m | (ग) 11.83 m |
| 13. (ख) 100 m | (ग) $90\sqrt{3}$ m | |
| 14. (क) र (ख) शिक्षकलाई देखाउनुहोस् । | (ग) 45° | (घ) $12\sqrt{2}$ m |
| 15. (क) 40 m | (ख) शिक्षकलाई देखाउनुहोस् । | |
| 16. (क) 60° | (ख) 34.64 m | (ग) 15.36 m (घ) 14.64 m |

